

बिसौ
वार्षिक प्रतिवेदन
२०७६/२०७७



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

सञ्चालक समिति



रमण नेपाल
अध्यक्ष



दिनेश पौड्याल
सञ्चालक



स्वाती रुइटा
(सर्वसाधारणको तर्फबाट)
सञ्चालक



विश्व करण जैन
(सर्वसाधारणको तर्फबाट)
सञ्चालक



विद्या वस्न्यात
स्वतन्त्र सञ्चालक

अजय विक्रम शाह
प्रमुख कार्यकारी अधिकृत

पियूष राज अर्याल
कम्पनी सचिव

लक्ष्मी बैंक लिमिटेडको बिसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

श्री शेयरधनी महानुभावहरू,

मिति २०७७ साल पौष महिना ६ गते सोमबार तदनुसार २१ डिसेम्बर २०२० मा बसेको बैंकको २३७औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार बैंकको बिसौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न प्रस्तावहरू उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

१. सभा हुने मिति, स्थान र समय

मिति : २०७७ साल पौष महिना २८ गते मंगलबार (१२ जनवरी २०२१)

स्थान : लक्ष्मी बैंक लिमिटेडको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंबाट भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा सञ्चालन हुनेछ।

समय : बिहान ११:३० वजे।

२. छलफलका विषयहरू:

(क) सामान्य प्रस्ताव

- (१) बीसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने।
- (२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने।
- (३) बैंकको लेखा परीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०७७/०७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने। (वर्तमान लेखापरिक्षक श्री जे.बी. राजभण्डारी एण्ड डिबिन्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहेको)
- (४) बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २.५ प्रतिशतका दरले रु २४,५३,१३,९८८.०० (अक्षरपि रु. चौबिस करोड त्रिपन्न लाख तेह्र हजार नौ सय अठासी मात्र) बराबर नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरण गर्ने।

(ख) विशेष प्रस्ताव

- (१) बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हालको चुक्ता पूँजीको ९ प्रतिशतका दरले रु ८८,३१,३०,३५६.०० (अक्षरपि रु. अठासी करोड एकतिस लाख तिस हजार तीन सय छपन्न मात्र) बराबरको बोनस शेयर जारी गर्ने।
- (२) उल्लिखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने।
- (३) बुँदा नं. (१) र (२) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न बैंकको सञ्चालक समिति (वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारी) लाई अख्तियारी दिने।
- (४) लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती (Acquisition) गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिने।

(ग) सर्वसाधारण शेयरधनी समूह "ग" को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरूको निर्वाचन गर्ने।

(घ) विविध

सञ्चालक समितिको आज्ञाले

कम्पनी सचिव



साधारण सभा सम्बन्धी सामान्य जानकारी

- (१) बीसौं वार्षिक साधारण सभा, बोनस शेयर तथा नगद लाभांश प्रयोजनको लागि बैंकको शेयर दाखिल खारेजको काम २०७७ साल पौष महिना १७ गते शुक्रबार (१ जनवरी २०२१) बन्द रहनेछ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७७/०९/१७ भन्दा अघिल्लो दिन सम्म कारोवार भई मिति २०७७/०९/२२ गते कार्यालय समय भित्रमा बैंकको शेयरधनी कितावमा कायम शेयरधनीहरूले सो सभामा माग लिन तथा बोनस शेयर र नगद लाभांश पाउन योग्य हुनेछन्।
- (२) लेखापरिक्षकको प्रतिवेदन सहित बैंकको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन, कम्पनी ऐन, २०६३ को दफा ७८ बमोजिमको प्रतिवेदन समेतका कागजातहरू बैंकको रजिष्टर्ड कार्यालय, हात्तिसार काठमाडौंमा र शेयर रजिष्ट्रार श्री लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नया बानेश्वर, काठमाडौंमा कार्यालय समय भित्र निरीक्षण गर्न तथा त्यसको प्रतिलिपी माग गरेमा प्रतिलिपी दिने व्यवस्था मिलाईएको छ। वार्षिक प्रतिवेदनको प्रति बैंकको वेबसाइट www.laxmibank.com मा समेत उपलब्ध हुनेछ।
- (३) हाल व्यापक रूपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) को महामारीलाई ध्यानमा राखी शेयरधनी महानुभावहरूले भर्चुअलरूपमा सभामा सहभागि हुन विशेष अनुरोध गरिन्छ। भर्चुअल रूपमा सभामा सहभागि हुन तथा सभामा आफ्नो राय, सुझाव तथा जिज्ञासा राख्न चाहने शेयरधनी महानुभावहरूले आफ्नो हितग्राही नम्बर/शेयरधनी नम्बर र परिचय खुल्ने कागजात वा बैंकको शेयर अभौतिकरण गरेको देखिने अभौतिकरण खाता (DMAT Account) को विवरण (BOID Statement) सहित २०७७ पौष २६ गतेभित्र agm@laxmibank.com मा इमेल गर्नुपर्नेछ। यसरी इमेल गर्नुहुने शेयरधनी महानुभावहरूलाई कार्यक्रमको Link र Meeting ID र Passcode इमेलबाटै उपलब्ध गराइने छ।
- (४) सञ्चालक पदको निमित्त उम्मेद्वार हुन चाहने सर्वसाधारण शेयरधनी समूहको मतदाता नामावलीमा नाम उल्लेख भएको शेयरधनीले कम्तीमा १०० (एक सय) किता शेयर आफ्नो नाममा ग्रहण गरेको हुनुपर्नेछ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३ र नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी भएको निर्देशन एवं बैंकको निर्वाचन निर्देशिका बमोजिम अयोग्य नठहरिएको व्यक्ति हुनु पर्नेछ।
- (५) सञ्चालक पदको निर्वाचन बैंकको निर्वाचन निर्देशिका, २०६५ को अधिनमा रही निर्वाचन अधिकृतले तोकेको प्रक्रिया तथा प्रकाशित तालिका बमोजिम हुनेछ।
- (६) सभामा भाग लिनका लागि प्रतिनिधि (Proxy) नियुक्त गर्न चाहने शेयरधनीहरूले बैंकको अर्को शेयरधनीलाई प्रतिनिधि नियुक्त गरी सो सम्बन्धी निवेदन सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै अर्थात २०७७/०९/२६ गते बिहान ११ बजे भित्र श्री लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नया बानेश्वर, काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ। प्रतिनिधिपत्र ((Proxy Form) प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा हुनु पर्नेछ। यसरी तोकिएको Proxy ले बुदा (३) बमोजिमको प्रक्रिया अपनाई भर्चुअल रूपमा सभामा सहभागि हुन सक्नेछन्।
- (७) कुनै संगठित संस्था वा कम्पनीको प्रतिनिधिले निज बैंकको शेयरधनी नभएपनि शेयरवालाको हैसियतले सभामा भाग लिन सक्नेछ। यसरी प्रतिनिधि पठाउंदा सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै बैंक वा शेयर रजिष्ट्रारलाई लिखित रूपमा जानकारी गराई सक्नुपर्नेछ।
- (८) सभामा भाग लिन प्रतिनिधि (Proxy) प्राप्त गर्ने शेयरधनीले कूल बिक्री भएको शेयरको १५ प्रतिशत भन्दा बढी प्रोक्सी दर्ता गरेको भएमा आफूले लिएको शेयर सहित १५ प्रतिशत भन्दा बढी मतको गन्ती गरिने छैन।
- (९) एक जना शेयरधनीले एक भन्दा बढीलाई प्रतिनिधि (Proxy) मुकरर गरेमा प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ। तर प्रतिनिधि (Proxy) दिने शेयरधनीले आफूले अधि दिएको प्रतिनिधि (Proxy) बदर गरेको व्यहोरा स्पष्ट उल्लेख गरी छुट्टै निवेदन दिई अर्को शेयरधनीलाई प्रतिनिधि (Proxy) नियुक्त गरेमा त्यसरी नियुक्त प्रतिनिधि (Proxy) ले सभामा भाग लिन पाउने छ, यस्तो अवस्थामा अघिल्लो प्रतिनिधि (Proxy) स्वतः बदर भएको मानिनेछ।
- (१०) प्रतिनिधि मुकरर गर्दा केही शेयर आफैँसंग बाँकी राखी आफु समेत साधारण सभामा उपस्थित हुन पाउने किसिमले आंशिक शेयरको प्रतिनिधि मुकरर गर्न पाइने छैन, सबै शेयरका लागि एकै व्यक्तिलाई प्रतिनिधि मुकरर गर्नुपर्दछ। प्रतिनिधि मुकरर गर्ने शेयरधनी स्वयम् सभामा उपस्थित भएमा प्रोक्सी स्वतः बदर हुनेछ। एक भन्दा बढी व्यक्तिलाई आधा-आधा वा अरु कुनै किसिमबाट छुट्याएर दिएमा समेत उक्त प्रोक्सी बदर हुनेछ।
- (११) एक भन्दा बढि व्यक्तिहरूको संयुक्त नाममा शेयर दर्ता भएको अवस्थामा सर्वसम्मतबाट चयन भएको एकजना प्रतिनिधिले मात्र वा लगत कितावमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन पाउनेछ।
- (१२) साधारण सभा सम्बन्धी विस्तृत विवरण बैंकको web site: www.laxmibank.com मा उपलब्ध छ।

लक्ष्मी बैंक लिमिटेड




केन्द्रीय कार्यालय



हात्तिसार, काठमाडौं, पो.ब.नं १९५९३

फोन नं. ४४४४६८४/८५



वित्तीय भलक





विषयसूची

सञ्चालक समितिको प्रतिवेदन	७
लेखापरिक्षकको प्रतिवेदन	२१
वित्तीय अवस्थाको एकिकृत विवरण	२७
एकिकृत नाफा-नोक्सान विवरण	२९
एकिकृत अन्य विस्तृत आम्दानीको विवरण	३०
इक्विटिमा भएको परिवर्तनको एकिकृत विवरण	३१
एकिकृत नगद प्रवाह विवरण	३५
वित्तीय विवरणका अनुसूचीहरू	३७
वित्तीय विवरण प्रकाशन गर्द नेपाल राष्ट्र बैंकको स्वीकृति पत्र	११९
नेपाल राष्ट्र बैंकको निर्देशनउपर व्यवस्थापनको जवाफ	१२०
प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनको विवरण	१२१



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

बिसौ वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन

आर्थिक वर्ष २०७६/७७

आदरणीय शेयरधनी महानुभावहरू,

आर्थिक वर्ष २०७६/७७ को पूर्वाद्ध उत्साहप्रद रहेपनि तत्पश्चात विश्वभर महामारीको रुपमा फैलिएको कोभिड - १९ भाइरस तथा सोको नियन्त्रणका लागि विश्वभर चालिएका कदमहरूका कारण अर्थतन्त्रमा अत्यन्त दूलो प्रभाव पर्न गयो । विश्व अर्थतन्त्र सन् १९३० को दशकको महामन्दी पछिको सबैभन्दा दूलो संकुचनमा गएको तथा उत्पादनदेखि आपूर्तिसम्मका श्रृंखला अवरुद्ध भएको कारण आर्थिक गतिविधि लगभग ठप्प हुने सम्मको अवस्था सिर्जना हुन गयो । अन्तर्राष्ट्रिय मुद्राकोषले जुन २०२० मा अद्यावधिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक अनुसार सन् २०२० मा विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको छ ।

विश्वव्यापि आर्थिक संकुचनका बीच नेपाली अर्थतन्त्र समेत अछुतो रहन नसकेको कारण विगत केही वर्षहरूदेखि देखिएको आर्थिक वृद्धिमा समेत गतिरोध देखिन गयो । आर्थिक वर्ष २०७५/७६ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशतमा सीमित रहेको केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान छ । २०७६ फाल्गुण सम्म अपेक्षाकृत सन्तोषजनक रहेको बैकिङ तथा वित्तीय क्षेत्रमा समेत त्यसपश्चात नकारात्मक असर पर्न गयो । आर्थिक गतिविधिमा शिथिलता आएका कारण ग्राहकको आयमा प्रतिकूल असर पर्न गई ऋण तिर्ने क्षमतामा हास आएको तथा अन्य वित्तीय सेवाको मागमा समेत कमी आउन थाल्यो । सरकार तथा स्थानिय निकायले जारी गरेको बन्दाबन्दीको आदेश र बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूमा संक्रमणका कारण समेत कतिपय बैंक तथा वित्तीय संस्थाका सेवाहरू पूर्ण वा आंशिक रुपमा प्रभावित हुन पुगे । हालसम्म पनि कोभिड - १९ नियन्त्रणमा नआइसकेता पनि व्यापार पुनरुत्थानका लागि नेपाल सरकारद्वारा चालिएका कदम तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरूका कारण समग्र अर्थतन्त्रका साथै वित्तीय क्षेत्रमा परेको असर केही हदसम्म न्युनीकरण हुँदै गएको छ । यद्यपि पर्यटन, सेवा क्षेत्र, अन्तर्राष्ट्रिय व्यापार लगायतका क्षेत्रहरूमा परेको दूरगामी असर तथा जनसमुदायको स्वास्थ्यमा कायम जोखिमका बीच बैकिङ क्षेत्रलाई पुनः गतिशित बनाउन चुनौतिपूर्ण रहेको छ ।

यस परिप्रेक्षमा बैंकले गरेको प्रगति र उपलब्धि, बैंक सञ्चालनमा देखिएका चुनौतिहरू, समग्र बैकिङ कारोबारको समिक्षा र पुनरावलोकन गर्न कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही तयार गरिएको यो प्रतिवेदन सञ्चालक समितिको तर्फबाट बैंकको बीसौं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको छ ।

१. विगत वर्षको कारोवारको सिंहावलोकन:

(क) प्रमुख सूचकाङ्क:

आर्थिक वर्ष २०७६/०७७ को बैंकको आर्थिक विवरण र प्रमुख सूचकाङ्कहरू देहाय बमोजिम रहेका छन्:

(राशी रु. हजारमा)

शीर्षक	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	वृद्धि प्रतिशत
शेयर पूँजी	९८,१२,५५९	८९,२०,५०८	१०.००
नेट वर्थ	१,३९,७५,०६२	१,२६,५०,०३४	१०.४७
निक्षेप	१०,०७,६६,०२९	८,५८,२७,९३५	१७.४०
जोखिम सम्पत्ति	८,९८,९८,९३९	७,६७,८२,८९९	१७.०८
लगानी	१,०८,४२,६२६	७४,४२,४६५	४५.६९
सञ्चालन मुनाफा	२०,२४,७५५	२२,९२,३३५	-११.६७
कर पछिको खुद नाफा	१४,११,५४९	१५,९०,०७४	-११.२३

(ख) शाखा विस्तार:

आ.व. २०७६/७७ तथा चालु आ.व. समेतमा गरी बैंकले आफ्नो शाखा सञ्चालन विस्तार गरी ४८ जिल्लामा १२५ शाखा, ४ अस्पताल सेवा काउन्टर तथा ६ विस्तारित काउन्टर पुऱ्याएको छ । बैंकको सेवाहरूलाई अभि चस्त तथा सरल रुपमा समन्वय तथा सञ्चालन जोखिमलाई अभि प्रभावकारी रुपमा व्यवस्थापन गर्न बैंकले सातै प्रदेशमा प्रादेशिक कार्यालय समेत स्थापना गरेको छ । साथै संघीय संरचना अनुसार तय भएका सम्पूर्ण स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने सरकारको नीतिलाई समेत सहयोग





पुन्याउन बैंकिंग सुविधा नपुगेको १८ वटा गाउँपालिकाहरूमा शाखा स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाएको छ । यी गाउँपालिकाका शाखाहरूको माध्यमबाट बैंकले ग्रामीण विकास र सामाजिक सुरक्षाका लागि सरकारी खर्चको परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । कोभिड-१९ महामारीका कारण सिर्जित परिस्थितिका कारण लक्ष्य अनुरूप शाखा विस्तार गर्न नसकिएता पनि परिस्थिति सहज हुँदै गएपछि थप शाखा विस्तार गर्दै बैंकले देशका ग्रामिण तथा शहरोन्मुख क्षेत्रमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य रहेको छ । यसबाट अधिकतम ग्राहकहरूलाई समेटी खुद्रास्तरको निक्षेप संकलन, सेवाग्राही समक्ष भुक्तानी सेवाको सहजता, रिटेल बैंकिङ सेवाको विस्तार र स्थानीय ग्राहक सुविधामा बृद्धि गर्ने अपेक्षा रहेको छ ।

(घ) **कार्ड तथा ATM सेवा :**

बैंकले हाल सम्म नेपालभरमा १५६ स्थानमा ATM विस्तार गरी आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले VISA Debit तथा Credit कार्ड जारी गर्दै ग्राहकहरूलाई सुविधा पुऱ्याउँदै आएको छ । बैंकले Chip Based Card को विश्वव्यापि मापदण्ड पूरा गरी कार्ड सेवालालाई अभ्र आधुनिक र सुरक्षित बनाउन Chip Based VISA कार्ड जारी गर्नुका साथै डेबिट तथा क्रेडिट कार्डहरूमा Near Field Communications (NFC) प्रविधिम आधारित Contactless Card सुविधा उपलब्ध गराएको छ । यसको अतिरिक्त विदेशमा भ्रमण गर्ने ग्राहकहरूको सहजताको लागि Dollar Travel Card समेत जारी गर्दै आएको छ । यस्ता सेवाहरूको विस्तार गर्ने क्रममा नयाँ प्रविधिको प्रयोग गरी ATM मेसिन मार्फत नै Bill Payment, Mobile Recharge, Fund Transfer, Remittance जस्ता सुविधाहरू प्रदान गर्नुका साथै नेपालमै पहिलो पटक Cardless Withdrawal को सुविधा समेत सुरु गरेको छ ।

बैंकको कार्ड तथा इलेक्ट्रोनिक रकमान्तर सेवालालाई अभ्र विस्तारित, सुरक्षित र आधुनिक बनाउन बैंकको Electronic Fund Transfer (EFT) स्वीच स्थरोन्नतिको काम सम्पन्न गरेको छ । यसबाट बैंकले प्रदान गर्ने डिजिटल पेमेन्ट सेवाको दायरा विस्तार हुनुका साथै कार्ड सेवासँग इन्टरनेट बैंकिंग र मोबाइल बैंकिंग समेत एकिकृत हुनेछ । बैंकले Quick Response (QR) तथा Point of Sales (POS) मर्चेन्टहरू थप गरी विद्युतीय भुक्तानीको दायरालाई थप विस्तार गरेको छ ।

(ङ) **विप्रेषण:**

विप्रेषण सेवालालाई विगत वर्षहरूको तुलनामा अभ्र सशक्त बनाउने अभिप्रायले बैंकले यस सम्बन्धि कार्यको लागि छुट्टै Master Agent नियुक्त गरी सो Agent मार्फत प्रभावकारी रूपमा विप्रेषण सेवालालाई निरन्तरता दिएको छ । उक्त Master Agent को मातहतमा अन्य Agent, Sub-Agent हरु नियुक्त भई हालसम्म मध्यपूर्व एशियाको साउदी अरेविया, यू.ए.ई., ओमन लगायत भारत र अमेरिकासम्म यो सेवा विस्तार भइसकेको छ । विप्रेषण सेवालालाई प्रभावकारी बनाउन बैंकले उल्लेखित मुलुकहरूका करिव १३ वटा अन्तर्राष्ट्रिय साभेदारहरु संग सहकार्य गरी सेवा दिँदै आएको छ । साथै अष्ट्रेलिया, संयुक्त अधिराज्य लगायतका मुलुकहरू मा समेत रेमिट्यान्स साभेदार नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

(च) **मोबाइल बैंकिङ्ग:**

अत्याधुनिक बैंकिङ्ग सेवाको विस्तारलाई निरन्तरता दिने क्रममा बैंकले मोबाइल बैंकिङ्गलाई थप आधुनिक तथा सुरक्षित बनाउन मोबाइल मनि (Mobile Money) एपलाई अभ्र परिस्कृत गर्दै लगेको छ । यस एपको प्रयोगबाट ग्राहकहरूले इन्टरनेट वा एसएमएसको माध्यमबाट सुरक्षित प्रविधि अपनाई आफ्नो खाताबारे जानकारी लिने, अर्को खातामा रकमान्तर गर्ने, फोन/विद्युतको बिल भुक्तानी गर्ने तथा रिचार्ज गर्ने, मर्चेन्ट भुक्तानी गर्ने, आन्तरिक रेमिट्यान्स गर्ने लगायतका बैंकिंग सुविधाहरू उपयोग गर्न सक्छन् ।

(छ) **साना व्यवसायी कर्जा:**

बैंकले साना व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गरेर सुरु गरेको साना व्यवसायी कर्जा सेवा साना तथा मध्यम व्यवसायीहरू माभ्र निकै लोकप्रियता हासिल गर्न सफल भएको छ । सरल रूपमा कर्जा उपलब्ध हुनाले साना तथा मध्यम व्यवसायीहरूमाभ्र बैंकको बजार दायरा बढाउन यो सेवा उपयोगी रहेको छ । यो सेवालालाई अभ्र विस्तार गर्दै लैजाने बैंकको योजना रहेको छ ।



(ज) **ग्रामिण, विपन्न वर्ग तथा लघु उद्यम कर्जा**

बैंकले न्यून आय भएका ग्राहकहरूको जिवनस्तर उत्थानका लागि विभिन्न उपयोगी कर्जा योजनाहरू ल्याएको छ । विपन्न वर्गसम्म बैंकिंग पहुँच पुऱ्याउने नेपाल राष्ट्र बैंकको नीतिलाई समेत अवलम्बन गरी यस्ता कर्जाको विस्तारका लागि छुट्टै लघुवित्त इकाईको सञ्चालन गरेको छ । यस अन्तर्गत बैंकले इ-रिक्सा कर्जा, टूयाक्टर कर्जा, लक्ष्मी लघुकर्जा जस्ता उपयोगी र सरल कर्जा योजनाहरू ल्याएको छ । शहरी तथा शहरोन्मुख क्षेत्रमा सञ्चालित न्यून लागत आवास (Low Cost Housing) कर्जा पोखरा, तानसेन, विराटनगर र कोहलपुरमा सञ्चालन गरिएको छ । यसका अलावा सिन्धुपाल्चोक जिल्लाको ठुलो सिरुवारीस्थित माझी बस्तीका न्यून आय भएका भुक्तम्पिडित समुदायका लागि समेत न्यून लागत आवास कर्जा सुविधा प्रदान गरिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कूल कर्जा तथा सापटको न्यूनतम ५.० प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७७ आश्विन मसान्तमा बैंकको विपन्न वर्गमा प्रवाहित कर्जाको अनुपात ५.५७ प्रतिशत रहेको छ ।

वैदेशिक रोजगारमा गएका कामदारका परिवार तथा विप्रेषणका प्रापकहरूलाई सहज रूपमा लघुकर्जा उपलब्ध गराउने उद्देश्यले बैंकले नेपालमै पहिलोपटक Blockchain मा आधारित अवधारणालाई पाइलट परियोजनाको रूपमा प्रयोगमा ल्याएको छ । संयुक्त राष्ट्र संघ पुँजी विकास कोष (UNCDF) तथा दुवईमा आधारित मनि ट्रान्सफर सञ्चालक अल फरदान एक्सचेन्जसँगको सहकार्यमा ल्याइएको यस योजना अन्तर्गत न्यु स्ट्रिट टेक्नोलोजीले प्रदान गर्ने MIFIX नामक Blockchain enabled lending ecosystem प्रयोग गरी सुचनाको सहज आदानप्रदानको माध्यमबाट छिटो छरितो वित्तीय सेवा प्रदान गर्न सकिने हाम्रो अपेक्षा छ ।

साथै बैंकले कोभिड- १९ को महामारीका कारण व्यवसाय सञ्चालनमा कठिनाई भोगिरहेका लघु, साना तथा मध्यम व्यवसायीहरूका लागि Swiss Agency for Development and Cooperation (SDC) को लगानीमा One to Watch द्वारा सञ्चालित COVID-19 MSME Fund Nepal सँगको सहकार्यमा बिना धितो कर्जा प्रदान गर्ने गरी सम्भौता सम्पन्न गरेको छ ।

(झ) **लक्ष्मी सहूलियत कर्जा**

कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले लागू गरेको “सहूलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” को अधिनमा रही बैंकले विविध व्यवसाय सञ्चालन गर्नका लागि व्यवसायीहरूलाई सरल किस्ताबन्दीमा सहूलियतपूर्ण ब्याजदरमा व्यवसायिक कर्जा सेवा प्रदान गर्दै आएको छ । यो सेवा अन्तर्गत प्रवाहित कर्जामा नेपाल सरकारले २ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान उपलब्ध गराउँदै आएको छ । यस अन्तर्गत कृषि तथा पशुपक्षी व्यवसायीहरूलाई व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित बेरोजगार युवाहरूका लागि युवा स्वरोजकार कर्जा, विदेशबाट फर्किएका युवाहरूको लागि युवा उद्यमी कर्जा, महिला उद्यमीहरूका लागि महिला उद्यमी कर्जा, दलित तथा पिछडिएका समुदायको परम्परागत सीप र पेशालाई आधुनिककरण एवं प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्न उद्यमी विकास कर्जा, आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदाय र लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि शैक्षिक कर्जा तथा भुक्तम्पिडितहरूको निजी आवास निर्माणका लागि घर कर्जा समेत गरी विभिन्न कर्जा योजनाहरू सहूलियतपूर्ण ब्याजमा उपलब्ध गराउँदै आएको छ । यी कर्जाहरूका माध्यमबाट करिब १० हजार भन्दा बढी ग्राहकहरूले सहूलियत दरमा रु २ अर्ब भन्दा बढी रकम बराबरको विभिन्न कर्जा सुविधा उपभोग गरिसकेका छन् ।

यसै सिलसिलामा Heifer Project International सँगको सहकार्यमा आयअर्जनको व्यवसायमा संलग्न महिला उद्यमीहरूको वित्तमा पहुँच बढाई सहूलियतपूर्ण ब्याजदरमा महिला उद्यमी कर्जा उपलब्ध गराउने तथा व्यवसाय विस्तारमा सहयोग पुऱ्याउने उद्देश्यसहित कर्जा योजना सञ्चालन गरेको छ ।

साथै रुकुम पश्चिम जिल्लाका त्रिवेणी र बाँफिकोट गाउँपालिकाका कृषक तथा कृषि व्यवसायीहरूलाई सहूलियत दरमा कर्जा प्रदान गर्ने उद्देश्यले सम्बन्धित गाउँपालिका सँग समेत सम्भौता सम्पन्न भएको छ । अन्य स्थानिय निकायहरूसँग समेत यस्ता साभेदारीको मार्फत बढी भन्दा बढी ग्राहकहरूलाई ऋण सुविधा प्रदान गर्न बैंक प्रयासरत छ ।





(ज) **बैंकका सहायक कम्पनीहरूको गतिविधि:**

१. **लक्ष्मी क्यापिटल मार्केट लिमिटेड:**

बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, शेयर रजिष्ट्रार, शेयर निष्काशन तथा बिक्री प्रवन्धक र धितोपत्र प्रत्याभूति सेवाहरू प्रदान गर्न स्वीकृति प्राप्त गरी प्रधान कार्यालय नयाँ बानेश्वर, काठमाडौंका अतिरिक्त काभ्रेको बनेपा र बाँकेको नेपालगञ्जस्थित शाखाहरूबाट आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ। हाल यस कम्पनीले लगानी व्यवस्थापन सेवा र विविध Financial/Stock सम्बन्धी advisory सेवा र Research Report/Industry Analysis लगायतका कार्यहरू गर्दै आएको छ। त्यसैगरी यस कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट स्विकृति लिएर Depository Participant को कार्य सुरु गरी आफ्ना ग्राहकहरूको D-MAT खाता खोली सेवा प्रदान गर्दै आएको छ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको संक्षिप्त वित्तीय फलक निम्न बमोजिम रहेको छ :

(राशी रु. हजारमा)

विवरण	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
शेयर पूँजी	२७०,०००	२७०,०००
नेट वर्थ	२९३,६३४	३०५,८६४
खुद मुनाफा	२१,५१९	३१,५७४
प्रतिशेयर आमदानी (रु)	७.९७	१२.१८
लाभांश प्रतिशत	७.५०%	१२.५०%

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले योजना व्यवस्थापक रही लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत रु १ अर्ब २५ करोड मूल्य बराबरको लक्ष्मी इक्विटि फण्ड तथा रु ६५ करोड २६ लाख मूल्य बराबरको लक्ष्मी उन्नति कोष नामका म्युचुअल फण्ड योजनाहरू सञ्चालन गरेको छ। सो योजनाहरूमा लक्ष्मी बैंकको कोष प्रवर्द्धकको रूपमा बीज पूँजी लगानी रहेको छ। आ.व. २०७६/७७ मा सा लक्ष्मी इक्विटि फण्ड ले ४.२५% नगद लाभांश प्रदान गरेको छ।

यस्तै लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापन तथा लक्ष्मी बैंकको प्रवर्द्धनमा जारी गरिएको पहिलो म्युचुअल फण्ड योजना लक्ष्मी भ्यालु फण्ड-१ आ.व. २०७६/७७ मा परिपक्व भई इकाइधनीहरूलाई अन्तिम भुक्तानी गरिसकिएको छ। रु ५० करोडको कोष रहेको सो योजनाले ५ वर्षको अवधिमा इकाइधनीहरूलाई कूल ७०.२२% नगद लाभांश प्रदान गरेको थियो।

आफ्नो व्यवसायलाई विविधिकरण गर्ने उद्देश्यले सो कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्विटि फण्ड तथा भेन्चर क्यापिटल फण्ड सञ्चालन स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन समेत दिएको छ।

२. **लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड:**

बैंकले लघु वित्त कार्यक्रमलाई सशक्त र विस्तारित रूपमा अगाडी बढाउनको लागि लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड नामक सहायक कम्पनी स्थापना गरी आफ्नो कारोबार गर्दै आएको छ। काठमाडौं महाराजगञ्जमा रहेको आफ्नै भवनमा केन्द्रिय कार्यालय रहेको संस्थाले हाल आफ्नो ७२ वटा शाखाहरू मार्फत सेवा प्रवाह गरिरहेको छ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थामा बैंकको ७० प्रतिशत शेयर स्वामित्व रहेको छ भने ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ। गत आर्थिक वर्षमा संस्थाको वित्तीय कारोबारको संक्षिप्त स्थिति निम्नबमोजिम रहेको छ :



विवरण	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
शेयर पूँजी	३२०,०४५	२७८,३००
नेट वर्थ	४९५,२८९	४५८,०९५
कर्जा सापट	४,२४२,८६७	३,५६२,८९४
वचत निक्षेप	१,५२०,३४१	१,३०८,५१९
सञ्चालन मुनाफा	१०३,८२२	१७२,६७२
खुद मुनाफा	६५,२६४	१०९,५८९
प्रतिशेयर आमदानी (रु)	२३.४५	४५.२८
बोनस शेयर प्रतिशत	१५%	१५%
नगद लाभांश प्रतिशत	८.१६%	११.३२%

(ट) **अन्य शेयर लगानी:**

सहायक कम्पनीहरूका अतिरिक्त बैंकले अन्य विभिन्न संगठित संस्थाहरूका साथै जिवन तथा निर्जिवन बिमा कम्पनी तथा सामूहिक लगानी कोष जस्ता विविध वित्तीय क्षेत्रहरूमा शेयर लगानी गरेको छ । बैंकको हालको शेयर लगानी तथा त्यसबाट प्राप्त लाभ मुलुकको समग्र आर्थिक अवस्था बमोजिम सन्तोषप्रद रहेको हाम्रो धारणा छ । बजारको सम्भाव्यता हेरी मध्यकालिन तथा दिर्घकालिन योजना अन्तर्गत विभिन्न सूचीकृत तथा बजारयोग्य स्टक उपकरणहरूमा लगानी गर्ने क्रम जारी राखेका छौं ।

(ठ) **नयाँ सेवाहरूको शुरुवात:**

बैंकले आधुनिक र समय सापेक्ष सेवा प्रदान गर्ने आफ्नो निति अनुरूप नयाँ वचत योजनाहरू, कर्जा सुविधासंग सम्बन्धित सेवा, Trade Finance, Digital Banking, Digital Payments तथा अन्य आधुनिक युग सुहाउदो सूचना तथा प्रविधिसंग सम्बन्धित सुविधाहरू प्रदान गर्दै आएको छ । ग्रामिण क्षेत्रसम्म बैकिङ्ग सेवालाई विस्तार गर्न शाखा रहित बैकिङ्गलाई **पाइला** को नामबाट निरन्तरता दिइएको छ ।

बैंकले विभिन्न संस्थाहरूका कर्मचारीहरूका लागि तलबी खाता (Payroll Account) लाई विशेष सुविधाहरूसहित **शुभलक्ष्मी बचत खाता** तथा **शुभश्री लक्ष्मी बचत खाता** सञ्चालनमा ल्याएको छ । यी खाताका ग्राहकहरूले सहज प्रक्रियाबाट व्यक्तिगत कर्जा समेत लिन सक्ने सुविधा प्रदान गरिएको छ ।

साथै बैंकले साधारण बचत खातामा स्वास्थ्य बीमा लगायतका सुविधाहरू थप गर्दै **Orange Saving Plus** तथा विदेशमा आर्जन गरेको पूँजीलाई स्वदेशमा परिचालन गर्न चाहने गैर-आवासिय नेपालीहरूका लागि बैदेशिक मुद्रामा **NRN Term Deposit** खाता सञ्चालनमा ल्याएको छ ।

सबै नेपालीलाई बैकिङ्ग दायराभित्र ल्याउने उद्देश्यसहित नेपाल सरकारले सञ्चालन गरेको “सबै नेपालीको खाता” अभियानलाई सहयोग पुर्याउन बैंकले **समृद्ध बचत खाता** सञ्चालनमा ल्याएको छ । अन्य कुनै पनि बैंकमा खाता नहुने ग्राहकहरूले सरल प्रक्रियाबाट बैंकको जुनसुकै शाखाबाट यो खाता खोल्न सक्नेछन् । यो योजना अन्तर्गत खोल्ने प्रत्येक खातामा बैंकले रु १०० जम्मा गर्नुका साथै निशुल्क चेकबुक समेत उपलब्ध गराउँदै आएको छ । त्यस्तै कर्णाली प्रदेशमा बालिकाहरूको वित्तीय सुरक्षाका लागि प्रदेश सरकारद्वारा सञ्चालित “बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको” कार्यक्रमलाई सहयोग पुर्याउने हेतुले **सुनौलो कर्णाली बचत खाता** सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत सो प्रदेशका प्रत्येक नवजात बालिकाहरूको बचत खाता खोली बैंकको तर्फबाट रु १,००० योगदान गरिँदै आइएको छ ।

सूचना प्रविधिको उच्चतम उपयोगबाट ग्राहकलाई छिटो छरितो सेवा पुर्याउने उद्देश्य सहित खाता खोल्ने प्रक्रियालाई Digitalize गर्दै “**Ctrl O**” नामक Online account opening platform सञ्चालनमा ल्याएको छ । यसबाट ग्राहकहरूले घरमै बसेर आफ्नो विवरण अनलाइन अपलोड गरी सहज प्रक्रियामा खाता खोल्न सक्छन् ।



बैंकका ग्राहकहरूको स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले **लक्ष्मी आरोग्य** नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ। लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरू समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरूले काठमाडौं उपत्यका लगायत अन्य विभिन्न शहरका ख्यातिप्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरूको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

(ड) अन्य

- बैंकको पूँजी परिचालनको दायरालाई फराकिलो बनाउँदै लगानीयोग्य रकमको स्रोत बढाउने उद्देश्यले बैंकले आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब रुपैया बराबरको १० वर्ष अवधिको १० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८६ जारी गरेको छ।
- बैंकको आन्तरिक सञ्चालन पद्धतिलाई छरितो बनाउनका लागि Business Process Re-engineering (BPR) तथा Digitization तथा Automation तर्फ विशेष ध्यान पुऱ्याउँदै विभिन्न प्रविधिहरू उपयोगमा ल्याइएको छ।
- ग्राहकहरूको सन्तुष्टिलाई उच्चतम प्राथमिकतामा राख्दै बैंकको सेवाप्रति ग्राहकको जिज्ञासा, प्रतिक्रिया, सुभाब तथा गुनासोहरूको शिघ्र तथा उचित सम्बोधनका लागि विशिष्टकृत Customer Care Center स्थापना गरिएको छ।
- ग्राहकहरूको अन्तरबैंक कारोबारलाई अभ्र छिटो, छरितो एवं विश्वसनिय बनाउने उद्देश्य सहित नेपाल क्लियरिंग हाउस लिमिटेडसँगको सहकार्यमा चालु आर्थिक वर्षदेखि **Real Time Gross Settlement (RTGS)** प्रणाली लागू गरेको छ। यसबाट ग्राहकको माग बमोजिम अन्तर बैंक रकमान्तर लगायतका कारोबारहरू Real time मै राफसाफ हुन जाने हुदाँ सरल र सहज बैंकिंग सुविधा उपलब्ध भएको छ।
- बैंकले डिजिटल रकम ट्रान्सफर तथा भुक्तानी सेवालाई अभ्र विस्तार गर्दै ग्राहकहरूको सुविधाका लागि Connect IPS, Fonepay, eSewa, nPay, Khalti, CellPay लगायतका भुक्तानी सेवा प्रदायकहरूसँग साभेदारी गर्दै आएको छ।
- आफ्ना उत्पादन भारतमा निर्यात गरी भारतिय मुद्रामा भुक्तानी प्राप्त गर्ने निर्यातकर्ताको सुविधाको लागि बैंकले भारतस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको समन्वयमा भारतबाट रकम पठाएकै दिन (T+0 Value Date) निर्यातकर्ताको खातामा भारतिय रुपैया प्राप्त हुने व्यवस्था गरेको छ।
- बैंकले लक्ष्मी लघुवित्त वित्तिय संस्थासँगको संयुक्त लगानीमा खरिद गरेको काठमाडौं महाराजगञ्जस्थित भवनलाई Operations Center का रुपमा प्रयोगमा ल्याई IT तथा Centralized Operations सम्बन्धित Department हरू सञ्चालन गरिरहेको छ।
- बैंकको न्युरोड बिजनेस सेन्टरबाट सम्पूर्ण विस्तारित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले खरिद गरेको काठमाडौं, न्युरोडमा रहेको १० आना २ पैसा १ दाम क्षेत्रफलको जग्गामा भवन निर्माणका लागि डिजाइनिंग तथा स्वीकृतिको प्रकृया अधि बढाएको छ।
- सूचना प्रविधिको बढ्दो प्रयोगबाट उत्पन्न हुने सञ्चालन जोखिम न्युनिकरण गर्न बैंकले नियमितरुपमा Information System Audit (IS Audit) गराउँदै आएको छ। उपरोक्त परामर्शदाताबाट प्राप्त सुभाब बमोजिम बैंकको सूचना प्रविधि प्रणालीलाई थप मजबुत तथा सुरक्षित गर्दै लैजाने योजना रहेको छ।

- Merger/ Acquisition को माध्यमबाट बैंकलाई अभि सबल र सुदृढ बनाउने उद्देश्यसहित बैंकले सम्भावनाको अध्ययन गरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग सहमतिको पहल जारी राखेको छ। यस सम्बन्धमा भविष्यमा कुनै ठोस निष्कर्षमा पुगिएमा शेयरधनी महानुभावहरूलाई जानकारी गराइने छ।

२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट बैंकको कारोवारलाई कुनै असर पारेको भए सो असर:

२०७६ फाल्गुण महिनासम्म समग्र आर्थिक परिस्थिति अनुकूल रहेको हुँदा बैंकको कारोबार समेत उत्साहजनक रहेको थियो। सो अवधिमा बैंकले आफ्नो वासलातको आकारमा समेत उल्लेखनिय वृद्धि गर्न सफल भएको थियो। तर त्यसपश्चात् कोभिड - १९ को बढ्दो संक्रमण तथा सोको नियन्त्रणका लागि अपनाइएको बन्दाबन्दी लगायतका उपायहरूबाट आर्थिक गतिविधिका साथै सामान्य जनजिवन नै ठप्प हुन पुग्यो। सर्वसाधारणलाई आधारभूत बैंकिंग सेवा भने निरन्तर प्रवाह गर्ने दायित्व बमोजिम केही शाखाहरूबाट सीमित बैंकिंग कारोबार सञ्चालन गरिएतापनि स्थानिय निकायहरूबाट जारी निर्देशन एवं स्वयं बैंकका कर्मचारीहरूमा फैलिएको संक्रमणका कारण आकस्मिक रुपमा सेवा बन्द गर्नुपर्ने स्थितिहरूको सिर्जना भइरह्यो। लामो बन्दाबन्दी पश्चात आवतजावत केही सूचारु हुँदै गएपनि समग्र व्यापार व्यवसायमा आएको ह्रासका कारण बैंकिंग व्यवसाय सामान्य अवस्थामा फर्किन सकेन। एकातिर कर्जाको माग घटेर बजारमा अधिक तरलता सिर्जना हुँदै गयो भने अर्कातिर वैदेशिक तथा आन्तरिक व्यापार समेत रोकिएको कारण वासलात बाहिरको कारोबारमा समेत कमी आउन पुग्यो। समग्र बैंकिंग सेवाको प्रवाह नै प्रभावित भएको तथा ग्राहकको ऋण तिर्ने क्षमतामा कमी आएको कारण बैंकको आमदानीमा प्रतिकूल असर पर्न गयो। भ्रमण लगायत नियमित गतिविधिहरूमा कमी आएको, थप शाखाहरू स्थापना हुन नसकेको तथा थप कर्मचारी भर्ना नगरिएको कारण खर्चमा केही बचत भएतापनि बढ्दो संक्रमण जोखिमबाट ग्राहक तथा कर्मचारीको सुरक्षाका लागि अपनाइएको उपायहरूका कारण बैंकलाई थप आर्थिक भार पर्न गयो। यसका अतिरिक्त नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कोभिड-१९ बाट प्रभावित ग्राहकहरूलाई राहत स्वरुप ऋणको ब्याजमा दिइएको छुटका कारण समेत बैंकको आमदानीमा असर पर्न गयो। कोभिड-१९ को उल्लिखित असरहरूका कारण वासलात तथा मुनाफामा लक्ष्यअनुरुप वृद्धि हासिल गर्न सकिएन।

यद्यपि महामारीको समयमा सामाजिक दूरी प्रोत्साहन गर्न बैंकले ल्याएका विद्युतीय बैंकिंग सेवाको प्रयोग भने उत्साहजनक रुपमा बढ्न गएको छ। यसले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल बैंकिंग सेवा प्रवाह गर्ने बैंकको उद्देश्यलाई थप बल प्रदान गरेको छ भने आगामी दिनहरूमा यस्ता सेवा विस्तार गर्न समेत बैंकलाई दिशा प्रदान गरेको छ।

अकल्पनीय रुपमा देखा परेको महामारीका कारण उत्पन्न परिस्थितिबाट आर्थिक क्षेत्रमा दूरगामी असर पर्ने कुरा नकार्न सकिँदैन। यसबाट उत्पन्न थप जोखिमहरूलाई न्यूनिकरण गर्दै कारोबार सुचारु राखी लगानीकर्तालाई समुचित प्रतिफल दिनु आगामी दिनमा अभि चुनौतिपूर्ण देखिन्छ। यी चुनौतिको सामना गर्दै सरकार, व्यापारी-व्यवसायी, ग्राहकवर्ग, नियामक निकाय लगायत सम्पूर्ण सरोकारवालाहरूको सहयोग प्राप्त भई आगामी वर्षहरूमा बैंकले सोचे अनुकूल सफलता हासिल गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं।

३. प्रतिवेदन तयार भएको मिति सम्म चालू वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा:

(क) प्रतिवेदन तयार हुने मितिसम्म बैंकको कारोवार स्थिति:

यस आर्थिक वर्षको मसिर महिनासम्म बैंकको कारोवारको स्थिति निम्न बमोजिम रहेको छ।

सि.नं.	शिर्षक	रकम (₹)
१	निक्षेप	१०५.४२ अर्ब
२.	कर्जा तथा सापट	९०.४९ अर्ब
३.	लगानी	२५.९३ अर्ब
४.	सञ्चालन मुनाफा	८९.७५ करोड



- (ख) बैंकको उन्नतिको लागि भविष्यमा गर्नु पर्ने कुराको योजनाका सम्बन्धमा सञ्चालक समितिको धारणा देहाय बमोजिम रहेको छः
- बैंकको आन्तरिक नियन्त्रण प्रणालीलाई अभि सुदृढ बनाउन सञ्चालक स्तरिय जोखिम व्यवस्थापन समिति अन्तर्गत जोखिम व्यवस्थापनलाई अभि प्रभावकारी गर्दै लगिने,
 - बैंकले आफ्नो शाखा सञ्जाल र एटिएम लगायतका आधुनिक विद्युतीय बैंकिङ्ग सेवा तथा सुविधाहरूको क्रमिक रूपमा विस्तार गर्ने,
 - कर्जा, निक्षेप तथा अन्य सुविधाको लागि नयाँ सेवाहरूको सुरुवात गरी Customer Base मा विविधता ल्याउने,
 - Digital Channel मार्फत आधुनिक बैंकिङ्ग सेवाहरूको गुणस्तर बृद्धि गरी नयाँ सेवाहरूको सुरुवात गर्ने र सञ्जालको विस्तार गर्ने,
 - बैंकले तयार गरेको पूर्वाधार र सेवाहरूलाई अधिकांश सेवाग्राहीहरू माभू बृहत रूपले विस्तार गर्ने,
 - सञ्चालन खर्चमा मितव्ययीता अपनाई खर्च नियन्त्रणका लागि आवश्यक उपायहरूको अवलम्बन गर्ने,
 - सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत म्यूचुअल फण्ड निष्काशन तथा डिपोजिटरीको काम लाई निरन्तरता दिने,
 - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड मार्फत लघु वित्त कार्यक्रमलाई सशक्त ढंगले अधि वढाउने,
 - अन्य कुनै बैंक तथा वित्तीय संस्था सँग गाभ्ने (Merger) वा बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्थालाई प्राप्ती (Acquisition) गर्ने सम्भावनाको अध्ययन गरी उपयुक्त देखिएमा आवश्यक प्रक्रिया अवलम्बन गर्ने,
 - प्राकृतिक प्रकोप, महामारी लगायतका घटनाहरूले वित्तीय प्रणालीको व्यवसायिक निरन्तरतामा पार्न सक्ने प्रतिकूल असरलाई न्यूनिकरण गर्न Business Continuity Plan (BCP) तथा Disaster Recovery Plan (DRP) लाई सशक्त बनाई लागू गर्ने,
 - सूचना प्रविधिको माध्यमबाट बैंकिङ्ग सेवा सञ्चालन गर्दा आइपर्ने जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय मापदण्ड बमोजिमको सुरक्षा प्रणाली लागू गरी थप मजबुत बनाउने,
 - बैंकको सञ्चालन तथा ग्राहक सेवालार्ई चुस्त दुरुस्त बनाउन आन्तरिक कार्यप्रणालीलाई automation गर्ने,
 - AML/KYC सम्बन्धी नीतिलाई प्राथमिकताका साथ लागू गरी कर्मचारीलाई सो सम्बन्धमा दक्ष बनाउन तथा आवश्यक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन थप व्यवस्थाहरू गर्ने,
 - वित्तीय क्षेत्रमा लगानी तथा विभिन्न वित्तीय उपकरणहरूको माध्यमबाट वित्तीय सेवाको दायरालाई अभि विस्तार गर्ने,
 - आफ्ना कर्मचारीको दक्षता अभिवृद्धि गर्न कर्मचारी विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने,
 - बैंकको व्यवसायलाई वित्तीय क्षेत्रको विभिन्न आयामहरूमा विस्तार गर्नका लागि बैंकले आफैँ वा सहायक कम्पनीमार्फत बिमा, धितोपत्र व्यवसाय, लगानी व्यवसाय लगायत विविध वित्तीय सेवाहरू प्रदान गर्ने ।

४. बैंकको औद्योगिक वा व्यावसायिक सम्बन्धः बैंकले राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संघसंगठन, कम्पनी, व्यक्ति र संघ संस्थाहरू, तथा अन्य सबै सरोकारवालाहरूसँग सुमधुर व्यवसायिक सम्बन्ध कायम राखेको र बैंकको औद्योगिक तथा व्यावसायिक सम्बन्ध समाजका सबै तहमा पारदर्शी र सौहार्दपूर्ण रहेको र यसलाई निरन्तरता दिइने छ ।

(क) मानव संसाधन

बैंकका कर्मचारीको स्तर वृद्धिका लागि आवश्यक आन्तरिक प्रशिक्षणहरू दिने, बाह्य तालिममा सहभागी गराउने लगायतका कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । यसका लागि बैंकले देशभित्र तथा बाहिरका विभिन्न संस्थाहरूसँग समन्वय गर्नुका साथै कर्मचारीहरूलाई नै विविध विषयका प्रशिक्षकका रूपमा विकास गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेको छ । साथै सूचना प्रविधिको बढ्दो प्रयोगबीच कर्मचारीहरूलाई LinkedIn Learning, Intuition जस्ता Digital Learning Platform का साथसाथै अनलाइन प्रविधिबाटै अन्य आन्तरिक तथा बाह्य प्रशिक्षण समेत प्रदान गर्दै आएको छ । समीक्षा वर्षमा विभिन्न इकाई सम्बन्धी ६८ वटा आन्तरिक प्रशिक्षण कार्यक्रम भएकोमा जम्मा २०२८ प्रशिक्षार्थीहरूले सो तालिम प्राप्त गरेका छन् भने ७१ वटा बाह्य तालिमबाट १५६ प्रशिक्षार्थीहरूले दक्षता अभिवृद्धि गरेका छन् । हालको प्रतिस्पर्धात्मक बातबरणमा कर्मचारीको मनोबल उच्च राख्न पुरस्कारको व्यवस्था, वार्षिक कार्य सम्पादन मूल्यांकन गर्ने परिपाटीलाई निरन्तरता दिइएको छ । यसका अतिरिक्त बैंक सदैव योग्य, दक्ष, लगनशील तथा इमान्दार कर्मचारीहरू नियुक्ति गर्ने र त्यस्ता योग्य कर्मचारीलाई बैंकको सेवामा कायमै राख्न उत्प्रेरित गर्न प्रतिवद्ध छ । यसका लागि कर्मचारीबीच स्वस्थ पारस्परिक सम्बन्धको विकास गर्ने, बैंकका विभिन्न गतिविधिमा कर्मचारीहरूबाट रचनात्मक सुझाव संकलन गर्नेलगायत उद्देश्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसै सिलसिलामा बैंकले आफ्ना कर्मचारीहरूको संचार तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि विश्वभर १४५ देशमा ३६४,००० भन्दा बढी सदस्य रहेको अन्तराष्ट्रिय

रुपमा ख्यातिप्राप्त Toastmasters International को आबद्धतामा Laxmi Bank Toastmasters Club को संचालन गरिरहनुका साथै साथै काठमाडौं उपत्यका बाहिरका कर्मचारीहरु समेत सम्बन्धित स्थानमा रहेका Toastmasters Club मा संलग्न हुन प्रोत्साहित गरेको छ।

(ख) संस्थागत सामाजिक उत्तरदायित्व

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले वातावरण संरक्षण, नविकरणिय उर्जा प्रवर्द्धन, वित्तीय साक्षरता, विपन्न तथा पिछडिएका वर्गको शिक्षा, स्वास्थ्य तथा जिवनस्तर उत्थान लगायत समाजका विभिन्न क्षेत्रहरुमा सहयोगमूलक गतिविधि सञ्चालन गर्दै आएको छ। साथै बैंकको कर्मचारीहरुद्वारा सञ्चालित "लक्ष्मी निश्चार्थ पहल" (Laxmi Cares) नामक सामाजिक संस्था मार्फत समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्ने र संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी प्राप्त गरेको रकम विविध क्षेत्रमा सहयोगार्थ प्रदान गर्ने गरेको छ।

गत आर्थिक वर्षमा बैंकले कोभिड - १९ महामारी रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको कोभिड नियन्त्रण, रोकथाम तथा उपचार कोषमा रु ३० लाख तथा सातै वटा प्रदेशमा प्रदेश सरकारद्वारा स्थापित कोभिड नियन्त्रण, रोकथाम तथा उपचार कोषमा रु १० लाखका दरले गरी कूल रु १ करोड सहयोग प्रदान गरेको छ।

यसै सिलसिलामा लक्ष्मी केयर्सले कोभिड - १९ नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत प्रदान गर्ने उद्देश्यले बैंकका सञ्चालकहरु लगायत बैंक तथा बैंकको सहायक कम्पनीका कर्मचारीहरुबाट रु ४० लाख भन्दा बढी राहत रकम संकलन गरी कोभिड - १९ को रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्य संस्था, सुरक्षा निकाय लगायत विभिन्न संस्थाहरुलाई सहयोग प्रदान गरेको छ। सो कोषका लागि बैंकले पनि रु १० लाख आर्थिक सहयोग प्रदान गरेको थियो।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सञ्चालन गर्न "संस्थागत सामाजिक उत्तरदायित्व कार्यविधि, २०७५" बनाई लागू गरेको छ। आ.व. २०७६/७७ मा नेपाल राष्ट्र बैंकले तोकेबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वका लागि रु २ करोड १५ लाख रकम खर्च भएको छ। यसका अतिरिक्त आ.व. २०७६/७७ को मुनाफाबाट आ.व. २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममा प्रयोग हुने गरी खुद मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा सारिएको छ। आ.व. २०७६/७७ मा बैंकले आफैं तथा Laxmi Cares मार्फत गरेका मुख्य सामाजिक कार्यहरुको विवरण निम्न बमोजिम रहेको छ :

- बारा जिल्लामा अवस्थित प्रसिद्ध गढीमाई मन्दिर परिसरमा सौर्य बत्ती जडान तथा मर्मत,
- देशका विभिन्न स्थानहरुमा जडान गरिएको सौर्य बत्तीको मर्मत तथा सम्भार,
- Support Girl Child अभियान अन्तर्गत जनचेतनामूलक टिभी विज्ञापन निर्माण तथा प्रसारण,
- वित्तीय साक्षरता क्यालेन्डर छपाइ तथा वितरण,
- नेपाल प्रकृति संरक्षण कोषसँगको सहकार्यमा सदर चिडियाखानाका लागि प्रवेश टिकट छपाईमा सहयोग,
- "खोलौं बचत खाता" अभियान अन्तर्गत पहिलोपटक बैंक खाता खोल्ने ग्राहकको खातामा रु १०० रुपैया का दरले निक्षेप सहयोग प्रदान,
- कर्णाली प्रदेशमा "सुनौलो कर्णाली बचत" अभियान अन्तर्गत बचत खाता खोल्ने बालिकाहरुको खातामा रु १,००० रुपैया का दरले निक्षेप सहयोग प्रदान,
- शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आगन्तुकहरुका लागि कुर्सीको व्यवस्था,
- आर्थिक रुपले विपन्न पृष्ठभूमिका बालबालिकाहरुको आखाँको क्यान्सर (Retinoblastoma) को पहिचान र उपचारका लागि तिलगङ्गा आँखा अस्पताललाई आर्थिक सहयोग,
- ग्रामीण क्षेत्रका विद्यार्थीहरुको शिक्षामा समर्पित Teach for Nepal लाई आर्थिक सहयोग प्रदान,
- काठमाडौंस्थित नवआदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खाजा खुवाउने कार्यका लागि आर्थिक सहयोग प्रदान,
- लुम्बिनी आँखा अस्पताल सञ्चालित आँखा शिविरका लागि आर्थिक सहयोग प्रदान,
- आर्थिक रुपले विपन्न तथा जेहेन्दार छात्र-छात्राहरुलाई विभिन्न शैक्षिक संस्थाहरुमा पठनपाठनको व्यवस्था गर्न छात्रवृत्ति प्रदान,
- विभिन्न सरकारी तथा गैर-सरकारी संस्थाहरुको सहकार्यमा विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम,
- विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद लगायत सामाजिक तथा जनचेतनामूलक कार्यक्रमका लागि आर्थिक सहयोग,
- विभिन्न सामुदायिक अस्पताल, शैक्षिक संस्था तथा अन्य संघसंस्थाहरुलाई आर्थिक तथा भौतिक सहयोग प्रदान।



५. सञ्चालक समितिमा भएको हेरफेर र सो को कारण :

बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रिक्त रहेको स्थानमा मिति २०७६ पौष २ गते श्री सुशिल घिमिरे नियुक्त हुनुभई मिति २०७६ माघ २ गते सञ्चालक समितिको अध्यक्षमा मनोनित हुनुभएकोमा २०७७ बैशाख २२ गते व्यक्तिगत कारणले सञ्चालक समितिबाट राजिनामा दिनुभएको छ। त्यसपश्चात रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदमा मिति २०७७ भाद्र १७ गते संस्थापक शेयरधनी नागरिक लगानी कोषको प्रतिनिधित्व गर्नुहुने श्री रमण नेपाल नियुक्त हुनुभएको छ।

साथै रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा मिति २०७६ मंसिर २६ गते श्रीमति विद्या वस्न्यात नियुक्त हुनुभएको छ।

६. कारोबारलाई असर पार्ने मुख्य कुराहरु:

बैंकको कारोवारलाई असर पार्ने मुख्य कुराहरु देहाय बमोजिम छन्:

- (क) बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको उतार चढावका कारण बैंकमा हुन सक्ने असर।
- (ख) बढ्दो सञ्चालन लागत तथा सञ्चालन जोखिमबाट पर्न सक्ने असर।
- (ग) कर्जाबाहेको क्षेत्रको लगानीमा उचित प्रतिफल प्राप्त हुन नसकी हुने असर।
- (घ) अर्थतन्त्रको उतारचढावका कारण जोखिम सम्पत्तिको गुणस्तर कायम राख्न हुने कठिनाई।
- (ङ) नियमन निकायहरुबाट समय समयमा परिवर्तन हुने नीति नियममा भएको बदलावका कारणबाट हुन सक्ने संभावित अस्थिरता।
- (च) पूँजी बजारमा आउन सक्ने उतार चढावबाट हुन सक्ने जोखिमहरु।
- (छ) कोभिड-१९ का कारण उत्पन्न परिस्थितिबाट पर्न सक्ने असरहरु।
- (ज) सूचना प्रविधिको प्रयोग बाट उत्पन्न हुने जोखिम। (Cyber Security)
- (झ) प्राकृतिक प्रकोप तथा स्वास्थ्यजन्य महामारीबाट उत्पन्न हुने प्रतिकूल अवस्थाहरु।
- (ञ) राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा पर्ने प्रभावबाट पर्ने प्रतिकूल असरहरु।
- (ट) भूराजनीतिक समस्याका कारण उत्पन्न हुने आर्थिक प्रतिकूलताबाट पर्ने असरहरु।

७. लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया:

लेखापरीक्षण प्रतिवेदनमा भएको अधिकांश कैफियतहरु सुधार भई बाँकी सुधारका क्रममा रहेका छन्।

८. लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम:

बैंकको मिति २०७७ मंसिर २९ गते बसेको सञ्चालक समितिको २३६औं बैठकले आ.व. २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हालको शेयर पूँजीको ९% बोनस शेयर र २.५% नगद लाभांश (बोनस शेयरमा लाने कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सिफारिस गरिएको बोनस शेयर तथा नगद लाभांश यसै साधारण सभाबाट पारित हुने हामीले विश्वास लिएका छौं।

९. शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अद्वितीय मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सो बापत बैंकले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बिक्री गरी बैंकले प्राप्त गरेको रकम तथा जफत भएको शेयर बापत रकम फिर्ता गरेको भए सो को विवरण:

समीक्षा वर्षमा बैंकले कुनै शेयर जफत गरेको छैन।

१०. विगत आर्थिक वर्षमा बैंक र यसको सहायक कम्पनीको कारोवारको प्रगति र सो आर्थिक वर्षको अन्त्यमा रहेको स्थितिको पुनरावलोकन:

बैंकले विगत आर्थिक वर्षमा गरेको प्रगति सम्बन्धमा माथि उल्लेख भईसकेको छ। बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत म्यूचुअल फण्ड योजनाहरु सञ्चालन गरेको छ। यसका साथसाथै बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड मार्फत लघुवित्त कारोवार सुचारु रहेको छ। सहायक कम्पनीहरु समेतको एकीकृत आर्थिक विवरण यसै प्रतिवेदन साथ पेश भएको समेत छ।

११. बैंक तथा त्यसको सहायक कम्पनीले आर्थिक बर्षमा सम्पन्न गरेको प्रमुख कारोवारहरू र सो अवधिमा बैंकको कारोवारमा आएको कुनै महत्वपूर्ण परिवर्तन:
 बैंक तथा यसको सहायक कम्पनीहरूको प्रमुख कारोवारहरू र कारोवारमा आएको महत्वपूर्ण परिवर्तन सम्बन्धमा माथि उल्लेख गरि सकिएको छ ।
१२. विगत आर्थिक बर्षमा बैंकको आधारभूत शेयरधनीहरूले बैंकलाई उपलब्ध गराएको जानकारी:
 समिक्षा अवधिमा बैंकलाई आधारभूत शेयरधनीहरूबाट कुनै जानकारी उपलब्ध गराईएको छैन ।
१३. विगत आर्थिक बर्षमा बैंकका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र बैंकको शेयर कारोवारमा निजहरू संलग्न भएको भए सो सम्बन्धमा निजहरूबाट बैंकले प्राप्त गरेको जानकारी:
 बैंकको सञ्चालक तथा पदाधिकारीहरू शेयर कारोवारमा संलग्न भएको अन्य कुनै विवरण प्राप्त भएको छैन ।
१४. विगत आर्थिक बर्षमा बैंकसंग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा उपलब्ध गराईएको जानकारीको व्यहोरा:
 विगत आर्थिक बर्षमा बैंकसंग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको बारेमा जानकारी प्राप्त भएको छैन ।
१५. बैंकले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्कित मूल्य तथा त्यसरी शेयर खरिद गरे वापत बैंकले भुक्तानी गरेको रकम :
 हालसम्म यस बैंकले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।
१६. आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सो को विस्तृत विवरण:
 बैंकले आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति तथा जोखिम व्यवस्थापन ईकाई मार्फत प्रभावकारी ढंगले जोखिम व्यवस्थापन एवं आन्तरिक नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाएको छ । यसको अतिरिक्त सञ्चालक स्तरीय लेखापरीक्षण समितिको मातहतमा आन्तरिक लेखापरीक्षण विभाग मार्फत आन्तरिक लेखापरीक्षणको कार्यलाई समेत निरन्तरता दिएको छ । त्यसै गरी सञ्चालन, कर्जा, सूचनाप्रविधि तथा बजार जोखिमको लागि छुट्टा छुट्टै विभाग खडा गरी पर्याप्त नीतिगत व्यवस्थाहरू सहित जोखिम व्यवस्थापन गर्दै आएको छ ।
१७. विगत आर्थिक बर्षको कूल व्यवस्थापन खर्चको विवरण:
 गत आर्थिक बर्षमा यस बैंकको कूल व्यवस्थापन खर्च देहाय वमोजिम रहेको जानकारी गराउदछौं ।

व्यवस्थापन खर्चको विवरण	रकम (रु हजारमा)
कर्मचारी खर्च	१२,३२,७९२
कार्यालय सञ्चालन खर्च	८,७३,५५०
कुल व्यवस्थापन खर्च	२१,०६,३४३

१८. लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सो को विवरण:
 गत आर्थिक बर्षमा सञ्चालक समितिका सदस्य श्री रमण नेपाल र श्री दिनेश पौडेल रहेको दुई सदस्यीय लेखा परीक्षण समिति रहेकोमा सञ्चालक श्री रमण नेपाल अध्यक्ष पदमा नियुक्त हुनुभएपश्चात रिक्त स्थानमा सञ्चालक समितिका सदस्य श्रीमति विद्या वस्न्यात नियुक्त हुनुभएको छ । उक्त समितिमा आन्तरिक लेखा परीक्षण विभागका प्रमुख श्री मनोहर राज उप्रेती पदेन सदस्य हुनुहुन्छ ।



लेखापरीक्षण समितिले आफ्नो मातहतमा रहेको आन्तरिक लेखा परीक्षण विभाग मार्फत बैंकको सबै शाखा र विभागहरूको लेखापरीक्षण गरेको छ। लेखापरीक्षणलाई सशक्त बनाउनका लागि लेखापरीक्षण स्तर कायम गर्ने मापदण्डहरू कार्यान्वयनमा ल्याएको र नेपाल राष्ट्र बैंकको निरीक्षण पश्चात दिएका निर्देशनहरूको अध्ययन गरी यसलाई व्यवहारमा लागु गर्दै जाने लगायतका नियमित काम कारवाहीहरू गर्दै आएको छ।

यस अवधिमा लेखापरीक्षण समितिको जम्मा ७ वटा बैठक वसेको र बैठक भत्ता बापत जम्मा रु. १,६०,०००/- खर्च भएको छ। उक्त समितिका पदेन सदस्यलाई बैठक भत्ताको व्यवस्था गरिएको छैन।

१९. सञ्चालक, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बैंकलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा:

यस बैंकका सञ्चालकहरू, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेयरधनीहरू तथा निजहरूका नजिकका नातेदार वा निजहरू संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कुनै रकम बुझाउन बाँकी रहेको छैन।

२०. सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम:

सञ्चालकहरूलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन। सञ्चालक समितिको बैठकमा भाग लिएर वापत प्रति बैठक अध्यक्षलाई रु. १२,०००/- र सञ्चालकलाई रु. १०,०००/- भत्ता उपलब्ध गराइएको छ। यस वाहेक प्रति महिना मोबाइल फोन खर्च सोधभर्ना बापत रु. २,०००/- र बैठक स्थल भन्दा बाहिरका सञ्चालकहरूलाई सञ्चालक/संचालक स्तरीय समितिको बैठकमा भाग लिन आउन जानका लागि भ्रमण खर्च सोधभर्ना उपलब्ध गराइएको छ।

आ.व २०७६/०७७ मा कार्यकारी प्रमुख तथा मुख्य पदाधिकारीहरूको वार्षिक पारिश्रमिक तथा भत्ता निम्न बमोजिम रहेको छ। कार्यकारी प्रमुख तथा कम्पनी सचिवलाई बैठक भत्ताको व्यवस्था गरिएको छैन।

सि.नं.	पद	उपलब्ध गराइएको कुल पारिश्रमिक तथा भत्ता (रु.हजारमा)
१.	प्रमुख कार्यकारी अधिकृत	१०,९८०
२.	अन्य उच्च पदाधिकारीहरू	५७,५४०

यसका अतिरिक्त बैंकका कर्मचारीहरूले कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र शर्तहरू अनुसार अन्य सुविधाहरू पाउँदछन्। कम्पनी सचिवलाई मासिक भत्ताको व्यवस्था गरिएको छ।

२१. शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांशको रकम:

बैंकले विभिन्न आर्थिक वर्षहरूमा घोषणा गरेको लाभांश रकम घोषणा भएको मितिले ५ वर्षसम्म पनि सम्बन्धित लगानीकर्ताले बुझिलिन नआएको नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको छ। यसबाहेक २०७७ आषाढ मसान्तमा शेयरधनीहरूले बुझिलिन बाँकी रहेको लाभांश रकम रु २,९०,२२,१२५.६३ रहेको छ।

२२. दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण: अनुसूची ४.१४ मा उल्लेख भएको।

२३. दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण: अनुसूची ४.३३ बुँदा नं. १५ मा उल्लेख भएको।

२४. धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम २२ (१) संग सम्बद्ध थप विवरणहरू:

(क) कानूनी कारवाही सम्बन्धी विवरण:

१) समिक्षा अवधिमा बैंकले वा बैंकको विरुद्ध कुनै मुद्दा दायर भएको भए: बैंकको कारोवारको सिलसिलामा हुने नियमित प्रकृतिका मुद्दा बाहेक अन्य तात्विक असर पर्ने मुद्दा दायर नभएको।

- २) बैंकको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा बैंकले मुद्धा दायर गरेको वा भएको भए: सो नभएको ।
- ३) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्धा दायर भएको भए: त्यस्तो कुनै विवरण प्राप्त नभएको ।

(ख) **संगठित संस्थाको शेयर कारोवार तथा प्रगतिको विश्लेषण:**

- १) धितोपत्र बजारमा भएको बैंकको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा : धितोपत्र बजार/नेप्सेमा आएको उतार चढाबको असर बैंकको शेयर मूल्यमा पनि पुर्ण स्वाभाविक नै हो । समग्र देशको आर्थिक अवस्थामा अभू सुधार हुँदै गएमा शेयर बजारले यथोचित गति लिन सक्ने अवस्था देखिन्छ । यद्यपि बैंकको शेयरको बजार मूल्य र कारोवारको निर्धारण नेपाल स्टक एक्सचेञ्जको खुल्ला बजार प्रक्रियामा निर्भर गर्ने भएकोले यसमा व्यवस्थापनले थप धारणा राख्न सक्ने अवस्था छैन ।
- २) आ.व. २०७६/७७ को प्रत्येक त्रैमासिक अवधिमा बैंकको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोवार शेयर संख्या र कारोवार दिनको विवरण देहाय बमोजिम रहेको छ:

विवरण	आश्विन मसान्त २०७६	पौष मसान्त २०७६	चैत्र मसान्त २०७६	आषाढ मसान्त २०७७
अधिकतम मूल्य	२३०	२२३	२७०	२१९
न्यूनतम मूल्य	२०७	१८९	१९५	१८४
अन्तिम मूल्य	२१५	२०६	२००	२०९
शेयर कारोवार संख्या	१२,४४,३५५	६३०,१३१	१८,०७,९६८	३,४४,५१६
कारोवार दिन	६३	५९	४६	१४

(ग) **समस्या र चुनौती:**

१) **आन्तरिक:**

- दक्ष जनशक्ति नियुक्त गरी योग्य कर्मचारीहरूलाई बैंकको सेवामा कायमै राख्नु ।
- वृद्धि भईरहेको सञ्चालन खर्च तथा स्थिर खर्च ।
- बढ्दो शाखा तथा डेलिभरी च्यानलका कारण सञ्चालन तथा सूचना प्रविधिसँग सम्बन्धित जोखिम बढ्दै जानु ।

२) **बाह्य:**

- कर्जा तथा लगानीमा उचित प्रतिफल कायम राख्नु तथा समायोचित व्याजदरमा निक्षेप परिचालन गर्नु ।
- व्यवसाय तथा सञ्चालन सम्बन्धमा नियामक व्यवस्थाहरू बढ्दै जानु ।
- विश्व अर्थतन्त्रको कारण विदेशी विनिमय दरमा उतार चढाव हुनु ।
- प्राकृतिक प्रकोप तथा महामारीका कारण विश्व तथा आन्तरिक अर्थतन्त्रमा नकारात्मक प्रभाव पुर्नु ।

३) **रणनीती:**

- सम्पत्ति र दायित्वको बजारको अवस्था अनुसार पुर्नमुल्यांकन गर्ने ।
- Physical and Digital (Phygital) माध्यमबाट चालु सेवाहरूको विस्तारका साथै नयां सेवाहरूको सुरुवात गर्ने ।
- प्रविधिको प्रयोग गरी जोखिम व्यवस्थापनको सुदृढिकरणको गर्ने ।
- लगानीका नयां अवसरहरू खोजी गर्ने ।
- असल बैंकिङ पूर्वाधारहरूलाई सुदृढ गर्ने ।
- सहायक कम्पनीहरूको माध्यमबाट व्यवसायको विविधिकरण गर्ने ।
- Merger and Acquisition को माध्यमबाट वासलातको आकार वृद्धि गर्ने ।



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

(घ) संस्थागत सुशासन:

लक्ष्मी बैंकको सबै कारोवारहरूमा उच्च स्तरको संस्थागत सुशासन, व्यापारिक स्वच्छता र व्यवसायिकतालाई कायम राख्न बैंक कटिबद्ध रहेको र बैंकले प्रचलित कानून तथा पूर्व निर्धारित जोखिम मापदण्डको अधिनमा रही सबै नियमहरूको पूर्ण रूपमा अनुपालन गर्दै आएको छ।

२५. कम्पनी ऐन, २०६३ तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुराहरू:

शेयरधनी महानुभावहरूको लागि सूचना व्यवस्था:

बैंकले कारोवार सम्बन्धी सूचना आदान प्रदान गर्ने प्रकृतिलाई उच्च प्राथमिकता दिएको छ। यस सन्दर्भमा बैंकले वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन लगायत अन्य बैंकको प्रगति विवरणहरू विभिन्न समाचार माध्यम एवं बैंकको वेबसाइट www.laxmibank.com माफत जानकारी गराउने गरेको छ। बैंकमा समय समयमा लगानीकर्ता तथा व्यक्तिगत रूपमा info@laxmibank.com र अन्य माध्यमबाट आएका विभिन्न जिज्ञासाहरूको उचित निष्कर्ष निकाल्ने उपयुक्त र महत्वपूर्ण थलो वार्षिक साधारण सभा भएकोले सबै शेयरधनी महानुभावहरूलाई सभामा सहभागी भई बैंकको प्रगतिमा छलफल गर्न प्रोत्साहित गरेकाछौं।

अन्तमा,

बैंकको प्रगतिको लागि सहयोग, सद्भाव, अमूल्य सुभाव तथा मार्गदर्शन प्रदान गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरू, नियमनकारी निकायहरू तथा आदरणीय ग्राहकवर्ग तथा लाभग्राही एवं समस्त सरोकारवालाहरू प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौं। साथै बैंकलाई यस उचाईमा पुऱ्याउन अथक परिश्रम गर्ने व्यवस्थापन तथा कर्मचारीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।

धन्यवाद।

सञ्चालक समितिको तर्फबाट,

रमण नेपाल
अध्यक्ष

स्वाती रुङ्गटा
सञ्चालक

मिति: २०७७/०९/०६ गते

J . B . Rajbhandary & DiBins

CHARTERED ACCOUNTANTS

2nd Floor (North Wing), Sherpa Mall, Durbar Marg
P.O.Box: 23725, Kathmandu, Nepal
Tel: (01) 4247177
-4244971
E-mail: jitendrarb@mos.com.np
E-mail: kiran@jbrdibins.com.np

INDEPENDENT AUDITOR'S REPORT TO THE SHAREHOLDERS OF LAXMI BANK LIMITED

Report on the Audit of the Consolidated Financial Statements

Opinion

We have audited the Consolidated Financial Statements of Laxmi Bank Limited (LBL) and its subsidiaries (collectively referred to as the "Group"), which comprise of the Consolidated Statement of Financial Position as at 31st Ashad 2077 (15th July 2020) and the Consolidated Statement of Profit or Loss (including Statement of Other Comprehensive Income), Consolidated Statement of Changes in Equity and Consolidated Statement of Cash Flows for the year then ended, and Notes to the Consolidated Financial Statements, including a summary of Significant Accounting Policies.

In our opinion, the accompanying Consolidated Financial Statements present fairly, in all material respects, the financial position of the Group as at 31st Ashad 2077 (15th July 2020), its consolidated financial performance and its consolidated cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards (NFRS).

Basis for Opinion

We conducted our audit in accordance with Nepal Standard on Auditing (NSAs). Our responsibilities under those standards are further described in the Auditor's responsibilities for the Audit of the Consolidated Financial Statements section of our audit report. We are independent of the Group in accordance with the ICAN's Handbook of Code of Ethics for Professional Accountants, and we have fulfilled our other ethical responsibilities in accordance with the ICAN's Handbook of Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Emphasis of Matter

We draw attention to the uncertainties as a result of the pandemic Covid-19 which has made a significant impact on the business and financial results of the bank. The bank's management is evaluating the effect of the uncertainties on an ongoing basis with compliance of the circulars and guidelines issued by Nepal Rastra Bank.

Our opinion is not modified in respect of the aforementioned matters.


Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in the audit of the consolidated financial statements. These matters were addressed in the context of the audit of the consolidated financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report.

S.N.	Description of Key Audit Matters	How the matter was addressed in our audit
1.	Interest Income Recognition Interest income of the bank is recognized on accrual basis subject to the Interest Income Recognition Guidelines 2019 issued by NRB. The guidelines requires suspension of interest income recognition on accrual basis for loans and advances which are more than 3 months in arrears and where the "net realizable value" of security is insufficient to cover payment of principal and accrued interest and for	Our audit approach included: 1. Obtaining clear understanding of the process of accrual calculations of interest income on loans and advances in the Core Banking Software (CBS) of the bank. 2. For net realizable value of collateral on the sample loan files, we relied on the latest available engineer's valuation of the



	<p>loans and advances where contractual payments of principal and/or interest are more than 12 months in arrears, irrespective of the net realizable value of collateral; In absence of system capability to suspend recognition of income on the basis of overdue status of loans and net realizable value of collateral, manual calculations is required to suspend interest income recognition. This creates risk of improper application of the guidelines and determination of the Net Realizable Value of the collateral. This may, in turn, have effect on recognition of interest income of the bank. Thus, we have considered it as a key audit matter.</p>	<p>collateral.</p> <p>3. Test check of the interest income accrued in the CBS and booked in the financial statements in line with the Guidelines issued by NRB.</p> <p>Our Results: We considered the interest income recognition to be acceptable.</p>
2.	<p>Valuation of investments at amortized cost and measured at fair value</p> <p>Investment of the bank comprises of investment in government bonds, T- bills, development bonds and investment in quoted and unquoted equity instruments.</p> <p>Valuation of the aforesaid securities has been done in accordance with NAS 39 and NRB Directive no. 8. The investment in the government and NRB bonds and T-bills is recognized at Amortized cost whereas investments in equity instruments, other than those held for trading, is valued at Fair Value through Other Comprehensive Income on the reporting date.</p> <p>The classification of the investments is based on business model adopted by the management, nature of cash flows, complexity of calculations and significance of amount involved in such investments. Thus, we have considered it as a Key Audit Matter in our audit.</p>	<p>Our audit approach included:</p> <ol style="list-style-type: none"> 1. Review of investments of the bank and its valuation in accordance with related NFRS and NRB Directives. 2. Assessment of the business model adopted by the management and the nature of expected cash flow of the investments on the basis of available evidences/circumstances and ensured that classification of investment commensurate with nature of cash flows and management intention of holding the investments. 3. For the valuation of investments at amortized cost, we reviewed the Accrued Interest yet to be collected. 4. For investments valued through OCI, we reviewed the fair value considering the closing price in NEPSE as on the reporting date. <p>Our Results: We considered the valuation of investments at amortized cost and measured at fair value to be acceptable.</p>
3.	<p>Impairment of Loans and Advances</p> <p>Bank measures impairment allowance on loans and advances at the higher of:</p> <ul style="list-style-type: none"> • Amount derived as per the provisions set forth in the Unified Directives issued by Nepal Rastra Bank along with circulars issued for loan loss provisioning; and • Amount determined as per para 63 of NAS 39 adopting Incurred Loss Model. 	<p>Our audit approach included:</p> <ol style="list-style-type: none"> 1. Review of the overdue status of loans and advances based on data extracted from the system and reports submitted to NRB. 2. Sample credit files were reviewed in regards to utilization of loans and advances for intended purpose by way of scrutiny of financial statements, accounts movement, account turnover and so on.



	<p>NRB Directives set provision on loans and advances at prescribed rates based on overdue status of loans and advances as well as utilization status of the facility, status of security, borrower's whereabouts and so on.</p> <p><i>As per NAS 39, impairment allowance is made on individual impairment basis for loans and advances that are individually significant and collective impairment basis for groups of loans that are not considered individually significant.</i></p> <p>Hence impairment of loans and advances under incurred loss model requires assessment of future cash flows as well as historical loss experiences of portfolios whereas impairment of loans and advances under NRB norms require assessment of overdue status of loans and advances and proper utilization of loan for intended purpose. Hence, assessment of availability and accuracy of required data for impairment of loans and advances under incurred loss model as well as NRB provisioning norms is regarded as a key audit matter.</p>	<p>3. Grouping of homogeneous groups of loans were reviewed on the basis of nature and purpose of loans and data of historical loss experience in portfolios were assessed on the basis of loan loss provisions of the defined group in the past.</p> <p>Our Results: We considered the impairment of loans and advances to be acceptable.</p>
4.	<p>Information Technology Controls</p> <p>IT controls include recording of transactions, generating reports in compliance with NRB directives and guidelines and other applicable regulations. Hence, the bank's financial and reporting processes are highly dependent on the effective working of Core Banking Software and other allied systems.</p> <p>We have considered this as a key audit matter as any control lapses, validation failures, incorrect input data and wrong extraction of data may result in incorrect reporting to the management, shareholders, regulators and stakeholders.</p>	<p>Our audit approach included:</p> <ol style="list-style-type: none"> 1. Understanding the CBS and other allied systems used by the bank for accounting and reporting purposes. 2. Understanding the process of feeding data in the system and conducting a walkthrough of the extraction of the financial information and statements from the IT systems existing in the bank. 3. Checking of the user requirements for any changes in the regulations/ policy of the bank. 4. Reviewing the reports generated by the system on sample basis. We verified the interest income and expense booking regarding loan and deposit on test basis with the CBS. 5. We have reviewed the IS audit report provided by an independent IS Auditor. <p>Our Results: We considered the controls in the information technology to be acceptable.</p>



Other Matters

As explained in Note 2, the financial statements of the subsidiary company – Laxmi Laghubitta Bittiya Sanstha (LLBS) considered in the consolidated financial statements are certified by the Management, and our opinion on the consolidated financial statements in so far as it relates to the amounts and disclosures included in respect of the subsidiary is based solely on such management certified financial statements.

Our opinion on the consolidated financial statements is not modified in respect of the above matters with respect to the management certified financial statements.

Information other than the Consolidated Financial Statements and Auditor's Report Thereon

The bank's management is responsible for the presentation of the other information. The other information comprises the information included in the bank's Annual Report, including Report of Board of Directors but does not include the financial statements and our auditor's report thereon. We have not received the Annual Report prior to the date of this Auditor's Report but is expected to be received for review after the date of this Auditor's Report.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the course of our audit or otherwise appears to be materially misstated.

When we read the Annual Report and if we conclude that there is a material misstatement therein, we are required to communicate the matter with those charged with governance.

Responsibilities of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of these Consolidated Financial Statements in accordance with Nepal Financial Reporting Standard (NFRS), and for such internal control as management determines is necessary to enable the preparation of the Consolidated Financial Statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the Consolidated Financial Statements, management is responsible for assessing the Group's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Group or to cease operations, or has no realistic alternative but to do so.

Those charged with governance are responsible for overseeing the Group's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Consolidated Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the Consolidated Financial Statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but it is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these Consolidated Financial Statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgement and maintain professional skepticism throughout the audit. We also:



- i. Identify and assess the risks of material misstatement of the Consolidated Financial Statements whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of the internal control.
- ii. Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Group's internal control.
- iii. Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- iv. Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Group's ability to continue as a going concern. If we conclude that material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the Consolidated Financial Statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditors' report. However, future events or conditions may cause the Group to cease to continue as a going concern.
- v. Evaluate the overall presentation, structure and content of the Consolidated Financial Statements, including the disclosures, and whether the Consolidated Financial Statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- vi. Obtain sufficient appropriate audit evidence regarding the financial information of the entities or business activities within the Group to express an opinion on the Consolidated Financial Statements. We are responsible for the direction, supervision and performance of the group audit. We remain solely responsible for our audit opinion.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with the relevant ethical requirement regarding independence, and to communicate with them all relationship and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.


Report on Other Legal and Regulatory Requirements

To the best of our knowledge and according to explanations given to us and from our examination of the books of account of the Group and LBL necessary for the purpose of our audit to the extent for the scope of our audit:

- a. We have obtained all the information and explanations along with replies to our queries, which to the best of our knowledge and understanding, were necessary for the purpose of the audit.
- b. In our opinion, the consolidated and separate financial statements comprising of Statements of Financial Position, Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Changes in Equity, Statement of Cash flows, prepared in accordance with the requirements of Company Act, 2063 and format prescribed by Nepal Rastra Bank are in agreements with the books of Accounts.



- c. In our opinion, books of accounts, records, books and ledgers have been maintained accurately in accordance with prevailing laws.
- d. To the best of our information and according to the explanations provided to us and as so far appeared from the examination of the books of accounts, we have not come across cases where Board of Directors or any official has committed any act contrary to the prevailing laws or committed any irregularity or caused any loss or damage to the Group and/or violated directives of Nepal Rastra Bank or acted in a manner to jeopardize the interest and security of the Group, its depositors, clients and investors.
- e. In our opinion, loans written off are in line with the Loan Write-Off Bye laws of the LBL and the directives issued by NRB.
- f. In our opinion, transactions of LBL have been carried on in a satisfactory manner as prescribed by Nepal Rastra Bank.



CA Jitendra B. Rajbhandary
Senior Partner



Place: Kathmandu
Date: 29th Mangsir 2077 (14th December 2020)
UDIN: 201215CA00014m86GW

वित्तीय अवस्थाको एकिकृत विवरण (तासलात)

२०७७ आषाढ मसान्तको (१५ जुलाई २०२०)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
सम्पत्ति					
नगद तथा नगद समान	४.१	९,५६४,४३९,८७९	१०,५०९,३७०,१६४	९,४२३,९७५,१०७	१०,४२५,००१,२७०
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	४.२	९,४६३,९९१,९७५	४,८२१,३३०,५९१	९,४४३,३७३,९७५	४,८०५,६९२,५९१
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	४.३	२८१,५८४,६४७	४,३००,०००	-	-
डेपोजिटिभ वित्तीय उपकरण	४.४	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८
अन्य व्यापारिक सम्पत्तिहरू	४.५	१६,१२०,०००	६७,५२०,०००	१६,१२०,०००	६७,५२०,०००
बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी	४.६	४९०,१६९,९८८	७३०,८१५,८३८	१,५९०,२६७,५४१	१,९३५,६०१,१००
ग्राहकलाई दिएको कर्जा तथा सापटी	४.७	९२,८३३,९५९,६५५	७८,१७८,७९,५२६	८८,४५२,५४९,८२१	७४,६१५,८९,६७७
द्वितीय (Securities) मा लगानी	४.८	१०,६१३,४४९,९६१	७,०९१,३६४,५९५	१०,४२५,६२६,१४०	७,०२५,४६४,९५०
यस वर्षको आयकर सम्पत्ति	४.९	१३४,१६२,००८	१४,४५५,५८५	११४,१५४,५०४	१४,२०३,१४२
सहायक कम्पनीमा लगानी	४.१०	-	-	४१७,०००,०००	४१७,०००,०००
सम्बद्ध कम्पनीमा लगानी	४.११	-	-	-	-
लगानी सम्पत्तिहरू	४.१२	१०८,९७६,८९९	३७,३२९,६६६	१०८,९७६,८९९	३७,३२९,६६६
सम्पत्ति तथा उपकरण	४.१३	१,४५५,७९२,६२३	१,३९६,६६८,०५०	१,३९९,८३३,६८८	१,३४५,८६३,०६६
ख्याती तथा अमूर्त सम्पत्ति	४.१४	९२,१०४,४६१	५६,३५१,४३९	९०,१८६,७७४	५४,६५७,३१९
स्थान कर सम्पत्ति	४.१५	-	-	-	-
अन्य सम्पत्ति	४.१६	१,२२७,४७६,१६८	१,२२४,१२३,७४७	१,१९९,९९५,५०४	१,१२९,१६८,९५४
कुल सम्पत्ति		१३२,५०८,७४२,१६७	१०९,२९७,७४३,९७९	१२८,८९८,५७३,८५५	१०६,९९५,७२१,५१३



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited



दायित्व							
बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी	४.१७	४,३५०,०४९,९०८	७,२५८,०६७,९३७	२,९७९,३८६,२९०	६,५५४,७६१,१४६		
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी	४.१८	५००,४६०,६३९	१,२२९,८६१,८२९	५००,४६०,६३९	१,२२९,८६१,८२९		
डेभिण्टिभ वित्तीय उपकरणहरू	४.१९	६,१८१,९७७,२४८	५,०४६,१११,५४६	६,१८१,९७७,२४८	५,०४६,१११,५४६		
ग्राहकबाट निक्षेप दायित्व	४.२०	९९,६२५,२६६,५१२	८१,३७४,३७७,३६२	९८,३७०,७५६,८११	८०,३२४,६३३,२४३		
सापटी	४.२१	३,६३४,८००,००१	-	३,६३४,८००,००१	-		
यस वर्षको आयकर दायित्व	४.९	-	-	-	-		
व्यवस्था	४.२२	-	-	-	-		
स्थान कर दायित्व	४.१५	२३३,८५६,८४५	९७,४१५,५२५	२३५,५४७,८२३	९८,९०९,४९८		
अन्य दायित्व	४.२३	१,५८६,१६८,९३५	८५३,९५९,९१०	१,०१२,३८५,९६८	६९०,००६,८०१		
जारी गरिएका ऋणपत्र	४.२४	२,००८,१९६,७२१	४०१,४०२,७४०	२,००८,१९६,७२१	४०१,४०२,७४०		
सुरक्षण नराखिएको आवधिक दायित्व	४.२५	-	-	-	-		
कूल दायित्व		११८,१२०,७७६,८०९	९६,२६१,१९६,०४८	११४,९२३,५११,५०१	९४,३४५,६८६,८०४		
इकिबटि							
शेयर पूँजी	४.२६	९,८१२,५५९,५०६	८,९२०,५०८,६४२	९,८१२,५५९,५०६	८,९२०,५०८,६४२		
शेयर प्रिमियम		-	-	-	-		
संचित मुनाफा		१,४८७,८९४,८६४	१,६२५,६८२,२१४	१,३१०,२४३,६१६	१,४५३,३६७,५१०		
जगडा कोषहरू	४.२७	२,९२७,९६६,७६३	२,३४२,२६९,७८१	२,८५२,२५९,२३२	२,२७६,१५८,५५६		
शेयरधनीहरूलाई बाँडफाँड योग्य कूल इकिबटि		१४,२२८,४११,१३४	१२,८८८,४६०,६३७	१३,९७५,०६२,३५४	१२,६५०,०३४,७०८		
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		१५९,५४४,२२५	१४८,०८७,२९४	-	-		
कूल इकिबटि		१४,३८७,९६५,३५९	१३,०३६,५४७,९३१	१३,९७५,०६२,३५४	१२,६५०,०३४,७०८		
कूल दायित्व र इकिबटि		१३२,५०८,७४२,१६७	१०९,२९७,७४३,९७९	१२८,८९८,५७४,८५५	१०६,९९५,७२९,५१३		
संभावित दायित्व तथा प्रतिबद्धता	४.२८	६०,८०१,५७९,८९०	५४,८१४,७६९,४९१	६०,८००,६३२,३६६	५४,८१४,७६९,४९१		
प्रति शेयर खुद सम्पत्ति		१४५.००	१४४.४८	१४२.४२	१४१.८१		

पियूष राज अर्वाल अध्यक्ष
प्रमुख वित्तीय अधिकृत
मिति: २०७७/०८/२९
काठमाडौं

अजय विक्रम शाह अध्यक्ष
प्रमुख कार्यकारी अधिकृत
मिति: २०७७/०८/२९
काठमाडौं

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार
सि.ए. जितेन्द्र ब. राजभण्डारी वारिष्ठ साभेदार
जे.बि.राजभण्डारी एण्ड डिविन्स चार्टर्ड एकाउण्टेण्ट्स



एकिकृत नाफा नोक्सान विवरण

श्रावण ०१, २०७६ देखि आषाढ ३१, २०७७ सम्म (१७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्याज आम्दानी	४.२९	१०,७७१,८५८,८०३	९,४०१,६३३,०७०	१०,१८२,२४१,७०१	८,९४२,६७१,०४७
व्याज खर्च	४.३०	६,९३३,७७५,६६४	५,९१५,९३९,२२१	६,७२०,०७४,८९५	५,७७२,९९६,४९०
खुद व्याज आम्दानी		३,८३८,०८३,१३९	३,४८५,६९३,८४८	३,४६२,१६६,८०६	३,१६९,६७४,५५७
शुल्क तथा कमिशन आम्दानी	४.३१	९२७,१२१,००९	८७३,७५६,८८४	८०९,२३०,३२४	७४०,७४४,१५२
शुल्क तथा कमिशन खर्च	४.३२	१०१,१५२,१८१	७६,२१२,०२४	१०१,१३२,९६१	७८,४२५,१५३
खुद शुल्क र कमिशन आम्दानी		८२५,९६८,८२८	७९७,५४४,८६०	७०८,०९७,३६३	६६२,२८८,९९८
खुद व्याज, शुल्क र कमिशन आम्दानी		४,६६४,०५१,९६७	४,२८३,२३८,७०८	४,१७०,२६४,१६९	३,८३१,९६३,५५५
खुद व्यापारिक आम्दानी	४.३३	३३२,८९७,२६३	३६०,९७६,५८८	३३२,८९७,२६३	३६०,९७६,५८८
अन्य सञ्चालन आम्दानी	४.३४	५६,८७७,७०२	१३२,२७०,७५४	१०३,१७८,१०७	११२,८८१,५५४
जम्मा सञ्चालन आम्दानी		५,०५३,८२६,९३३	४,७७६,४८६,०५०	४,६०६,३३९,५४०	४,३०५,८२१,६९७
कर्जा जोखिम व्यवस्था/फिर्ता तथा अन्य नोक्सानी	४.३५	५७८,३१२,७२०	१५३,०९५,४८२	४७५,२४१,८५२	१२७,५१५,०३५
खुद सञ्चालन आम्दानी		४,४७५,५१४,२१२	४,६२३,३९०,५६८	४,१३१,०९७,६८८	४,१७८,३०६,६६२
सञ्चालन खर्च					
कर्मचारी खर्च	४.३६	१,४३७,९६४,७९६	१,३२३,३७४,१०७	१,२३२,७९२,४३६	१,१३३,८१४,३४४
अन्य सञ्चालन खर्च	४.३७	७५४,०५४,२२९	६६६,०६१,२७०	७०६,६४०,९०२	६१८,३३२,९७५
हास कट्टी र परिशोधन	४.३८	१७७,११६,४०२	१४२,६८१,५०७	१६६,९०९,६८३	१३३,८२४,६५२
सञ्चालन मुनाफा		२,१०६,३७८,७८५	२,४९१,२७३,६८३	२,०२४,७५४,६६७	२,२९२,३३४,६९१
गैर सञ्चालन आम्दानी	४.३९	१६,५३४,८२४	११,६०३,६६५	१५,६२८,९७५	१०,६२३,७५४
गैर सञ्चालन खर्च	४.४०	४७,९४३,०६०	६१,८१४,३४५	४७,९४३,०६०	६१,८१४,३४५
आय कर अघिको मुनाफा		२,०७४,९७०,५४९	२,४४१,०६३,००३	१,९९२,४४०,५८२	२,२४१,१४४,१००
आयकर खर्च	४.४१	६२०,८०२,५०३	७१०,१३३,२६८	५८०,८९१,२०२	६५१,०६९,८२५
चालु कर		६३८,४३४,१९७	७१८,०७१,११६	५९८,३२५,८९१	६५७,१०४,५००
स्थगन कर खर्च/(आम्दानी)		(१७,६३१,६९४)	(७,९३७,८४८)	(१७,४३४,६८९)	(६,०३४,६७५)
यस अवधिको मुनाफा		१,४५४,१६८,०४६	१,७३०,९२९,७३५	१,४११,५४९,३८०	१,५९०,०७४,२७५
नाफा बाँडफाँड					
बैंकको शेयर धनी		१,४३२,८८५,५५०	१,६९८,०५३,०७४	१,४११,५४९,३८०	१,५९०,०७४,२७५
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		२१,२८२,४९६	३२,८७६,६६१	-	-
यस अवधिको मुनाफा		१,४५४,१६८,०४६	१,७३०,९२९,७३५	१,४११,५४९,३८०	१,५९०,०७४,२७५
प्रति शेयर आम्दानी					
आधारभुत प्रति शेयर आम्दानी (Basic EPS)		१४.८२	१९.४०	१४.३९	१७.८२
डाइलुटेड प्रति शेयर आम्दानी (Diluted EPS)		१४.८२	१९.४०	१४.३९	१७.८२

 पियूष राज अर्याल
 प्रमुख वित्तीय अधिकृत

 अजय विक्रम शाह
 प्रमुख कार्यकारी अधिकृत

 अध्यक्ष
 रमण नेपाल
 संचालकहरू
 दिनेश पौड्याल
 स्वाती रुइटा
 विश्व करण जैन
 विद्या वस्न्यात

 हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार
 सि.ए. जितेन्द्र ब. राजभण्डारी
 वरिष्ठ साभेदार
 जे.बि.राजभण्डारी एण्ड डिबिन्स
 चार्टर्ड एकाउण्टेण्टस्

 मिति: २०७७/०८/२९
 काठमाडौं



एकिकृत अन्य विस्तृत आमदानीको वितरण

श्रावण ०१, २०७६ देखि आषाढ ३१, २०७७ सम्म (१७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्म)

रकम रु. मा

विवरण	नोट	समूह		बैंक	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
यस वर्षको नाफा		१,४५४,१६८,०४६	१,७३०,९२९,७३५	१,४११,५४९,३८०	१,५९०,०७४,२७५
आयकर पछिको अन्य विस्तृत आमदानी					
क) नाफा/नोक्सान मा पुनःवर्गिकरण नगरिने बुँदाहरू					
फेयर भ्यालुमा मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानीबाट भएको नाफा/(नोक्सान)		५११,१११,५६०	(८१,१४९,२१५)	५११,१११,५६०	(८१,१४९,२१५)
पुनः मुल्याङ्कनबाट भएका नाफा/(नोक्सान)					
परिभाषित लाभ योजनाबाट विमाङ्कित नाफा/ (नोक्सान)		२,४६५,१५०	(५,४०६,२०७)	२,४६५,१५०	(५,४०६,२०७)
माथि उल्लेख गरिएका बुँदाको आयकर		(१५४,०७३,०१३)	२५,९६६,६२७	(१५४,०७३,०१३)	२५,९६६,६२७
नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका अन्य खुद विस्तृत आमदानी		३५९,५०३,६९७	(६०,५८८,७९५)	३५९,५०३,६९७	(६०,५८८,७९५)
ख) नाफा/नोक्सानमा पुनः वर्गिकरण गरिएका वा गर्न सकिने बुँदाहरू					
हेजिङबाट भएको नगद प्रवाहको नाफा/ (नोक्सान)		-	-	-	-
सटही नाफा/ (नोक्सान) (विदेशी संचालनको वित्तीय सम्पत्तिको रूपान्तरणमा भएको)		-	-	-	-
माथि उल्लेख गरिएका बुँदाको आयकर		-	-	-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण		-	-	-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने अन्य खुद विस्तृत आमदानी		-	-	-	-
ग) इक्विटी तरिकाबाट लेखाङ्कित सहायक निकायको अन्य विस्तृत आमदानीको अंश		-	-	-	-
यस वर्षको आयकर पछिको अन्य विस्तृत आमदानी		३५९,५०३,६९७	(६०,५८८,७९५)	३५९,५०३,६९७	(६०,५८८,७९५)
यस वर्षको जम्मा विस्तृत आमदानी		१,८१३,६७१,७४३	१,६७०,३४०,९४०	१,७७१,०५३,०७७	१,५२९,४८५,४७९
कुल विस्तृत आमदानीको बॉण्डफॉण्ड					
बैंकको इक्विटी शेयरधनी		१,७९२,३८९,२४७	१,६३७,४६४,२७८	१,७७१,०५३,०७७	१,५२९,४८५,४७९
गैर नियन्त्रित स्वार्थ (Non Controlling Interest)		२१,२८२,४९६	३२,८७६,६६१	-	-
यस वर्षको जम्मा विस्तृत आमदानी		१,८१३,६७१,७४३	१,६७०,३४०,९४०	१,७७१,०५३,०७७	१,५२९,४८५,४७९

पियूष राज अर्याल

प्रमुख वित्तीय अधिकृत

मिति: २०७७/०८/२९

काठमाडौं

अजय विक्रम शाह

प्रमुख कार्यकारी अधिकृत

अध्यक्ष

रमण नेपाल

संचालकहरू

दिनेश पौड्याल

स्वाती रुइया

विश्व करण जैन

विद्या वसन्त्या

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. जितेन्द्र ब. राजभण्डारी

वरिष्ठ साभेदार

जे.बि.राजभण्डारी एण्ड डिबिन्स

चार्टर्ड एकाउण्टेण्ट्स

इविचटीमा भएको परिवर्तनको एकीकृत विवरण

श्रावण ०१, २०७६ देखि आषाढ ३१, २०७७ सम्म (१७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्म)

समूह

विवरण	बैंकका शेयरधनीका विभिन्न											शेर निर्दिष्ट स्वार्थ	जम्मा इविचटी
	शेयर रूिनी	शेयर प्रिमियम	साधारण जोडा कोष	सटही घटबढ कोष	निवामक जोडा कोष	फेयर भेल्यु कोष	पुनर्मापन कोष	संचित मुलापत	अन्य कोष	जम्मा			
श्रावण ०१, २०७५ सालको मौज्जात	८,२२१,६६६.३५१	-	१,२०९,८६९,५१०	२९,४४१,७५४	१,८८,०००,११३	३२५,४३३,६९७	-	९१६,६६६,३६३	४०९,४२४,२६६	११,३८५,६९६,९४४	१३५,४९४,४२७	११,५२१,१९१,३७१	११,५२१,१९१,३७१
समायोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	(४८०,२६६)	-	(४८०,२६६)	-	(४८०,२६६)	(४८०,२६६)
श्रावण ०१, २०७५ समायोजन/पुनःस्थापित मौज्जात	८,२२१,६६६.३५१	-	१,२०९,८६९,५१०	२९,४४१,७५४	१,८८,०००,११३	३२५,४३३,६९७	-	९१६,०८६,०९७	४०९,४२४,२६६	११,३८५,२१६,६८०	१३५,४९४,४२७	११,५२०,७२१,९४४	११,५२०,७२१,९४४
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	-	-	१,६९८,०४३,०७४	-	१,६९८,०४३,०७४	-	१,६९८,०४३,०७४	१,६९८,०४३,०७४
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-	-	-	-
आयकर पश्चातको अन्य विस्तृत आमदानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
निर्दिष्ट लाभ दायित्व (सम्पत्ति) को पुनःमापन	-	-	-	-	-	-	-	-	-	(३,७८४,३४४)	-	(३,७८४,३४४)	(३,७८४,३४४)
फेयर भेल्यु जोडा कोष (इविचटी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	-	-	-	-	(४६,६०४,४४०)	-	(४६,६०४,४४०)	(४६,६०४,४४०)
नाफा नोक्सानमा सारिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-	-
पुनः मुल्याङ्कनबाट भएका नाफा/ (नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-	-
नाद प्रवाहको हेज	-	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनःवर्गिकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	-	-	१,६९८,०४३,०७४	(३,७८४,३४४)	१,६९८,०४३,०७४	(३,७८४,३४४)	१,६९८,०४३,०७४	१,६९८,०४३,०७४
जोडा कोषमा सारिएको रकम	-	-	३३३,३५७,२९७	३०९,७७७	(२४,४२६,४४६)	-	-	(४०६,७८४,०९२)	९,७६६,९४३	(३,७८४,३४४)	-	(३,७८४,३४४)	(३,७८४,३४४)
जोडा कोषबाट निकालिएको रकम	-	-	-	-	-	-	-	२२७,४४३,२०६	(२२७,४४३,२०६)	-	-	(२२७,४४३,२०६)	(२२७,४४३,२०६)
इविचटीमा देखाइएको शेयरधनीसंगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-	-
हकअद शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयसमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभभाषा वितरण	-	-	-	-	-	-	-	(६९,८०९,६९१)	-	(६९,८०९,६९१)	-	(६९,८०९,६९१)	(६९,८०९,६९१)
बोनस शेयर निष्काशन	६९,८०९,६९१	-	-	-	-	-	-	(६९,८०९,६९१)	-	-	-	-	-
नाद लाभभाषा भुक्तानी	-	-	-	-	-	-	-	(१११,३६०,०६९)	-	(१११,३६०,०६९)	-	(१११,३६०,०६९)	(१११,३६०,०६९)
जम्मा नोपगत	६९,८०९,६९१	-	३३३,३५७,२९७	३०९,७७७	(२४,४२६,४४६)	३३३,३५७,२९७	-	७०६,६०९,४८०	(१,३३४,४३३,६०६)	१,६९८,०४३,०७४	१,६९८,०४३,०७४	१,६९८,०४३,०७४	१,६९८,०४३,०७४
आषाढ २०७६ को अन्य मौज्जात	८,६२०,४०६,६४२	-	१,४४३,२२६,७८७	२९,८६९,४७१	१,४४,४२६,४४६	३२६,६९६,३४७	-	१,६९८,०४३,०७४	३४०,९९०,९१८	१२,८८६,४६०,६३६	१,४८०,६०७,९९४	१३,३६७,०६८,६३०	१३,३६७,०६८,६३०



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited



विवरण	बैंकका शेयरधनीका विवरण											जम्मा इक्विटी
	शेयर पूँजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सटर्फी घटबढ कोष	नियामक जगेडा कोष	फेयर भेल्यु कोष	पुरस्कार कोष	संचित मुलाफा	अन्य कोष	जम्मा	नेर लिपिकता स्वरूप	
श्रावण ०१, २०७६ सालको मौज्दात	८,९२०,५०८.६४२	-	१,५४३,२२६.७८७	२९,८६१,४७१	१५९,५६१,६५७	२६८,६२९,२४७	-	१,६२५,६८२,२१४	३४०,९९०,६१८	१०,८८८,४६०,६३६	१४८,०८७,२९४	१३,०३६,५४७,९३०
समायोजन/पुनःस्थापना	-	-	-	-	-	-	-	-	-	-	-	-
श्रावण ०१, २०७६ समायोजन/पुनःस्थापित मौज्दात	८,९२०,५०८.६४२	-	१,५४३,२२६.७८७	२९,८६१,४७१	१५९,५६१,६५७	२६८,६२९,२४७	-	१,६२५,६८२,२१४	३४०,९९०,६१८	१०,८८८,४६०,६३६	१४८,०८७,२९४	१३,०३६,५४७,९३०
यस वर्षको विस्तृत आयदानी	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-	-	-
आयकर फरचातको अन्य विस्तृत आयदानी	-	-	-	-	-	-	-	-	-	-	-	-
निर्यात लाभ दायित्व (सम्मति) को पुनःमान	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्यु जगेडा कोष (इक्विटी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्यु भएको परिवर्तन	-	-	-	-	-	३५७,७७८,०९२	-	-	-	३५७,७७८,०९२	-	३५७,७७८,०९२
नाफा नोक्सानमा सरिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-
पुनः मुल्याङ्कनबाट भएको नाफा/ (नोक्सान)	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा प्रवाहको हेज	-	-	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनःवर्गिकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आयदानी	-	-	-	-	-	३५७,७७८,०९२	-	१,४३२,८८५,५४०	१,७२५,६०५	१,७९२,३६९,२४७	२१,२८२,४९६	१,८१३,६७१,७४३
जगेडा कोषमा सरिएको रकम	-	-	२९४,३९३,६७८	१,८८०,४७८	२५९,८४३,०५१	-	-	(५७१,५०२,५७५)	१५,३८५,३९९	-	-	-
जगेडा कोषबाट निकालिएको रकम	-	-	-	-	-	-	-	३४१,५५१,९२०	(३४५,३०९,३८९)	(३,७५,३७०)	(१,६१०,३०१)	(५,३६७,६७१)
इक्विटीमा देखाइएको शेयरधनीसंगको कारोबार	-	-	-	-	-	-	-	-	-	-	-	-
हस्तगत शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभभांश वितरण	-	-	-	-	-	-	-	-	-	-	-	-
वोनस शेयर निष्काशन	८९२,०५०,८६४	-	-	-	-	-	-	(८९२,०५०,८६४)	-	-	-	-
नाफा लाभभांश भुक्तानी	-	-	-	-	-	-	-	(४४८,६७१,३७९)	-	(४४८,६७१,३७९)	(८,२१५,२६३)	(४,५९,५४७,४४९)
जम्मा योगदान	८,९२०,५०८.६४२	-	२९४,३९३,६७८	१,८८०,४७८	२५९,८४३,०५१	३५७,७७८,०९२	-	(१३७,७८७,३६०)	(३२८,१९८,३९६)	१,३३९,६६०,४९७	११,५५६,९३१	१४,३६७,४७१,७४३
आपठ २०७७ को अन्त्य मौज्दात	९,८१२,५५९,५०६	-	१,८३७,६२०,४६५	३१,७४१,९४९	४१९,५०४,७०८	६२६,५०७,३३९	-	१,५८७,८९४,८६४	१२,७९,२३०२	१५,९२८,४४१,१३४	१५,९५४,४४,२२५	१४,३६७,४७१,७४३





रकम रु. मा

बैंक

विवरण	शेयर पूंजी	शेयर प्रिमियम	साधारण जगेडा कोष	सट्टी घटवट कोष	नियामक जगेडा कोष	फेयर भेल्यु कोष	पुनर्मांगल कोष	संचित मुनाफा	अन्य कोष	जम्मा
श्रावण ०१, २०७९ सालको मौज्जात समावोजन/पुनःस्थापना	८,२२१,६६६,९४१	-	१,१७१,२३१,७२०	२९,४४१,७१४	१८४,०९०,११३	३२४,४३३,६९७	-	७६,०७३,६९९	४६४,२८८,४१४	११,१४८,०१३,३०९
श्रावण ०१, २०७९ समावोजित/ पुनः स्थापित मौज्जात	८,२२१,६६६,९४१	-	१,१७१,२३१,७२०	२९,४४१,७१४	१८४,०९०,११३	३२४,४३३,६९७	-	७६,०७३,६९९	४६४,२८८,४१४	११,१४८,०१३,३०९
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	-	-	१,४९,०,०७४,२७४	-	१,४९,०,०७४,२७४
यस वर्षको नाफा	-	-	-	-	-	-	-	-	-	-
आयकर, फ्याटको अन्य विस्तृत आमदानी	-	-	-	-	-	-	-	-	-	-
निर्दिष्ट लाभ दायित्व (समर्पित) को पुनःमापन	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्यु जगेडा कोष (ईक्युटी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	-	(३,७८४,३४४)	(३,७८४,३४४)
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	(४६,८०४,४४०)	-	-	-	(४६,८०४,४४०)
नाफा नोक्सानमा सारिएको रकम	-	-	-	-	-	-	-	-	-	-
पुनः मुल्याङ्कनबाट भाएका नाफा/ (नोक्सान)	-	-	-	-	-	-	-	-	-	-
नाद प्रवाहको हेज	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनःबाँकिरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	(४६,८०४,४४०)	-	१,४९,०,०७४,२७४	(३,७८४,३४४)	१,४९,०,०७४,२७४
जगेडा कोषमा सारिएको रकम	-	-	३०९,७४७	३०९,७४७	(२४,४२८,४४६)	-	-	(३८८,६९६,८९९)	९४,९००,७४३	-
जगेडा कोषबाट निकालिएको रकम	-	-	३१८,०१४,८४४	-	-	-	-	२२७,४४२,२०४,६९	(२२,७४४,४२,२०६)	-
ईन्भिटमेन्ट देखाइएको शेयरधनीसँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-
हस्तगत शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभोपेक्ष विवरण	-	-	-	-	-	-	-	(६९,८८,४१,६९१)	-	-
वेतनस शेयर निष्काशन	६९,८८,४१,६९१	-	-	-	-	-	-	(६९,८८,४१,६९१)	-	-
नाद लाभोपेक्ष भुक्तानी	-	-	-	-	-	-	-	(३६,७८१,१४२)	-	(३६,७८१,१४२)
जम्मा योगदान	६९,८८,४१,६९१	-	३१,८,०१४,८४४	३०९,७४७	(२४,४२८,४४६)	(४६,८०४,४४०)	-	६९,३२६,७४९	(१३६,४२४,८०८)	१,४९,०,०७४,२७४
आगाड २०७६ को अन्त्य मौज्जात	८,९२०,४०८,६४२	-	१,४८९,२४६,४७४	२९,८६१,४७१	१४९,४६१,६४७	२६८,६२९,२४७	-	१,४४३,३६७,४०९	३२८,८४९,६०६	१२,६४०,०३४,७०८





बैंक

विवरण	शेयर पूंजी	शेयर प्रिमियम	साधारण ज़रोडा कोष	स्टडी प्रोटेक्ट कोष	नियामक ज़रोडा कोष	फेयर भेल्यु कोष	पूर्णस्थान कोष	संविदा मुनाफा	अन्य कोष	जम्मा
श्रावण ०१, २०७६ सालको मौज्जात समायोजन/पुनःस्थापना	८,९२०,४०८,६४२	-	१,४८९,२४६,४७५	२९,८६१,४७५	१४९,४६१,६४७	२६८,६२९,२४७	-	१,४४३,३६७,४०९	३२८,८४९,६०६	१२,६४०,०३४,७०८
श्रावण ०१, २०७६ समायोजन/पुनःस्थापित सौचवत	८,९२०,४०८,६४२	-	१,४८९,२४६,४७५	२९,८६१,४७५	१४९,४६१,६४७	२६८,६२९,२४७	-	१,४४३,३६७,४०९	३२८,८४९,६०६	१२,६४०,०३४,७०८
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको नाफा	-	-	-	-	-	-	-	१,४११,४४९,३८०	-	१,४११,४४९,३८०
आयकर फ्यावको अन्य विस्तृत आमदानी	-	-	-	-	-	-	-	-	-	-
निश्चित लाभ दायित्व (समर्पित) को पुनःमापन	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्यु ज़रोडा कोष (इन्विटी उपकरणमा गरिएको लगानी)	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा भएको परिवर्तन	-	-	-	-	-	३४७,७७८,०९२	-	-	-	३४७,७७८,०९२
नाफा नोक्सानमा सारिएको रकम	-	-	-	-	-	-	-	-	-	-
पुनः मुल्याङ्कनबाट भएका नाफा/ (नोक्सान)	-	-	-	-	-	-	-	-	-	-
नाफा प्रवाहको हेतु	-	-	-	-	-	-	-	-	-	-
फेयर भेल्युमा परिवर्तन भएको प्रभावकारी भाग	-	-	-	-	-	-	-	-	-	-
नाफा नोक्सानमा पुनःवर्गीकरण गरिएको रकम	-	-	-	-	-	-	-	-	-	-
यस वर्षको विस्तृत आमदानी	-	-	-	-	-	३४७,७७८,०९२	-	१,४११,४४९,३८०	१,७५९,६०४	१,७५९,६०४
ज़रोडा कोषमा सारिएको रकम	-	-	२८२,३०९,८७६	१,८८०,४७८	२४९,८४३,०४१	-	-	(४४८,१४४,४९४)	१,४११,४४९,३८०	(०)
ज़रोडा कोषबाट निकालिएको रकम	-	-	-	-	-	-	-	३४१,४४१,९२०	-	-
इन्विटीमा देखाइएको शेयरधनी सँगको कारोबार	-	-	-	-	-	-	-	-	-	-
हस्तगत शेयर निष्काशन	-	-	-	-	-	-	-	-	-	-
शेयरमा आधारित भुक्तानी	-	-	-	-	-	-	-	-	-	-
शेयरधनीलाई लाभोपेक्षा वितरण	-	-	-	-	-	-	-	-	-	-
वेतमस शेयर निष्काशन	८९२,०४०,८६४	-	-	-	-	-	-	(८९२,०४०,८६४)	-	-
नाफा लाभोपेक्षा भुक्तानी	-	-	-	-	-	-	-	(४४६,०२४,४३२)	-	(४४६,०२४,४३२)
जम्मा योगदान	८,९२०,४०८,६४२	-	२,८२,३०९,८७६	१,८८०,४७८	२४९,८४३,०४१	३४७,७७८,०९२	-	(१४३,१२३,८९३)	(३२४,७७८,०९२)	१,३२४,०२७,६४४
आषाढ २०७७ को अन्त्य सौचवत	९,८१२,४९६,४०६	-	१,७५९,४४६,४४१	३१,७४१,९४९	४१९,४०९,७०८	६२६,४०७,३३९	-	१,३१०,२४३,६१६	३,१४८,७८४	१३,९७५,०६२,३४३

हाम्रो आजको मितिको सलान प्रतिवेदन अनुसार
सि.ए. जितेन्द्र ब. राजभण्डारी
वरिष्ठ सार्वभेदार
जे.बि.राजभण्डारी एण्ड डिबिन्स
चार्टर्ड एकाउण्टेण्टस्

अध्यक्ष
रमण नेपाल
संचालकहरू
दिनेश पौड्याल
स्वाती रुइटा
विश्व करण जैन
विद्या वन्स्यात

अजय विक्रम शाह
प्रमुख कार्यकारी अधिकृत

पिपूष राज अर्याल
प्रमुख वित्तीय अधिकृत
मिति: २०७७/०८/२९
काठमाडौं





एकिकृत नगद प्रवाह विवरण

श्रावण ०१, २०७६ देखि आषाढ ३१, २०७७ सम्म (१७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्म)

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कारोवार सञ्चालनबाट नगद प्रवाह				
व्याज आम्दानी	९,७२८,५२३,८१६	९,२१०,१०५,५२४	९,१९४,७२१,४५८	८,६२२,८७१,१११
शुल्क तथा अन्य आम्दानी	९२७,१२१,००९	८८८,९२१,६४०	८०९,२३०,३२४	७४०,७१४,१५२
लाभांश प्राप्ती	-	-	-	-
अन्य कारोवार सञ्चालनबाट प्राप्ती	४१९,२९९,३४४	९०,७७८,३००	४३२,०२०,५६०	९०,७७८,३००
व्याज खर्च	(६,७३०,३४८,००४)	(६,०७९,५०६,७९४)	(६,५६१,०७६,५८१)	(५,८०९,८६५,६९६)
कामिशन तथा शुल्क खर्च	(१०१,१५२,१८१)	(७८,४२५,१५३)	(१०१,१३२,९६१)	(७८,४२५,१५३)
कर्मचारीहरूलाई नगद भुक्तानी	(१,४०२,७९१,८०२)	(१,३७१,९१२,६२७)	(१,२०५,१५८,७१२)	(१,२००,०५४,२५५)
अन्य खर्च भुक्तानी	(१,४४५,९२९,३६९)	(१,६३६,२२१,४४३)	(१,३५७,४६१,७४४)	(१,५७६,६५१,७४२)
सञ्चालन सम्पत्ति र दायित्वको परिवर्तन अधिको सञ्चालन नगद प्रवाह	१,३९४,७२२,८१३	१,०२३,७३९,४४७	१,२११,१४२,३४३	७८९,३६६,७१७
सञ्चालन सम्बन्धि चालु सम्पत्तिमा घट/(बढ)				
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	(४,६४२,६६१,३८४)	(१,३५०,७६१,७८५)	(४,६३७,६८१,३८३)	(१,३५०,७६१,७८५)
बैंक तथा वित्तिय संस्थाहरूमा रहेको मौज्जात	(२३४,२८४,६४७)	-	-	-
अन्य व्यापारिक सम्पत्ति	५१,४००,०००	(४४,०००,०००)	५१,४००,०००	(४४,०००,०००)
बैंक तथा वित्तिय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटी	२४३,०७६,८५५	(२८२,२९६,२५९)	३४८,८२०,९६९	(२८२,२९६,२५९)
ग्राहकलाई दिइएको कर्जा तथा सापटी	(१४,४८३,६८५,८२२)	(१५,७७०,४९०,८२९)	(१३,६३५,९९२,५१८)	(१४,८५२,५१६,८२८)
अन्य सम्पत्ति	(१,३८३,१५८,४२२)	(१,३६७,९६२,२६३)	(१,४४१,६५३,२५५)	(१,३४७,०५५,३४२)
सञ्चालन सम्बन्धि चालु दायित्वमा (घट)/बढ				
बैंक तथा वित्तिय संस्थाहरूलाई दिनु पर्ने बाँकी रकम	(२,९०८,०१७,२२८)	४,४९७,१८४,९०७	(३,५७५,३७४,८५६)	४,०८१,९३४,५०१
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने बाँकी रकम	(७२९,४०१,१९०)	५४८,६६१,७०४	(७२९,४०१,१९०)	५५२,०६६,७०४
ग्राहकको निक्षेप	१८,२५०,८८९,१५१	१५,१००,६६१,४५९	१८,०४६,१२३,५६८	१४,७६३,१२५,३२४
ऋण सापटी	३,६१६,५००,०००	-	३,६१६,५००,०००	-
अन्य दायित्व	२,६१५,६३७,७८८	१,९३४,९४१,०८३	२,२४४,६९०,२७६	१,९९२,०८१,९१५
आयकर अगाडीको कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	१,७९१,०१७,९१३	४,२९०,४७७,४६४	१,४९८,५७३,६८४	४,३०१,९४४,९४७
आयकर भुक्तानी	(७४४,८९८,५२८)	(६७९,६४२,५९६)	(६९८,२७७,२५३)	(६१७,४२४,४५८)
कारोवार सञ्चालनबाट खुद नगद प्रवाह	१,०४६,११९,३८५	३,६१०,८३४,८६८	८००,२९६,४३१	३,६८४,५२०,४८९
लगानी कारोवारमा नगद प्रवाह				
धितोपत्र खरिद	(३,१९३,३०८,९२८)	२६७,४७४,९२२	(३,०७१,३८४,७५२)	३०४,७७४,९२२
धितोपत्र विक्रीबाट प्राप्ती	१७६,५९५,३१२	९८,५००,०००	१७५,१६६,७११	-
स्थिर सम्पत्तिको खरिद	(२१५,११४,१४६)	(२२७,२२९,६९२)	(१९१,७९६,२५०)	(२१७,६४५,५६६)
स्थिर सम्पत्तिको विक्रीबाट प्राप्ती	२,२९१,७९०	५,०४५,६१९	१,२२७,०७८	५,०२३,६१९
अमूर्त सम्पत्तिको खरिद	(५७,६८०,२६०)	(४४,२७०,२७२)	(५६,८४९,८७८)	(४३,९०४,२७२)
अमूर्त सम्पत्तिको विक्रीबाट प्राप्ती	-	-	-	-
लगानीमा सम्पत्ति खरिद	(७१,६४७,२३२)	१५९,२०२	(७१,६४७,२३२)	१५९,२०२
लगानीको सम्पत्तिको विक्रीबाट प्राप्ती	-	-	-	-
व्याज आम्दानी	३१३,२१०,७३३	२८२,८०४,६२१	३०८,४८३,०४४	२६६,१९६,८८६
लाभांश आम्दानी	५३,३७९,५०८	१०६,४८५,८२०	१०१,६०९,१८६	१०६,४८५,८२०
लगानी कारोवारमा खुद नगद प्रवाह	(२,९९२,२७३,२२४)	४८८,९७०,२२०	(२,८०५,१९२,०९५)	४२१,०९०,६११



वित्तीय श्रोत कारोवारबाट नगद प्रवाह				
ऋणपत्र निष्काशनबाट प्राप्ती	२,०००,०००,०००	१३०,०००,०००	२,०००,०००,०००	-
ऋणपत्रको भुक्तानी	(४००,०००,०००)	-	(४००,०००,०००)	-
असुरक्षित दायित्वको निष्काशनबाट प्राप्त	-	-	-	-
असुरक्षित दायित्वको भुक्तानी	-	-	-	-
शेयर निष्काशनबाट प्राप्ती	-	-	-	-
लाभांश खर्च	(४४८,६७९,३७९)	(१३०,४६५,३५२)	(४४६,०२५,४३२)	(३६,७८९,९४२)
व्याज खर्च	(१५०,१०५,०६८)	३२,०००,०००	(१५०,१०५,०६८)	३२,०००,०००
अन्य प्राप्ती/खर्च	-	-	-	-
वित्तीय श्रोत कारोवारबाट खुद नगद प्रवाह	१,००१,२२३,५५३	३९,५३४,६४८	१,००३,६६९,५००	(४,७८९,९४२)
नगद तथा नगद समानमा खुद (घट)/बढ	(९४४,९३०,२८६)	४,९३९,३३९,७३६	(९,००१,०२६,९६३)	४,९००,८२९,९५९
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्दात	१०,५०९,३७०,९६४	६,३७८,०३०,४२९	१०,४२५,००९,२७०	६,३२४,९७९,३९२
नगद तथा नगद समानमा विनिमय दरमा भएको फरक	-	-	-	-
नगद तथा नगद समानमा रहेको अन्तिम मौज्दात	९,५६४,४३९,६७९	१०,५०९,३७०,९६४	९,४२३,९७५,९०७	१०,४२५,००९,२७०

पियूष राज अर्याल
प्रमुख वित्तीय अधिकृत

अजय विक्रम शाह
प्रमुख कार्यकारी अधिकृत

अध्यक्ष
रमण नेपाल
संचालकहरू
दिनेश पौड्याल
स्वाती रुइटा
विश्व करण जैन
विद्या वस्न्यात

हाम्रो आजको मितिको संलग्न प्रतिवेदन अनुसार

सि.ए. जितेन्द्र ब. राजभण्डारी
वरिष्ठ साभेदार
जे.बि.राजभण्डारी एण्ड डिबिन्स
चार्टर्ड एकाउण्टेण्टस्

मिति: २०७७/०८/२९
काठमाडौं

१. रिपोर्टिङ संस्था

लक्ष्मी बैंक लिमिटेड (यस पश्चात “बैंक” भनी उल्लेख गरिएको) सन् २००२ अप्रिल मा नेपालको १६ औं वाणिज्य बैंकको रूपमा स्थापना भएको हो। यसको रजिष्टर्ड कार्यालय हात्तिसार, काठमाडौंमा रहेको छ। नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त वित्तीय संस्थाको रूपमा दर्ता रहेको यस लक्ष्मी बैंक लिमिटेडले ४८ जिल्लामा १२१ वटा शाखा, ४ वटा अस्पताल सेवा काउन्टर, ७ वटा एक्सटेन्सन काउन्टर, १५१ एटिएम, २५०० विप्रेषण एजेन्ट र ६१ शाखा रहित बैंकिङ प्रणालीबाट सेवा प्रदान गरिरहेको छ।

बैंक नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा “**LBL**” का रूपमा सूचीकृत छ।

१.१. सहायक कम्पनीहरू

बैंकको दुईवटासहायक कम्पनीहरू रहेका छन्; लक्ष्मी क्यापिटल लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड।

क. लक्ष्मी क्यापिटल मार्केट लिमिटेड : बैंकको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नामक कम्पनीमा शत प्रतिशत लगानी रहेको छ। यस कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६/०२/०७ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो। कम्पनीले धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर) नियमावली, २०७५ अनुसार मिति २०६७/०९/१३ मा मर्चेण्ट बैंकिङ व्यवसाय सम्बन्धी कारोवार गर्न इजाजत प्राप्त गरी मिति २०६७/१०/०१ गतेदेखि विधिवत रूपमा मर्चेण्ट बैंकिङ सम्बन्धी कारोवार प्रारम्भ गरेको हो।

ख. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड : लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंकको लघुवित्त सहायक कम्पनीको रूपमा २०६९/०२/२२ बाट आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था रहेको यस लघुवित्तको रजिष्टर्ड कार्यालय काठमाडौंमा रहेको छ। यस संस्थाको कूल चुक्ता पूँजी मध्य बैंकको ७० प्रतिशत लगानी तथा बाँकी ३० प्रतिशत सर्वसाधारणको शेयरलगानी रहेको छ। यस लघुवित्त नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा “**LLBS**” का रूपमा सूचीकृत छ।

दुवै सहायक कम्पनीको आर्थिक वर्ष बैंकको आर्थिक वर्ष (३१ आषाढ २०७७ मा समाप्त) बमोजिम रहेको छ।

१.२. ‘समूह’ भन्नाले यस बैंक र सहायक कम्पनीहरूलाई जनाउँदछ।

२. वित्तीय लेखाङ्कनका आधारहरू

बैंकका वित्तीय विवरणहरू नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard -NFRS) का आधारमा रही लेखामान बोर्ड (Accounting Standards Board - ASB) बाट जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (Institute of Chartered Accountants of Nepal - ICAN) द्वारा अनुपालनको लागि सुचित गरिएका व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नम्बर ४ मा निर्दिष्ट भएर तयार गरिएका छन्। वित्तीय विवरणमा वित्तीय अवस्थाको विवरण, नाफा वा नोक्सानको विवरण, अन्य विस्तृत आम्दानिको विवरण, इक्विटी परिवर्तनको विवरण, नगद प्रवाह विवरण र लेखाका लागि वित्तीय विवरण सम्बन्धी टिप्पणीहरू समावेश गरिएका छन्।

एकीकृत वित्तीय विवरण बैंकको एकल वित्तीय विवरण, लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको लेखापरिक्षण गरिएको वित्तीय विवरण र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनबाट प्रमाणित वित्तीय विवरणलाई एकीकृत गरि तयार गरिएको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनबाट प्रमाणित वित्तीय विवरणमा लेखापरिक्षकको अन्तिम राय तथा नियामक निकायबाट स्वीकृति प्राप्त हुन बाँकी रहेको छ। सो कारणले एकीकृत वित्तीय विवरण लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लेखापरिक्षण गरिएको वित्तीय विवरण प्राप्त भए पश्चात परिवर्तन हुने अवस्था सिर्जना हुनसक्छ तर सो परिवर्तनको एकीकृत वित्तीय विवरणमा कुनै पनि वस्तुगत असर नहुने व्यवस्थापनको राय रहेको छ।

२.१. अनुपालन सम्बन्धी उद्घोषण

वित्तीय विवरण संचालक समितिकोबाट अनुमोदित भई नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard- NFRS) का आधारमा रही नेपाल लेखामान बोर्ड (Accounting Standards Board – ASB) बाट जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (Institute of Chartered Accountants of Nepal – ICAN) द्वारा अनुपालनको लागि सुचित गरिएका २०७५ असोज ०४, २०७७ भदौ ०३ र २०७७ कार्तिक २५ का उल्लेखित विकल्पहरू (Carve out) समेतका व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको नम्बर ४ मा निर्दिष्ट भएर तयार गरिएका छन्।

यी नीतिहरू अन्यथा उल्लेख नभएसम्म हरेक वर्ष लगातार रूपमा लागू गरिएका छन्।



२.२. समीक्षा अवधि र वित्तीय विवरणको अनुमोदन

बैंकले नेपाल लेखामान बोर्ड (Accounting Standards Board –ASB) बाट जारी प्रतिवेदन नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard -NFRS) का आधारमा रही आ.व.२०७५/७६ का लागि सोही व्यवस्था अनुसार वित्तीय विवरण तयार पारेको छ। NFRS को पालना गर्न देहाय बमोजिका मितिहरू समीक्षा अवधिको लागि लिइएको छ।

वित्तीय विवरण	नेपाली मिति	अंग्रेजि मिति
तुलनात्मक वासलात मिति	३१ आषाढ २०७६	१६ जुलाई २०१९
तुलनात्मक समीक्षा अवधि	१ श्रावण २०७५ - ३१ आषाढ २०७६	१७ जुलाई २०१८ - १६ जुलाई २०१९
NFRS वासलात मिति	३१ आषाढ २०७७	१५ जुलाई २०२०
NFRS समीक्षा अवधि	१ श्रावण २०७६ - ३१ आषाढ २०७७	१७ जुलाई २०१९ - १५ जुलाई २०२०

वित्तीय विवरणहरू साधारण सभाबाट स्वीकृत नहुन्जेलसम्म सञ्चालक समितिले परिवर्तन गर्न सक्नेछ। साधारण सभाले वित्तीय विवरण स्वीकृत नगर्ने निर्णय गर्न सक्नेछ तर यसमा परिवर्तन गर्न सक्नेछैन।

२.३. कार्यात्मक तथा प्रस्तुतिकरण मुद्रा

वित्तीय प्रतिवेदन नेपाली रुपैयाँ (रु.) मा तयार पारिएको छ। बैंकले कारोबार गर्ने मुद्रा पनि यही नै हो। सबै अंकलाई अन्यथा उल्लेख नभएको अवस्थामा रुपैयाँमा उल्लेख गरिएको छ।

२.४. अनुमान, धारणा र स्वविवेकको प्रयोग

नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम वित्तीय विवरण तयार गर्दा बैंकले निश्चित निर्णय, अनुमान र धारणाहरू बनाउन आवश्यक छ। यी अनुमानहरू उपलब्ध जानकारी र बैंक व्यवस्थापनका स्वविवेकमा आधारित हुन्छन्। यसले पछि अन्य विकल्पहरू अफ बढी उपयुक्त हुनसक्थे भन्ने पनि निर्धारण हुन सक्छ।

वित्तीय विवरणका विभिन्न विषयहरूसँग सम्बन्धित लेखा नीतिहरू उपयुक्त विषयहरूसँगै टिप्पणीका रूपमा समावेश गरिनुका साथै सो को परिवर्तनको असर तथा प्रकृतिसमेत खुलाइएको छ।

वास्तविक परिमाणहरू मुल्यांकन गरे भन्दा फरक पर्न सक्दछन् र कहिले काहीं यस्ता भिन्नताहरू महत्वपूर्ण पनि हुन सक्दछन्। NFRS अनुसार बैंकले वित्तीय विवरणमा उल्लेख भएका आफ्नो सम्पूर्ण सम्पत्ति तथा दायित्वका Fair Value अनुमान गर्न विभिन्न मुल्यांकन मोडेल र प्रविधिहरू प्रयोग तथा नाफा वा नोक्सानको अनुमान गर्नुपर्दछ। बैंकले गरेका अनुमानहरू तथा वित्तीय विवरण समय समयमा परिमार्जन पनि गर्दै लैजाने छ। लेखाको अनुमानमा गरिएको परिमार्जनलाई जुन अवधिमा परिमार्जन गरिएको हो सोही अवधिबाट लागू हुने गरी लेखांकन गरिन्छ।

विवरणमा अनुमान गरिएको व्यहोरा सम्बन्धित स्थानमा उल्लेख गरिएको छ। त्यहाँ अनुमानमा परिवर्तन हुँदा पर्ने असर र परिवर्तनलाई पनि उल्लेख गरिएको छ।

२.४.१ निरन्तरता (Going Concern)

वित्तीय विवरण तयार पर्दा बैंकको निरन्तरतामा सञ्चालक समितिको सन्तुष्ट छ र भविष्यमा पनि व्यापार बढ्दै जानेमा आशावादी रहेको छ। यो अनुमान गर्नका लागि बैंकको सञ्चालक समितिले धेरै विषयमा विमर्श गर्दा वर्तमान तथा भविष्यको अवस्थाका साथै प्रक्षेपित मुनाफा, नगद प्रवाह र पूँजीको स्रोतलाई समेत ध्यानमा राखिएको थियो।

२.५ लेखा नीतिमा परिवर्तन

NFRS मा उल्लिखित लेखा नीतिबमोजिम वित्तीय विवरण तयार पार्नु बैंकको दायित्व हो। लेखा नीतिहरू गत वर्ष भै समानरूपमा लागू गरिएका छन्। लेखा नीतिमा भएका परिवर्तनहरूको सम्भवभएसम्म असरहरूसमेत खुलाइएको छ। NFRS मा उल्लेख नभएका लेखांकनका सम्बन्धमा सामान्य लेखाको सिद्धान्त अपनाइएको छ।

२.६. रिपोर्टिङ उद्घोष

बैंकले वित्तीय विवरण तयार गर्नका लागि नेपाल लेखामान बोर्ड (Accounting Standards Board – ASB) बाट २०७० भाद्र २८ गते जारी नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard -NFRS) अङ्गीकार गरेको छ। NFRS ले अन्तर्राष्ट्रिय लेखामान बोर्ड (IASB) ले जारी गरेको अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान (IFRS) लाई सबै हिसाबमा सम्बोधन गर्छ। यद्यपि ICAN ले २०७५ असोज ०४, २०७७ भदौ ०३ र २०७७ कार्तिक २५ गते प्रकाशित गरेको सूचनाले NFRS अङ्गीकार गर्दा केही उल्लेखित विकल्पहरू (Carve out) पनि अपनाउन सकिने उल्लेख गरेको छ।

२.६.१ NFRS 10 : एकीकृत वित्तीय विवरण

NFRS 10 को अनुच्छेद १९ बमोजिम मुख्य कम्पनीले आफ्नो सहायक कम्पनीको वित्तीय विवरण एकीकरण गर्दा समान लेखानीतिहरू अवलम्बन गरी एकीकरण गर्नु पर्ने व्यवस्था भएता पनि सो गर्न अव्यवहारिक भएको अवस्थामा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ। यो वैकल्पिक व्यवस्था (Carve out) आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का लागि गरिएको हो र बैंकले पनि सोही अनुसार यसलाई अपनाएको छ।

२.६.२ NAS 39 : वित्तीय उपकरण: लेखाङ्कन र मापन

क) हानी (Impairment)

अनुच्छेद ५८ बमोजिम निकायले हरेक समीक्षा अवधिको अन्त्यमा कुनै परिशोधित मुल्यमा मापन गरिएको वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहमा हानी भएको छ भन्ने पुष्टी गर्ने वस्तुपरक प्रमाण छ कि छैन भन्ने निर्धारण गर्छ। यदि त्यस्ता कुनै प्रमाणहरू छन् भने, संस्थाले अनुच्छेद ६३ लागू गर्नु पर्छ तर त्यस्तो संस्था बैंक वा वित्तीय संस्था ऐन, २०७३ बमोजिम दर्ता गरिएको संस्था हो भने कर्जामा हुने हानी नोक्सानी रकम निर्धारण गर्दा नेपाल राष्ट्र बैंकको कर्जा नोक्सानी व्यवस्था र अनुच्छेद ६३ बमोजिम निर्धारण गरिएको रकम मध्ये जुन बढी हुन्छ त्यसैलाई लेखांकन गर्नुपर्छ। कर्जाका अतिरिक्त अन्य वित्तीय सम्पत्तिको सम्बन्धमा भने हानी नोक्सानीको मापन अनुच्छेद ६३ अनुसार गर्नुपर्छ। निकायले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको कर्जा नोक्सानी व्यवस्था र अनुच्छेद ६३ बमोजिम हुने हानी नोक्सानी दुवै प्रकटीकरण गर्नु पर्छ। यो Carve out स्वेच्छिक छैन र आर्थिक वर्ष २०१७-१८ देखि २०१९-२० सम्म प्रदान गरिएको छ।

ख) प्रभावकारी व्याजदरसँग सम्बन्धित अघिल्ला वर्षहरूको कारोबार खर्च निर्धारणको लागि अव्यवहारिक भएमा

अनुच्छेद ९ को व्यवस्था बमोजिम, प्रभावकारी व्याजदर भनेको त्यो दर हो जुन वित्तीय उपकरणको अपेक्षित जीवन वा जहाँ उपयुक्त हुन्छ सो भन्दा छोटो अवधिमा हुने अनुमानित (भविष्यमा हुने) नगद भुक्तानी वा प्राप्तहरूलाई discount गर्दा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको खुद वर्तमान मूल्यसँग बराबर हुन्छ। प्रभावकारी व्याजदर गणना गर्दा एक संस्थाले वित्तीय उपकरणका सबै अनुबन्धित शर्तहरू (उदाहरणका लागि पूर्व भुक्तानी, कल आदि) लाई ध्यानमा राखी नगद प्रवाहको अनुमान गर्नुपर्छ तर भविष्यको कर्जा क्षति लाई समायोजन गर्नु हुँदैन। विश्वसनीय रूपले निर्धारण गर्न अव्यवहारिक भएमा वा नगण्य भएको अवस्थामा बाहेक गणनामा प्रभावकारी व्याजदरसँग सम्बन्धित सम्पूर्ण शुल्क, कारोबार लागत र प्रिमियम वा discount लाई समावेश गरिन्छ। नगद प्रवाह र समान वित्तीय उपकरणहरूको समूहको अपेक्षित जीवन भरपर्दो हिसाबले अनुमान गर्न सकिन्छ भन्ने धारणा रहेको छ। यद्यपि जब नगद प्रवाह वा वित्तीय उपकरणको (वा वित्तीय उपकरणहरूको समूह) अपेक्षित जीवन को भरपर्दो हिसाबले अनुमान गर्न सकिँदैन, संस्थाले वित्तीय उपकरणको (वा वित्तीय उपकरणहरूको समूह) पूर्ण करार अवधिमा करार बमोजिमको नगद प्रवाह प्रयोग गर्नेछ। यो वैकल्पिक व्यवस्था (Carve out) स्वेच्छिक छ र आर्थिक वर्ष २०१७-१८ देखि २०१९-२० को लागि प्रदान गरिएको छ। यसअनुसार बैंकले वैकल्पिक व्यवस्था (Carve out) रोजेको छ।

ग) परिशोधित लागतमा व्याज आय निर्धारण गर्न अव्यवहारिक भएमा

अनुच्छेद AG 93 को व्यवस्था बमोजिम कर्जा बापत प्राप्त हुने साँवा यदि हानी नोक्सानीको कारणले कम भएको अवस्थामा त्यस्तो कर्जाबाट (हानी नोक्सानी घटाए पछिको रकममा) प्राप्त हुने व्याज आम्दानी, उक्त कर्जाबाट भविष्यमा प्राप्त हुने अनुमानित नगद प्रवाहलाई Discount गरी आजको मूल्यमा ल्याउन प्रयोग हुने, व्याजदरको आधारमा गर्नु पर्ने प्रावधान रहेको मा सो गर्न अव्यवहारिक हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ। उक्त वैकल्पिक व्यवस्था बमोजिम त्यस्ता कर्जाहरूबाट हुने व्याज आम्दानी कर्जामा हुने हानी नोक्सानी घटाउनु अगावैको कर्जा रकममा व्याज आम्दानी जनाउन सकिने छ। यो वैकल्पिक व्यवस्था (Carve out) स्वेच्छिक छ र आर्थिक वर्ष २०१७-१८ देखि २०१९-२० को लागि प्रदान गरिएको छ। सोही अनुसार बैंकले वैकल्पिक व्यवस्था (Carve out) रोजेको छ।



२.७ जारी गरिएको तर कार्यान्वयन नभएको मानक

वित्तीय उपकरणको रिपोर्टिङको लागि NAS 32 वित्तीय उपकरण, प्रस्तुतिकरण, NAS 39 वित्तीय उपकरण लेखांकन र मापन र NFRS 7 वित्तीय उपकरण- प्रकटीकरण लागू गरिएको छ। वित्तीय उपकरणहरूको वर्गीकरणको लागि NFRS 9 अनुपालन गरिएको छ।

NFRS को विभिन्न मितिमा उद्घोषपछि IASB बाट केही नयाँ मानक र वर्तमान मानकमा संशोधन र व्याख्या जारी भएको छ। ASB नेपालले यसलाई NFRS सँग समावेश गराएपछि यी लागू हुनेछन्।

२.८ अंगीकार नगरिएका नयाँ मानक र व्याख्या

निम्नानुसारका संशोधनहरू २०१९-२० बाध्यकारी होइनन् र समूहले अंगीकार गरेको छैन। बैंकले हालसम्म पनि यी संशोधनको विस्तृत प्रभाव मूल्यांकन गरिरहेको छ।

२.८.१ IFRS 9 : वित्तीय उपकरण-क्षति

IFRS 9 'वित्तीय उपकरणहरू' IASB ले जुलाई २०१४ मा जारी गरेको थियो र अन्तर्राष्ट्रिय रूपमा १ जनवरी २०१८ देखि कार्यान्वयनमा छ। नेपालको लेखामानक बोर्डले मुख्य रूपमा हानी र केही अपवाद सहित NFRS 9 वित्तीय उपकरण अनुमोदन गरेको छ। हाल, NAS 39 मा उल्लेख भएको उत्पत्ति भएको नोक्सान मोडललाई प्रयोग गरिएको छ। IFRS 9 को आवश्यकता अनुमानित कर्जा नोक्सान मोडल हो। सामान्य शैली अन्तर्गत, IFRS 9 ले अनुमानित कर्जा क्षतिमापन र व्याज आमदानी लेखाङ्कनको लागि तीन चरणशैली पहिचान गरेको छ।

चरण १ : १२ महिने ECL (Expected Credit Loss)

कुनै खास कर्जा जोखिम बढेको छैन। वित्तीय उपकरणहरू जसमा कर्जा जोखिममा उल्लेखनीय वृद्धि हुन सकेको छैन किनभने प्रारम्भिक पहिचान र लेखांकनमा अर्को १२ महिना भित्रमा हुने (Probability of default) घटनाहरूको सम्बन्धी ECL को लागि व्यवस्था छ। १२ महिनाभन्दा कमको परिपक्वताको अवधि भएको वित्तीय सम्पत्तिहरूको लागि, यस्तो (Probability of default) प्रयोग गरिन्छ जुन शेष परिपक्वतासँग मेल खान्छ। ECL को लागि समायोजन गर्नु अघि व्याज वित्तीय सम्पत्तिको कुल किताबी मूल्यमा गणना गरिनेछ।

चरण २ : आजीवन ECL

प्रारम्भिक पहिचान र लेखांकन भएपछि कर्जा जोखिममा उल्लेखनीय वृद्धि भएमा कर्जा जोखिममा उल्लेखनीय वृद्धि भएको छ, आजीवन ECL को लागि आर्थिक उपकरण (आजीवन ECL) को जीवनमा हुने नोक्सान प्रतिनिधित्व गर्ने व्यवस्था आवश्यक छ। व्याज आमदानीलाई निरन्तर रूपले कूल आधारमा लेखाङ्कन गरिनेछ।

चरण ३ : आजीवन ECL

खराब वित्तीय उपकरणहरू चरण ३ मा प्रवेश गर्छन् जब कर्जा क्षति हुन्छ र क्षतिग्रस्त कर्जा सम्पत्ति खरिदलाई आजीवन व्यवस्थाको आवश्यकता पर्छ। व्याज आमदानीलाई वित्तीय सम्पत्तिमा ECL घटाएको कूल रकमलाई गणना गरिनेछ।

२.८.२ IFRS-15 : ग्राहकसँगको अनुबन्धनबाट राजस्व

IASB ले राजस्व पहिचान र लेखांकनका लागि नयाँ मानक जारी गर्नु जसले विद्यमान राजस्व पहिचान र लेखांकन मापदण्डहरूलाई प्रतिस्थापन गर्छ। मानक अनुसार राजस्वपहिचान र लेखांकनका लागि निम्न पाँच चरण मोडेल प्रारूपअनुसरण गर्न आवश्यक छ

- ग्राहकसँग अनुबन्धनको लेखांकन
- अनुबन्धनमा भएको दायित्व पालनाको लेखांकन
- कारोबार मूल्यको निर्धारण
- अनुबन्धनमा भएको दायित्व पालनाको लागि कारोबार मूल्यको विनियोजन (चरण २ मा भनिए जस्तो)
- दायित्व पालनापछि राजस्वको लेखांकन

नयाँ मानक १ जनवरी २०१८ बाट कार्यान्वयन भएको छ। व्यवस्थापनले IFRS 15 बाट वित्तीय विवरणमा हुने सम्भावित प्रभावको मूल्यांकन गरिरहेको छ। IFRS 15 को ग्राहकबाट अनुबन्धन राजस्व लेखामान मानक बोर्ड नेपालले अंगीकार गरेको छैन।

२.८.३ IFRS 16 'पट्टा'

IFRS 16 'पट्टा' १ जनवरी २०१९ वा त्यसबाट सुरु हुने वार्षिक अवधिबाट कार्यान्वयनमा आउनेछ। IFRS 16 पट्टा को लागि नयाँ लेखामान मानक हो जसले IAS 17 'पट्टा' र IFRIC 4 'कुनै व्यवस्थाले पट्टा समावेश गरेको छ कि छैन निकर्षण गर्ने' व्यवस्थालाई विस्थापित गर्छ। नयाँ मानकले पट्टा लेखांकनका लागि सञ्चालन वा वित्तीय पट्टाको भिन्नतालाई हटाउँछ र सबै पट्टालाई वित्तीय पट्टाको रूपमा अर्थ्याउँछ। १२ महिना भन्दा कम वा मोबाइल वा ल्यापटप जस्ता अत्यन्तै कम न्यून मूल्यका पट्टा बाहेक सबै पट्टालाई वित्तीय अवस्थाको विवरणमा लेखांकन गरिनेछ। दायित्व भुक्तान गर्नेले अन्तरनिहित पट्टा सम्पत्तिको प्रतिनिधित्व गर्दै प्रयोग अधिकार लेखांकन र पट्टा भुक्तानी गर्ने दायित्व प्रतिनिधित्व गर्दै पट्टा दायित्व लेखांकन गर्न आवश्यक छ। यस परिवर्तनको मुख्य कारण यो हो कि यस दृष्टिकोणले अन्य कम्पनीहरूको सम्बन्धमा एक पट्टेदारको सम्पत्ति र दायित्वहरूको अधिक तुलनात्मक प्रतिनिधित्वको परिणाम दिनेछ र सँगै बृद्धि गरिएको प्रकटीकरण को साथ पट्टेदारको वित्तीय लिभरेज र पूँजीमा पारदर्शिता प्रदान गर्दछ। मानकले पट्टेदारलाई कि त पूर्ण परावर्तित वा संशोधित परावर्तित संक्रमण विधि छनौट गर्न अनुमति दिन्छ।

२.९ डिस्काउन्टिङ (Discounting)

सम्पत्ति र दायित्व गैर चालू भएको र discounting को प्रभाव महत्वपूर्ण भएको अवस्थामा discounting प्रयोग गरिन्छ।

२.१० NFRS कार्यान्वयनको सीमितता

जहाँ जानकारी पर्याप्त रूपमा उपलब्ध छैनन्, वा अंगीकार गर्नको लागि अव्यवहारिक छन्, NFRS कार्यान्वयनका त्यस्ता अपवादहरूलाई उल्लेख गर्दै सम्बन्धित खण्डमा राखिएको छ।

३. आधारभूत लेखामान नीति

३.१ मापनको आधार

वित्तीय विवरणमा भएका निम्न वस्तुगत महत्वपूर्ण वस्तु बाहेक ऐतिहासिक मूल्यमा तयार पारिएको छ :

- वित्तीय सम्पत्ति र दायित्वलाई यिनको सुरुवाति लेखांकन अनुरूप fair value मा मापन गरिएको छ।
- FVTOCI र FVTPL वित्तीय उपकरणको त्यसपछिको लेखांकन fair value मा मापन गरिएको छ।
- लगानी सम्पत्ति fair value मा मापन गरिएको छ।
- परिभाषित लाभ योजनाको दायित्व लेखांकन गर्दा परिभाषित लाभ योजनाको वर्तमान मूल्यमा योजना सम्पत्ति, लेखांकन नगरिएको सेवा लागत र लेखांकन नगरिएको बीमानिक नोक्सानलाई घटाएर देखाउने नीति छ।
- लेखांकन नगरिएको बीमानिक लाभ भएमा परिभाषित लाभ योजनाको वर्तमान मूल्यमा जोड्ने नीति छ।

३.२ एकीकरणको आधार

क) व्यापार एकीकरण

व्यापार एकीकरण अधिग्रहण मितिमा अधिग्रहण विधि प्रयोग गरी लेखांकन गरिन्छ जस्तै : बैंकमा कहिले नियन्त्रण स्थानान्तरण भयो। कुनै संस्थाको आफ्नो गतिविधिबाट कसरी लाभ लिने भनेर वित्तीय र सञ्चालन नीति सञ्चालन गर्नु नै नियन्त्रण हो। नियन्त्रण भनेको कुनै संस्थाको गतिविधिबाट फाइदा लिन संस्थाको वित्तीय र सञ्चालन नीतिहरू तर्जुमा गर्ने र सो अनुसार संस्था संचालन गर्ने शक्ति हो। नियन्त्रणको निर्धारण गर्दा, समूहले सम्भावित मतदान अधिकारहरूलाई विचार गर्दछ जुन वर्तमानमा प्रयोगयोग्य छन्।

अधिग्रहणको मितिमा साखलाई बैंकले देहाय बमोजिमको रकमलाई समायोजन गरी मापन गर्छ :

- स्थानान्तरण गरिएको प्रतिफलको fair value अधिग्रहणमा गैर नियन्त्रित स्वार्थ को लेखांकन गरिएको परिमाण, साथै व्यवसाय एकीकरण चरणमै हासिल भएमा, व्यापार संयोजनमा पूर्ववत् इक्विटी स्वार्थ को fair value, अधिग्रहण गरिएको लेखांकन गर्न सकिने सम्पत्ति र लेखांकन गर्न सकिने दायित्वको खुद लेखांकन रकम(सामान्यतया: fair value)
- जब अतिरिक्त रकम ऋणात्मक हुन्छ, नाफा वा नोक्सानमा तत्काल खरिद लाभ (Bargain Purchase Gain) लेखांकन गरिन्छ।
- प्रतिफलणीय स्थानान्तरणमा पूर्ववत् सम्बन्धको चुक्ता रकम समावेश हुन्छ। यस्तो रकम सामान्यतया नाफा वा नोक्सानमा लेखांकन गरिन्छ।



- कर्जा वा इक्विटी सुरक्षणपत्र जारी गर्दा सम्बन्धित बाहेक, कारोबार खर्च जुन बैंकले व्यापार एकीकरण गर्दा ब्यहोर्छ त्यसलाई नाफा वा नोक्सान खातामा खर्च देखाउने नीति छ ।

कुनै पनि तिर्नुपर्ने सम्भावित प्रतिफल अधिग्रहण मितिमा fair value मा मापन गरिन्छ । यदि तिर्नुपर्ने सम्भावित प्रतिफल इक्विटीको रूपमा वर्गीकृत गरिएको छ भने यो पुर्नमापन हुँदैन, र चुक्ता रकम इक्विटीमा समायोजन गरिन्छ । अन्यथा, मापन अवाधिको समायोजन बाहेक सम्भावित प्रतिफलको fair value मा पछिल्लो परिवर्तनहरूलाई नाफा वा नोक्सानमा पहिचान र लेखांकन गरिन्छ ।

तल उल्लेखित विकल्पहरू वैकल्पिक छैनन् र आर्थिक वर्ष २०१९-२० देखि २०२१-२२ सम्म व्यवस्था लागु गरिएका छन् :

- NRFS ३ को परिच्छेद १८ बमोजिम, अधिग्रहण गर्ने संस्थाले आफ्नो लेखा किताबमा एकीकरण घोषणा भएको मितिमा अधिग्रहण गरेको संस्थको कुल सम्पत्ति र दायित्व (पुँजी र जगेडा बाहेक) नेपाल राष्ट्र बैंकबाट जारी गरिएको Meger and acquisition bylaws अनुसार स्वाप अनुपातको लागि समायोजित गरेको नेटवर्थको मूल्यलाई fair value मानि सोहि मूल्यको आधारमा लेखांकन र समायोजन गर्नुपर्छ ।
- NRFS ३ को परिच्छेद ३७ बमोजिम, कुनै खरिद रकम अधिग्रहण गर्ने संस्थाले आफ्नो शेयर जारी गरेर भुक्तानी गर्दछ भने, सो शेयरको fair value नेपाल राष्ट्र बैंकबाट जारी गरिएको Meger and acquisition bylaws अनुसार विभिन्न parameters बाट निर्धारण गर्नुपर्छ । सो अनुरूप अधिग्रहण गर्ने संस्थाले नियामक अधिकारीबाट स्वीकृत भएको स्वाप अनुपातको आधारमा अधिग्रहण गरेको संस्थाको शेयरधनीहरूलाई आवश्यक शेयर जारी गर्नुपर्छ । जारी गरिएको शेयर fair value (स्वाप अनुपातको लागि प्रयोग भएको) मा मूल्याङ्कन गर्नुपर्छ, जहाँ अधिग्रहण गरेको संस्थाको किताबमा सो शेयर चुक्ता मूल्यको शत प्रतिशतमा लेखांकन गर्नुपर्छ र फरकलाई इक्विटीको अन्य भाग (शेयर प्रिमियम/डिसकाउन्ट) मा लेखांकन गर्नुपर्छ ।

(ख) गैर नियन्त्रित स्वार्थ/NCI (Non Controlling Interest)

हेरक व्यापार एकीकरणमा बैंकले गाँभिने संस्थामा हुने गैर नियन्त्रित स्वार्थ मापन देहाय बमोजिम गर्न सन्छ :

- fair value मा, वा
- गाँभिने संस्थाको खुद सम्पत्तिको बैंकको बाहेकको स्वामित्वको अनुपातमा नियन्त्रणमा हानी नहुने किसिमले सहायक संस्थामा बैंकको स्वार्थ परिवर्तन भएमा

त्यस्ता कारोबार लाई बैंकले स्वामित्व धनीको हैसियतमा गरेको कारोबार मानी बैंक तथा सहायक संस्थाले लेखांकन गर्छन । गैर-नियन्त्रण नाफाहरूमा समायोजन सहायक संस्थाको खुद सम्पत्तिको अनुपातमा आधारित हुन्छ । साखको लागि कुनै समायोजन गरिदैन र कुनै नाफा वा नोक्सान लेखांकन गरिदैन ।

दुवै सहायक कम्पनीहरूको पूर्ण स्वामित्व भएकाले कुनै पनि गैर नियन्त्रित स्वार्थ छैन ।

ग) सहायक कम्पनीहरू

सहायक कम्पनीहरू बैंकले नियन्त्रण गरेका कम्पनीहरू हुन् । कुनै संस्थासँगको संलग्नताको कारण परिवर्तनशील प्रतिफलको अधिकार भएमा र त्यस्तो संस्थाको नाफामा असर पार्ने शक्ति भएमा बैंकले सो संस्थालाई नियन्त्रण गर्छ । सहायक कम्पनीहरूको वित्तीय विवरणहरू एकीकृत वित्तीय विवरणमा समेटिएका छन् । बैंकले आफ्नो नियन्त्रणमा एक वा एकभन्दा बढी तत्वहरू परिवर्तन भएका छन् कि भनेर पुर्नमूल्यांकन गर्छ । एकीकृत वित्तीय विवरण तयार पार्दा सम्पत्ति, दायित्व, आमदानी, खर्च र नगद प्रवाह मातृ कम्पनीसँग उस्तै गरी जोडिन्छ । सहायक कम्पनीमा मातृ कम्पनीको लगानी र मातृ कम्पनीको इक्विटीको अंश पूर्ण रूपमा हटाइन्छ । एकीकृत वित्तीय विवरण बनाउने बेलामा अन्तर समूह कारोबारसँग सम्बन्धित सम्पत्ति तथा दायित्व, आमदानी, खर्च र नगद प्रवाहलाई पूर्णरूपमा हटाइन्छ ।

घ) नियन्त्रणको क्षति

नियन्त्रण क्षति भएमा, बैंकले सहायक कम्पनीको सम्पत्ति तथा दायित्व अपलेखाङ्कन गर्छ, गैर नियन्त्रित स्वार्थको रकम तथा सहायक कम्पनीसँग सम्बन्धित इक्विटीमा सञ्चित रुपान्तरण नोक्सानलाई पनि अपलेखांकन गर्छ । साथै, पहिल्यै अन्य विस्तृत आमदानीमा लेखांकन गरिएको मातृ कम्पनीको तत्वहरूलाई नाफा वा सञ्चित नाफामा उपयुक्त ढंगबाट पुर्नवर्गीकरण गरिन्छ । नियन्त्रण क्षतिबाट हुने अधिशेष वा नोक्सानलाई नाफा वा नोक्सानमा लेखांकन गरिन्छ । पूर्व सहायक कम्पनीमा बैंकको कुनै स्वार्थ रहँदा त्यस्ता स्वार्थहरू fair value मा मापन गरिन्छ । यसपछि, यसलाई इक्विटीमा लेखाङ्कन गरिएको लगानी वा बैंकको वित्तीय उपकरणको नीति अनुसार लेखाङ्कन गरिन्छ ।

ड) विशेष उद्देश्य संस्था (Special Purpose Entity)

कुनै संकुचित वा उपयुक्त ढंगबाट परिभाषित उद्देश्य प्राप्तीको लागि स्थापना गरिएको संस्था नै विशेष उद्देश्य संस्था हो । यसलाई बैंकसँगको सम्बन्धको महत्व साथै यसको जोखिम र परिणामको आधारमा एकीकरण गरिन्छ र बैंकले यस्तो संस्था नियन्त्रणको निश्कर्ष निकाल्छ । देहाय बमोजिमको परिस्थितिले बैंकको विशेष उद्देश्य संस्थामा नियन्त्रण रहेको कुरा संकेत गर्दछ र बैंकले फलस्वरूप सो संस्था एकीकरण गर्दछ :

- यस्तो संस्थाको क्रियाकलापहरू बैंकको लागि र यसको विशेष व्यवसाय आवश्यकता अनुसार सञ्चालित गरिन्छ जसका कारण त्यस्तो संस्थाको सञ्चालनको कारण बैंकलाई फाइदा हुन्छ ।
- त्यस्तो संस्थाको क्रियाकलापबाट अधिकांश फाइदा हुने गरी बैंकसँग निर्णय अधिकार भएमा वा स्वनियन्त्रण प्रणाली स्थापना गरी बैंकसँग निर्णय अधिकार हुन्छ ।
- त्यस्तो संस्थाबाट हुने अधिकांश फाइदा प्राप्त गर्ने अधिकार बैंकसँग भएमा र त्यस्तो संस्थाको क्रियाकलापबाट बैंकलाई पनि जोखिम हुन सक्छ ।
- बैंकले त्यस्तो संस्थाको क्रियाकलापबाट हुने अधिकांश लाभ प्राप्त गर्नको लागि अधिकांश जोखिमको जिम्मेवारी वा स्वामित्व लिन्छ ।

च) एकीकरण कारोबारमा रद्दीकरण

सबै अन्तर समूह मौज्जात र कारोबार, अन्तर समूह कारोबारबाट प्राप्त हुने साकार नभएको आम्दानी वा खर्च (विदेशी मुद्रा सटहीबाट प्राप्त हुने आम्दानी र नोक्सान बाहेक) लाई एकीकृत वित्तीय विवरण तयार गर्दा रद्द गरिन्छ । यदि कुनै क्षति हुने प्रमाण छैन भने साकार नभएको नोक्सानलाई पनि साकार नभएको आम्दानी जस्तै गरी रद्द गरिन्छ ।

३.३ नगद वा नगद समान

नगद वा नगद समान भन्नाले आफूसँग भएको नगद मौज्जात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात, माग तथा अल्प सूचनामा प्राप्त हुने रकम र गाँभने मिति भन्दा तीन वा तीन महिना भन्दा कम परिपक्वता अवधि भएको अति तरल वित्तीय सम्पत्ति बुझिन्छ । बैंकले अल्पकालिन प्रतिबद्धता पूरा गर्न प्रयोग गर्ने र fair value परिवर्तन हुन नगण्य जोखिम भएको वित्तीय सम्पत्ति नै नगद तथा नगद समान हो । वित्तीय अवस्थाको विवरणमा नगद र नगद समानलाई परिशोधित मूल्यमा राखिन्छ ।

३.४ वित्तीय सम्पत्ति र वित्तीय दायित्व

क) पहिचान र लेखाङ्कन

बैंकले प्रारम्भिक रूपमा आफ्नो वित्तीय अवस्थाको विवरणमा वित्तीय सम्पत्ति वा दायित्वलाई तब मात्रै लेखाङ्कन गरिन्छ जब यो उपकरणको अनुबन्धन व्यवस्थाको पक्ष हुन्छ । बैंकले सुरुमा कर्जा र सापटी, निक्षेप र ऋण सुरक्षणपत्रहरू र सहायक दायित्वहरू उनीहरूको उत्पत्ति भएको मितिमा लेखांकन गर्दछ जुन त्यो मिति हो जुनबेला बैंक उपकरणको अनुबन्धन व्यवस्थाको पक्ष बन्छ । इक्विटी उपकरणमा लगानी, धितोपत्र, ऋणपत्र, सरकारी सुरक्षणपत्र, राष्ट्र बैंकको ऋणपत्र वा निक्षेप लिलामी, रिभर्स रिपो, प्रष्ट खरिदलाई व्यापारको मितिमा, जुनबेला बैंकले वित्तीय सम्पत्तिको खरिद वा अधिग्रहणको प्रतिबद्धता गर्छ, लेखाङ्कन गरिन्छ । वित्तीय सम्पत्तिको नियमित हुने खरिदर बिक्रीलाई चुक्ता हुने मितिमा लेखाङ्कन गरिन्छ ।

ख) वर्गीकरण

अ) वित्तीय सम्पत्ति

बैंकले, वित्तीय सम्पत्तिहरू व्यवस्थापन गर्नका लागि बैंकको व्यापार मोडल र वित्तीय सम्पत्तिको अनुबन्धित नगद प्रवाह विशेषताहरूको आधारमा परिशोधित लागत वा fair value मा मापन गरिने वित्तीय सम्पत्तिको रूपमा वर्गीकरण गर्छ । वित्तीय सम्पत्तिको दुई वर्गहरू यसप्रकार छन् :

अ १) परिशोधित लागतमा मापन गरिने वित्तीय सम्पत्ति

बैंकले देहायका दुवै शर्तहरू पूरा भएको खण्डमा परिशोधित लागतमा मापन गरिएको वित्तीय सम्पत्तिको रूपमा वर्गीकरण गर्छ :

- अनुबन्धित नगद प्रवाह संकलन गर्नको लागि सम्पत्ति राख्ने उद्देश्य भएको व्यापार मोडल अन्तर्गत सम्पत्ति रहेमा र,
- वित्तीय सम्पत्तिको सम्भौता सर्तहरूले निर्दिष्ट मितिमा नगद प्रवाह हुन्छ र त्यो मूल रकमको साँवा वा व्याज रकमकोमात्र भुक्तानी हो ।



अ २) fair value मा मापन गरिएको वित्तीय सम्पत्ति

परिशोधित मूल्यमा मापन गरिएको बाहेकका वित्तीय सम्पत्ति fair value मा मापन गरिन्छ। fair value मा मापन गरिएको वित्तीय सम्पत्ति देहाय बमोजिम वर्गीकरण गरिन्छ :

• नाफा वा नोक्सान मार्फत fair value मा मापन गरिने वित्तीय सम्पत्ति

वित्तीय सम्पत्ति नाफा वा हानिको माध्यमबाट fair value को रूपमा वर्गीकृत गरिन्छ यदि तिनीहरू व्यापारको लागि राखिएको छ वा नाफा वा नोक्सानको माध्यमबाट fair value मा निर्दिष्ट गरिएको छ। प्रारम्भिक पहिचान र लेखांकनमा, कारोबार लागत अधिग्रहण लागत हो भने नाफा वा नोक्सानको माध्यमबाट गरिन्छ। त्यस्ता, सम्पत्तिपछि fair value मा नापिन्छन् र fair value मा परिवर्तनहरू नाफा वा नोक्सानको विवरणमा पहिचान र लेखांकन गरिन्छ।

• अन्य विस्तृत आमदानी मार्फत fair value मा मापन गरिने वित्तीय सम्पत्ति

व्यापारको लागि नराखिएको र प्रारम्भिक रूपमा लेखाङ्कन नगरिएको इक्विटी उपकरणमा गरिएको लगानी, बैंकले उपकरणको fair value मा भएको परिवर्तनलाई अन्य विस्तृत आयमा लेखाङ्कन गर्ने गरी अपरिवर्तनीय छनौट गर्छ भने अन्य विस्तृत आमदानी मार्फत fair value मा मापन गरिने वित्तीय सम्पत्तिको रूपमा वर्गीकृत गरिनुपर्छ। त्यस्ता सम्पत्तिपछि fair value मा मापन हुन्छन् र fair value मा परिवर्तनहरू अन्य विस्तृत आमदानीमा लेखाङ्कन गरिन्छ।

आ) वित्तीय दायित्व

वित्तीय जमानत र ऋण प्रतिबद्धता बाहेक अन्य वित्तीय दायित्वहरूलाई बैंकले यसरी वर्गीकरण गरेको छ :

• नाफा वा नोक्सान मार्फत fair value मा मापन गरिने वित्तीय दायित्वहरू

यदि व्यापारको लागि राखिएको हो भने वा नाफा वा नोक्सानको माध्यमबाट fair value मा निर्दिष्ट गरिएको छ भने वित्तीय दायित्व मुनाफा वा नोक्सान मार्फत fair value मा मापन गरिने वित्तीय दायित्वहरूको रूपमा वर्गीकृत गरिएको छ। प्रारम्भिक पहिचान र लेखांकनमा, कारोबार लागतहरू अधिग्रहणसंग प्रत्यक्ष रूपले सम्बन्धित भए नाफा वा नोक्सान खाता मा लेखांकन गरिन्छ। तोकिएको विशेष दायित्वहरू बाहेक, दायित्वको कर्जा जोखिममा भएको परिवर्तनको कारण fair value मा भएको परिवर्तनलाई अन्य विस्तृत आमदानी मा लेखांकन गरिएको छ।

• परिशोधित लागतमा मापन गरिएको वित्तीय दायित्वहरू

नाफा वा नोक्सानको माध्यमबाट fair value मा मापन गरिएको वित्तीय दायित्वहरूलाई बाहेक अन्य वित्तीय दायित्वलाई परिशोधित लागतमा प्रभावकारी व्याजदर विधि प्रयोग गरी पछि मापन गर्ने परिशोधित लागतमा वर्गीकरण गरिन्छ।

ग) मापन

अ) प्रारम्भिक मापन

नाफा वा नोक्सानको माध्यमबाट मापन गरिएको बाहेकको वित्तीय सम्पत्ति वा वित्तीय दायित्व सुरुको fair value मा कारोबार रकम जोडेर वा घटाएर मापन गरिन्छ। नाफा वानोक्सान मार्फत fair value मा मापन गरिने वित्तीय सम्पत्ति र वित्तीय दायित्वको सम्बन्धमा कारोबार लागत नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ।

आ) पछिको मापन

वित्तीय सम्पत्ति वा वित्तीय दायित्व पछि वर्गीकरणको आधारमा fair value मा वा परिशोधित लागतमा मापन गरिन्छ। परिशोधित लागतमा मापन गरिएको वर्गीकृत सम्पत्ति वा दायित्व पछि प्रभावकारी व्याज दर विधि प्रयोग गरेर परिशोधित लागतमा मापन गरिएको छ। वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको परिशोधित लागत भनेको त्यो रकम हो जसमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्व प्रारम्भिक लेखाङ्कन गरिएको रकममा साँवाको पुर्नभुक्तानीलाई घटाई, प्रभावकारी व्याज विधिद्वारा मापन गरिएको संचित परिशोधन (प्रारम्भिक रकम र परिशोधित रकमको भिन्नता) लाई घटाई अथवा जोडी र क्षति वा असंकलनको कारण हुने कमीलाई घटाई परिणाम स्वरूप आएको रकमलाई बुझिन्छ। Fair value मा वर्गीकरण गरिएका वित्तीय सम्पत्ति पछि fair value मा मापन गरिन्छ। वित्तीय सम्पत्तिको fair value मा नाफा वा नोक्सानको माध्यमबाट पछि हुने fair value परिवर्तनलाई नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ जबकी अन्य विस्तृत आयमार्फत fair value मापन गरिने वित्तीय सम्पत्तिलाई अन्य विस्तृत आयमा पहिचान र लेखांकन गरिन्छ।



३.४.१ अपलेखाङ्कन

वित्तीय सम्पत्तिको अपलेखाङ्कन

जब बैंकको वित्तीय सम्पत्तिबाट नगद प्रवाहको अनुबन्धित अधिकार समाप्त हुन्छ वा जब बैंकले कारोबारमा अनुबन्धित नगद प्रवाह प्राप्त गर्ने अधिकार हस्तान्तरण गर्छ जसमा वित्तीय सम्पत्तिको सबै जोखिम र प्रतिफल हस्तान्तरण हुन्छ वा जसमा बैंकले न त प्रतिफल हस्तान्तरण गर्छ न त जोखिम हस्तान्तरण गर्छ र वित्तीय सम्पत्तिको नियन्त्रण राख्दैन, त्यसबेला बैंकले वित्तीय सम्पत्तिलाई अपलेखाङ्कन गर्छ। हस्तान्तरण गरिएको वित्तीय सम्पत्तिमा कुनै पनि स्वार्थ, जुन बैंकद्वारा बनाइएको वा कायम राखिएको छ भने यसलाई छुट्टै सम्पत्ति वा दायित्वका रूपमा लेखाङ्कन गरिन्छ। वित्तीय सम्पत्तिको अपलेखाङ्कनमा, सम्पत्तिको (वा हस्तान्तरण सम्पत्तिको अंश विनियोजन गरिएको रकम) र प्राप्त प्रतिफल (जसमा कुनै नयाँ सम्पत्ति समावेश गरी नयाँ दायित्वग्रहण घटाइयो) को भिन्नता नाफा वा नोक्सानमा लेखाङ्कन गरिन्छ।

वित्तीय दायित्व अपलेखाङ्कन

दायित्व भरपाई गरियो वा रद्द गरियो वा म्याद समाप्त भयो भने वित्तीय दायित्व अपलेखाङ्कन गरिन्छ। जहाँ विद्यमान वित्तीय दायित्व एकै ऋणदाताबाट अरु बिभिन्न शर्तहरू, वा विद्यमान दायित्वका सर्तहरूमा पर्याप्त संशोधन गरिएको हुन्छ र नयाँ दायित्वले साटासाट गरिन्छ, त्यस्तो साटासाट वा संशोधन भएको खण्डमा मूल दायित्वको अपलेखाङ्कन र नयाँ दायित्वको लेखाङ्कन गरिन्छ। मूल वित्तीय दायित्वको किताबी मूल्य र भुक्तान गरिएको प्रतिफलबीचको भिन्नता नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ।

३.४.२ Fair value को निर्धारण

Fair value भनेको त्यो मूल्य हो जुन मापन मितिमा बजार सहभागीहरूबीच व्यवस्थित कारोबार भएको अवस्थामा सम्पत्ति बेच्दा पाईने वा दायित्व हस्तान्तरण गर्दा तिरीने रकम हो। दायित्वको Fair value ले यसको कार्यान्वयन जोखिम प्रतिबिम्बित गर्दछ।

निम्न तह अनुसार Fair value निर्धारण गरिन्छ :

तह १ : Fair value मापन ती हुन् जुन समान सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचीकृत मूल्यहरूबाट व्युत्पन्न हुन्छन्।

तह २ : मूल्यांकन जसको निमित्त सक्रिय बजारमा उस्तै उपकरणहरूको लागि सूचीकृत मूल्यहरू छन् वा निष्क्रिय बजारमा समान वा यस्तै उपकरणहरूका लागि सूचीकृत मूल्यहरू र वित्तीय उपकरणहरूको मूल्यांकनको निमित्त मोडेलहरू प्रयोग हुन्छ जहाँ सबै महत्वपूर्ण आगतहरू भेटिन्छन्।

तह ३ : पोर्टफोलियोहरू ती हुन् जहाँ कमिमा एक आगत, जसले उपकरणको मूल्यांकनमा महत्वपूर्ण प्रभाव पार्न सक्छ, बजारको आंकडामा आधारित हुदैनन्। जब उपलब्ध हुन्छ, बैंकले वित्तीय उपकरणको fair value त्यो उपकरणको सक्रिय बजारमा सूचीकृत मूल्यहरू प्रयोग गर्दै मापन गर्दछ। बजारलाई सक्रिय मानिन्छ यदि सूचीकृत मूल्यहरू सजिलैसँग र नियमित रूपमा उपलब्ध छन् र arm's length को आधारमा वास्तविक र नियमित रूपमा हुने बजार कारोबार प्रतिनिधित्व गर्दछ। यदि एक वित्तीय उपकरणको लागि बजार सक्रिय छैन भने, बैंकले मूल्यांकन विधि प्रयोग गरी fair value स्थापना गर्दछ। मूल्य निर्धारण विधिमा जानकार, इच्छुकपार्टीहरू (यदि उपलब्ध छ) बीचको arm's length कारोबार समावेश हुन्छ।

प्रारम्भिक लेखांकन गर्दा वित्तीय उपकरणको fair value को उत्तम प्रमाण भनेको कारोबार मूल्य हो (अर्थात् दिइएको वा प्राप्त गरिएको प्रतिफलको fair value)। यद्यपि प्रारम्भिक पहिचान र लेखांकनमा वित्तीय उपकरणको fair value यस कोकारोबार मूल्यमा भिन्न हुन सक्छ। यदि त्यस्तो fair value उही उपकरणमा हालको अन्य प्रत्यक्ष बजार कारोबारको साथ तुलना गरेर प्रमाणित गरिएको छ (संशोधन बिना) वा मूल्यांकन विधि प्रयोग गरी variable मा केवल प्रत्यक्ष बजारबाट आंकडा समावेश गरिएको छ भने, तब भिन्नता शुरुवाती पहिचान र लेखांकनमा नाफा वा नोक्सानमा पहिचान र लेखांकन गरिन्छ। अन्य परिस्थितिमा, भिन्नता नाफा वा नोक्सानमा तुरुन्त लेखांकन हुँदैन तर उपयुक्त आधारमा वा उपकरणको जीवन भरिमा लेखांकन हुन्छ वा जब उपकरण साटिन्छ, बेचिन्छ वा हस्तान्तरण हुन्छ।

सबै सूचीकृत नभएका इक्विटी लगानी लागतमा लेखांकन गरिएको छ, वासलातको मितिसम्म संस्थापक शेयरको गैर व्यापारलाई ध्यानमा राखी, यस्तो शेयरको बजार मूल्य निश्चित गर्न सकिदैन। तसर्थ, यी लगानीहरू लागतमा क्षति प्रभार घटाई पहिचान र लेखांकन गरिन्छ।

३.४.३ हानी (Impairment)

प्रत्येक रिपोर्टिङ मितिमा बैंकले सम्पत्तिमा हानी भएको वा नभएको कुनै संकेत छ कि छैन भनी मूल्यांकन गर्छ। यदि कुनै संकेत छ भने, पुर्नप्राप्ति योग्य रकम निर्धारण गरिन्छ। वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्तिको समूहमा हानी नोक्सानी लेखांकन गरिन्छ, यदि सम्पत्तिको प्रारम्भिक



लेखांकनपछि हुने एक वा बढी घटनाहरूको परिणामको रूपमा हानीको वस्तुगत प्रमाण छ (नोक्सान घटना), र त्यो नोक्सान घटना (वा घटनाहरू) का कारण वित्तीय सम्पत्ति वा वित्तीय सम्पत्ति समूहको अनुमानित भविष्य नगदी प्रवाहमा कुनै प्रभाव छ कि छैन भनी विश्वसनीय अनुमान गर्न सकिन्छ।

हानीको वस्तुगत मूल्यांकनको लागि बैंकले निम्नानुसारको बुँदालाई ध्यान दिन्छ :

- ऋणीले व्याज वा साँवाको भुक्तानी नतिरेको भए;
- जब ऋणीले टाट पल्टिएको घोषणा गर्ने प्रक्रिया अघि बढाउँछ तब उसको दायित्व भरपाईमा ढिलाई वा मुक्त हुन्छ।
- जहाँ बैंकले ऋणीको कर्जा दायित्वको सन्दर्भमा पुनर्प्राप्तीको कानुनी सहारा सुरु गर्छ।
- जहाँ बैंकले ऋणको भौतिक माफी वा तोकिएको भुक्तानीहरूको स्थगनको कारण प्रदर्शन गर्छ र आर्थिक दायित्व कम हुने गरी दायित्वको पुनर्संरचनाको लागि सहमति जनाउँछ।
- तथ्यांकले वित्तीय सम्पत्ति समूहको भविष्यको अनुमानित नगद प्रवाहमा मापनयोग्य कमी छ भन्ने सूचित गरे पनि यद्यपी अभै पृथक वित्तीय सम्पत्तिको कमी लेखांकन गर्न सक्दैन।

बैंकले कर्जा सापटीको र भुक्तानी मिति सम्म धारण गरिएको लगानी धितोहरूको हानीको प्रमाण पृथक सम्पत्ति र सामूहिक स्तर दुबैमा तहमा विचार गर्दछ। सबै पृथक रूपमा महत्वपूर्ण सापटीहरू र परिशोधित लागतमा मापन गरिएका लगानी धितोहरू विशेष हानीको लागि मूल्यांकन गरिन्छ। विशेष हानी लेखांकन नभएका कर्जा सापटीहरूको हकमा सामूहिक रूपमा हानी नोक्सानी मूल्यांकन गरिन्छ।

परिशोधित लागतमा मापन गरिएका एकल रूपमा महत्वपूर्ण नभएका कर्जा सापटी तथा परिशोधित लागतमा मापन गरिएका लगानी सुरक्षणपत्रहरूलाई परिशोधित लागतमा मापन गरिएका उस्तै खाले जोखिम चरित्र भएका कर्जा सापटी र परिशोधित लागतमा मापन गरिएका लगानी सुरक्षणपत्रहरू सँगै राखेर सामूहिक रूपमा मूल्यांकन गरिन्छ। अन्य वित्तीय सम्पत्तिको क्षति परीक्षण आन्तरिक र बाह्य सूचकांक निरीक्षण गरी वार्षिक रूपमा गरिन्छ। सामूहिक क्षतिको आंकलन गर्दा बैंकले ऋण नतिर्ने सम्भावना (Probability of Default), पुर्नस्थापनाको समय र नोक्सान रकमको ऐतिहासिक प्रवृत्तिहरूको तथ्यांकीय मोडल प्रयोग गर्दछ। नोक्सान दरहरू र भविष्यको पुर्नप्राप्तीको अपेक्षित समय नियमित रूपमा वास्तविक परिणामहरूको विरुद्ध बेन्चमार्क हुन्छन्।

क) परिशोधित लागतमा मापन गरिएको सम्पत्तिमा हानी नोक्सान

NAS 39 बमोजिम

परिशोधित लागतमा लेखाङ्कन गरिएको वित्तीय सम्पत्तिहरू जस्तै बैंकबाट बाँकी रकम, ग्राहकलाई दिइएको कर्जा सापटी र भुक्तानी अवधिसम्म धारण गरिएको लगानीको प्रारम्भिक लेखांकनपछि एक वा एक भन्दा बढी घटनाको कारण क्षति भएको हो भन्ने ठोस प्रमाण भए हानी नोक्सान लेखांकन गरिन्छ। हानीको रकम सम्पत्तिको किताबी रकम र ऋणबाट पुनर्प्राप्ती गर्न सकिने रकमको भिन्नताबाट निकालिन्छ।

दूलो रकम कर्जा सापटीको रूपमा दिइएको ग्राहक (दूला ५० ऋणी र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार खराब भनी लेखांकन गरिएका ऋणी) एकल हानी परीक्षणको क्रममा मूल्यांकन गरिन्छन्। ऋणीसँग बैंकको पुराना अनुभव र धितोबाट प्राप्त गर्न सकिने मूल्यको आधारमा ऋणको पुर्नप्राप्ती मूल्य अनुमान गरिन्छ। जसलाई एकल रूपमा मूल्यांकन गरिएको छ र जसको हानी छैन तिनलाई उस्तै प्रकृतिको कर्जा जोखिम विशेषता भएका वित्तीय सम्पत्तिको समूहमा राखिन्छ र हानीको लागि सामूहिक रूपमा मूल्यांकन गरिन्छ। व्यवस्थापनको पुराना अनुभवको आधारमा हरेक समूहमा वर्गीकरण गरिएको कर्जा सापटीको कर्जा जोखिमको तथ्यांक निर्धारण गरिन्छ। हानीको सामूहिक मूल्यांकन गर्ने उद्देश्यले बैंकले सम्पत्तिलाई ६ बृहत् Products को रूपमा बाँडेको छ : आवधिक (टर्म) लोन, सवारी कर्जा, घर कर्जा, व्यक्तिगत कर्जा, चालू पूँजी कर्जा र अन्य।

नेपाल राष्ट्र बैंकको कर्जा नोक्सानी व्यवस्था

बैंकको निर्देशनमा उल्लेख गरिएको न्यूनतम कर्जा नोक्सान व्यवस्थाको अधीनमा रही बैंकको कर्जा नोक्सान व्यवस्था कर्जा क्षतिको सघनताको आधारमा व्यवस्थापनले गरेको मूल्यांकनमा आधारित छ। राष्ट्र बैंकको निर्देशन अनुसार खरिद गरिएको कर्जा र सापटी, ओभरड्राफ्ट र विलको वर्गीकरणको आधारमा १ प्रतिशतदेखि १०० प्रतिशतसम्म खरिद गरिएको विल लगायत कर्जा र सापटीमा सम्भावित नोक्सानीको व्यवस्था गरिएको हुन्छ।

अंगीकार गरिएको नीति

ICAN ले जारी गरेको Carve out सूचना अनुसार बैंकले कर्जा र सापटीहरूमा हानी मापन गरेको हुन्छ र हानी व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड र अर्वाध को ३९ को अनुच्छेद ६३ मा निर्धारण गरिए बमोजिम जुन बढी हुन्छ त्यसै अनुसार गरिन्छ।

ख) अन्य विस्तृत आम्दानी मार्फत fair value मा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिको क्षति

इक्विटी उपकरणमा लगानी बाहेक FVTOCI मा मापन गरिएको वित्तीय सम्पत्तिको लागि हानीको आधारभूत प्रमाण भेटिन्छ छ भने सञ्चिती नोक्सान (परिशोधित लागत र हालको fair value को बीचको भिन्नताका) रूपमा मापन गरिन्छ । प्रारम्भिक रूपमा नाफा वा नोक्सानको विवरणमा समावेश गरिएको हानी नोक्सानलाई इक्विटीबाट पुर्नवर्गीकरण गर्दै नाफा वा नोक्सानमा राखिन्छ । कुनै इक्विटी उपकरणको fair value अर्थपूर्ण वा लामो समय सम्म त्यसको लागत भन्दा तल गएमा त्यसलाई इक्विटी सुरक्षणपत्रको हानी भनी मानिन्छ ।

३.५ ब्यापारिक सम्पत्ति

ब्यापारिक सम्पत्ति र दायित्वहरू ती सम्पत्ति र दायित्वहरू हुन् जसलाई बैंकले निकट भविष्यमा बिक्री गर्ने वा पुर्नखरिद गर्ने उद्देश्यसहित लिएको हुन्छ वा छोटो अवधिको लाभ वा अवस्थिति लिनको लागि बैंकले राखेको हुन्छ । ब्यापारिक सम्पत्ति र दायित्वहरूलाई प्रारम्भिक रूपमा fair value मा लेखाइकन गरिन्छ र त्यसपछि वित्तीय अवस्थाको विवरणमा fair value मा मापन गरिन्छ भने कारोबार खर्चलाई नाफा वा नोक्सानमा लेखांकन गरिन्छ । Fair value मा भएको सबै परिवर्तनलाई नाफा वा नोक्सान खातामा fair value मानिए जसरी नै खुद ब्यापारिक आम्दानीको रूपमा लेखाइकन गरिन्छ ।

३.६ व्युत्पन्न सम्पत्ति र दायित्वहरू

जोखिम व्यवस्थापन उद्देश्यका लागि राखिएको व्युत्पन्नमा ती सबै व्युत्पन्न सम्पत्तिहरू र दायित्वहरू समावेश हुन्छन् जुन कारोबार सम्पत्ति वा दायित्वका रूपमा वर्गीकृत गरिएका हुन्छन् । जोखिम व्यवस्थापन उद्देश्यका लागि राखिएका व्युत्पन्नहरू वित्तीय स्थितिको विवरणमा fair value मा मापन गरिन्छ । लागत लाभहरूलाई ध्यानमा राख्दै, बैंकले जोखिम व्यवस्थापनको लागि राखिएका केही व्युत्पन्नहरूका लागि हेज लेखा अपनाएको छैन ।

३.७ सम्पत्ति र उपकरण

क) लेखांकन र मापन

सम्पत्ति र उपकरणको लागत Asset को रूपमा लेखाइकन गरिन्छ यदि :

- यो सम्भावित छ कि सम्पत्ति र उपकरणसँग सम्बन्धित भविष्यका आर्थिक लाभहरू संस्थामा प्रवाहित हुनेछन् र,
- सम्पत्ति र उपकरणको लागत विश्वसनीय रूपमा मापन गर्न सकिन्छ ।

लागतले कुनै खरिद मूल्यमा र व्यापार छूट घटाएपछिको कुनै पनि गैरफिर्ती योग्य करहरू र व्यवस्थापनले चाहेको स्थानमा ल्याउँदाको खर्च र चाहेको शर्तमा सञ्चालन गर्दा हुने यस्ता अन्य लागतहरू पनि समेट्छ : स्वनिर्मित सम्पत्तिका खर्चहरू निम्नानुसार छन्:

- निर्माण सामग्रीको लागत र प्रत्यक्ष श्रम खर्च
- प्रत्यक्ष रूपमा काम गर्ने अवस्थामा सम्पत्तिहरू ल्याउनको लागि आवश्यक पर्ने कुनै पनि लागतहरू,
- योग्य सम्पत्तिको लागि हुने borrowing costs

सबै वर्गको सम्पत्ति र उपकरणहरूको लागि बैंकले लागत मोडेल अंगीकार गर्छ । न त सम्पत्ति र उपकरणको वर्ग पुनर्मूल्यांकन मोडेलमा मापन गरिन्छ न त उनीहरूको fair value रिपोर्टिङ मितिमा मापन गरिएको हुन्छ । सम्पत्ति र उपकरणहरू cost less accumulated depreciation and any accumulated impairment losses मा मापन गरिन्छ । सम्बन्धित उपकरणहरूको कार्यक्षमतासँग अभिन्न हुने सफ्टवेयर, उपकरणको अंशको रूपमा पूँजीकृत हुन्छ । खर्च गरेको भएर भविष्यका आर्थिक लाभहरू बैंकमा प्रवाहित हुन्छ भने खरिदपछिको खर्चको पूँजीकरण गरिन्छ । सम्पत्तिलाई चलायमान राख्नको लागि गरिने मर्मत सम्भार उत्पन्न खर्च हुन् । सम्पत्ति र उपकरण नष्ट गर्दा कुनै लाभ वा नोक्सान (वस्तु नष्ट गर्दाको कूल आय र वस्तुको किताबी मूल्यबीचको भिन्नता गणना) नाफा वा नोक्सानको अन्य आयमा लेखाइकन गरिन्छ । रु. १०,००० भन्दा कमको सम्पत्तिलाई उनीहरूको जतिसुकै आयू भएपनि खरिद गरिएको वर्षमा राजस्वमा संकलित नहुने भनी खर्च लेखान (Charged of to Revenue) गरिन्छ ।

ख) पूँजीगत कार्य प्रगति

निर्माणाधीन स्थिर सम्पत्ति र प्रयोगको लागि तयार नभएका सम्पत्तिहरूको लागत पूँजीगत कार्य प्रगतिमा देखाइन्छ ।



ग) हासकट्टी व्यवस्था

अन्य सम्पत्तिमा हासकट्टी व्यवस्थापन अनुसार समदर विधि प्रयोग गरेर अनुमानित उपयोगी जीवनका लागि खर्चको बाँकी अंश विनियोजनको रूपमा गणना गरिन्छ जुन यसप्रकार छन् :

समूह	उपयोगीता अवधि (वर्षमा)
फर्निचर	५
कार्यालय उपकरण	५
सवारी*	५
कम्प्युटर	५
भवन	४०
लिजहोल्ड	५ वर्ष वा पट्टा अवधि मध्यको कम

*सवारी साधनको उपयोगीता अवधि अन्तको निसर्ग मूल्य खरिद मूल्यको ३०% हुन्छ भनि अनुमान गरिएको छ।

हासकट्टीको प्रयोजनका लागि उल्लेख मिति सामान खरिद वा पूँजीगत गरिएको अर्को महिनाबाट प्रारम्भ हुन्छ। सामान विक्री हुदाँ हासकट्टी विक्री भएको अधिल्लो महिनासम्म गणना गरिन्छ।

घ) अपलेखाङ्कन

सम्पत्ति र उपकरणहरूको किताबी रकम सम्पत्ति र उपकरणहरू निसर्ग गर्दा वा भविष्यमा कुनै आर्थिक लाभको आशा नहुने हुँदा अपलेखाङ्कन गरिन्छ। सम्पत्ति र उपकरणको अपलेखनबाट उत्पन्न हुने लाभ वा नोक्सान नाफा वा नोक्सान खातामा समावेश हुनेछ। लाभलाई राजस्वको रूपमा वर्गीकृत गर्नु हुँदैन। हासकट्टी, उपयोगी जीवन र अवशिष्ट मूल्य छ भने प्रत्येक रिपोर्टिङ मितिमा समीक्षा र समायोजन गरिन्छ।

३.८ अमूर्त सम्पत्ति/साख

साख

व्यापार एकीकरणमा अधिग्रहण योग्य खुद सम्पत्तिको fair value खरिद मूल्य भन्दा अधिक भएमा अधिक भएको रकमलाई साखको रूपमा लेखाङ्कन गरिन्छ। प्रारम्भिक लेखाङ्कनपछि, साख कुनै सञ्चित क्षति नोक्सानलाई घटाई मापन गरिन्छ। साखको क्षतिको वार्षिक रूपमा समीक्षा गरिन्छ र, यदि घटना वा परिस्थितिमा आएको परिवर्तनले भारत मूल्यमा क्षति पुगेको संकेत भएमा त्यो भन्दा कम समयमा पनि समीक्षा गरिन्छ।

अधिग्रहण गरिएको अमूर्त सम्पत्ति

अमूर्त सम्पत्तिहरू प्रारम्भिक रूपमा fair value मा मापन गरिन्छ र अपेक्षित उपयोगी जीवनको आधारमा परिशोधित मूल्यमा मापन गरिन्छ।

कम्प्युटर सफ्टवेयर

खरिद गरिएको कम्प्युटर सफ्टवेयर लाइसेन्सहरूको खरिद गर्न र प्रयोग गर्न सकिने अवस्थामा ल्याउनको निमित्त लागेको लागतलाई पुँजिकृत गरिन्छ। सफ्टवेयरको विकाससँग सम्बन्धित लागतहरू पुँजिकृत गरिन्छ जहाँ सम्भावना छ यसले आफ्नो लागतको अधिकमा भावी आर्थिक लाभहरू उत्पन्न गर्दछ। कम्प्युटर सफ्टवेयर लागत अपेक्षित उपयोगी जीवनको आधारमा परिशोधित हुन्छन्। सफ्टवेयर कायम गर्न सम्बन्धित लागतहरू खर्चको रूपमा पहिचान र लेखांकन गरिन्छ। सफ्टवेयर प्रयोगको लागि उपलब्ध भएको मितिदेखि यसको अनुमानित उपयोगी जीवनमा सिधारेखा शैलीमा नाफा वा नोक्सानमा परिशोधित गरिन्छ। हालको र तुलनात्मक अवधिको लागि सफ्टवेयरको अनुमानित उपयोगी जीवन पाँच वर्ष हो। ५ हजार रुपैयाँ भन्दा कम लागतको राजस्व खर्चको रूपमा लेखिन्छ।

परिशोधन विधिहरू, उपयोगी जीवनहरू र अवशिष्ट मानहरू प्रत्येक रिपोर्टिङ मितिमा समीक्षा गरिन्छ र उपयुक्त छ भने समायोजित हुन्छ।

३.९ बिक्रीका लागि राखिएका गैरचालु सम्पत्ति र लगानी सम्पत्ति

लगानी सम्पत्ति

लगानी सम्पत्तिले जमिन वा जमिन र भवनहरू समावेश गर्दछ, अन्य सम्पत्ति र उपकरणहरूको रूपमा वर्गीकृत नगरी बिक्रीको लागि राखिएको गैरचालु सम्पत्तिहरू जनाउँछ। सामान्यतया, यसमा बैंकले गैरबैंकिंग सम्पत्तिहरूको रूपमा अधिग्रहित जमिन, जमिन र भवन समावेश गर्दछ जुन रिपोर्टिङ मितिमा बिक्री नभएको हुन्छ। कर्जा र सापटीमा सुरक्षणबाट प्राप्त भएको सम्पत्ति बैंकले लगानी सम्पत्तिको रूपमा राखेको छ।

बिक्रीका लागि राखिएको गैरचालु सम्पत्ति

गैरचालु सम्पत्ति (जमीन र भवन) र निकासी समूहहरू (Disposal groups) (निकासी समूहको सम्पत्ति र दायित्व दुवै) लाई बिक्रीको लागि राखिएको भनी वर्गीकरण गरिन्छ र बिक्रीको लागि तिनको किताबी र fair value मध्ये कममा मापन गरिन्छ यदि : अ) सिद्धान्ततः तिनको किताबी रकम बिक्रीबाट प्राप्त गरिन्छ, आ) तिनीहरू वर्तमान अवस्थामै बिक्रीको लागि उपलब्ध हुन्छन्, इ) तिनको बिक्री सम्भावना उच्च छ।

बिक्रीको लागि राखिएको भनी प्रारम्भिक वर्गीकरण गर्नु अघि सम्पत्तिहरू (वा सम्पत्ति र दायित्वहरू एक निकासी समूहमा) माथिको वर्णन गरिएको लेखा नीतिका अनुसार मापन गरिन्छ।

३.१० आयकर

कर व्ययले वर्तमान र स्थगित कर खर्च समावेश गर्दछ। प्रत्यक्ष इक्विटीमा वा अन्य विस्तृत आयमा लेखाइकन नगरिएको हदसम्म भने चालू कर र स्थगित करलाई नाफा वा नोक्सानमा लेखाइकन गरिन्छ।

क) चालू कर

चालू कर उक्त वर्षको करयोग्य आमदानी वा नोक्सानमा अघिल्लो वर्षको कर तिर्नुपर्ने दरमा भएको कुनै समायोजन र रिपोर्टिङ मितिमा कार्यान्वयनमा रहेको वा व्यवहारिक रूपमा कार्यान्वयन भएको कर दरहरू प्रयोग गरी अनुमान गर्न सकिने तिर्नयोग्य वा पुर्नप्राप्ती योग्य कर हो।

ख) स्थगित कर

स्थगित कर वित्तीय रिपोर्टिङ उद्देश्यको लागि सम्पत्ति र दायित्वहरूको किताबी रकम र कर प्रयोजनका लागि प्रयोग गरिएको रकमबीच अस्थायी भिन्नताको सन्दर्भमा लेखाइकन गरिन्छ। स्थगित आयकर बैकमा लागू हुने कर दरको प्रयोग गरी निर्धारण गरिन्छ जुन सम्बन्धित स्थगित आयकर सम्पत्ति साकार भएपछि वा स्थगित आयकर दायित्व चुक्ता हुँदा रिपोर्टिङ मितिमा लागू हुने अपेक्षा गरिएको हुन्छ।

भविष्यमा करयोग्य मुनाफा उपलब्ध हुने सम्भावना भए स्थगित कर सम्पत्तिहरू लेखाइकन गरिन्छ जसको लागि अस्थायी भिन्नताहरू प्रयोग गर्न सकिन्छ।

३.११ निक्षेप, जारी गरिएका ऋण सुरक्षणपत्र र सुरक्षण नराखिएको सहायक आवधिक ऋण

क) निक्षेप

बैंकले आफ्ना ग्राहकहरूबाट, चालू, आवधिक बचत र मार्जिन खाताहरू अन्तर्गत बचत स्वीकार गर्दछ। यी कारोबारहरू बैंकको किताबमा रेकर्ड गरिएको हुन्छ, र परिणामस्वरूप यो बैंकको दायित्व हुन्छ र बैंकले निक्षेपकर्तालाई तिर्नुपर्ने रकमको रूपमा राखिएको हुन्छ।

ख) जारी गरिएको ऋण सुरक्षणपत्र

यसमा डिवेञ्चर, बन्ड वा बैंकद्वारा जारी अन्य सुरक्षणपत्रहरू छन्। निक्षेप र जारी सुरक्षणपत्र सुरुमा fair value मा वृद्धिशील (Incremental) प्रत्यक्ष कारोबार लागत घटाएर मापन गरिन्छ, र पछि प्रभावकारी व्याजदर विधि प्रयोग गरी मापन गरिन्छ, त्योबाहेक समूहले नाफा वा नोक्सान मार्फत fair value मा दायित्व निर्धारण गर्छ। तर, बैंकले जारी गरेको डिवेञ्चरहरू उपभोक्ताको निक्षेपमा सहायक हुन्छन्।

ग) सुरक्षण नराखिएको सहायक आवधिक ऋण

सहायक दायित्वहरू ती दायित्वहरू हुन् जुन winding up हुँदा निक्षेपकर्ताको दाबीमा सहायक हुन्छन्। बैंकसँग त्यस्तो कुनै सहायक दायित्व छैन।

३.१२ व्यवस्थाहरू

विगतको घटनाको परिणामस्वरूप बैंकको वर्तमान सिर्जित वा कानुनी दायित्व छ जुन विश्वसनीय तरिकाले नाप्न सकिन्छ र दायित्व पूरा गर्न आर्थिक लाभको बहिर्गमन हुन्छ भने त्यसलाई बैंकले व्यवस्थाको रूपमा लेखाइकन गर्छ। विगतको घटनाको परिणामस्वरूप सिर्जना भएको कुनै सम्भावित वा वर्तमान दायित्वको कारण सम्भवतः संसाधनहरूको बहिर्गमनको आवश्यकता पर्दैन तब सम्भावित दायित्वको प्रकटीकरण गरिन्छ। जब सम्भावित वा वर्तमान दायित्व छ र जसको कारणले स्रोतको बहिर्गमनको सम्भावना कम छ, त्यस्तो अवस्थामा कुनै व्यवस्था वा प्रकटीकरण गरिन्न। जब एउटा सम्भौताबाट बैंकले लिने अपेक्षित लाभहरू सम्भौता अन्तर्गत आफ्नो दायित्व पूरा गर्नको लागि व्यहोर्नुपर्ने अपरिहार्य लागतभन्दा कम हुन्छ तब अत्यधिक सम्भौताको व्यवस्था लेखाइकन गरिन्छ।



व्यवस्थाहरू प्रत्येक रिपोर्टिंग मितिमा समीक्षा गरिन्छ र वर्तमानको उत्तम अनुमानलाई प्रतिबिम्बित गर्न समायोजित गरिन्छ। दायित्व चुक्ता गर्नको लागि स्रोतहरूको बर्हिगमन आवश्यक पर्ने दीर्घकालिन सम्भावना छैन भने व्यवस्था फिर्ता हुन्छ। रकम प्राप्त गर्ने सम्भावना छैन भने सम्भावित सम्पत्तिलाई वित्तीय विवरणमा उल्लेख गरिन्छ। यदि सम्भावना छ भने सम्भावित सम्पत्तिको खुलासा गरिन्छ। तर, सम्भावित सम्पत्तिलाई निरन्तर मूल्यांकन गरिन्छ र आर्थिक लाभ प्राप्त हुने निश्चित छ भने उक्त सम्पत्ति र सम्बन्धित आयलाई परिवर्तन आउने अवधिमा लेखाङ्कन गरिन्छ।

३.१३ राजस्व लेखाङ्कन

राजस्व भनेको संस्थाको साधारण गतिविधिहरूको क्रममा उत्पन्न हुने आर्थिक लाभहरूको प्रवाह हो, यदि त्यस्ता लाभहरूले इक्विटी सहभागीहरूको योगदानको कारणले बाहेक इक्विटीको वृद्धि हुन्छ। राजस्वलाई यस हदसम्म पहिचान र लेखांकन गरिन्छ कि आर्थिक लाभहरू बैंकमा प्रवाहित हुनेछन् र राजस्व भरपर्दो मापन गर्न सकिन्छ। जुन आयको प्राप्ति सम्भव छैन तिनलाई राजस्व अवधिमा लेखांकन गरिएको छैन। बैंकको राजस्वमा व्याज आय, शुल्क र कमिसन, विदेशी विनिमय आय, कार्डहरूको आम्दानी, रेमिट्यान्स आय, बैंकईन्स्योरेन्स कमिसन आदि समावेश छ र आय लेखाङ्कनको आधारहरू निम्नानुसार छन् :

क) व्याज आम्दानी

परिशोधित लागतमा मापन गरिएको वित्तीय सम्पत्ति र बिक्रीको लागि उपलब्ध सम्पत्तिबाट हुने व्याज आम्दानीलाई बैंकको साविकको व्याजदरमा लेखाङ्कन गरिन्छ जुन प्रभावकारी व्याजदरसँग लगभग समान हुन्छ। ग्राहकबाट हुने कर्जा तथा सापटीको व्याज आम्दानीलाई प्रभावकारी व्याजदर अनुसार नगरिने भएकाले प्रारम्भिक शुल्कलाई परिशोधन गरिदैन र त्यस्तो प्रारम्भिक शुल्क थोरै हुने रहेको छ। प्रभावकारी व्याजदरको ठिक गणना गर्दा लाग्ने शुल्क त्यसबाट आउने फाइदा भन्दा बढी हुने बैंकको धारण रहेको छ।

नाफा वा नोक्सान मार्फत fair value मा मापन गरिएको वित्तीय उपकरणहरूको fair value मा परिवर्तनबाट उत्पन्न लाभ र नोक्सान यिनीहरू उत्पन्न हुने अवधिमा नाफा वा नोक्सानको विवरणमा समावेश गरिन्छ। नाफा वा नोक्सान मार्फत fair value मा मापन गरिएको वित्तीय उपकरणमा सम्भौताको व्याज आय र व्याज खर्च खुद व्याज आय भित्र लेखाङ्कन गरिएको छ।

ख) शुल्क र कमिसन

शुल्क र कमिसनहरू accrual आधारमा लेखाङ्कन गरिन्छ जब कुनै सेवा दिँदा वा महत्वपूर्ण काम गर्दा निर्धारण गरिएको मूल्य भन्दा लाभ बढी हुन्छ। जब पनि, accrual आधारमा लेखाङ्कन गरिएको शुल्क र कमिसनको लागत लाभ भन्दा बढी हुन्छ, त्यस्तो अवस्थामा कमिसन र शुल्कलाई सोही वर्ष खर्च लेखाङ्कन गरिन्छ।

ग) लाभांश आम्दानी

लाभांश प्राप्त गर्न अधिकार स्थापित भएमा लाभांश आय लेखाङ्कन गरिन्छ। लाभांश खुद व्यापार आयमा प्रस्तुत गरिन्छ।

घ) खुद व्यापार आम्दानी

खुद व्यापार आम्दानीले व्यापार सम्पत्ति र दायित्वहरूसँग सम्बन्धित नाफा र नोक्सानको भिन्नताको साथै सबै साकार र असाकार fair value परिवर्तन, व्याज, लाभांश र विदेशी विनिमय भिन्नता समावेश गर्छ।

ङ) नाफा वा नोक्सानमार्फत fair value मा मापन गरिएका अन्य वित्तीय उपकरणबाट खुद आम्दानी

नाफा वा नोक्सान मार्फत fair value मा मापन गरिएका अन्य वित्तीय उपकरणबाट खुद आम्दानी जोखिम व्यवस्थापन उद्देश्यका लागि आयोजित गैरव्यापार डेरिभेटिभससँग सम्बन्धित छ जुन योग्य हेज सम्बन्ध र नाफा वा नोक्सान मार्फत fair value मा मापन गरिएका वित्तीय सम्पत्ति र दायित्वहरूको हिस्सा हुँदैन। यसले सबै साकार र असाकार fair value परिवर्तनहरू, व्याज, लाभांश र विदेशी विनिमय भिन्नताहरू समावेश गर्दछ।

३.१४ व्याज खर्च

निक्षेप लगायत सबै वित्तीय दायित्वहरूमा व्याज खर्च प्रभावकारी व्याज दर विधि प्रयोग गरेर नाफा वा नोक्सानमा लेखाङ्कन गरिन्छ। सबै व्यापार दायित्वमा व्याज व्यय बैंकको व्यापार सञ्चालनको लागि नियमित खर्च मानिन्छ र खुद सम्पत्ति आय र व्यापारिक सम्पत्ति र दायित्वहरूको fair value मा अन्य सबै परिवर्तनको साथ प्रस्तुत गरिन्छ।

३.१५ कर्मचारी लाभ

क) अल्पकालिन कर्मचारी लाभ

छोटो अवधिको कर्मचारी लाभ दायित्वहरू Discount नगरी मापन गरिन्छ र सम्बन्धित सेवा प्रदान गरिएको छ भनी खर्च गरिन्छ। बोनस ऐन, २०३० ले तोकेको बोनस अन्तर्गत पनि तिर्नु पर्ने दायित्व रकमलाई कर्मचारीद्वारा प्रदान गरिएको विगत सेवाको परिणामको रूपमा दायित्व लेखाङ्कन गरिन्छ। अल्पकालिन कर्मचारी सुविधामा निम्न लिखित कुरा समावेश हुन्छन (यदि रिपोर्टिङ अवधिको अन्त्यपछि १२ महिनाभित्र भुक्तानयोग्य भएमा) :

- ज्याला, तलब र सामाजिक सुरक्षा योगदान
- तलबी वार्षिक बिदा र बिरामी बिदा
- नाफा बाँडफाँड र लाभांश
- गैर नगद लाभ

ख) सेवा पछिको लाभ

सेवा पछिको लाभमा निम्न लिखित समावेश हुन्छन् :

अ) परिभाषित योगदान योजना

परिभाषित योगदान योजना सेवापछिको लाभ योजना हो जस अन्तर्गत बैंकले छुट्टै योगदानलाई छुट्टै संस्थामा भुक्तान गर्दछ र थप रकम तिर्न कुनै कानुनी वा रचनात्मक दायित्व हुँदैन। परिभाषित योगदान योजनाको दायित्वहरू सम्बन्धित सेवाहरू प्रदान गरिएको समयमा कर्मचारी खर्चको रूपमा पहिचान र लेखांकन गरिन्छ। परिभाषित योगदान योजनामा हुनुपर्ने योगदान जुन कर्मचारीले दिएको सेवाको रिपोर्टिङ अवधिको १२ महिनापछि सम्म भुक्तानी भएको हुँदैन त्यसलाई Discount गरेर वर्तमान मूल्यमा लेखाङ्कन गरिन्छ।

बैंकका सबै कर्मचारीले कर्मचारी सञ्चय कोषबाट लाभ प्राप्त गर्छन् जुन परिभाषित योगदान योजना अन्तर्गत हो जसमा बैंक र कर्मचारीले दुवै पूर्वनिर्धारित दर अनुसार मासिक रूपमा आफ्नो तलबको १०% रकम योगदान गर्छन्। बैंकले आफ्नो वार्षिक योगदान बाहेक सञ्चय कोषको लागि अन्य दायित्व मान्दैन।

आ) परिभाषित लाभ योजना

परिभाषित लाभ योजना परिभाषित योगदान योजना बाहेकको सेवा पछिको लाभ योजना हो। परिभाषित लाभ योजनाहरूको सन्दर्भमा बैंकको खुद दायित्वहरू प्रत्येक योजनाको लागि भविष्यको लाभको मात्राको अनुमानल गाएर छुट्टै गणना गरिन्छ जुन वर्तमान र अघिल्लो समयमा कर्मचारीहरूले उनीहरूको सेवाको बदलामा कमाई गरेका हुन्छन्। त्यो लाभ यसको वर्तमान मूल्य निर्धारण गर्न Discount गरिन्छ। विगत सेवा लागतहरू र योजना सम्पत्तिहरूको fair value दायित्वमा घटाइन्छ। बैंकले अन्य विस्तृत आयमा तुरुन्त परिभाषित लाभ योजनाबाट उत्पन्न हुने स्थगित करको सबै बिमाङ्कित लाभ र खुद नोक्सान र कर्मचारी वा नाफा खर्चमा कर्मचारी लाभ व्ययको परिभाषित लाभ योजनामा सम्बन्धित सबै खर्चलाई लेखाङ्कन गर्छ। परिभाषित लाभ योजना चुक्ता भएको अवस्थामा बैंकले त्यसको नाफा अथवा नोक्सान लेखाङ्कन गर्छ।

इ) रद्द लाभ (Termination Benefits)

जब बैंक फिर्ता निकाल्ने यथार्थपरक सम्भावना बिना, सामान्य सेवा निवृत्ति मितिअघि रोजगार समाप्त गर्ने औपचारिक विस्तृत योजनाको लागि वा स्वैच्छिक रिडान्डन्सीहरूलाई प्रोत्साहन गर्ने प्रस्तावको परिणामस्वरूप समाप्ति लाभ प्रदान गर्ने औपचारिक विस्तृत योजनाको लागि प्रतिबद्ध हुन्छ तब रद्द लाभलाई खर्चको रूपमा लेखाङ्कन गरिन्छ। अनावश्यक स्वैच्छिक रिडान्डन्सीहरूको लागि रद्द लाभलाई व्ययको रूपमा पहिचान र लेखांकन गरिन्छ यदि बैंकले स्वैच्छिक रिडान्डन्सीको प्रस्ताव गरेको छ र यो प्रस्ताव स्वीकार गरिने सम्भावना छ, र स्वीकृतिहरूको संख्याको भरपर्दो अनुमान गर्न सकिन्छ। यदि सुविधाहरू रिपोर्टिङ मिति पछि १२ महिना भन्दा बढी भुक्तानयोग्य छन् भने, त्यसोभए उनीहरूको हालको मूल्यमा उनीहरूलाई Discount गरिन्छ।

३.१६ पट्टा

अर्को व्यवस्थित आधार प्रयोगकर्ताको लाभको समय शैलीको अधिक प्रतिनिधि हुँदैन भने सञ्चालन पट्टा अन्तर्गत पट्टा भुक्तानी पट्टा अवधिमा समदर प्रणालीको आधारमा खर्चको रूपमा लेखाङ्कन गरिन्छ।

३.१७ विदेशी मुद्रा कारोबार

वित्तीय विवरणहरू नेपाली रुपैयाँ (रु.) मा उल्लेख गरिन्छ ।

विदेशी मुद्रामा भएका कारोबारहरू प्रारम्भिक रुपमा कारोबार भएको मितिमा प्रचलित सटही दरमा कार्यात्मक मुद्रामा लेखाङ्कन गरिन्छ । विदेशी मुद्रामा लेखाङ्कन गरिएका मौद्रिक सम्पत्ति र दायित्वहरू वित्तीय विवरण अवस्थिति मितिको कार्यात्मक मुद्रा सटही दरमा पुर्नरूपान्तरण गरिन्छ । यस्तो लेनदेनको बन्दोबस्तको परिणामस्वरूप विदेशी विनिमय लाभ र नोक्सान, र विदेशी मुद्रामा मूल्यहीन मौद्रिक सम्पत्ति र दायित्वहरूको वर्षको अन्त्यमा विनिमय दरबाट नाफा वा नोक्सानमा पहिचान र लेखाङ्कन गरिन्छ ।

गैर मौद्रिक सम्पत्ति र दायित्वहरू ऐतिहासिक मूल्यमा राखिएको छ भने ऐतिहासिक सटही दर अनुसार राखिन्छ वा fair value मा राखिएको छ भने वर्ष अन्त्यको सटही दरमा राखिन्छ र त्यसबाट प्राप्त हुने सटही लाभ वा नोक्सानलाई कि त नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ वा सम्पत्ति वा दायित्वमा भएको लाभ वा हानीको आधारमा अन्य विस्तृत आम्दानीमा राखिन्छ ।

३.१८ वित्तीय जमानत र कर्जा प्रतिबद्धता

वित्तीय जमानत भनेको निर्दिष्ट ऋणी कर्जा उपकरणको सर्तहरू बमोजिम भुक्तानी गर्न असफल हुँदा बैंकले राखेलाई क्षतिपूर्ति दिन निश्चित भुक्तानी दिन आवश्यक पर्ने एक सम्झौता हो । कर्जा प्रतिबद्धताहरू भनेका पूर्वनिर्धारित सर्त बमोजिम कर्जा दिनुपर्ने थिर प्रतिबद्धता हो ।

कर्जा प्रतिबद्धता भनेको त्यस्तो प्रतिबद्धता हो जहाँ बैंकले ग्राहकलाई कर्जा दिने उद्देश्य निश्चिन्त गरेको हुन्छ वा ग्राहकको तर्फबाट बैंकले कर्जा, ओभरड्राफ्ट, भविष्यको जमानत दिन प्रतिबद्धता जनाएको हुन्छ तर रिपोर्टिङ मितिमा बैंकले भुक्तानी दिएको हुन्न, त्यस्ता उपकरणहरू वित्तीय विवरणमा प्रतिबद्धताको रुपमा उल्लेख गरिन्छ ।

३.१९ शेयर पूँजी र जगेडा कोष

उपकरणमा भएको सम्झौता सर्तमा भएको तत्व अनुसार बैंकले पूँजी उपकरण लाई वित्तीय दायित्व वा इक्विटी उपकरणको रुपमा वर्गीकरण गर्छ । सबै दायित्वहरू कटाएपछि बाँकी रहने बैंकको कूल सम्पत्तिमा बाँकी स्वार्थको रुपमा इक्विटीलाई परिभाषित गरिएको छ । साधारण शेयरलाई बैंकको इक्विटीको रुपमा वर्गीकरण गरिएको छ र त्यसको वितरणलाई विवरणमा इक्विटी विवरणमा परिवर्तनको रुपमा उल्लेख गरिन्छ ।

इक्विटीको रुपमा वर्गीकरण गरिएको साधारण शेयरको लाभांशलाई इक्विटीमा लेखाङ्कन गरिन्छ जुन अवधिमा त्यो घोषणा भएको हुन्छ । निष्कासनमा प्रत्यक्ष रुपमा सम्बन्धित बृद्धिशिल लागतलाई इक्विटी उपकरणको प्रारम्भिक मापनबाट त्यसबाट हुने कर लाभलाई समायोजन गरी घटाइन्छ । सञ्चित मुनाफा र अन्य वैधानिक जगेडा कोषहरू जस्तै सामान्य जगेडा कोष, पूँजी चुक्ता कोष, विदेशी मुद्रा सटही सन्तुलन जगेडा कोष, नियमनकारी जगेडा कोष, लगानी समायोजन जगेडा कोष, कर्मचारी तालिम तथा विकास कोष, सामाजिक उत्तरदायित्व जगेडा कोष ईत्यादी समावेश हुन्छन् ।

३.२० प्रतिशेयर आम्दानी

बैंकले आफ्नो साधारण शेयरको लागि आधारभूत र Diluted प्रति शेयर आम्दानी (EPS) तथ्यांकलाई प्रस्तुत गर्छ । आधारभूत EPS साधारण शेयरधनीहरूको लागि हुने नाफा अथवा नोक्सानलाई सो अवधिको अन्त्यमा रहेका भारत औसत शेयरधनीको संख्याले विभाजन गरी गणना गरिन्छ । Diluted EPS साधारण शेयरधनीहरूका लागि रहेको नाफा वा नोक्सान र भारत औसत शेयरधनीको संख्यामा Dilutive सम्भावित साधारण शेयरलाई समायोजन गरी निर्धारण गरिन्छ । यदि हकप्रद शेयर, बोनस शेयर जारीको कारणले पूँजीकरणको परिणाम स्वरूप साधारण वा सम्भावित साधारण शेयरहरूको संख्या बृद्धि हुन्छ भने, प्रस्तुत सबै अवधिको लागि प्रतिशेयर आधारभूत र Diluted प्रति शेयर आम्दानीको गणना पूर्वव्यापी रूपमा समायोजित हुन्छ ।



४.१ नगद तथा नगद समान

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
नगद मौज्जात	२,२३७,५०१,७९३	२,०१२,११५,३२२	२,२३१,५९१,९२२	२,००८,१७५,२३०
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	३,०३२,४२३,६८१	१,९३५,८११,९४७	२,८९७,८६८,७७९	१,८५५,३८३,१४५
माग तथा अल्प सूचनामा प्राप्त हुने रकम	-	-	-	-
अन्य	४,२९४,५१४,४०५	६,५६१,४४२,८९५	४,२९४,५१४,४०५	६,५६१,४४२,८९५
जम्मा	९,५६४,४३९,८७९	१०,५०९,३७०,१६४	९,४२३,९७५,१०७	१०,४२५,००१,२७०

नगद तथा नगद समान मौज्जातको carrying amount लाई fair value मानिएको छ। ढुकुटीमा रहेको नगद मौज्जातलाई भौतिक तथा अर्थिक जोखिमको लागि बीमा गरिएको छ। नियामक व्यवस्था, तरलता र व्यापारिक आवश्यकताका आधारमा ढुकुटी मा नगद मौज्जात राख्ने गरिएको छ। नियामक र तरलता व्यवस्थाको हदसम्म ढुकुटीमा रहेको नगद मौज्जातमा सीमितता रहेको हुन्छ। विदेशी मुद्राको नगद मौज्जात विनिमय जोखिमको अधिनमा रहन्छ। यस्ता मौज्जातको सुक्ष्म निगरानी गरी देखिएका जोखिमलाई तुरुन्त व्यवस्थापन गरिन्छ। बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात अन्तर्गत विभिन्न स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थाहरूमा व्याज प्राप्त नहुने खाताहरूमा रहेको मौज्जात समावेश छ। माग तथा अल्प सूचनामा प्राप्त हुने रकम अन्तर्गत विभिन्न बैंक तथा वित्तीय संस्थामा व्याज प्राप्त हुने खाताहरूमा रहेका मौज्जात तथा सात दिन भन्दा कम समयका लागि प्रदान गरिएको अन्तरबैंक सापटी समावेश छ। अन्य मौज्जात अन्तर्गत विभिन्न विदेशी बैंकहरूमा रहेको तीन महिना भन्दा कम अवधिको मौज्जात समावेश छ। यी मौज्जातहरूबाट प्राप्त हुने व्याज आम्दानीलाई नाफा नोक्सान विवरण अन्तर्गत व्याज आम्दानी शिर्षकमा समावेश गरिएको छ।

४.२ नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
नेपाल राष्ट्र बैंकसँग रहेको वैधानिक मौज्जात	९,४४१,२७२,७८३	४,८१६,७६५,९१०	९,४२०,६५४,७८३	४,८०१,१२७,९१०
पुनः बिक्रीको निमित्त खरिद गरिएको धितोपत्र	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट अन्य निक्षेप तथा लिन बाँकी वक्यौता रकम	२२,७९९,१९२	४,५६४,६८१	२२,७९९,१९२	४,५६४,६८१
जम्मा	९,४६३,९९१,९७५	४,८२१,३३०,५९१	९,४४३,३७३,९७५	४,८०५,६९२,५९१

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जातको carrying amount लाई fair value मानिएको छ। नियामक व्यवस्थाबमोजिम अनिवार्य नगद मौज्जात (CRR) स्वरूप तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकमा मौज्जात राख्नुपर्ने व्यवस्था बमोजिम चल्ती खातामा रहेको मौज्जातलाई यस शिर्षकमा समावेश गरिएको छ। अन्य वक्यौता रकम अन्तर्गत नेपाल राष्ट्र बैंकबाट प्राप्त हुन बाँकी व्याज अनुदानको रकम समावेश गरिएको छ।

४.३ बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
आन्तरिक बैंक तथा वित्तीय संस्थासँगको मौज्जात	२८१,५८४,६४७	४७,३००,०००	-	-
विदेशी बैंक तथा वित्तीय संस्थासँगको मौज्जात	-	-	-	-
घटाउने: प्रभारको लागि व्यवस्था	-	-	-	-
जम्मा	२८१,५८४,६४७	४७,३००,०००	-	-

विभिन्न बैंक तथा वित्तीय संस्थामा तीन महिना भन्दा बढी अवधिको लागि कायम गरिएको मौज्जातलाई यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। यस्ता मौज्जातमा प्राप्त हुने व्याज आम्दानीलाई नाफा नोक्सान विवरण अन्तर्गत व्याज आम्दानी शिर्षकमा समावेश गरिएको छ।



४.४ डेरिभेटिभ वित्तीय उपकरणहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
व्यापारिक लगानी	-	-	-	-
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-	-
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको निमित्त	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्झौता	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८
अन्य	-	-	-	-
जम्मा	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८

डेरिभेटिभ वित्तीय उपकरणमध्येको महत्वपूर्ण अंश व्यापारिक उपभोक्ताहरूको विदेशी विनिमय अवस्थाको जोखिम व्यवस्थापन (hedging) गर्न गरिएका Forward Foreign Exchange Contract हरू पर्दछन्। यस्ता कारोबारहरू बैंकको नियमित treasury activities अन्तर्गत पर्दछन्। एकै कारोबारबाट सिर्जना हुने डेरिभेटिभ सम्पत्ति तथा दायित्वलाई वित्तीय अवस्थाको विवरणमा Net Off गरी देखाइएको छ।

४.५ अन्य व्यापारिक सम्पत्तिहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
ट्रेजरी बिल	-	-	-	-
नेपाल सरकारको ऋणपत्र	१६,१२०,०००	६७,५२०,०००	१६,१२०,०००	६७,५२०,०००
नेपाल राष्ट्र बैंकको ऋणपत्र	-	-	-	-
स्वदेशी इजाजत प्राप्त संस्थाको बण्ड	-	-	-	-
शेयर	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	१६,१२०,०००	६७,५२०,०००	१६,१२०,०००.००	६७,५२०,०००
उधारो (फ्लेज्ड) राखिएका	-	-	-	-
उधारो (फ्लेज्ड) नराखिएका	१६,१२०,०००	६७,५२०,०००	१६,१२०,०००	६७,५२०,०००

बैंकले निकट भविष्यमै विक्री गर्ने प्रयोजनका लागि राखेको वा छोटो अवधिको मुनाफाका लागि राखेका सम्पत्तिहरू यस शिर्षक अन्तर्गत देखाइएको छ। यस अन्तर्गत डेरिभेटिभ वा नन्-डेरिभेटिभ सम्पत्तिहरू पर्दछन्। नेपाल सरकारको ऋणपत्र अन्तर्गत बैंकले बजार व्यवस्थापकका रूपमा सर्वसाधारण सँग खरिद गरी विक्रीमा राखेका नागरिक बचतपत्रको लागत समावेश गरिएको छ।

४.६ बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा सापटी

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
लघुवित्त वित्तीय संस्थालाई दिइएको कर्जा	४९५,११८,०५७	७३८,१९४,९१२	१,६०६,३२८,७५२	१,९५५,१४९,७२२
अन्य	-	-	-	-
घटाउने : प्रभारको लागि व्यवस्था	(४,९४८,०६९)	(७,३७९,०७४)	(१६,०६९,२११)	(१९,५४८,६२२)
जम्मा	४९०,१६९,९८८	७३०,८१५,८३८	१,५९०,२६७,५४१	१,९३५,६०१,१००

बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको कर्जा यस शिर्षक अन्तर्गत देखाईएको छ। यी सम्पत्ति अपलेखित लागतमा मूल्यांकन गरिएका छन्। बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको सम्पूर्ण कर्जा असल वर्गमा वर्गिकरण गरिएका छन्। यस्ता सम्पत्तिसँग सम्बन्धित जोखिम नियमित रूपमा अनुगमन गरिन्छ। यी कर्जामा प्राप्त हुने व्याज आमदानीलाई नाफा नोक्सान विवरण अन्तर्गत व्याज आमदानी शिर्षकमा समावेश गरिएको छ।

४.६.१. प्रभारको निम्ति व्यवस्था

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
गत वर्षको अन्तिम मौज्जात	७,३७९,०७४	४,२५१,७९९	१९,५४८,६२२	१६,७२८,५३५
यस वर्षको प्रभार	(२,४३१,००५)	३,१२७,२७५	(३,४८७,४११)	२,८२०,०८७
यस वर्षको जम्मा	-	३,१२७,२७५	-	२,८२०,०८७
असूली/विपर्यय	(२,४३१,००५)	-	(३,४८७,४११)	-
अपलेखन गरिएको रकम	-	-	-	-
यस वर्षको अन्तिम मौज्जात	४,९४८,०६९	७,३७९,०७४	१६,०६१,२११	१९,५४८,६२२

बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको कर्जामा नेपाल राष्ट्र बैंकले तोकेबमोजिम कर्जा नोक्सानी व्यवस्था गरिएको छ। कुनै पनि एउटा बैंक वा वित्तीय संस्थालाई प्रदान गरिएको कर्जा बकको समष्टिकृत नगद प्रवाहको रकम, समय वा निश्चिततामा महत्वपूर्ण असर पार्ने किसिमका छैनन्।

४.७ ग्राहकलाई कर्जा तथा सापटी

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
अपलेखित मुल्यमा मुल्याङ्कन गरिएको कर्जा र सापटी	९४,७५९,९३८,२७३	७९,५२२,०२९,४१९	९०,२०४,९५२,६६२	७५,८८९,५७३,२५५
घटाउने : प्रभार व्यवस्था	(१,९२३,९७८,६१८)	(१,३४३,२३४,८९३)	(१,७५२,४०२,८४१)	(१,२७३,६७३,५७८)
सामूहिक प्रभार	(१,३०१,४५८,५७२)	(८३६,४९८,५४३)	(१,२०१,१४९,४१२)	(८००,८६३,०१७)
एकल प्रभार	(६२२,५२०,०४६)	(५०६,७३६,३५०)	(५५१,२५३,४२९)	(४७२,८१०,५६१)
खुद रकम	९२,८१२,९८९,६५५	७६,१७८,७९४,५२६	८६,४५२,५४९,८२१	७३,३४२,६९६,६७७
FVTPL मा मुल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-	-	-
जम्मा	९२,८१२,९८९,६५५	७६,१७८,७९४,५२६	८६,४५२,५४९,८२१	७३,३४२,६९६,६७७

बैंक तथा वित्तीय संस्था बाहेक अन्य ग्राहकलाई प्रदान गरिएको कर्जा तथा सापटी यस शिर्षक अन्तर्गत देखाईएको छ। यी सम्पत्ति अपलेखित लागतमा मूल्यांकन गरिएका छन्। यस्ता सम्पत्तिसँग सम्बन्धित जोखिम नियमित रूपमा अनुगमन गरिन्छ। यी कर्जामा प्राप्त हुने व्याज आमदानीलाई नाफा नोक्सान विवरण अन्तर्गत व्याज आमदानी शिर्षकमा समावेश गरिएको छ। कुल कर्जा रकमबाट नेपाल राष्ट्र बैंकको निर्देशिका २ बमोजिम गणना गरिएको कर्जा नोक्सानी व्यवस्था घटाई खुद रकम माथिको शिर्षकमा देखाईएको छ। नेपाल लेखामान (NAS 39) बमोजिम गणना गरिएको प्रभार (Impairment) भन्दा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम गणना गरिएको कर्जा नोक्सानी व्यवस्था बढी हुन आउने हुँदा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट जारी Carve-out बमोजिम नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम गणना गरिएको कर्जा नोक्सानीलाई नै प्रस्तुत वित्तीय विवरणमा व्यवस्था गरिएको छ। नेपाल लेखामान (NAS 39) बमोजिम कूल प्रभार (Impairment) आ.व. २०७६।७७ तथा आ.व. २०७५।७६ का लागि क्रमशः रु. १,०८,७६,६४,२८९ तथा रु. ७२,६०,४१,९८९ रहेको छ।

४.७.१ : कर्जा प्रकारको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
कर्जा प्रकार				
आवधिक कर्जा	२१,१०२,५५३,४२८	१७,४६८,३५०,६२३	२१,१०२,५५३,४२८	१७,४६८,३५०,६२३
अधिविकर्ष कर्जा	३,५८३,९६५,८२४	३,५८७,४२७,५५८	३,५८३,९६५,८२४	३,५८७,४२७,५५८
ट्रष्ट रिसिप्ट/आयात कर्जा	९,१९,७५,७५,५९६	६,५२७,०९१,९६०	९,१९,७५,७५,५९६	६,५२७,०९१,९६०
माग तथा अन्य चालु पूँजी कर्जा	१९,८४२,२४०,४०९	१६,७९९,३०९,४९०	१९,८४२,२४०,४०९	१६,७९९,३०९,४९०
व्यक्तिगत आवासीय कर्जा	४,७८६,७२६,९०४	३,६१७,५३८,७८७	४,७८६,७२६,९०४	३,६१७,५३८,७८७



रियल स्टेट कर्जा	४,१४२,४३०,६०६	३,२७१,४२८,७१९	४,१४२,४३०,६०६	३,२७१,४२८,७१९
मार्जिन लेन्डिङ्ग कर्जा	१,४३०,१०४,३७८	१,४०८,५२२,५६४	१,४३०,१०४,३७८	१,४०८,५२२,५६४
हायर पर्चेज कर्जा	२,७४४,३७३,०५२	३,०७९,७२४,९७७	२,७४४,३७३,०५२	३,०७९,७२४,९७७
पिछडिएको वर्गलाई प्रदान गरिएको कर्जा	८,९८१,६२३,७६९	८,२३७,८५२,४३९	४,५६१,३९५,७३५	४,६५३,७८३,२०१
पिछडिएको वर्गलाई प्रदान गरिएको कर्जा	-	-	-	-
कर्मचारी कर्जा	१,०४१,८९१,५२५	८५९,०३५,६४९	९८१,९७०,०९०	८१०,६४८,७२४
अन्य	१६,९०१,३४१,७६४	१४,४२२,८५९,३७९	१६,९०१,३४१,७६४	१४,४२२,८५९,३७९
जम्मा	९३,७५४,८२७,१६७	७९,२७१,१४१,३४५	८९,२७४,६७७,६९८	७५,६३८,६८५,१८१
लिन बाँकी ब्याज	१,००५,१११,१०६	२५०,८८८,०७५	९३०,२७४,९६३	२५०,८८८,०७५
कूल जम्मा	९४,७५९,९३८,२७३	७९,५२२,०२९,४१९	९०,२०४,९५२,६६२	७५,८८९,५७३,२५६

४.७.२ : मुद्राको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
नेपाली रुपैया	८८,६००,७७३,९४९	७५,१३४,१९९,७९९	८४,०४५,७८८,३३७	७१,५०१,७४३,६३५
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	६,१५९,१६४,३२४	४,३८७,८२९,६२०	६,१५९,१६४,३२४	४,३८७,८२९,६२०
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-	-
यूरो	-	-	-	-
जापानिज ऐन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	९४,७५९,९३८,२७३	७९,५२२,०२९,४१९	९०,२०४,९५२,६६२	७५,८८९,५७३,२५६

४.७.३ : धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
सुरक्षण				
चल/अचल सम्पत्ति	८६,२४८,४१५,२३५	७२,३३२,७२२,२००	८६,२४८,४१५,२३५	७२,३३२,७२२,२००
सुन र चाँदी	५०७,४६८,८४३	५१४,६२६,४६७	५०७,४६८,८४३	५१४,६२६,४६७
स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत	-	-	-	-
सरकारी जमानत	१३६,६७३,४९०	१३६,६७३,४९०	१३६,६७३,४९०	१३६,६७३,४९०
अन्तराष्ट्रिय सुचिकृत बैंकको जमानत	-	-	-	-
निर्यात कागजपत्रको धितो	-	-	-	-
मुद्दति निक्षेपको धितो	५३३,१६९,८९३	५५७,४७७,९३७	५३३,१६९,८९३	५५७,४७७,९३७
सरकारी सुरक्षणको धितो	-	-	-	-
काउन्टर जमानत	-	-	-	-
व्याक्तिगत जमानत	४,५५४,९८५,६१२	३,६३२,४५६,१६४	-	-
अन्य धितो	२,७२४,१६२,७१०	२,२९३,९७८,७२४	२,७२४,१६२,७१०	२,२९३,९७८,७२४
जम्मा	९४,७०४,८७५,७८३	७९,४६७,९३४,९८३	९०,१४९,८९०,१७१	७५,८३५,४७८,८१८
सुरक्षण नगरिएको	५५,०६२,४९०	५४,०९४,४३७	५५,०६२,४९०	५४,०९४,४३७
कूल जम्मा	९४,७५९,९३८,२७३	७९,५२२,०२९,४१९	९०,२०४,९५२,६६२	७५,८८९,५७३,२५६

४.७.४ : प्रभारको लागि व्यवस्था

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
निर्दिष्ट प्रभारको लागि व्यवस्था				
गत वर्षको अन्तिम मौज्दात	५०६,७३६,३५०	५३५,०१०,१७३	४७२,८१०,५६१	५१७,६०५,००६
यस वर्षको प्रभार :	११५,७८३,६९६	(२८,२७३,८२३)	७८,४४२,८६८	(४४,७९४,४४४)
यस वर्षको थप	११५,७८३,६९६	-	७८,४४२,८६८	-
यस वर्ष असूली/विपर्यय	-	(२८,२७३,८२३)	-	(४४,७९४,४४४)
अपलेखन	-	-	-	-
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ	-	-	-	-
अन्य उतारचढाव	-	-	-	-
यस वर्षको अन्तिम मौज्दात	६२२,५२०,०४६	५०६,७३६,३५०	५५१,२५३,४२९.०९	४७२,८१०,५६१
सामुहिक प्रभारको लागि व्यवस्था				
गत वर्षको अन्तिम मौज्दात	८३६,४९८,५४३	६५८,२५६,५१३	८००,८६३,०१७	६३१,३७३,६२५
यस वर्षको प्रभार :	४६४,९६०,०२९	१७८,२४२,०३०	४००,२८६,३९५	१६९,४८९,३९२
यस वर्षको थप/विपर्यय	४६४,९६०,०२९	१७८,२४२,०३०	४००,२८६,३९५	१६९,४८९,३९२
विदेशी मुद्राको प्रभारमा विनिमय दरको घट/बढ	-	-	-	-
अन्य उतारचढाव	-	-	-	-
यस वर्षको अन्तिम मौज्दात	१,३०१,४५८,५७२	८३६,४९८,५४३	१,२०१,१४९,४१२	८००,८६३,०१७
प्रभारको लागि जम्मा व्यवस्था	१,९२३,९७८,६१८	१,३४३,२३४,८९३	१,७५२,४०२,८४१	१,२७३,६७३,५७८

४.८ धितोपत्रमा लगानी
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
अपलेखित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी	७,२१४,८२५,८९३	४,७९२,९५६,९५६	७,१६४,८५४,१९७	४,७५६,९६५,९५६
FVTOCI मा मुल्याङ्कन गरिएको इक्विटीमा गरिएको लगानी	३,३९८,६२४,०६८	२,२९८,४०७,६३८	३,२६०,७७१,९४३	२,२६८,४९८,९९३
जम्मा	१०,६१३,४४९,९६१	७,०९१,३६४,५९४	१०,४२५,६२६,१४०	७,०२५,४६४,९५०

बैंकले विभिन्न वित्तीय उपकरणहरूमा गरेको लगानीलाई दुई वर्गमा वर्गीकृत गरी यस शिर्षक अन्तर्गत देखाइएको छ। अपलेखित लागतमा गणना गरिएको लगानी बाहेक अन्य लगानीलाई फेयर भ्यालुमा गणना गरी फरक रकमलाई अन्य विस्तृत आम्दानी अन्तर्गत देखाइएको छ। शेयर लगानीको प्रतिफल बोनस शेयरको रूपमा प्राप्त भएमा लगानीको लागतमा घटबढ नगरी शेयर संख्या मात्र बढाई गणना गर्ने गरिन्छ।



४.द.१ परिशोधित मुल्यमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
ऋण धितोपत्र	४९,९७१,६९६	३५,९९१,०००	-	-
सरकारी ऋण पत्र	६,४१६,८१८,१६४	४,७५६,९६५,९५६	६,४१६,८१८,१६४	४,७५६,९६५,९५६
सरकारी ट्रेजरी बिल	७४८,०३६,०३३	-	७४८,०३६,०३३	-
नेपाल राष्ट्र बैंकको वण्ड	-	-	-	-
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू	-	-	-	-
अन्य लगानी	-	-	-	-
घटाउने: हानी नोक्सानी व्यवस्था	-	-	-	-
जम्मा	७,२१४,८२५,८९३	४,७९२,९५६,९५६	७,१६४,८५४,१९७	४,७५६,९६५,९५६

४.द.२ अन्य विस्तृत आम्दानीको विवरण मार्फत फेयर भ्यालुमा मुल्याङ्कन गरिएका शेयर लगानी

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
इक्विटी उपकरणहरू	३,३९८,६२४,०६८	२,२९८,४०७,६३८	३,२६०,७७१,९४३	२,२६८,४९८,९९३
सुचिकृत शेयर	३,१०९,७१५,७३४	२,२८६,१८४,१३८	२,९७५,३६३,६०९	२,२५९,७७५,४९३
सुचिकृत नगरिएका शेयर	२८८,९०८,३३४	१२,२२३,५००	२८५,४०८,३३४	८,७२३,५००
जम्मा	३,३९८,६२४,०६८	२,२९८,४०७,६३८	३,२६०,७७१,९४३	२,२६८,४९८,९९३

विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
सूचीकृत इन्भेस्टिमा भएको लगानी								
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड	२,२१३,९३८,४३८	३,१०९,७१५,७३४	१,९०३,१३८,२८७	२,२८६,१८४,१३८	२,०८०,४९५,९८३	२,९७५,३६३,६०९	१,८७६,०१९,४२७	२,२५९,७७५,४९३
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड	२३८,६५०,१९६	४९६,७८७,९५४	२३८,६५०,१९६	४४०,११४,८१०	२३८,६५०,१९६	४९६,७८७,९५४	२३८,६५०,१९६	४४०,११४,८१०
(८,३०,२२० किता संस्थापक शेयर समेत)								
सोल्टी होटेल लिमिटेड	२४०,९७९,९३५	१,८३,१४०,९५७	१९१,८३०,७३४	१,९८,०१५,०२७	२४०,९७९,९३५	१,८३,१४०,९५७	१९१,८३०,७३४	१,९८,०१५,०२७
१,८९,२२७ किता साधारण शेयर रु. १० का दलले चुक्ता								
प्राइम लार्जिफ इन्स्योरेन्स कम्पनी लिमिटेड	२००,४४८,०००	८९९,६१९,४०२	२००,४४८,०००	५८७,६५६,८१४	२००,४४८,०००	८९९,६१९,४०२	२००,४४८,०००	५८७,६५६,८१४
३३,८८,३९७ किता साधारण शेयर रु. १०० का दलले चुक्ता								
नेपाल टुर सञ्चार कम्पनी लिमिटेड	८५,९२४,०७२	८३,०३४,३५०	८५,९२४,०७२	८७,८५१,६१०	८५,९२४,०७२	८३,०३४,३५०	८५,९२४,०७२	८७,८५१,६१०
१,२६,७७० किता साधारण शेयर रु. १०० का दलले चुक्ता								
बुटवल पावर कम्पनी लिमिटेड	७६,५१२,९२२	६३,१४९,८९६	८३,२८१,७८४	७१,४८२,९७६	८३,२८१,७८४	६३,१४९,८९६	७३,६९६,१५१	६२,८७५,१६२
१,६९,१०२ किता साधारण शेयर रु. १०० का दलले चुक्ता								
समूह १,७५,७०५ किता रु. १०० का दलले चुक्ता								
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड	११५,११३,०४७	५३,७७६,९६६	११५,११३,०४७	५८,६६३,५५६	११५,११३,०४७	५३,७७६,९६६	११२,०१७,२०९	५७,०२२,९२७
१,३१,३३९ किता साधारण शेयर रु. १०० का दलले चुक्ता								
समूह १,३५,११८ किता रु. १०० का दलले चुक्ता								
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड	१०९,७६५,३८८	८४,५१४,२३०	९१,७७९,७८१	५३,९५०,४५५	१०९,७६५,३८८	८४,५१४,२३०	९१,७७९,७८१	५३,९५०,४५५
१,२७,६६५ किता साधारण शेयर रु. १०० का दलले चुक्ता								
जलविद्युत लगानी तथा विकास क. लि.	२७,३२६,८८१	२४,१७४,३४४	२७,३२६,८८१	२६,५१६,०३९	२७,३२६,८८१	२३,३०५,४४४	२६,४५७,९८१	२५,६४७,१३९
१,७५,२२९ किता साधारण शेयर रु. १०० का दलले चुक्ता								
समूह १,८४,७८६ किता रु. १०० का दलले चुक्ता								
साना किसान विकास बैंक लिमिटेड	४०,३२७,०९०	६३,२३३,५८६	२१,२६४,०२८	१९,८०१,८२४	४०,३२७,०९०	६३,२३३,५८६	२१,२६४,०२८	१९,८०१,८२४
४८,६०४ किता साधारण शेयर रु. १०० का दलले चुक्ता								
निर्धन उथान बैंक लिमिटेड	१८,९५४,३३६	१९,८६६,३४१	१८,९५४,३३६	१४,६३१,७१८	१८,९५४,३३६	१९,८६६,३४१	१८,९५४,३३६	१४,६३१,७१८
१९,५७३ किता साधारण शेयर रु. १०० का दलले चुक्ता								
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड	८७,०९०,२४६	८९,४१४,६४०	२५,०८३,९५८	१८,८८८,३३९	८७,०९०,२४६	८९,४१४,६४०	२५,०८३,९५८	१८,८८८,३३९
७०,९६४ किता साधारण शेयर रु. १०० का दलले चुक्ता								
क्लिमेक लघुवित्त विकास बैंक लिमिटेड	७३,८७१,०२०	११३,५३४,६४७	५५,७०४,४५३	६०,३५२,०७९	७३,८७१,०२०	११३,५३४,६४७	५५,७०४,४५३	६०,३५२,०७९
१,०४,९६० किता साधारण शेयर रु. १०० का दलले चुक्ता								





विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०१७		आषाढ मसान्त २०१६		आषाढ मसान्त २०१७		आषाढ मसान्त २०१६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
मेरो माइक्रोफाइनांस वित्तिय संस्था लिमिटेड ११,२४९ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	६,७६७,२५६	७,५८२,५००	६,७६७,२५६	४,६०३,९२८	६,७६७,२५६	७,५८२,५००	४,६०३,९२६	
आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेड ११,५०४ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	७,१५९,४३७	८,०६४,३०४	७,१५९,४३७	६,७५९,३८६	७,१५९,४३७	८,०६४,३०४	६,७५९,३८६	
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड ६२,२५८ किता साधारण शेयर रु. १०० का दाले चुक्ता समूह ६२,३३६ किता रु. १०० का दाले चुक्ता	३१,५८०,४९५	४०,९५४,४८९	३१,५८०,४९५	२९,६६३,१३६	३१,५८०,४९५	४०,९०३,२४३	२९,६५०,१८२	
स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेड २,८८,५९४ किता संस्थापक शेयर रु. १०० का दाले चुक्ता	१००,४४०,९५२	१७७,९१८,३१२	-	-	१००,४४०,९५२	१७७,९१८,३१२	-	
एनआईबिएल स्मार्टिड फण्ड - १ ७३,८४,४७६ किता साधारण शेयर रु. १० का दाले चुक्ता	७७,५९६,१०४	७३,१०६,३१२	७७,५९६,१०४	६८,३८०,२४८	७७,५९६,१०४	७३,१०६,३१२	६८,३८०,२४८	
ग्लोबल आपूर्ति समुन्नत योजना - १ ८१,३५,८५३ किता साधारण शेयर रु. १० का दाले चुक्ता	९४,६११,८९५	६९,८०४,६१९	९४,६११,८९५	६८,१७८,४४८	९४,६११,८९५	६९,८०४,६१९	६८,१७८,४४८	
एनएमबी हार्डिब्रिड फण्ड एल ? १२,६१,९२१ किता साधारण शेयर रु. १० का दाले चुक्ता	१२,६१९,२१०	११,९८८,२५०	१२,६१९,२१०	१२,६५७,०६८	१२,६१९,२१०	११,९८८,२५०	१२,६५७,०६८	
निबल इन्विटी फण्ड ११,२६५,०४० किता साधारण शेयर रु. १० का दाले चुक्ता	११,२६५,०४०	१०,५१०,२८२	११,२६५,०४०	१०,५१०,२८२	११,२६५,०४०	१०,५१०,२८२	१०,५१०,२८२	
एनआईबिएल प्रगति फण्ड १०,२७४,०७० किता साधारण शेयर रु. १० का दाले चुक्ता	१०,२७४,०७०	८,३७३,३६७	१०,२७४,०७०	७,६४३,९०८	१०,२७४,०७०	८,३७३,३६७	७,६४३,९०८	
लक्ष्मी इन्विटी फण्ड १८,७५०,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	१८,७५०,०००	१६४,४३७,५००	१८,७५०,०००	१४३,०६२,५००	१८,७५०,०००	१६४,४३७,५००	१४३,०६२,५००	
सानिमा इन्विटी फण्ड २,५०,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	२,५००,०००	२,४८२,५००	२,५००,०००	२,३५०,०००	२,५००,०००	२,४८२,५००	२,३५०,०००	
सिडिजन्स म्युटल फण्ड - १ २०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	२०,०००,०००	२०,१२०,०००	२०,०००,०००	२०,३६०,०००	२०,०००,०००	२०,१२०,०००	२०,३६०,०००	
एनआईएस एमिया प्रोथ फण्ड २०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	२०,०००,०००	२०,३८०,०००	२०,०००,०००	२०,५६०,०००	२०,०००,०००	२०,३८०,०००	२०,५६०,०००	
निबल ब्यालेन्ड फण्ड - २ ५०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	५०,०००,०००	४९,५००,०००	५०,०००,०००	५०,०००,०००	५०,०००,०००	४९,५००,०००	५०,०००,०००	
सिडिजन्स म्युटल फण्ड - २ २०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	२०,०००,०००	२०,०००,०००	२०,०००,०००	२०,०००,०००	२०,०००,०००	२०,०००,०००	२०,०००,०००	





विवरण	समूह				वैक			
	आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
सिद्धार्थ इनभेस्टमेण्ट ग्रोथ स्किम - २ ३,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	३०,०००,०००	३०,०००,०००	-	-	३०,०००,०००	३०,०००,०००	-	-
एन आई सी एसिया ब्यालेन्सड फण्ड २०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	२०,०००,०००	२०,७६०,०००	-	-	२०,०००,०००	२०,७६०,०००	-	-
एन एम बी ५० ४०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	४०,०००,०००	४०,०००,०००	-	-	४०,०००,०००	४०,०००,०००	-	-
समराईज फर्स्ट म्यूचुअल फण्ड ३०,००,००० किता साधारण शेयर रु. १० का दाले चुक्ता	३०,०००,०००	३०,०००,०००	-	-	३०,०००,०००	३०,०००,०००	-	-
नेपाल बैंक लिमिटेड १७,९८८ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	४,३७९,७६०	४,४७९,०८७	४,३७९,७६०	४,२५५,७१२	-	-	-	-
रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड १ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	८६	८४	८६	९०	-	-	-	-
युनियन हाइड्रोपावर ८४,३२० किता साधारण शेयर रु. १०० का दाले चुक्ता	८,४३२,०००	४,३००,३२०	८,४३२,०००	९,६९२,४८०	-	-	-	-
कृषि विकास बैंक लिमिटेड १ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	-	३८५	-	४०९	-	-	-	-
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड १३४ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	-	२२,९१०	-	-	-	-	-	-
निबल बैंक लिमिटेड ४ किता साधारण शेयर रु. १०० का दाले चुक्ता	-	३,०६०	-	-	-	-	-	-
हिमाल दोलाखा हाइड्रोपावर लिमिटेड ११,३८,४९० किता साधारण शेयर रु. १०० का दाले चुक्ता	११३,८४९,०००	१२०,६७९,९४०	-	-	-	-	-	-
एनएमबी सुलभ इनभेस्टमेण्ट फण्ड - १ सिद्धार्थ इन्विटी ओरोन्टेड स्किम	-	-	१९,३५९,३४३	१६,९४४,०९८	-	-	१९,३५९,३४३	१६,९४४,०९८
लक्ष्मी भ्यालू फण्ड ? फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड	-	-	८७,९८३,७७९	७४,८०८,०७३	-	-	८७,९८३,७७९	७४,८०८,०७३
	-	-	७५,०००,०००	७६,५००,०००	-	-	७५,०००,०००	७६,५००,०००
	-	-	७५,६५,४३३	४०९,९२५	-	-	-	-



विवरण	समूह						बैंक					
	आषाढ मसान्त २०७७			आषाढ मसान्त २०७६			आषाढ मसान्त २०७७			आषाढ मसान्त २०७६		
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
सूचीकृत नभएका इक्विटीमा भएको लगानी कर्जा सूचना केन्द्र लिमिटेड १,७४,९६० किता साधारण शेयर रु. १०० का दरले चुक्ता	२८८,९०८,३३४	२८८,९०८,३३४	१२,२२३,५००	१२,२२३,५००	१२,२२३,५००	१२,२२३,५००	२८५,४०८,३३४	२८५,४०८,३३४	२८५,४०८,३३४	२८५,४०८,३३४	२८५,४०८,३३४	५,७२३,५००
नेपाल क्लियरिङ हाउस लिमिटेड ३७,४४० किता साधारण शेयर रु. १०० का दरले चुक्ता	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००	२,६००,०००
नेशनल बैंकिङ इन्स्टिट्यूट लिमिटेड २४,६९७ किता साधारण शेयर रु. १०० का दरले चुक्ता	२,६३४,८३४	२,६३४,८३४	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	२,६३४,८३४	२,६३४,८३४	२,६३४,८३४	२,६३४,८३४	२,६३४,८३४	१,२००,०००
प्रभु क्यापिटल लिमिटेड १,००० किता साधारण शेयर रु. १०० का दरले चुक्ता	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००	१००,०००
बैंकिङ, फाइनेन्स एण्ड इन्स्योरेन्स इन्स्टिट्यूट अफ नेपाल ३०,००० किता साधारण शेयर रु. १०० का दरले चुक्ता	४,५००,०००	४,५००,०००	४,५००,०००	४,५००,०००	४,५००,०००	४,५००,०००	४,५००,०००	४,५००,०००	४,५००,०००	४,५००,०००	४,५००,०००	३,०००,०००
समूह ४५,००० किता रु. १०० का दरले चुक्ता	२,७५,२५०,०००	२,७५,२५०,०००	२,७५,२५०,०००	२,७५,२५०,०००	२,७५,२५०,०००	२,७५,२५०,०००	२,७५,२५०,०००	२,७५,२५०,०००	२,७५,२५०,०००	२,७५,२५०,०००	२,७५,२५०,०००	-
नेपाल स्टक एक्सचेंज लिमिटेड २,५०,००० किता साधारण शेयर रु. १०० का दरले चुक्ता	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	२,०००,०००	-
नेपाल फिन्सफ्ट कम्पनी लिमिटेड २,००० किता साधारण शेयर रु. १०० का दरले चुक्ता	२,५०२,८६६,७७२	३,३९८,६३४,०६८	१,९१५,३६९,७८७	२,२९८,४०७,६३८	२,२९८,४०७,६३८	२,२९८,४०७,६३८	२,३६५,९०४,३९६	३,२६०,७७९,९४३	३,२६०,७७९,९४३	३,२६०,७७९,९४३	३,२६०,७७९,९४३	२,२६८,४९८,९९३
जम्मा												

सूचिकृत नभएका शेयरमा गरिएको लगानीलाई परल मोलमा गणना गरिएको छ।





४.९ चालु कर सम्पत्ति

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
चालु कर सम्पत्ति	३,८१४,९०७,५०१	३,०७०,००८,९७३	३,५८८,५५०,४८६	२,८९०,२७३,२३३
चालु वर्षको आय कर सम्पत्ति	७४४,८९८,५२८	७९७,१६०,१९८	६९८,२७७,२५३	६१७,४२४,४५८
गत वर्षहरूको कर सम्पत्ति	३,०७०,००८,९७३	२,२७२,८४८,७७५	२,८९०,२७३,२३३	२,२७२,८४८,७७५
चालु कर दायित्व	३,६८०,७४५,४९२	३,०५५,५५३,३६८	३,४७४,३९५,९८१	२,८७६,०७०,०९०
चालु वर्षको आयकर दायित्व	६२५,१९२,१०४	८३६,५८७,७९८	५९८,३२५,८९१	६५७,१०४,५००
गत वर्षहरूको कर दायित्वहरू	३,०५५,५५३,३६८	२,२१८,९६५,५९०	२,८७६,०७०,०९०	२,२१८,९६५,५९०
जम्मा	१३४,१६२,००८	१४,४५५,५८५	११४,१५४,५०४	१४,२०३,१४२

बैंकले आयकर ऐन बमोजिम आयको स्वःघोषणा सँगै बुझाएको अग्रिम आयकरको रकम तथा बैंकलाई प्राप्त भुक्तानीमा भुक्तानीकर्ताले कट्टी गरेको करलाई आयकर सम्पत्ति शिर्षकमा देखाइएको छ। त्यस्तै आयकर ऐन बमोजिम प्रत्येक आय वर्षका लागि बुझाउनुपर्ने गरेको रकमलाई आयकर दायित्व शिर्षकमा देखाइएको छ।

४.१० सहायक कम्पनीमा भएको लगानी

रकम रु. मा

विवरण	समूह	बैंक
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
सूचीकृत सहायक कम्पनीमा भएको लगानी	१४७,०००,०००	१४७,०००,०००
सूचीकृत नभएको सहायक कम्पनीमा भएको लगानी	२७०,०००,०००	२७०,०००,०००
जम्मा लगानी	४१७,०००,०००	४१७,०००,०००
घटाउने : प्रभार व्यवस्था	-	-
खुद क्यारिङ (Carrying) रकम	४१७,०००,०००	४१७,०००,०००

सहायक कम्पनीको शेयरमा गरिएको लगानीलाई परल लागतमा देखाइएको छ।

४.१०.१ : सूचीकृत सहायक कम्पनीमा भएको लगानी

विवरण	बैंक			
	आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड १९,४८,१०० साधारण शेयर, प्रति शेयर रु.१०० ले चुक्ता (४,७८,१०० कित्ता बोनस शेयर सहित)	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००
जम्मा	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००	१४७,०००,०००

४.१०.२ : सूचीकृत नभएको सहायक कम्पनीमा भएको लगानी

विवरण	बैंक			
	आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड २७,००,००० साधारण शेयर, प्रति शेयर रु.१०० ले चुक्ता	२७०,०००,०००	२७०,०००,०००	२७०,०००,०००	२७०,०००,०००
जम्मा	२७०,०००,०००	२७०,०००,०००	२७०,०००,०००	२७०,०००,०००





४.१०.३ : बैंकको सहायक कम्पनीमाको जानकारी

विवरण	बैंक	
	बैंकले धारण गरेको स्वामित्वको प्रतिशत	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	७०%	७०%
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड	१००%	१००%

४.१०.४ : सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ/ Non Controlling Interest (NCI) of the Subsidiary

विवरण	समूह	
	यस वर्ष	
	लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	लक्ष्मी क्यापिटल मार्केट लिमिटेड
NCI सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	३०%	०%
यस वर्षको नाफा/ (नोक्सान) बाँडफाँड	२१,२८२,४९६	-
असाढ २०७६ अन्त्यमा NCI सँग रहेको संचित मौज्जात	१४८,०८७,२९४	-
NCI लाई दिएको लाभांश	८,२१५,२६३	-
कोषको उपयोग	१,६१०,३०१	-
असाढ अन्त्यमा रहेको NCI	१५९,५४४,२२५	-
विवरण	गत वर्ष	
	लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	
	लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	लक्ष्मी क्यापिटल मार्केट लिमिटेड
NCI सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	३०%	०%
यस वर्षको नाफा/ (नोक्सान) बाँडफाँड	३२,८७६,६६१	-
असाढ २०७५ अन्त्यमा NCI सँग रहेको संचित मौज्जात	१३५,४९५,५२६	-
NCI लाई दिएको लाभांश	१९,१०५,२६३	-
कोषको उपयोग	१,१७९,६३१	-
असाढ अन्त्यमा रहेको NCI	१४८,०८७,२९३	-



४.११ सम्बद्ध कम्पनीमा भएको लगानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-
सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी	-	-	-	-
कुल लगानी	-	-	-	-
घटाउने : प्रभार व्यवस्था	-	-	-	-
खुद Carrying Amount	-	-	-	-

४.११.१ : सूचीकृत सम्बद्ध कम्पनीमा भएको लगानी

रकम रु. मा

विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
..... लिमिटेड								
..... लिमिटेड								
..... लिमिटेड								
जम्मा								

४.११.२ : सूचीकृत नभएको सम्बद्ध कम्पनीमा भएको लगानी

रकम रु. मा

विवरण	समूह				बैंक			
	आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६		आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६	
	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु	लागत मूल्य	फेयर भ्यालु
..... लिमिटेड								
..... लिमिटेड								
..... लिमिटेड								
जम्मा								

४.११.३ : बैंकको सम्बद्ध कम्पनीहरूको जानकारी

रकम रु. मा

विवरण	समूह		बैंक	
	बैंकले धारण गरिएको स्वामित्वको प्रतिशत		बैंकले धारण गरिएको स्वामित्वको प्रतिशत	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
..... लिमिटेड				
..... लिमिटेड				
..... लिमिटेड				
..... लिमिटेड				
..... लिमिटेड				



४.११.४ : सम्बद्ध कम्पनीहरूको इक्विटी भ्याल

विवरण	समूह	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
..... लिमिटेड		
..... लिमिटेड		
..... लिमिटेड		
जम्मा		

४.१२ लगानी सम्पत्तिहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
फेयर भ्यालुमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति				
गत वर्षको अन्त्यको मौज्जात	-	-	-	-
यस वर्षको थप/घट	-	-	-	-
यस वर्षको फेयर भ्यालुमा भएको खुद परिवर्तन	-	-	-	-
समायोजन	-	-	-	-
खुद रकम	-	-	-	-
लागतमा मुल्याङ्कन गरिएको लगानी सम्पत्ति				
गत वर्षको अन्त्यको मौज्जात	३७,३२९,६६६	३७,४८८,८६९	३७,३२९,६६६	३७,४८८,८६९
यस वर्षको थप/घट	७१,६४७,२३२	(१५९,२०२)	७१,६४७,२३२	(१५९,२०२)
समायोजन	-	-	-	-
सीचित हास कट्टी	-	-	-	-
सीचित प्रभार नोक्सान	-	-	-	-
खुद रकम	१०८,९७६,८९९	३७,३२९,६६६	१०८,९७६,८९९	३७,३२९,६६६
जम्मा	१०८,९७६,८९९	३७,३२९,६६६	१०८,९७६,८९९	३७,३२९,६६६

गैर चालु सम्पत्ति (Non-Current Assets) तथा निसर्ग समूह (Disposal Group) मा राखिएको सम्पत्तिलाई परल लागतमा गणना गरी लगानी सम्पत्ति अन्तर्गत देखाइएको छ।

४.१३ सम्पत्ति र उपकरण

रकम रु. मा

विवरण	जग्गा	भवन	लीज होल्ड सम्पत्ति	कम्प्युटर र एक्सोसोरिज	परिवहन साधन	फर्निचर तथा फिक्सर	मेशिनरी	अन्य उपकरणहरू	आषाढ २०७७ अन्तिमको मौज्जात	आषाढ २०७६ अन्तिमको मौज्जात
परल मोल										
श्रावण १, २०७५ को मौज्जात	६४१,४०४,७९६	२७७०२८,७११	२०८,९४८,२७८	१४१,७३३,१८४	११८,४९६,४४४	८०,६१०,४६४	-	२४१,८७७,३२६	१,४३७,०३७,०२८	
यस वर्ष थप	-	२६,३४६,९४२	४०,२४२,७४८	२६,४८७,३९४	३९,४७८,८७७	९,४९७,९१४	-	७७८,७६,४७४	३००,४८१,११९	
प्राप्ति	-	-	१,७०४,७८७	२६,४८७,३९४	३९,४७८,८७७	९,४९७,९१४	-	७७८,७६,४७४	१२८,०७९,१८६	
पूर्वांकृत	-	२६,३४६,९४२	३८,९४६,९६१	-	-	-	-	-	१७२,४०१,९३३	
यस वर्षको बिक्री	-	-	(२,७७३,१८४)	(२,३३३,१४३)	(८,०००,०००)	(३७६,४४९)	-	(१६,२२९,७६६)	(२,७३३,८८३)	
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौज्जात	६४१,४०४,७९६	२७३,३७४,६६३	२४६,४२७,८४१	१७४,८६८,४२६	१४०,०७४,४३१	८९,७३१,९३१	-	३,३३,२४,१७४	१,७१०,१८९,३१४	
यस वर्ष थप	-	४,७४६,८७३	६४,८८६,७७७	६१,२८६,०७४	२१,७३३,४७३	२०,४३४,९८१	-	६८,२९३,१६१	२२०,०३०,४६१	
प्राप्ति	-	-	-	६१,२८६,०७४	२१,७३३,४७३	२०,४३४,९८१	-	६८,२९३,१६१	१४४,१४६,४४८	
पूर्वांकृत	-	४,७४६,८७३	६४,८८६,७७७	-	-	-	-	-	६४,८८६,४४०	
यस वर्षको बिक्री	-	-	(७,०९२,७२८)	(१२,४६३,३४४)	(१,९०१,२८८)	(१४१,४९२)	-	(१४,२२१,४१९)	(२९,८८३,९१३)	
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-	-	-	(२९,७७१,४१२)	
आषाढ २०७७ अन्तिमको मौज्जात	६४१,४०४,७९६	२७८,१२१,५३६	३०९,३३५,११३	२२४,६९१,१४६	१६९,८८७,६९६	११०,११६,३२०	-	३,६६,४९,९१७	१,९००,४०८,२६२	
हास कट्टी र प्रभार										
श्रावण १, २०७५ को मौज्जात	-	२८,३९१,६१२	१११,१४७,९१२	९४,१४४,६१६	३४,३७०,७४४	४,३६१,६८१	-	१४४,१७२,३३४	३९,६,६११,९२९	
यस वर्षको हास कट्टी	-	-	३०,०१८,३४२	२१,४४८,४७८	१८,०८१,१७२	१०,७४८,४९६	-	३०,३८०,८१०	९१,३६४,२१४	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	
बिक्री	-	-	(२,७७३,६००)	(२,३३३,१४३)	(४,१४८,०९४)	(४,२७१,३३४)	-	(१४,८०१,९१९)	(१९,३८७,२४३)	
समायोजन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौज्जात	-	३४,३०४,८०४	१४८,३६६,२५४	११४,९११,४७२	४८,२२३,८२२	६४,६६३,०७१	-	१४४,७४२,२०९	४६८,४८९,९०१	
सालको हास कट्टी	-	७,१२१,८८४	३९,४४२,८७४	२७,४४४,९२३	२१,८४७,६१४	११,४०२,४७८	-	४७६,९८८,८९०	१४४,१८९,१६४	
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	
बिक्री	-	-	(७,०४१,४०६)	(१२,४४४,१९४)	(१,३३७,२४८)	(१४१,४९२)	-	(१४,०४१,४९२)	(२४,४०१,९१९)	
समायोजन	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७७ अन्तिमको मौज्जात	-	४२,४२६,०९०	१७०,६२४,०२३	१२३,३७७,६६९	६८,८१४,१८८	७४,९४४,०२७	-	१६२,३६६,६७८	४६१,२९९,४४२	
पूँजीगत निर्माण	-	-	३०,०४१,१३७	-	-	-	-	-	४७,३९९,३२९	
खुद किताबी मूल्य	-	-	-	-	-	-	-	-	-	
आषाढ २०७६ अन्तिमको मौज्जात	६४१,४०४,७९६	२९४,४७०,१८८	१०८,०३६,१८६	६१,६०६,४८४	१०१,७६१,६०९	२४,०३८,८८९	-	१,३९६,६६८,०४०	१,२९२,३९८,४११	
आषाढ २०७७ अन्तिमको मौज्जात	६४१,४०४,७९६	२९४,६६६,४४६	१६४,३७४,००४	९४,३१८,४८७	१०९,०७३,४२८	३४,१७७,२९३	-	१,४४४,७९२,६३३	१,३६६,६६८,०४०	



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited





विवरण	जमा	भवन	बीज होल्ड सम्पत्ति	कम्प्यूटर र एप्लोकेसिज	परिवहन साधन	फर्निचर तथा फिक्स्चर	मेशिनरी	अन्य उपकरणहरू	आषाढ २०७७ अन्तिमको मौज्जात	आषाढ २०७६ अन्तिमको मौज्जात
परल मोल										
श्रावण १, २०७५ को मौज्जात	६४४,५१०,६७८	२३७,६३७,९४४	२०५,३८२,५७७	१४९,२३२,७८२	९८,८८८,४८७	७७,३२१,३३१	-	२२०,६६५,४८९	१,६३५,६४५,२८८	१,३८३,०६३,२४१
यस वर्ष थप	-	२६,३४६,९४२	३८,५३६,९६१	२६,३२३,३९५	३८,०६२,०७७	८,८१०,१६४	-	७९,९६५,६८६	२११,०४५,२३५	२७७,३४०,१६१
प्राप्ति	-	-	३८,५३६,९६१	२६,३२३,३९५	३८,०६२,०७७	८,८१०,१६४	-	७९,९६५,६८६	१४६,१६१,३२२	११६,४१६,८२८
पूर्जीकृत	-	-	(२,७७३,१८५)	(२,३०१,६४३)	(८,०००,०००)	(२००,६६२)	-	(१५,१८९,३७२)	(२८,४६४,८५१)	(२६,७८८,११३)
यस वर्षको बिक्री	-	-	२४१,१४६,३५३	१७६,२६०,४२४	१२८,९४०,५६४	८७,९३०,८२२	-	२७८,४४१,८०४	१,८१८,२२५,६५२	१,६३५,६४५,२८८
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	६४४,५१०,६७८	२६३,९८४,८८६	२४१,१४६,३५३	१७६,२६०,४२४	१२८,९४०,५६४	८७,९३०,८२२	-	२७८,४४१,८०४	१,८१८,२२५,६५२	१,६३५,६४५,२८८
यस वर्ष थप	-	४,७४६,८७३	६५,७०७,७०६	६५,२४४,०७४	१३,५२०,४८७	२०,४२०,४८७	-	५३,४२३,१०३	२११,०४५,२३५	२७७,३४०,१६१
प्राप्ति	-	-	६५,७०७,७०६	६५,२४४,०७४	१३,५२०,४८७	२०,४२०,४८७	-	५३,४२३,१०३	१४६,१६१,३२२	१४६,१६१,३२२
पूर्जीकृत	-	४,७४६,८७३	(७,०६२,७२८)	(१२,४६३,३४४)	(१२,४६३,३४४)	(१५,४६२)	-	(१५,२२१,४१९)	(२८,४६४,८५१)	(२६,७८८,११३)
यस वर्षको बिक्री	-	-	-	-	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	-
आषाढ २०७७ अन्तिमको मौज्जात	६४४,५१०,६७८	२६८,७३१,७६०	२६६,७६१,३३१	२२२,०४२,२४४	१४२,४५१,७६४	१०८,२९९,७२८	-	३१६,६४३,४८८	२,००२,४४१,०१२	१,८१८,२२५,६५२
हास कट्टी र प्रभार										
श्रावण १, २०७५ को मौज्जात	-	२८,०८१,१४२	१०९,०१६,६५०	९४,११५,९२७	२७,४२९,७६२	५३,५७२,२७४	-	१३०,२९३,१०४	४४४,५०८,८७०	३७९,७३०,००४
यस वर्षको हास कट्टी	-	६,४४६,१७८	२६,२२४,१३०	२०,२२३,१५७	१५,६७६,५४९	९,०७९,००१	-	२८,७८३,२९८	१०९,५०८,३२३	८३,८६३,८२१
यस वर्षको प्रभार	-	-	(२,७७३,६००)	(२,३०१,६४३)	(४,१५८,०९५)	(२४१,३४८)	-	(१४,७००,५८२)	(२४,२४४,२७८)	(१९,०८४,९५७)
बिक्री	-	-	१६२,७८२,४६९	११२,०३७,४३२	३८,९४८,२२६	६२,३९२,९६६	-	१४६,३०५,८२२	५२९,७६१,९१५	४४४,५०८,८७०
समायोजन	-	-	-	-	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	-	३४,५२७,३२०	१४६,७९९,८८७	११२,०३७,४३२	३८,९४८,२२६	६२,३९२,९६६	-	१४६,३०५,८२२	५२९,७६१,९१५	४४४,५०८,८७०
सालको हास कट्टी	-	६,६८९,९५१	३८,५७४,२१२	२,७१२,०५९	१८,६०१,७९०	११,०८९,७३१	-	४३,५१२,४९६	१४५,५८९,२४९	१०९,५०८,३२३
यस वर्षको प्रभार	-	-	-	-	-	-	-	-	-	-
बिक्री	-	-	(७,०५१,४०६)	(१२,४४५,१९५)	(१४,०४४,४२१)	(१५१,४९२)	-	(१५,०४४,४२१)	(३४,६९२,७५४)	(२४,२४४,२७८)
समायोजन	-	-	-	-	-	-	-	-	-	-
आषाढ २०७७ अन्तिमको मौज्जात	-	४१,२१७,३७१	१६७,७५९,८८७	१२६,७४३,२९६	५७,५५०,०१६	७३,३९१,०१५	-	१७९,७७३,८९७	६४०,६४८,४६१	५२९,७६१,९१५
पूर्जीगत निर्माण	-	-	३०,०५१,१३७	-	-	-	-	-	३०,०५१,१३७	५,७३९,९३२
खुद कितानी मूल्य	-	-	-	-	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	६४४,५१०,६७८	२२९,४४४,४६७	१६६,००८,५०२	६१,२२३,०९२	९०,००९,३३८	२५,५३७,९०७	-	१३२,१३५,९८२	१,३१४,८६३,०६६	१,२४१,९३६,४१७
आषाढ २०७७ अन्तिमको मौज्जात	६४४,५१०,६७८	२२७,५०१,४६९	१६२,७४२,४८१	६५,३२८,५४९	८४,९०१,७४७	३४,९६८,६६३	-	१४१,८६९,५९१	१,३१४,८६३,०६६	१,३१४,८६३,०६६

सम्पत्ति तथा उपकरणको लाई लागत मूल्यमा गणना गरी सम्पत्ति दृखाइएको छ। पूर्जीकण गरिएको लागत सम्पत्ति तथा उपकरणका लागि गरिएका खर्चहरूको सम्बन्धित सम्पत्तिबाट भविष्यमा आर्थिक लाभ प्राप्त भएमा पूर्जीकण गरिन्छ। सम्पत्ति तथा उपकरणको मर्मत तथा सम्भारका लागि गरिएका खर्चलाई नाफा नोक्सान हिसाबमा खर्च लोकिन्छ। सम्पत्ति निर्माणका खर्च प्राप्त हुने खुद नाफा वा नोक्सानीलाई नाफा नोक्सान हिसाबमा आम्दानी वा खर्च जनाइन्छ। यी सम्पत्तिहरूमा व्यवस्थापनले निर्धारण गरेको अनुमानित टिकाउ अवधिलाई आधार मानी Straight Line Basis को आधारमा हास कट्टी गणना गरिन्छ।



४.१४ ख्याती तथा अमूर्त सम्पत्ति
रकम रु. मा

विवरण	ख्याती	समूह			आषाढ २०७७ अन्तिमको मौज्दात	आषाढ २०७६ अन्तिमको मौज्दात
		सफ्टवेयर		अन्य		
		खरिद	विकास			
परल मोल						
श्रावण १, २०७५ को मौज्दात	-	१०४,६४१,०७१	-	-	१०४,६४१,०७१	८४,५२०,७४३
यस वर्ष थप	-	४४,८६९,१७२	-	-	४४,८६९,१७२	२०,१२०,३२९
प्राप्ति	-	४४,८६९,१७२	-	-	४४,८६९,१७२	२०,१२०,३२९
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको बिक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्दात	-	१४९,५१०,२४३	-	-	१४९,५१०,२४३	१०४,६४१,०७१
यस वर्ष थप	-	५७,६८०,२६१	-	-	५७,६८०,२६१	४४,८६९,१७२
प्राप्ति	-	५७,६८०,२६१	-	-	५७,६८०,२६१	४४,८६९,१७२
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको बिक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७७ अन्तिमको मौज्दात	-	२०७,१९०,५०४	-	-	२०७,१९०,५०४	१४९,५१०,२४३
परिशोधन र प्रभार						
श्रावण १, २०७५ को मौज्दात	-	६८,०७७,७८७	-	-	६८,०७७,७८७	४०,७५६,७५८
यस वर्षको परिशोधन	-	२५,०८१,०१७	-	-	२५,०८१,०१७	२७,३२१,०२९
यस वर्षको प्रभार	-	-	-	-	-	-
बिक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्दात	-	९३,१५८,८०४	-	-	९३,१५८,८०४	६८,०७७,७८७
सालको परिशोधन	-	२१,९२७,२३९	-	-	२१,९२७,२३९	२५,०८१,०१७
यस वर्षको प्रभार	-	-	-	-	-	-
बिक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७७ अन्तिमको मौज्दात	-	११५,०८६,०४२	-	-	११५,०८६,०४२	९३,१५८,८०४
पूँजीगत निर्माण	-	-	-	-	-	-
खुद किताबी मूल्य	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्दात	-	५६,३५१,४३९	-	-	५६,३५१,४३९	३६,५६३,२८४
आषाढ २०७७ अन्तिमको मौज्दात	-	९२,१०४,४६१	-	-	९२,१०४,४६१	५६,३५१,४३९



विवरण	ख्याती	बैंक		अन्य	आषाढ २०७७ अन्तिमको मौज्जात	आषाढ २०७६ अन्तिमको मौज्जात
		सफ्टवेयर				
		खरिद	विकास			
परल मोल						
श्रावण १, २०७५ को मौज्जात	-	१००,५९५,६७१	-	-	१००,५९५,६७१	८०,९०४,७४३
यस वर्ष थप	-	४३,९०४,२७२	-	-	४३,९०४,२७२	१९,६९०,९२९
प्राप्ति	-	४३,९०४,२७२	-	-	४३,९०४,२७२	१९,६९०,९२९
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको बिक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	-	१४४,४९९,९४३	-	-	१४४,४९९,९४३	१००,५९५,६७१
यस वर्ष थप	-	५६,८४९,८७९	-	-	५६,८४९,८७९	१९,६९०,९२९
प्राप्ति	-	५६,८४९,८७९	-	-	५६,८४९,८७९	१९,६९०,९२९
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको बिक्री	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ २०७७ अन्तिमको मौज्जात	-	२०१,३४९,८२२	-	-	२०१,३४९,८२२	१२०,२८६,६००
परिशोधन र प्रभार						
श्रावण १, २०७५ को मौज्जात	-	६५,५२६,२९५	-	-	६५,५२६,२९५	३८,८५१,३३६
यस वर्षको परिशोधन	-	२४,३९६,३२९	-	-	२४,३९६,३२९	२६,६७४,९५८
यस वर्षको प्रभार	-	-	-	-	-	-
बिक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	-	८९,८४२,६२४	-	-	८९,८४२,६२४	३८,८५१,३३६
सालको परिशोधन	-	२१,३२०,४२४	-	-	२१,३२०,४२४	२६,६७४,९५८
यस वर्षको प्रभार	-	-	-	-	-	-
बिक्री	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ २०७७ अन्तिमको मौज्जात	-	१११,१६३,०४८	-	-	१११,१६३,०४८	६५,५२६,२९५
पूँजीगत निर्माण	-	-	-	-	-	-
खुद किताबी मूल्य	-	-	-	-	-	-
आषाढ २०७६ अन्तिमको मौज्जात	-	५४,६५७,३१९	-	-	५४,६५७,३१९	४२,०५३,४०६
आषाढ २०७७ अन्तिमको मौज्जात	-	९०,१८६,७७४	-	-	९०,१८६,७७४	५४,६५७,३१९

खरिद गरिएका कम्प्युटर सफ्टवेयर लाइसेन्सलाई लागत मूल्यमा सो सफ्टवेयर प्रयोगमा ल्याउँन लाग्ने अन्य खर्च जोडी पूँजीकरण गरिन्छ। आफैं विकास गरिएको सफ्टवेयरको हकमा सो सफ्टवेयरबाट प्राप्त हुने आर्थिक लाभको रकम सोको लागत भन्दा बढी हुने अनुमान भएमा सो लागतलाई पूँजीकरण गरिन्छ। सफ्टवेयरको लागतलाई अनुमानित टिकाउ अवधिका आधारमा अपलेखन गरिन्छ। सफ्टवेयरको सम्भारका लागि गरिएको खर्चलाई नाफा नोक्सान हिसाबमा खर्च लेखिन्छ।



रकम रु. मा

विवरण	समूह			बैंक		
	यस वर्ष			यस वर्ष		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व
अस्थायी भिन्नतामा स्थगन कर बैक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी ग्राहकलाई दिएको कर्जा तथा सापटी लगानी सम्पत्ति धितोपत्रमा लगानी सम्पत्ति र उपकरण परिभाषित कर्मचारी लाभ योजना पट्टा दायित्व व्यवस्था अन्य अस्थायी भिन्नतामा	- - - - ४,५८०,५२१ ५,९५९,८७६ ७,०९४,८३२ १७,२४१,११५ -	- - - २६८,७३३,१८९ - - -	- - - (२६८,७३३,१८९) ४,५८०,५२१ ५,९५९,८७६ ७,०९४,८३२ १७,२४१,११५ -	- - - - ५,३८६,१८६ ३,३६१,३३१ ६,९५०,६८३ १७,२१४,३६५ -	- - - २६८,७६०,२८८ - - -	- - - (२६८,७६०,२८८) ५,३८६,१८६ ३,३६१,३३१ ६,९५०,६८३ १७,२१४,३६५ -
अस्थायी भिन्नतामा स्थगन कर गत वर्षको बाँकी कर घाटामा स्थगन कर करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	३४,८७६,३४४	२६८,७३३,१८९	(२३३,८५६,८४५)	३२,९१२,४६५	२६८,७६०,२८८	(२३३,५४७,८२३)
खुद स्थगन कर सम्पत्ति/ (दायित्व), आषाढ मसाल २०७७ स्थगन कर सम्पत्ति/दायित्व, श्रावण १ २०७६ यस वर्षको स्थापित/रिभर्सल			(२३३,८५६,८४५)			(२३३,५४७,८२३)
नाफा नोक्सान खातामा देखाईएको स्थगन कर खर्च/ (आय) अन्य विस्तृत आयमा देखाईएको स्थगन कर खर्च/ (आय) इक्विटीमा सिधै देखाईएको स्थगन कर खर्च/ (आय)			९७,४१५,५२५ (१३६,४४१,३२०) (१७,६३१,६९४)			९८,९०९,४९८ (१३६,६३८,३२४) (१७,४३४,६८९)
			१५४,०७३,०१३			१५४,०७३,०१३





विवरण	समूह			बैंक		
	गत वर्ष			गत वर्ष		
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	खुद स्थगन कर सम्पत्ति/दायित्व
अस्थायी भिन्नतामा स्थगन कर बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटी ग्राहकलाई दिएको कर्जा तथा सापटी लगानी सम्पत्ति धितोपत्रमा लगानी सम्पत्ति र उपकरण परिभाषित कर्मचारी लाभ योजना पट्टा दायित्व व्यवस्था अन्य अस्थायी भिन्नतामा	- - - - १,९०६,९३५ ६,०५२,८४८ २,९४६,०९९ ७९,५९९,८४४ -	- - - ११४,९९३,७५५ - - - ९,३६६,८३६	(११४,९९३,७५५) ९,९०६,९३५ ६,०५२,८४८ २,९४६,०९९ ७,९५९,९८४ (९,३६६,८३६)	- - - - १०,५७७,९९८ ४,९००,८७६ २,९४६,०९९ ७,९५९,९८४ ९,३६६,८३६	- - - ११५,९२६,८२०	- - - (११५,९२६,८२०) १०,५७७,९९८ ४,९००,८७६ २,९४६,०९९ ७,९५९,९८४ (९,३६६,८३६)
अस्थायी भिन्नतामा स्थगन कर	२६,८६५,०६६	१२४,२८०,५९९	(९७,४९५,५२५)	२५,५८४,९५७	१२४,४९३,६५६	(९८,९०९,४९८)
गत वर्षको बाँकी कर घाटामा स्थगन कर काको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर						
खुद स्थगन कर सम्पत्ति/ (दायित्व), आषाढ मसाल २०७६			(९७,४९५,५२५)			(९८,९०९,४९८)
स्थगन कर सम्पत्ति/दायित्व, श्रावण १ २०७५			१३१,३९९,९९९			१३०,९९०,८००
यस वर्षको स्थापित/रिभर्सल			३३,९०४,४७४			३२,००९,३०२
नाफा नोक्सान खातामा देखाइएको स्थगन कर खर्च/ (आय)			(७,९३७,८४८)			(६,०३४,६७५)
अन्य विस्तृत आयमा देखाइएको स्थगन कर खर्च/ (आय)			(२५,९६६,६२७)			(२५,९६६,६२७)
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/ (आय)			-			-

४.१६ अन्य सम्पत्ति
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
बिक्रीका लागि उपलब्ध सम्पत्तिहरू	२,४९५,२६९	२,६८३,०७१	२,४९५,२६९	२,६८३,०७१
अन्य गैर बैकिङ्ग सम्पत्तिहरू	-	-	-	-
असूली हुन बाँकी विल्स	-	-	-	-
असूली बाँकी आसामी	१५०,०६३,१५९	३६६,२५६,८०५	१२३,३०९,३८७	३५३,१३०,०९८
पाउनु पर्ने आमदानी	४५८,३४६	२४,५५७,१२३	३४७,४७६	६९७,१६४
पूर्व भुक्तानी तथा निक्षेप	१६९,७२३,३२८	१३२,४०३,८७७	१६९,१०७,३०६	१३०,६४४,८५७
आयकर जम्मा	२१,२३६,०३२	२१,२३६,०३२	२१,२३६,०३२	२१,२३६,०३२
स्थगन कर्मचारी खर्च	८५९,३२२,४९०	६९६,४८०,७७५	८५९,३२२,४९०	६९६,४८०,७७५
अन्य	२४,१७७,५४५	६०,५०६,०६३	२४,१७७,५४५	४,२९६,९५६
जम्मा	१,२२७,४७६,१६८	१,२२४,१२३,७४७	१,१९९,९९५,५०४	१,१२९,१६८,९५४

४.१७ बैंक तथा वित्तीय संस्थालाई तिर्ने बाँकी
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
नगदी बजारबाट निक्षेप	-	-	-	-
अन्तर बैकिङ्ग लेनदेन	१,३७०,६६३,६१८	१,२०३,३३१,३३३	-	५००,०२५,३४२.४७
अन्य बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	-	-	-	-
राफसाफ खाता	२,९७९,३८६,२९०	६,०५४,७३५,८०४	२,९७९,३८६,२९०	६,०५४,७३५,८०४
जम्मा	४,३५०,०४९,९०८	७,२५८,०६७,१३७	२,९७९,३८६,२९०	६,५५४,७६१,१४६

बैंकमा अन्य बैंक तथा वित्तीय संस्थाहरूले कायम गरेको खातामा रहेको मौज्जातलाई यस शिर्षक अन्तर्गत देखाइएको छ। अन्तरबैंक सापटी, अन्तरबैंक निक्षेप, Settlement and Clearing खातामा रहेको मौज्जात लगायत बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने अन्य रकमहरू समेत यस शिर्षक अन्तर्गत समावेश गरिएका छन्।

४.१८ नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी
रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
नेपाल राष्ट्र बैंकबाट लिएको पुर्नकर्जा	५००,४६०,६३९	१,२२९,८६१,८२९	५००,४६०,६३९	१,२२९,८६१,८२९
स्थायी तरलता सुविधा	-	-	-	-
नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिसेट सुविधा	-	-	-	-
पुनः खरिद सम्भौतामा बिक्री गरिएको सेक्युरिटीजहरू	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने अन्य बक्यौता	-	-	-	-
जम्मा	५००,४६०,६३९	१,२२९,८६१,८२९	५००,४६०,६३९	१,२२९,८६१,८२९

पुनरकर्जा सुविधा, स्थायी तरलता सुविधा, बिक्री तथा पुनरकर्जा सम्भौता लगायत अन्य सुविधा अन्तर्गत नेपाल राष्ट्र बैंकबाट प्राप्त रकमलाई यस शिर्षकमा देखाइएको छ।



४.१९ डेरिभेटिभ वित्तीय उपकरणहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
व्यापारको निमित्त	-	-	-	-
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्भौता	-	-	-	-
अन्य	-	-	-	-
जोखिम व्यवस्थापनको लागि	६,१८१,९७७,२४८	५,०४६,१११,५४६	६,१८१,९७७,२४८	५,०४६,१११,५४६
व्याजदर स्वाप	-	-	-	-
मुद्रा स्वाप	-	-	-	-
अग्रिम विनिमय सम्भौता	६,१८१,९७७,२४८	५,०४६,१११,५४६	६,१८१,९७७,२४८	५,०४६,१११,५४६
अन्य	-	-	-	-
जम्मा	६,१८१,९७७,२४८	५,०४६,१११,५४६	६,१८१,९७७,२४८	५,०४६,१११,५४६

४.२० ग्राहकबाट प्राप्त निक्षेप दायित्व

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
संस्थागत ग्राहक :				
आवधिक निक्षेप	२२,६४५,६३५,९५७	१९,७७२,६३०,३४२	२२,६६०,६३५,९५७	१९,९३२,६३०,३४२
माग निक्षेप	८,२१७,४२४,१९५	७,६१५,८१८,९८१	८,४६२,७८०,०००	७,७०९,४४०,५४६
चालु निक्षेप	६,२०९,०९०,५१२	४,१८४,३८६,८८१	६,२१४,५६६,७२४	४,१६८,८७३,६९०
अन्य	१,९२०,६४३,७९२	२,५९७,३२०,९७२	१,८९४,३८१,७४७	२,५९७,३२०,९७२
खुद्रा ग्राहक :				
आवधिक निक्षेप	२९,५०१,४०९,७४३	२१,६६९,०५९,९७३	२९,५०१,४०९,७४३	२१,६६९,०५९,९७३
बचत निक्षेप	३०,८९०,६६६,२२४	२५,२३३,७६५,०७७	२९,३९६,५८६,५५१	२३,९४५,९१२,५८४
चालु निक्षेप	१५४,९५१,८२१	१५६,१४५,३१४	१५४,९५१,८२१	१५६,१४५,३१४
अन्य	८५,४४४,२६९	१४५,२४९,८२१	८५,४४४,२६९	१४५,२४९,८२१
जम्मा	९९,६२५,२६६,५१२	८१,३७४,३७७,३६२	९८,३७०,७५६,८११	८०,३२४,६३३,२४३

४.२०.१ : ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
नेपाली रुपैया	९७,२१३,६७७,८६४	७३,९४४,२७०,०५७	९५,९५९,१६८,१६३	७२,८९४,५२५,९३८
भारतीय रुपैया	-	-	-	-
अमेरिकन डलर	२,३९५,८६७,७६९	७,४२५,४२७,८२१	२,३९५,८६७,७६९	७,४२५,४२७,८२१
ग्रेट ब्रिटेन पाउन्ड	१,३६४,०८८	१,१०७,६६६	१,३६४,०८८	१,१०७,६६६
यूरो	१४,३५६,७९१	३,५७१,८१८	१४,३५६,७९१	३,५७१,८१८
जापनिज ऐन	-	-	-	-
चाइनिज युआन	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	९९,६२५,२६६,५१२	८१,३७४,३७७,३६२	९८,३७०,७५६,८११	८०,३२४,६३३,२४३



४.२१ सापटी

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
आन्तरिक सापटी	-	-	-	-
नेपाल सरकार	-	-	-	-
अन्य संस्था	-	-	-	-
अन्य	-	-	-	-
विदेशी सापटी	३,६३४,८००,००१	-	३,६३४,८००,००१	-
विदेशी बैंक तथा वित्तीय संस्था	३,६३४,८००,००१	-	३,६३४,८००,००१	-
बहुपक्षीय विकास बैंकहरू	-	-	-	-
अन्य संस्था	-	-	-	-
जम्मा	३,६३४,८००,००१	-	३,६३४,८००,००१	-

४.२२ व्यवस्था

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
रेड्युन्डयान्सीको लागि व्यवस्था	-	-	-	-
पुनः संरचनाको लागि व्यवस्था	-	-	-	-
चलिरहेको कानुनी तथा कर मुद्दाको लागि व्यवस्था	-	-	-	-
अनरियस सम्झौताको लागि व्यवस्था	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-

४.२२.१ : व्यवस्थामा भएको उतार चढाव

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
श्रावण १, को मौज्दात	-	-	-	-
यस वर्षमा गरिएको ब्यवस्था	-	-	-	-
यस वर्षमा प्रयोग गरिएको ब्यवस्था	-	-	-	-
यस वर्षमा विपर्यय गरिएको ब्यवस्था	-	-	-	-
सुविधा लिइएको छुट	-	-	-	-
आषाढ मसान्तको मौज्दात	-	-	-	-



४.२३ अन्य दायित्व

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	४,६१४,९७२	५,४०६,२०७	४,६१४,९७२	५,४०६,२०७
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	२१,७९४,०३३	३२,५०२,७६९	१३,१३२,२१६	२६,५३०,६१४
अल्पकालिन कर्मचारी लाभ	-	-	-	-
भुक्तानी गर्नुपर्ने विल्स	७०,२२५,३८०	७,३११,२०२	७०,२२५,३८०	७,३११,२०२
साहु र दिन बाँकी	-	-	-	-
निक्षेपमा भुक्तानी गर्न बाँकी व्याज	-	४३,३०७,२४३	-	-
सापटीमा भुक्तानी गर्न बाँकी व्याज	३४,२४८	१०,०४९,५९७	३४,२४८	८,९२७,४९४
स्थगन अनुदान आयको दायित्व	-	-	-	-
भुक्तानी गर्न बाँकी लाभांश	-	-	-	-
वित्तीय लिज भित्रको दायित्व	-	-	-	-
भुक्तानी गर्न बाँकी कर्मचारी वोनस	२३६,०९०,३६०	२७१,२६३,३५४	२२१,३८२,२८७	२४९,०१६,०११
अन्य	१,२५३,४०९,९४२	४८४,११९,५३७	७०२,९९६,८६५	३९२,८१५,२७४
जम्मा	१,५८६,१६८,९३५	८५३,९५९,९१०	१,०१२,३८५,९६८	६९०,००६,८०१

४.२३.१. परिभाषित लाभ दायित्व

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
वित्तीय अवस्थाको विवरणमा समावेश रकमहरूको विवरण निम्नबमोजिम रहेका छन् :				
अनफन्डेड दायित्वको हालको मुल्य	१७,७४७,१८८	३०,४७०,६८७	१७,७४७,१८८	३०,४७०,६८७
फन्डेड दायित्वको हालको मुल्य	२९५,४२६,६१३	२१४,७९२,५३०	२९५,४२६,६१३	२१४,७९२,५३०
कुल दायित्वको हालको मुल्य	३१३,१७३,८०१	२४५,२६३,२१७	३१३,१७३,८०१	२४५,२६३,२१७
सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	२९५,४२६,६१३	२१४,७९२,५३०	२९५,४२६,६१३	२१४,७९२,५३०
खुद दायित्वको हालको मुल्य	१७,७४७,१८८	३०,४७०,६८७	१७,७४७,१८८	३०,४७०,६८७
परिभाषित लाभ दायित्वको लेखिकृत दायित्व	-	-	-	-

४.२३.२. सुविधा योजना सम्पत्ति

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
इक्विटी सेक्युरिटीज	-	-	-	-
सरकारी बन्ड	-	-	-	-
बैंक निक्षेप	-	-	-	-
अन्य	२९५,४२६,६१३	२१४,७९२,५३०	२९५,४२६,६१३	२१४,७९२,५३०
जम्मा	२९५,४२६,६१३	२१४,७९२,५३०	२९५,४२६,६१३	२१४,७९२,५३०
सुविधा योजना सम्पत्तिमा प्रतिफल	२४,६०७,२१७	१८,०२९,८१०	२४,६०७,२१७	१८,०२९,८१०

४.२३.३. परिभाषित सुविधा योजना दायित्वमा आजको भ्यालुमा उतारचढाव

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
श्रावण १ को लाभ योजना दायित्व	२४५,२६३,२१७	१८१,९३०,८५०	२४५,२६३,२१७	१८१,९३०,८५०
विमाङ्किक नोक्सानी	(२५,३४०,१८४)	(१,८५४,९८६)	(२५,३४०,१८४)	(१,८५४,९८६)
योजनाबाट प्राप्त लाभ	(२,६२५,२१३)	(११,१७७,५५०)	(२,६२५,२१३)	(११,१७७,५५०)
चालु सुविधा खर्च र व्याज	९५,८७५,९८१	७६,३६४,९०३	९५,८७५,९८१	७६,३६४,९०३
आषाढ अन्तिमको लाभ योजना दायित्व	३१३,१७३,८०१	२४५,२६३,२१७	३१३,१७३,८०१	२४५,२६३,२१७

४.२३.४: सुविधा योजना सम्पत्तिमा हालको फेयर म्यालुमा उतारचढाव

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
श्रावण १ को सुविधा योजना सम्पत्तिको फेयर भ्यालु	२१४,७९२,५३०	१८३,३४०,०६०	२१४,७९२,५३०	१८३,३४०,०६०
योजनामा दिएको योगदान	५८,६५०,०७९	२४,६००,२१०	५८,६५०,०७९	२४,६००,२१०
वर्षभरी तिरिएको लाभ	(२,६२३,२१३)	(११,१७७,५५०)	(२,६२३,२१३)	(११,१७७,५५०)
विमाङ्किक नाफा/(नोक्सानी)	३,१९४,५५५	(२५,०७१)	३,१९४,५५५	(२५,०७१)
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	२१,४१२,६६२	१८,०५४,८८१	२१,४१२,६६२	१८,०५४,८८१
आषाढ अन्तिमको सुविधा योजनामा सम्पत्तिको फेयर भ्यालु	२९५,४२६,६१३	२१४,७९२,५३०	२९५,४२६,६१३	२१४,७९२,५३०

४.२३.५. नाफा नोक्सान विवरणमा देखाइएको रकम

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
चालु सुविधा खर्च	७४,०३१,००४	५९,६१२,४०६	७४,०३१,००४	५९,६१२,४०६
दायित्वमा व्याज	४३२,३१५	(१,३०२,३८४)	४३२,३१५	(१,३०२,३८४)
विमाङ्किक नोक्सान	(२६,०६९,५८९)	(७,२३६,१२२.००)	(२६,०६९,५८९)	-
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	-	-	-	-
जम्मा	४८,३९३,७३०	५१,०७३,९००	४८,३९३,७३०	५१,०७३,९००

४.२३.६: अन्य विस्तृत आयमा देखाइएको रकम

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
विमाङ्किक (नाफा)/नोक्सान	(२,४६५,१५०)	५,४०६,२०७	(२,४६५,१५०)	५,४०६,२०७
जम्मा	(२,४६५,१५०)	५,४०६,२०७	(२,४६५,१५०)	५,४०६,२०७

४.२३.७ : विमाङ्किक अनुमानहरू

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
छुट दर	९.५०%	९.५०%	९.५०%	९.५०%
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ				
भविष्यमा हुने तलबमा वृद्धि	७.००%	७.००%	७.००%	७.००%
फिर्ता दर	१०.००%	१०.००%	१०.००%	१०.००%



४.२४ जारी गरिएको ऋणपत्र

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
निष्काशन गरिएको ऋणपत्र (सेक्युरिटीज) को फेयर भ्यालुलाई नाफा नोक्सानमा देखाइएका अपलेखित मुल्यमा निष्काशन गरिएको ऋणपत्र (सेक्युरिटीज)	-	-	-	-
	२,००८,१९६,७२१	४०१,४०२,७४०	२,००८,१९६,७२१	४०१,४०२,७३९.७३
जम्मा	२,००८,१९६,७२१	४०१,४०२,७४०	२,००८,१९६,७२१	४०१,४०२,७४०

माथिको मौज्जातमा १०% का दरले अर्धवार्षिक रूपमा ब्याज प्रदान गरिने रु. २,००,००,००,००० बराबरको "१०% लक्ष्मी बैंक ऋणपत्र, २०८६" समावेस गरिएको छ।

४.२५ सुरक्षण नराखिएको सहायक आवधिक दायित्व

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
चुक्ता हुने अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने अग्राधिकार शेयर	-	-	-	-
अन्य	-	-	-	-
जम्मा	-	-	-	-



४.२६ शेयर पूँजी

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
साधारण शेयर	९,८१२,५५९,५०६	८,९२०,५०८,६४२	९,८१२,५५९,५०६	८,९२०,५०८,६४२
परिवर्त्य अग्राधिकार शेयर	-	-	-	-
चुक्ता नहुने (इरिडिमेवल) अग्राधिकार शेयर	-	-	-	-
परिपच्युअल ऋण	-	-	-	-
जम्मा	९,८१२,५५९,५०६	८,९२०,५०८,६४२	९,८१२,५५९,५०६	८,९२०,५०८,६४२

४.२६.१ : साधारण शेयर

विवरण	बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
अधिकृत पूँजी १००,०००,००० साधारण शेयर प्रति रु. १००	१०,०००,०००,०००	१०,०००,०००,०००
जारी पूँजी ९,८१,२५,५९५.०६ साधारण शेयर प्रति रु. १००	९,८१२,५५९,५०६	८,९२०,५०८,६४२
चुक्ता पूँजी ९,८१,२५,५९५.०६ साधारण शेयर प्रति रु. १००	९,८१२,५५९,५०६	८,९२०,५०८,६४२
जम्मा	९,८१२,५५९,५०६	८,९२०,५०८,६४२

४.२६.२. साधारण शेयर स्वामित्व

विवरण	बैंक			
	आषाढ मसान्त २०७७		आषाढ मसान्त २०७६	
	प्रतिशत	रकम	प्रतिशत	रकम
स्वदेशी स्वामित्व	१००%	९,८१२,५५९,५०६	१००%	८,९२०,५०८,६४२
नेपाल सरकार	-	-	-	-
क वर्गका इजाजत प्राप्त संस्थाहरू	-	-	-	-
अन्य इजाजत प्राप्त संस्थाहरू	-	-	-	-
अन्य संस्थाहरू (संस्थापक)	२३.८३%	२,३३८,४११,१३६	२३.१७%	२,०६७,१५३,५१७
सर्वसाधारण	४९.००%	४,८०८,१५४,००५	४९.००%	४,३७१,०४९,१२२
अन्य	२७.१७%	२,६६५,९९४,३६५	२७.८३%	२,४८२,३०६,००३
वैदेशिक स्वामित्व	-	-	-	-
जम्मा	१००%	९,८१२,५५९,५०६	१००%	८,९२०,५०८,६४२



नोट ०.५ % वा सो भन्दा बढी शेयर स्वामित्त रहेका शेयरधनीहरू

स.न.	शेयरधनीको नाम	शेयर संख्या	%
१	लक्ष्मी कर्प नेपाल प्रा. लि.	१४,४७४,२१६	१४.७५%
२	स्नेहा खेतान	१०,९३५,६७०	११.१४%
३	नागरिक लगानी कोष	८,५१८,५२०	८.६८%
४	सारिका खेतान	७,६७६,४५९	७.८२%
५	रतन लाल संघई	४,६१६,४१६	४.७०%
६	गोपि कृष्ण सिकरिया	४,३५९,५०२	४.४४%
७	राजेन्द्र कुमार खेतान	३,९६८,५५४	४.०४%
८	हिमालयन एकजीम प्रा.लि.	३,६२१,३५१	३.६९%
९	एमटीसी इन्भेष्टमेन्ट प्रा.लि.	२,३५६,२२०	२.४०%
१०	पुजा अग्रवाल खेतान	१,५५१,०५३	१.५८%
११	ओम प्रकाश सिकारिया	१,३९८,४५०	१.४३%
१२	राष्ट्रिय बिमा संस्थान (जीवन विमा)	१,३३६,८७९	१.३६%
१३	प्राइम होलडिङ प्रा.लि.	९१०,१२५	०.९३%
१४	अञ्जली सरावगी	८९९,२९४	०.९२%
१५	दिपक कुमार मल्होत्रा	६४८,३०९	०.६६%
१६	सुनिल कुमार बन्साल	५५८,४३२	०.५७%

४.२७ जगेडा

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
बैधानिक जगेडा कोष	१,८३७,६२०,४६५	१,५४३,२२६,७८७	१,७७१,५५६,४५१	१,४८९,२४६,५७५
सटही समिकरण कोष	३१,७४१,९४९	२९,८६१,४७१	३१,७४१,९४९	२९,८६१,४७१
संस्थागत सामाजिक उत्तरदायित्व कोष	१२,०४०,६४६	२०,२९३,५४०	१०,८९१,८९१	१८,३२८,३१७
पुँजी फिर्ता जगेडा कोष	-	३२०,०००,०००	-	३२०,०००,०००
नियमक कोष	४१९,४०४,७०८	१५९,५६१,६५७	४१९,४०४,७०८	१५९,५६१,६५७
लगानी समायोजन कोष	१००,०००	१००,०००	१००,०००	१००,०००
पुँजीगत जगेडा कोष	-	-	-	-
सम्पत्ति पूनः मूल्याङ्कन कोष	-	-	-	-
पुँजीगत जगेडा कोष	६२६,४०७,३३९	२६८,६२९,२४७	६२६,४०७,३३९	२६८,६२९,२४७
लाभांश समिकरण कोष	-	-	-	-
विमाङ्किक (Actuary) लाभ	(७,८४३,१०६)	(९,५६८,७११)	(७,८४३,१०६)	(९,५६८,७११)
विषेश कोष	-	-	-	-
अन्य कोष	८,४९४,७६२	१०,१६५,७८९	-	-
जम्मा	२,९२७,९६६,७६३	२,३४२,२६९,७८१	२,८५२,२५९,२३२	२,२७६,१५८,५५६

बैधानिक जगेडा कोष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कायम गरिएको कोष हो । यस कोषमा रहेको रकम चुक्ता पुँजीको दोब्बर नभएसम्म प्रत्येक वर्षको खुद मुनाफाको २० प्रतिशत तथा सो पश्चात कम्तीमा १० प्रतिशत बराबरको रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम सटही समिकरण कोष कायम गरिएका हो । प्रत्येक वर्ष विदेशी मुद्राको दरमा भएको फरकबाट हुने आम्दानीको २५ प्रतिशत रकम सो कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम खुद मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा सारिएको छ ।

NFRS Conversion तथा Adoption का कारणले हुने समायोजनको रकमलाई सञ्चित मुनाफाबाट नियामक कोषमा सारिएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम शेयर लगानी वापत लगानी समायोजन कोष खडा गरिएको छ ।



४.२८ संभावित दायित्व र प्रतिबद्धता

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
संभावित दायित्व	४६,३००,६३७,३८४	४०,७४६,१९६,३५१	४६,३००,६३७,३८४	४०,७४६,१९६,३५१
वितरण नगरिएको सुविधाहरू	१४,४३३,०२९,५७४	१४,००१,६०७,७३२	१४,४३३,०२९,५७४	१४,००१,६०७,७३२
पूँजी प्रतिबद्धता	-	-	-	-
पट्टा प्रतिबद्धता	-	-	-	-
मुद्दा मामिला	६७,९०५,९३२	६६,९६५,४०८	६६,९६५,४०८	६६,९६५,४०८
जम्मा	६०,८०९,५७२,८९०	५४,८१४,७६९,४९१	६०,८००,६३२,३६६	५४,८१४,७६९,४९१

४.२८.१ : संभावित दायित्व

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
स्वीकार्यता तथा डकुमेन्ट्री क्रेडिट	१९,८०४,३३२,०५१	१७,९६०,५८५,७९५	१९,८०४,३३२,०५१	१७,९६०,५८५,७९५
बिल्स फर क्लेक्सन	८१,३४७,२५०	७५४,४१६,६५८	८१,३४७,२५०	७५४,४१६,६५८
अग्रिम विनिमय सम्झौता	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८	६,२२४,५१३,९०४	५,१२२,३१९,७७८
जमानत	२०,१८१,४०१,८०५	१६,८९५,२६४,६९६	२०,१८१,४०१,८०५	१६,८९५,२६४,६९६
प्रत्याभुती प्रतिबद्धता	-	-	-	-
अन्य प्रतिबद्धता	९,०४२,३७४	१३,६०९,४२४	९,०४२,३७४	१३,६०९,४२४
जम्मा	४६,३००,६३७,३८४	४०,७४६,१९६,३५१	४६,३००,६३७,३८४	४०,७४६,१९६,३५१

४.२८.२ : वितरण नगरिएको सुविधाहरू

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
वितरण नगरिएको कर्जा	९,७६५,०२२,७८४	१०,४०३,४२६,०७०	९,७६५,०२२,७८४	१०,४०३,४२६,०७०
ओभरड्राफ्टको उपयोग नगरिएको सीमा	४,६६८,००६,७९०	३,५९८,१८१,६६२	४,६६८,००६,७९०	३,५९८,१८१,६६२
क्रेडिट कार्डको उपयोग नगरिएको सीमा	-	-	-	-
प्रतितपत्रको उपयोग नगरिएको सीमा	-	-	-	-
जमानत उपयोग नगरिएका	-	-	-	-
जम्मा	१४,४३३,०२९,५७४	१४,००१,६०७,७३२	१४,४३३,०२९,५७४	१४,००१,६०७,७३२



४.२८.३ : पूँजीगत प्रतिबद्धता

रकम रु. मा

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
सम्पत्ति र उपकरणको लागि पूँजी प्रतिबद्धता	-	-	-	-
स्वीकृत र सम्भौता गरिएका	-	-	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएका	-	-	-	-
जम्मा	-	-	-	-
अमूर्त सम्पत्तिको लागि पूँजी प्रतिबद्धता	-	-	-	-
स्वीकृत र सम्भौता गरिएका	-	-	-	-
स्वीकृत गरिएको तर सम्भौता नगरिएका	-	-	-	-
जम्मा	-	-	-	-
कूल	-	-	-	-

४.२८.४ : पट्टा प्रतिबद्धता

विवरण	समूह		बैंक	
	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६	आषाढ मसान्त २०७७	आषाढ मसान्त २०७६
संचालित पट्टा प्रतिबद्धता				
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-	-	-
एक वर्ष ननाघेका	-	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्ष माथिका	-	-	-	-
जम्मा	-	-	-	-
वित्तीय पट्टा प्रतिबद्धता				
बैंकले पट्टा लिएको खण्डमा रद्द गर्न नसकिने पट्टा सम्भौता अनुसार घटीमा तिर्नु पर्ने भविष्यको रकम	-	-	-	-
एक वर्ष ननाघेका	-	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-	-
५ वर्ष माथिका	-	-	-	-
जम्मा	-	-	-	-
कूल जम्मा	-	-	-	-

४.२८.५: मुद्दा

बैंकको नियमित व्यवसायसँग सम्बन्धित विभिन्न कानुनी मुद्दाहरू विभिन्न निकायहरूमा विचाराधिन रहेका छन्। मुख्यतः आयकर सम्बन्धी विचाराधिन मुद्दाहरूको विवरण लेखानीतिको बुँदा ५.६.१ मा विस्तृत रूपमा वर्णन गरिएका छन्। अन्य मुद्दाहरू ऋणीहरूसँग बाँकी बक्यौताका सम्बन्धमा विभिन्न अदालत तथा न्यायाधिकरणमा विचाराधिन रहेका छन्।

४.२९ व्याज आम्दानी
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
नगद तथा नगद समान	१३६,८५५,५१८	१०,५७९,७२६	१३३,६७३,९१८	१४५,९९४,५४४
नेपाल राष्ट्र बैंकबाट पाउन बाँकी	-	-	-	-
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	१२,१५५,९१५	१४८,८४९,७१९	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा तथा सापटी	-	-	-	-
ग्राहकहरूलाई कर्जा तथा सापटी	१०,१७८,४६१,७८८	८,७९२,४९२,२७९	९,६११,७२२,७२६	८,३५४,६८५,२४६
धितोपत्रमा लगानी	३१३,२१०,७३३	२६८,९९१,६२८	३०८,४८३,०४४	२६६,१९६,८८६
कर्मचारी कर्जा तथा सापटी	१३१,१७४,८४९	१८०,७१९,७१८	१२८,३६२,०१३	१७५,७९४,३७१
अन्य	-	-	-	-
जम्मा व्याज आम्दानी	१०,७७१,८५८,८०३	९,४०१,६३३,०७०	१०,१८२,२४१,७०१	८,९४२,६७१,०४७

नगद तथा नगद समान सम्पत्ति, कर्जा तथा सापटी तथा लगानीमा प्राप्त व्याजलाई यस शिर्षक अन्तर्गत देखाईएको छ। यी आम्दानी एन्क्रुअल (पाकेको बखत सिर्जना हुने) आधारमा लेखांकन गरिन्छ। यद्यपि वासलातको मितिमा कर्जा तथा सापटीमा पाकेको तर प्राप्त नभएको व्याज आम्दानीलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम नियामक कोषमा सारिएको छ।

४.३० व्याज खर्च
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी कर्जा सापट	१४७,६८२,०३८	१२५,७०४,६३९	३७,१३३,२३९	६२,६८९,९७९
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	२३,४२७,५७५	३०,४०९,५२९	२३,४२७,५७५	३०,४०९,५२९
ग्राहकबाट निक्षेप दायित्व सापटी	६,६१२,५६०,९८३	५,७२७,८२५,०५४	६,५०९,४०९,०१३	५,६४७,८९६,९८३
जारी गरिएको धितोपत्र	१५०,१०५,०६८	३२,०००,०००	१५०,१०५,०६८	३२,०००,०००
सहायक आवधिक दायित्व	-	-	-	-
अन्य	-	-	-	-
जम्मा व्याज खर्च	६,९३३,७७५,६६४	५,९१५,९३९,२२१	६,७२०,०७४,८९५	५,७७२,९९६,४९०

४.३१ शुल्क तथा कमिशन आय
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा व्यवस्थापन शुल्क	३२६,५६४,२५७	२२६,२९२,६४८	२५४,१७२,९२९	२२६,२९२,६४८
सेवा शुल्क	११३,०८३,५९०	१८०,४५६,०१६	६९,०१७,१९२	५७,३३५,६३२
सहवित्तीयकरण शुल्क	-	-	-	-
प्रतिबद्धता शुल्क	९,९९०,६३६	९,९६०,७६३	९,९९०,६३६	९,९६०,७६३
डिडि/टिटि/स्विफ्ट शुल्क	२३,५३२,२०४	२२,७३०,७९७	२३,५३२,२०४	२२,७३०,७९७
क्रेडिट कार्ड / ए टी एम जारी तथा नविकरण शुल्क	१०७,४७१,७७४	९२,२२६,७६६	१०७,४७१,७७४	९२,२२६,७६६
पूर्व भुक्तानी तथा स्वाप शुल्क	-	-	-	-
इन्भेस्टमेन्ट बैंकिङ्ग शुल्क	-	-	-	-
सम्पत्ति व्यवस्थापन शुल्क	-	-	-	-
दलाली शुल्क	-	-	-	-



विप्रेषण शुल्क	३०,९६७,८४९	३१,४४१,४८२	३०,९६७,८४९	३१,४४१,४८२
प्रतितपत्रमा कमिशन	९७,०८०,२७५	९९,५२३,७५८	९७,०८०,२७५	९९,५२३,७५८
जमानत सम्झौता जारीमा कमिशन	१८६,६६५,९०४	१६२,२१०,१२२	१८६,६६५,९०४	१६२,२१०,१२२
शेयर प्रत्याभूतिबाट कमिशन	१,४३२,९६०	-	-	-
लकर भाडा	७,९७८,५००	६,०४०,२५०	७,९७८,५००	६,०४०,२५०
अन्य शुल्क र कमिशन आम्दानी	२२,३५३,०६२	४२,८७४,२८३	२२,३५३,०६२	३२,९५१,९३५
जम्मा शुल्क र कमिशन आम्दानी	९२७,१२२,००९	८७३,७५६,८८४	८०९,२३०,३२४	७४०,७१४,१५२

४.३२ शुल्क तथा कमिशन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
ए टी एम व्यवस्थापन शुल्क	२९,८०६,८२२	२६,५९५,६३५	२९,८०६,८२२	२६,५९५,६३५
भिसा/मास्टर कार्ड शुल्क	२९,६७२,६३४	२४,४६६,४०४	२९,६७२,६३४	२४,४६६,४०४
प्रतिबद्धता कमिशन	-	-	-	-
दलाली खर्च	-	-	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	-	-	-	-
विप्रेषण शुल्क र कमिशन	१९,२२०	-	-	-
अन्य शुल्क र कमिशन खर्च	४१,६५३,५०६	२५,१४९,९८६	४१,६५३,५०६	२७,३६३,११४
कुल शुल्क र कमिशन खर्च	१०१,१५२,१८१	७६,२१२,०२४	१०१,१५२,९६१	७८,४२५,१५३

४.३३ खुद व्यापार आय

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पत्तिको फेयर भ्यालुमा फेरबदल/परिवर्तन	-	-	-	-
व्यापारिक सम्पत्तिको निर्संगमा भएको नाफा/ (नोक्सान)	-	-	-	-
व्यापारिक सम्पत्तिमा व्याज आम्दानी	-	-	-	-
व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी	-	-	-	-
विदेशी मुद्रा सटही कारोवारमा नाफा/ (नोक्सान)	३३२,८९७,२६३	३६०,९७६,५८८	३३२,८९७,२६३	३६०,९७६,५८८
अन्य	-	-	-	-
खुद व्यापारिक आय	३३२,८९७,२६३	३६०,९७६,५८८	३३२,८९७,२६३	३६०,९७६,५८८

व्यापारिक सम्पत्ति तथा दायित्वबाट प्राप्त हुने खुद आय, व्याज, लाभांश, विदेशी विनिमय दरका फरकले हुने नाफा/नोक्सान, व्यापारिक सम्पत्ति तथा दायित्वको फेयर भ्यालुमा आएको परिवर्तनबाट भएको प्राप्त नभएको आम्दानी लगायतका आयहरू यस शिर्षक अन्तर्गत देखाइएको छ।

४.३४ अन्य संचालन आमदानी
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
विदेशी विनिमयको पुनर्मुल्याङ्कन आमदानी	७,५२१,९११	१,२३९,०२६	७,५२१,९११	१,२३९,०२६
लगानीको धितोपत्र बिक्रीमा हुने नाफा नोक्सान	(५,७३९,८१०)	१६,९७१,८१९	(७,१६८,४११)	-
लगानी सम्पत्तिको फेयर भ्यालुमा हुने नाफा नोक्सान	-	-	-	-
इक्विटी उपकरणमा लाभांश	५३,३७९,५०८	१०६,८५३,९६९	१०१,६०९,१८६	१०६,४८५,८२०
सम्पत्ति र सामग्रीको बिक्रीमा हुने नाफा नोक्सान	१,४९१,३८२	८१४,०२५	९९०,७०९	८१४,०२५
लगानी सम्पत्तिको बिक्रीमा हुने नाफा नोक्सान	१८०,४०७	४,२७१,४६९	१८०,४०७	४,२७१,४६९
संचालन पट्टा आय	-	-	-	-
सुन र चाँदीको बिक्रीमा हुने नाफा नोक्सान	-	-	-	-
लकर भाडा	-	-	-	-
अन्य	४४,३०५	२,१२०,४४६	४४,३०५	७१,२१४
जम्मा	५६,८७७,७०२	१३२,२७०,७५४	१०३,१७८,१०७	११२,८८१,५५४

४.३५ कर्जाको क्षति प्रभार/(विपयर्थ) तथा अन्य हानी (Impairment charge / (reversal) for loan and other losses)
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा सापटीमा व्यवस्था	(२,४३१,००५)	२,८२०,०८७	(३,४८७,४११)	२,८२०,०८७
ग्राहकलाई दिने कर्जा तथा सापटीमा व्यवस्था	५८०,७४३,७२५	१५०,२७५,३९५	४७८,७२९,२६२	१२४,६९४,९४८
वित्तीय लगानीमा व्यवस्था	-	-	-	-
बैंक तथा वित्तीय संस्थाको मौज्दातमा व्यवस्था	-	-	-	-
सम्पत्ति र उपकरणमा व्यवस्था	-	-	-	-
ख्याती र अमूर्त सम्पत्तिमा व्यवस्था	-	-	-	-
लगानी सम्पत्तिमा व्यवस्था	-	-	-	-
जम्मा	५७८,३१२,७२०	१५३,०९५,४८२	४७५,२४१,८५२	१२७,५१५,०३५

४.३६ कर्मचारी खर्च
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
तलव	७५१,७६२,५४३	५९१,६९८,४१४	६६८,१२७,०१५	५२३,१२०,४२५
भत्ता	१३१,५९२,३८०	६७,४६३,२७१	४८,५४७,५४६	२४,०८५,७९२
उपदान	४२,१२०,४७५	३०,३८४,६९०	३५,३२४,९४९	२४,५९९,८३८
संचय कोष	४५,६८८,४१३	३६,५२४,४१८	३८,४३९,८५४	३०,१५३,११८
पोशाक	-	-	-	-
तालिम तथा विकास खर्च	२३,४७५,८७७	२५,२३५,४५८	१९,७८४,५९७	२०,४९६,९१४
बिदा भत्ता	२२,०४५,८३५	३२,७८५,२३२	१७,४५४,०८५	२६,५३०,६१४
औषधोपचार	३०,८४१,०६९	२९,५२३,८२०	३०,८४१,०६९	२४,८३३,८१२
वीमा	१७,५८४,४४९	११,४४७,८३९	१६,९७६,१८८	११,१९३,७६८
कर्मचारी प्रोत्साहन	७,८९९,७०४	६,८३५,४०२	७,८९९,७०४	६,८३५,४०२
नगदमा राफसाफ हुने शेयरमा आधारित खर्च	-	-	-	-



निवृत्तीभरण खर्च	-	-	-	-
NFRS अन्तर्गत वित्तीय खर्च	५३,५७१,४३६	१२४,५४२,२७३	५३,५७१,४३६	१२४,५४२,२७३
जम्मा	७५,२९२,२५७	९५,६६९,९३५	७४,४४३,७०५	६८,४०६,३७७
कर्मचारी सम्बन्धित अन्य खर्चहरू	१,२०१,८७४,४३६	१,०५२,११०,७५२	१,०११,४१०,१४९	८८४,७९८,३३३
कर्मचारी बोनस	२३६,०९०,३६०	२७१,२६३,३५५	२२१,३८२,२८७	२४९,०१६,०११
कुल जम्मा	१,४३७,९६४,७९६	१,३२३,३७४,१०७	१,२३२,७९२,४३६	१,१३३,८१४,३४४

कर्मचारी बोनस बोनस ऐन, २०३० बमोजिम गणना गरिएको छ। बैंकका कर्मचारीसँग सम्बन्धित सम्पूर्ण खर्च यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। कर्मचारी तलब, भत्ता, उपदान, सञ्चयकोषमा बैंकको योगदान, तालिम तथा विकास खर्च, बिमा, बोनस, लैचक अन्तर्गत वित्तीय खर्च लगायत अन्य खर्च समावेश छन्।

४.३७ अन्य संचालन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
संचालक शुल्क	१,८१६,५००	१,७३९,४४५	१,०८६,०००	१,१८६,०००
संचालक सम्बन्धित खर्च	३०२,५११	३५२,६७४	१७९,३३६	२११,०६५
लेखापरीक्षण शुल्क	१,६६३,९२५	१,५८२,०००	१,२४३,०००	१,१३०,०००
अन्य लेखापरीक्षण सम्बन्धी खर्चहरू	१५४,२१६	२३५,९४८	-	-
व्यवसायिक र कानुनी खर्च	५,२००,४०४	१४,४६५,८१०	५,९७६,२२२	१४,३७१,३९३
कार्यालय व्यवस्थापन खर्च	५७१,२९९,९३८	५१८,७९४,७४३	५३८,०१७,५२४	४८९,७५५,०३७
संचालन पट्टा खर्च	१४१,३४१,९९७	१०९,१४४,६९०	१२७,८६४,०८२	९८,०११,५४३
लगानी सम्पत्तिको संचालन खर्च	-	-	-	-
संस्थागत सामाजिक उत्तरदायित्व खर्च	२१,५५१,९२०	१०,००१,८२२	२१,५५१,९२०	१०,००१,८२२
अनरियस (Onerous) पट्टा व्यवस्था	-	-	-	-
अन्य	१०,७२२,८१८	९,७४४,१३८	१०,७२२,८१८	३,६६६,११५
जम्मा	७५४,०५४,२२९	६६६,०६१,२७०	७०६,६४०,९०२	६१८,३३२,९७५

कर्मचारी खर्च बाहेक बैंकका सम्पूर्ण अन्य खर्चहरू यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। यस शिर्षक अन्तर्गत कार्यालय सञ्चालन खर्च, सञ्चालक समितिका सदस्यलाई प्रदान गरिने बैठक भत्ता लगायत अन्य खर्च, लेखापरीक्षक शुल्क तथा लेखापरीक्षक खर्च, कानुनी तथा व्यवसायिक खर्च लगायत अन्य खर्च समावेश छन्। कुनैपनि संचालन पट्टामा बैंकको एकिकृत नगद प्रवाहको रकम, समय तथा निश्चिततालाई असर पार्ने शर्तहरू रहेका छैनन्।

४.३७.१ कार्यालय व्यवस्थापन खर्च
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
बिजुली र पानी	३३,३५७,२९३	३५,२९२,९९६	३१,६३९,६२९	३३,६६९,९५७
मर्मत तथा सम्भार	२०,३६२,६३६	३४,४६६,५३५	१९,४९२,१९७	३२,४६०,१०९
क) भवन	५,५६१,०६५	२५,५२७,६०६	५,५६१,०६५	२५,१२५,४२०
ख) सवारी साधन	२,६०२,२०२	२,३७६,३५७	२,०५६,५२१	१,६४९,४२९
ग) कम्प्युटर तथा सामानहरू	२,९६१,९६२	२२७,५५७	२,९६१,९६२	२२७,५५७
घ) फर्निचर तथा अन्य उपकरणहरू	९,१४१,९६५	६,१२७,५२६	६,६९२,६२९	५,४५७,७०४
ङ) अन्य	७५,६०३	२०५,२६९	-	-
वीमा खर्च	११,००६,१६६	७,३०१,५३०	९,६०४,२५२	५,६५०,०९७
पास्टेज, टेलिफोन, फ्याक्स सम्बन्धि खर्च	१२,६०६,९०१	१३,०१६,५२३	१०,३५२,६५२	१०,३२६,०५२
मसलन्द तथा छपाई	२४,३४१,०६२	२९,७५०,५२६	२१,५५५,२६२	२४,६९५,६९०
पत्रपत्रिका तथा पुस्तक	३३७,६४३	४२४,१९०	२५४,२५६	३२९,०००
विज्ञापन खर्च	६२,३६९,३३५	४१,६१३,५६०	६०,४१०,०४२	४०,६९६,५६७
चन्दा	-	-	-	-
सुरक्षा खर्च	११९,६६३,३६४	१२२,५६६,३६७	११६,२३६,७३५	१२१,०१०,६५६
ऋण तथा निक्षेप सुरक्षण प्रिमियम	३०,६०३,५१३	२२,५७५,१३५	३०,६०३,५१३	२२,५७५,१३५
भ्रमण भत्ता तथा खर्च	५६,४९९,९६७	५६,६२९,५४६	५५,२५२,४९६	५३,५४५,३२६
मनोरन्जन खर्च	९,७०५,२०९	१०,१७५,००६	९,५०५,६३२	९,६२५,४४७
साधारण सभा सम्बन्धि खर्च	१,२९४,४३६	१,२४७,७७०	९२६,९६६	९०१,०९९
अन्य	१६६,९२७,९२९	१४२,६१६,२३६	१६९,७६१,४६९	१३४,७६६,७९५
क) स्थिर सम्पत्ति सम्बन्धि खर्च	७,४०३,९५६	७,३५०,७६५	६,०७१,१०६	७,२७७,९४०
ख) सूचना प्रविधि तथा अन्य सदस्यता शुल्क	६१,६७२,९९६	६५,२२७,९९६	६०,१२९,६१२	६३,५९३,४७६
ग) दर्ता तथा अन्य कर	९७,६५०,९७५	४९,१३६,३५६	६३,५६०,७५०	४२,९९६,२७६
जम्मा	५७१,२९९,९३६	५१६,७९४,७४३	५३६,०१७,५२४	४६९,७५५,०३७

४.३८ हास कट्टी र परिशोधन (Depreciation & Amortisation)
रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा सामग्रीमा हास कट्टी	१५५,१६९,१६४	११७,६००,४९१	१४५,५६९,२५९	१०९,५०६,३२३
लगानी सम्पत्तिमा हास कट्टी	-	-	-	-
अमूर्त सम्पत्तिको परिशोधन	२१,९२७,२३६	२५,०६१,०१७	२१,३२०,४२४	२४,३१६,३२९
जम्मा	१७७,११६,४०२	१४२,६६१,५०७	१६६,९०९,६८३	१३३,८२२,६५२

स्थिर सम्पत्तिको हासयोग्य मूल्यलाई अनुमानित टिकाउ अवधिभरी बाँड्ने कार्यलाई हासकट्टी भनिन्छ। अमूर्त सम्पत्तिको हासयोग्य मूल्यलाई अनुमानित टिकाउ अवधिभरी बाँड्ने कार्यलाई परिशोधन भनिन्छ। NFRS बमोजिम सम्पत्ति तथा उपकरण र लगानी सम्पत्तिमा गरिएको हासकट्टी तथा अमूर्त सम्पत्तिमा गरिएको परिशोधन खर्चलाई यस शिर्षक अन्तर्गत देखाइएको छ।



४.३९ गैर संचालन आम्दानी

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको अमुली	५,०७५,१४६	२,५६५,३१७	५,०७५,१४६	२,५६५,३१७
अन्य आम्दानी	११,४५९,६७८	९,०३८,३४८	१०,५५३,८२९	८,०५८,४३७
जम्मा	१६,५३४,८२४	११,६०३,६६५	१५,६२८,९७५	१०,६२३,७५४

४.४० गैर संचालन खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	४७,९४३,०६०	६१,८१४,३४५	४७,९४३,०६०	६१,८१४,३४५
रिडन्डेन्सी (Redundancy) व्यवस्था	-	-	-	-
पूनःसंरचना खर्च	-	-	-	-
अन्य खर्च	-	-	-	-
जम्मा	४७,९४३,०६०	६१,८१४,३४५	४७,९४३,०६०	६१,८१४,३४५

४.४१ आयकर खर्च

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
चालु कर खर्च	६३८,४३४,१९७	७१८,०७१,११६	५९८,३२५,८९१	६५७,१०४,५००
यस वर्ष	६३८,४३४,१९७	७१८,०७१,११६	५९८,३२५,८९१	६५७,१०४,५००
पछिल्लो वर्षहरूको समायोजन	-	-	-	-
स्थगन कर खर्च	(१७,६३१,६९४)	(७,९३७,८४८)	(१७,४३४,६८९)	(६,०३४,६७५)
अल्पकालिन भिन्नताहरूको शुरुवात र रिभर्सल	(१७,६३१,६९४)	(७,९३७,८४८)	(१७,४३४,६८९)	(६,०३४,६७५)
कर दरमा परिवर्तन	-	-	-	-
पहिलो लेखाङ्कन नगरिएको कर घाटा	-	-	-	-
जम्मा आयकर खर्च	६२०,८०२,५०३	७१०,१३३,२६८	५६०,८९१,२०२	६५१,०६९,८२५

खुद करयोग्य मुनाफामा गणना गरिएको कर रकमलाई यस शिर्षक अन्तर्गत समावेश गरिएको छ। यस अन्तर्गत चालु कर खर्च तथा स्थगन कर खर्चहरू पर्दछन्।

४.४१.१ : कर खर्च र लेखाङ्कन नाफाको मिलात

रकम रु. मा

विवरण	समूह		बैंक	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
कर अधिको नाफा	२,०७४,९७०,५४९	२,४४१,०६३,००३	१,९९२,४४०,५८२	२,२४१,१४४,१००
कर रकम	६२२,४९१,१६५	७१०,१३३,२६८	५९७,७३२,१७५	६७२,३४३,२३०
जोड्ने : करको निमित्त घटाउन नमिल्ने खर्चहरूले करमा पर्ने असर	३१,२०२,७४७	१०,०२६,९६७	२४,३८०,४३३	१०,०२६,९६७
घटाउने : छुट आम्दानीमा करको असर	(३०,४२९,०५५)	(२६,०५३,४९८)	(२३,७८६,७१७)	(२६,०५३,४९८)
जोड्ने/घटाउने :अन्य बस्तुहरूको करमा असर	(२,४६२,३५३)	१६,०२६,५३१	(१७,४३४,६८९)	(५,२४६,८७४)
जम्मा आय कर खर्च	६२०,८०२,५०३	७१०,१३३,२६८	५६०,८९१,२०२	६५१,०६९,८२५
प्रभावकारी कर दर	२९.९२%	२९.०९%	२९.१५%	२९.०५%



आ. व. २०७६/७७ को लेखा परीक्षण भएको र लेखा परीक्षण नभएको वित्तीय विवरणको तुलना

रकम रु. मा

वित्तीय अवस्थाको विवरण	लेखा परीक्षण नगरिएको वित्तीय विवरण	लेखा परीक्षण गरिएको वित्तीय विवरण	भिन्नता		भिन्नताका कारणहरू
			रकम	प्रतिशतमा	
सम्पत्ति					
नगद तथा नगद समान	९,४२३,९७५	९,४२३,९७५	-	०%	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने कर्जा सापटी	९,४३९,४५५	९,४४३,३७४	(११,९१९)	०%	
धितोपत्र (Securities) मा लगानी	९१,०२९,८८९	९०,०४२,८९७	९८७,०९२	१%	कर्मचारी कर्जाको फेयर भ्यालु समायोजन विवरणहरूको समूहिकरण
सहायक कम्पनीमा लगानी	४१७,०००	४१७,०००	-	०%	
सम्पत्ति तथा उपकारण	१,३९९,८३४	१,३९९,८३४	०	०%	
छयाती तथा अमूर्त सम्पत्ति	९०,१८७	९०,१८७	-	०%	
अन्य सम्पत्ति	६,७२८,४२७	७,६६३,७६९	(९३५,३३४)	- १४%	विवरणहरूको समूहिकरण
कूल सम्पत्ति	१२८,८०२,६४७	१२८,८९८,५७४	(९५,९२७)	-०%	
पूँजी तथा दायित्व					
शेयर पूँजी	९,८१२,५६०	९,८१२,५६०	-	०%	
संचित नाफा तथा जगेडा	४,१४४,४०७	४,१६२,५०३	(१८,०९६)	०%	विभिन्न समायोजनहरूको कुल प्रभाव
निक्षेप	१०९,३६६,९३५	१०९,३५०,९४३	१५,९९२	०%	
ऋण सापटी	४,१९९,२६९	४,१३५,२६९	(६४,०००)	०%	
वन्ड तथा ऋणपत्र	२,००८,९९७	२,००८,९९७	-	०%	
अन्य दायित्व तथा व्यवस्था	७,३५२,०८०	७,४२९,९९९	(७७,९१९)	- १%	विवरणहरूको समूहिकरण
कूल पूँजी तथा दायित्व	१२८,८०२,६४७	१२८,८९८,५७४	-९५,९२७	- ०%	
नाफा नोक्सानको विवरण					
व्याज आमदानी	१०,९३२,०८०	१०,९८२,२४२	(५०,१६२)	०%	कर्मचारी कर्जा लाभको प्रभाव
व्याज खर्च	(६,७२०,०७५)	(६,७२०,०७५)	०	०%	
खुद व्याज आमदानी	३,४१२,००५	३,४६२,१६७	(५०,१६२)	१%	
शुल्क तथा कमिशन आमदानी	८०९,२३०	८०९,२३०	-	०%	
शुल्क तथा कमिशन खर्च	(१०३,२६८)	(१०९,१३३)	(२,१३५)	२%	
खुद शुल्क र कमिशन आमदानी	७०५,९६२	७०८,०९७	(२,१३५)	- ०%	
अन्य सञ्चालन आमदानी	४३५,४८८	४३६,०७५	(५८८)	- ०%	
जम्मा सञ्चालन आमदानी	४,५५३,४५४	४,६०६,३४०	(५२,८८६)	- १%	



कर्जाको क्षति प्रभार/ (विपर्यय) तथा अन्य हानी	(३४५,५४७)	(४७५,२४२)	१२९,६९५	- ३८%	लगानीमा क्षति प्रभारको प्रावधान
खुद सञ्चालन आम्दानी	४,२०७,९०८	४,१३१,०९८	७६,८१०	२%	
कर्मचारी खर्च	(१,१९२,८२५)	(१,२३२,७९२)	३९,९६७	- ३%	कर्मचारी कर्जा लाभको प्रभार
अन्य सञ्चालन खर्च	(८६७,८८७)	(८७३,५५१)	५,६६४	- १%	संस्थागत सामाजिक उत्तरदायित्व खर्च समावेश
सञ्चालन मुनाफा	२,१४७,१९५	२,०२४,७५५	१२२,४४०	६%	
गैर सञ्चालन आम्दानी/ खर्च	(३२,३१४)	(३२,३१४)	-	०%	
आय कर अधिको मुनाफा	२,११४,८८१	१,९९२,४४१	१२२,४४०	६%	
आयकर खर्च	(६३०,०९२)	(५८०,८९१)	(४९,२००)	८%	विभिन्न समायोजनहरूको कुल कर प्रभाव
यस अवधिको नाफा / (नोक्सान)	१,४८४,७८९	१,४११,५४९	७३,२४०	५%	
अन्य एकिकृत आम्दानी	२६२,७६२	३५९,५०४	(९६,७४२)	-३७%	अन्य विस्तृत आम्दानीको स्थगन कर समायोजन
जम्मा एकिकृत आम्दानी	१,७४७,५५१	१,७७१,०५३	(२३,५०२)	-१%	
बाँड्न योग्य नाफा					
नाफा नोक्सान हिसाब बमोजिम खुद नाफा/ (नोक्सान)	१,४८४,७८९	१,४११,५४९	७३,२४०	५%	
घटबढ : ने.रा.बै. निर्देशिका बमोजिम नियामक समायोजन	(३८५,३९३)	(२५९,८४३)	(१२५,५५०)	३३%	
नियामक समायोजन पछिको नाफा / (घाटा)	१,०९९,३९६	१,१५१,७०६	(५२,३१०)	-५%	



बाँड्न योग्य नाफा/नोक्सानको विवरण

श्रावण ०१, २०७६ देखि आषाढ ३१, २०७७ सम्म (१७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्म)
(नेपाल राष्ट्र बैंकको नियमावली बमोजिम)

रकम रु. मा

विवरण	बैंक	
	यस वर्ष	गत वर्ष
नाफा नोक्सान विवरण बमोजिमको नाफा/(नोक्सान)	१,४११,५४९,३६०	१,५९०,०७४,२७५
बाँडफाँड :		
क. जगोडा कोष	२६२,३०९,६७६	३१६,०१४,६५५
ख. सटही घटबड कोष	१,६६०,४७६	३०९,७५७
ग. पूँजी चुक्ता कोष	(३२०,०००,०००)	६०,०००,०००
घ. संस्थागत सामाजिक दायित्व कोष	(७,४३६,४२६)	५,६९६,९२१
ङ. कर्मचारी तालिम कोष	-	-
च. अन्य	-	(२१७,५४०,३६४)
नियामक समायोजन अधिको नाफा/नोक्सान	१,४५४,७९५,४५२	१,४०३,३९१,१२६
नियामक समायोजन :		
क. व्याज वक्यौता/अधिल्लो व्याज वक्यौता प्राप्त घट/बढ	(२३०,९६२,४२१)	३०,७७५,४६०
ख. ऋण नोक्सानी व्यवस्थामा घट/बढ	-	-
ग. लगानी घाटाको लागि व्यवस्थामा घट/बढ	-	-
घ. गैर वैकिङ्ग सम्पत्तिको व्यवस्थामा घट/बढ	(३१,३२५,७६०)	१५९,२०२
ङ. स्थगन कर सम्पत्ति घट/बढ	-	-
च. ख्यातीमा घट/बढ	-	-
छ. मोलतोल खरिदमा नाफाको घट/बढ	-	-
ज. विमाङ्किक घाटाको घट/बढ	२,४६५,१५०	(५,४०६,२०७)
झ. अन्य	-	-
बाँड्न योग्य नाफा/(नोक्सान)	१,१९४,९५२,४०१	१,४२६,९९९,५६२

५. प्रकटीकरण र थप जानकारी

५.१ जोखिम व्यवस्थापन

जोखिम व्यवस्थापन समिति

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको संस्थागत सुशासन सम्बन्धी व्यवस्था अनुरूप, बैंकले जोखिम व्यवस्थापन समितिको स्थापना गरेको छ र यस समितिको कार्य स्पष्टसँग प्रदान गरिएको छ। यस जोखिम व्यवस्थापन समितिमा जम्मा ५ सदस्य रहेका छन्; ३ सदस्य संचालक समितिबाट, प्रमुख सञ्चालन अधिकृत र प्रमुख - जोखिम व्यवस्थापन इकाई। यो समिति गत आर्थिक वर्षमा ६ पटक बैठक बसेको छ। यस समितिले मुख्य रूपमा आधारभूत जोखिम जस्तै कर्जा, बजार, पूँजी र तरलता, सञ्चालन र जानकारी आदी सम्बन्धी जोखिमलाई निरिक्षण तथा समीक्षा गर्ने गर्छ। यस समितिले नियमित रूपमा जोखिम व्यवस्थापन, portfolio trends, नियम र मापदण्ड, तरलता र पूँजीकोष सम्बन्धी प्रतिवेदनहरू प्राप्त गर्दछ। बैंकको जोखिम व्यवस्थापन संरचना अनुसार व्यापार कार्य र जोखिम व्यवस्थापन कार्यलाई विभाजित गरिएको छ। जोखिम व्यवस्थापन इकाईद्वारा जोखिम व्यवस्थापन नियम, प्रक्रिया र विधिहरू नियमित रूपमा समीक्षा गर्न संयन्त्रहरू विकास भएका छन्।

बैंकको जोखिम व्यवस्थापन उद्देश्य जोखिम नियन्त्रण भन्दा बढी रहेको छ। बैंकको धारण अनुसार व्यवस्थापनको जोखिम व्यवस्थापन सम्बन्धी दृष्टिकोण एक फरक र सबल रणनीति हो। विगतका केही वर्षमा बैंकले नियमित रूपमा हुने जोखिम व्यवस्थापन सक्षमता (जोखिमको पहिचान, यसको प्रभाव र निरिक्षण) मा उल्लेखनिय प्रगति हासिल गरेको छ।


जोखिम व्यवस्थापन फ्रेमवर्क र संरचना

सञ्चालक समिति बैंकको सर्वोच्च निकाय हो र नियामक निकायले जारी गरेको नियमन र निर्देशनको प्रभावकारी पालनाका लागि कडा नीति र फ्रेमवर्क बनाउन र कार्यान्वयन गर्न यो जिम्मेवार छ। सञ्चालक समितिले बैंकभित्रको प्रभावकारी व्यवस्थापनको लागि जोखिम अवस्था सीमाको आधारमा रणनीति, नीति तथा प्रक्रियाको सुनिश्चितता गर्दछ। सञ्चालक समितिले बैंकको जोखिमको प्रकृति बुझ्छ, आवधिक रूपमा जोखिम व्यवस्थापनको प्रतिवेदन समीक्षा गर्छ, जोखिम व्यवस्थापन समिति र सम्पत्ति दायित्व व्यवस्था समितिको प्रतिवेदनको आधारमा नीति, मापदण्ड, तरलता तथा पूँजी पर्याप्तता समावेश गर्छ। संस्थागत सुशासन सम्बन्धी राष्ट्र बैंकको निर्देशन अनुरूप बैंकले प्रष्ट परिभाषित सर्तसहित जोखिम व्यवस्थापन समिति गठन गरेको छ। यसको वर्षमा कम्तीमा चार वटा बैठक हुन्छ र आवश्यकता अनुसार बैठकको संख्या बढाउन पनि सकिन्छ। समितिले बैंकको समग्र जोखिम व्यवस्थापनलाई तरलता जोखिम, बजार जोखिम, सञ्चालन जोखिम र कर्जा जोखिमको रूपमा वर्गीकृत गरेको छ।

जोखिम शासन

बैंकले उत्पन्न हुने उद्यमस्तरमा जोखिम न्यूनीकरण गर्न नीति र प्रक्रियाहरू तयार गरी कार्यान्वयन गरिसकेको छ र कर्मचारीबीच स्वामित्व मानसिकता, क्षमता अभिवृद्धि, प्रष्ट रूपमा परिभाषित जिम्मेवारी र नैतिक संस्कृति मार्फत बैंकले जोखिम संस्कृतिको बारेमा प्रशिक्षित गरेको छ। यसको जोखिम व्यवस्थापन प्रारूपको माध्यमबाट, बैंकले कर्जा, बजार र तरलता जोखिमहरू कुशलतापूर्वक व्यवस्थित गर्न खोजेको छ जुन सीधा बैंकको वाणिज्य क्रियाकलापहरूको साथसाथै सञ्चालन, नियामक र प्रतिष्ठासम्बन्धी जोखिमहरू जुन कुनै पनि व्यवसाय उपक्रमको सामान्य परिणामको रूपमा देखा पर्दछ। जोखिम सम्बन्धी नीतिको स्थापना र अनुपालनको लागि जोखिम व्यवस्थापन समिति जिम्मेवार छ। सम्पत्ति र दायित्व समिति पूँजी व्यवस्थापन र तरलता, पूँजीपर्याप्तता र संरचनात्मक विदेशी मुद्रा र व्याजदर जोखिम रकर जोखिमको व्यवस्थापन सहित वासलात व्यवस्थापनको नीतिहरूको स्थापना र अनुपालनको लागि जिम्मेवार छ। बैंकको जोखिम प्रशासन संरचना यस्तो छ कि बैंकभित्र जोखिम कम राख्न जिम्मेवारी सञ्चालकबाट तलग्राहक व्यापार, वरिष्ठ व्यवस्थापन र समितिहरूमा पनि सारिएको छ। सारभूत जोखिम बिषयको बारेमा र नीतिहरू र मापदण्डहरूको पालना भए नभएको, व्यवसाय, कार्यात्मक, वरिष्ठ व्यवस्थापन र समितिमार्फत जानकारी दिइन्छ।

बैंकको जोखिम व्यवस्थापन संरचना देहाय बमोजिम रहेको छ :



आन्तरिक नियन्त्रण

रणनीति र उद्देश्यहरूको उपलब्धिमा सहायता गर्ने गरी बैंकमा उचित आन्तरिक नियन्त्रण प्रारूप सुनिश्चित गर्न सञ्चालक समिति जिम्मेवार हुन्छ। बैंकको विभिन्न कार्यहरूको विस्तार र वृद्धिको क्रममा उचित नियन्त्रण संयन्त्र स्थापना गर्ने दृष्टिकोणले हेर्नु पर्दछ जसले लाभदायक व्यवसायका अवसरहरू अधिकतम बनाउन, नोक्सान वा प्रतिष्ठित क्षति निम्त्याउन सक्ने जोखिमलाई हटाउन वा घटाउन सहयोग गर्दछ। सञ्चालक समितिले जोखिम लेखाइकन, जोखिम मूल्यांकन, जोखिम न्यूनीकरण र नियन्त्रण र अनुगमनको नीति र प्रक्रियाहरू व्यवस्था गरेको छ, जुन राष्ट्र बैंकको निर्देशन अनुरूप बैंकमा प्रभावकारी रूपमा लागू भएको छ। कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिता सञ्चालक समिति, यसअन्तर्गतको समिति, व्यवस्थापन र आन्तरिक लेखा परीक्षा विभागद्वारा नियमित समीक्षा गरिन्छ।

आन्तरिक लेखा परीक्षणले नीति र मापदण्डको अनुपालन र नियमित लेखा परीक्षण, विशेष लेखा परीक्षण, सूचना प्रणाली लेखा परीक्षण, साइट समीक्षा, AML/CFT/KYC लेखा परीक्षण, ISO लेखा परीक्षणका साथै जोखिममा आधारित आन्तरिक लेखा परीक्षण मार्फत बैंकमा आन्तरिक नियन्त्रण संरचनाहरूको प्रभावकारिताको अनुगमन गर्दछ। लेखा परीक्षण अवलोकन तत्काल सुधारात्मक उपायहरू आरम्भ गर्नका लागि प्रमुख कार्यकारी अधिकृत र व्यापार प्रमुखहरूलाई रिपोर्ट गरिन्छ। आन्तरिक लेखापरीक्षण प्रतिवेदन लेखा परीक्षण समिति समक्ष समीक्षाको लागि पठाइन्छ र समितिले सम्बन्धित विभाग, क्षेत्रीय कार्यालयवा शाखालाई सम्बन्धित मुद्दामा उपयुक्त सुधारात्मक कार्यगर्न निर्देशन जारी गर्छ।

५.१.१ कर्जा जोखिम

कर्जा जोखिम भनेको सहमति सर्तहरू बमोजिम बैंकलाई भुक्तानी गर्ने आफ्नो करारको दायित्व पूरा गर्न ऋणीको असक्षमताको कारण नोक्सानीको सम्भावना हो। कर्जा जोखिम व्यवस्थापनको अन्तिम जिम्मेवारी संचालक समितिको रहेको हुन्छ जुन अनुरूप संचालक समितिले नियमित रूपमा सम्पूर्ण निति तथा नियमको समीक्षा गर्ने गर्दछ। यसका साथै उच्च व्यवस्थापनले सो निति तथा नियमको कार्यान्वयन गर्न, कर्जा जोखिम व्यवस्थापन र नियन्त्रण गर्न, कर्जाको गुणस्तर कायम गर्न सुनिश्चता प्रदान गर्दछ।

बैंकको कर्जा निति निर्देशनले बैंकको जोखिम व्यहोर्ने क्षमता प्रष्ट गर्छ र यसलाई समय सापेक्ष परिवर्तन तथा संशोधन गरिन्छ। बैंकभित्रको उपयुक्त निरीक्षण र रिपोर्टिङको प्रारूप स्थापना गरी कर्जा जोखिम निरीक्षण र रिपोर्टिङ प्रारूपलाई कर्जा जोखिम न्यूनीकरणको लागि तयार पारिएको छ। कर्जा जोखिमको प्रभावकारी व्यवस्थापनका लागि बैंकले विभिन्न प्रणाली र नीतिहरू र प्रक्रियाहरू र दिशानिर्देशहरू कार्यान्वयन गरेको छ। प्रत्येक प्रकारको ऋणको लागि, कर्जा नीति र प्रक्रियाहरूले ऋण प्रदान गर्नका लागि मापदण्ड परिभाषित गरिएको छ, चुक्ताको सीमित उद्देश्य, विभिन्न ग्राहक जोखिम प्रोफाइलमा आधारित प्रासंगिक जानकारीको संग्रह, पर्याप्त उपकरणको प्रयोग, पर्याप्तता, कार्यान्वयनतार जमानतको तरलता स्थिति, साथै उनीहरूको परिचालनको व्यावहारिक पक्षहरूको आधारमा मापदण्ड परिभाषित गरिएको छ। जोखिमको विविधकरण र सीमा संकेन्द्रण जोखिम सुनिश्चित गर्न, विशिष्ट गतिविधि वा उत्पादनको प्रकार, एकल ऋणी वा आपसमा सम्बन्धित ऋणीको समूह, विशिष्ट उद्योगहरू वा आर्थिक क्षेत्रहरू, सम्बन्धित पक्षहरू र भौगोलिक क्षेत्रहरूका प्रकारहरूमा कर्जा क्षेत्रमा सीमा तोकिएको छ।



कर्जा जोखिमको व्यवस्थापन

कर्जा जोखिमको निरिक्षण सम्बन्धी सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिको रहेको हुन्छ । कर्जा लगानीको नियन्त्रण विभिन्न व्यवस्थापन इकाईलाई प्रदान गरिएको Credit Approval Discretion (CAD) सीमाबाट गरिएको हुन्छ । जोखिम व्यवस्थापन समिति र सञ्चालक समितिले नियमित रूपमा कर्जाको समीक्षा गर्छ र बजारको आवश्यकता अनुरूप कर्जा सम्बन्धि व्यवस्थाको परिमार्जन गर्छ । बैंकको सम्पूर्ण कर्जा जोखिम निरिक्षण गर्नको लागि एउटा बेल्सै कर्जा इकाईको स्थापना गरिएको छ जस अन्तर्गत देहाय बमोजिमका कार्यहरू पर्दछन् ;

क) विभिन्न व्यापार इकाईसँग समन्वय गरी कर्जा नितिको निर्माण गर्ने, धितो आवश्यकता पुरा गर्ने, कर्जाको गुणस्तर जाँचबुझ गर्ने, कर्जाको वर्गिकरण गर्ने, कर्जा सम्बन्धि विवरणहरू पेश गर्ने, कानून प्रक्रिया र कागजात पुरा गर्ने तथा वैधानिक र नियमक आवश्यकता पालना गर्ने गर्दछ ।

ख) कर्जा स्वीकृत सीमाको अधिकार प्रदान गर्ने र कर्जाको नविकरण सम्बन्धी कार्य गर्ने । कर्जा स्वीकृत अधिकार व्यापार इकाईका कर्जा अधिकारीलाई प्रदान गरिएको हुन्छ र ठूला कर्जाको लागि आवश्यकता अनुरूप व्यवस्थापन समिति, कर्जा विभाग वा सञ्चालक समितिलाई प्रदान गरिएको हुन्छ ।

ग) कर्जा जोखिमको निरिक्षण र समीक्षा गर्ने; बैंकले कर्जा प्रदान गर्नुभन्दा अघि कर्जा स्वीकृत सीमाको अधिनमा रहि भए नभएको पुष्टि गर्छ र कर्जा नविकरणको समयमा पनि सोहि व्यवस्थाको पालना गरिन्छ ।

घ) ग्राहक र उद्योग समक्षको एकाग्रता जोखिमलाई सीमित गर्ने; कर्जा, वित्त ग्यारेन्टी र अरु जोमिको हिसाबको सिमाबाट एकाग्रता जोखिम न्यूनिकरण गरिन्छ ।

ङ) जोखिम निर्धारण प्रणालीद्वारा हरेक कर्जालाई बजार जोखिम, व्यापार जोखिम, उद्योग जोखिम, व्यवस्थापन जोखिम, वित्त जोखिम र भूक्तानी जोखिमको आधारमा वर्गिकरण गरिएको हुन्छ ।

च) व्यापार इकाईहरूले सम्भौता अनुरूप कर्जा स्वीकृत प्रदान गरेको र कर्जा प्रदान गर्दा मापदण्ड अनुरूप कार्यहरू गरेको जस्ता विषयका अनुपालनाको निरिक्षण गर्ने ।

छ) व्यापार इकाईहरूलाई सल्लाह, सुझाव, मार्गदर्शन र विज्ञ सिप प्रदान गरि सबै भन्दा राम्रो अभ्यासको प्रणाली बैंकभरि स्थापित गर्ने । हरेक कर्जा इकाईले बैंकको कर्जा नीति नियम र कर्जा स्वीकृत सीमाको पालना गर्नुपर्दछ । बैंकमा गुणस्तर कायम गर्न, हरेक कर्जाको कारोवारको निरिक्षण गर्न र कर्जा जोखिमलाई नियन्त्रण गर्न सबै व्यापार इकाईको जिम्मेवारी रहेको हुन्छ । यसका साथै आवधिक रूपमा कर्जा इकाई र कर्जा प्रणालीको आन्तरिक लेखापरिक्षणबाट लेखापरिक्षण हुने गर्दछ ।



अ) भाखा ननाघेको र हानी नभाएको र भाखा नाघेको र एकल रुपमा हानी भएको

तलको तालिकाले कर्जा जोखिमका सबै वित्तीय सम्पत्ति क्षेत्रको सम्पत्ति वर्गीकरणबाट कर्जाको गुणस्तर देखाउँछ, यो बैंकको आन्तरिक कर्जा रेटिङ प्रणालीमा आधारित छ :

विवरण	भाखा ननाघेको र हानी नभाएको	१० दिन सम्म भाखा नाघेका	११ दिन देखि १८० दिन सम्म भाखा नाघेका	१८० दिन भन्दा बढी भाखा नाघेका	एकल रुपमा हानी भएको	जम्मा
वित्तीय सम्पत्ति						
संशोधित लागतमा भारित सम्पत्ति						
नगद र नगद समान	९,४२३	-	-	-	-	९,४२३
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात बैंक तथा वित्तीय संस्थामा मौज्जात ग्राहकलाई कर्जा सापट	९,४४३	-	-	-	-	९,४४३
बैंक तथा वित्तीय संस्थालाई कर्जा सापट	-	-	-	-	-	-
नाफा र नोक्सान माफत fair value (FVTPL)	८४,६५८	३,०८९	-	३६२	३४३	८८,४५२
व्युत्पन्न वित्तीय उपकरण	१,५९०	-	-	-	-	१,५९०
अत्य विस्तृत आयमाफत Fair value (FVTOCI)	६,२२४	-	-	-	-	६,२२४
लगानी सुरक्षणपत्र	१०,४२५	-	-	-	-	१०,४२५
सहायक कम्पनीमा लगानी	४१७	-	-	-	-	४१७
जम्मा	१२२,१८०	३,०८९	-	३६२	३४३	१२५,९७४



५.१.२ बजार जोखिम

वित्तीय संस्थाको वासलातमा रहेको र वासलात बाहिर रहेको वस्तुको मूल्यमा बजार मूल्यमा हुने अस्थिरताले हुने जोखिमलाई बजार जोखिम भनी परिभाषित गरिएको छ । बजार जोखिम विदेशी सटही स्थिति र व्यवसायिक कारोबारबाट सिर्जना हुन्छ जसलाई कोष (treasury) बाट व्यवस्थापन गरिन्छ । बजार जोखिम त्यस्तो जोखिम हो जसका कारण वित्तीय उपकरणको भविष्यमा नगद प्रवाह वा fair value घटबढ हुन्छ । बजार जोखिमले तीन प्रकारका जोखिमलाई जनाउँछ: विदेशी मुद्रा सटही (मुद्रा जोखिम), बजार व्याजदर (व्याजदर जोखिम) र बजार मूल्य (मूल्य जोखिम) ।

क) मुद्रा जोखिम

विदेशी मुद्रा सटही जोखिमका कारण बैंकको आफ्नो सम्पत्ति र दायित्वको मूल्यमा अस्थिरता हुने सम्भावना हुन्छ र उसको सम्पत्ति र दायित्वको मुद्रा तथा उल्लेख हुने मुद्राको मूल्यमा आउने भिन्नताका कारण वित्तीय क्षति हुने सम्भावना हुन्छ । वित्तीय विवरण तयार पार्ने मितिसम्म बैंकले विदेशी मुद्रालाई लिन र दिन सकिने मानेको छ ।

बैंकको मुद्रा जोखिममा देहाय बमोजिमको असुल हुन बाँकी र तिर्न बाँकी वक्यौता रकम रहेको छ :

विदेशी मुद्रा	मुद्रा कोड	सम्पत्ति	दायित्व	रकम रु. हजारमा	
				खुद स्थिति	
Dirhams	AED	४६७	-		४६७
Australian Dollar	AUD	५,२९१	-		५,२९१
Canadian Dollar	CAD	७४५	-		७४५
Swiss Francs	CHF	९६	-		९६
Chinese Yuan	CNY	१,९२८	-		१,९२८
Denmark Kroner	DKK	१,४२९	-		१,४२९
Euro	EUR	४६,४६८	३३,५१४		१२,९५४
Great Britain Pound	GBP	३७,५०७	३५,०२४		२,४८३
Hong Kong Dollar	HKD	२९९	-		२९९
Indian Rupees	INR	३,८७०,३०४	२,९१७		३,८६७,३८८
Japanese Yen	JPY	१०,७५९	२		१०,७५७
Malaysian Ringgit	MYR	१३६	-		१३६
Qatar Riyal	QAR	६५८	-		६५८
Saudi Arabian Riyal	SAR	६६४	-		६६४
Swedish Kroner	SEK	-	-		-
Singapore Dollar	SGD	२९२	-		२९२
Thailand Baht	THB	७९	-		७९
US Dollar	USD	१२,९५९,०३४	१२,९७५,०७१		(१६,०३६)
Korean Won	KRW	१११	-		१११
Kuwaiti Dinar	KWD	-	-		-
जम्मा		१६,९३६,२६९	१३,०४६,५२८		३,८८९,७४१

ख) व्याजदर जोखिम

व्याजदर जोखिम त्यो जोखिम हो जसका कारण वित्तीय उपकरणको fair value वा भविष्यमा हुने नगद प्रवाह बजार व्याजदरका कारण तलमाथि हुन्छ ।



व्याजदर जोखिम व्यवस्थापन तालिका तल दिइएको छ :

विवरण	रकम रु. दश लाखमा					
	१-९० दिन	९१-१८० दिन	१८१-२७० दिन	२७१-३६५ दिन	१ वर्ष भन्दा बढी	जम्मा
१. व्याज संवेदनशील सम्पत्ति	५१,४८७	१२,७२२	४,५९१	४,३२५	५१,२५३	१२४,३७९
२. व्याज संवेदनशील दायित्व	२५,४६६	१३,७८९	१३,१८५	१०,४०३	४१,६९५	१०४,४५९
फरक (१-२)	२६,०२१	(१,०६७)	(८,५९४)	(६,०७८)	९,६३८	१९,९२०
कुल फरक	२६,०२१	२४,९५४	१६,३६०	१०,२८२	१९,९२०	
समायोजित व्याजदर परिवर्तन	०.२५%	०.२५%	०.२५%	०.२६%	१.००%	
त्रैमासिक आयमा असर	६४	६१	४०	२७	१९९	३९२
कुल आयमा असर	६४	१२५	१६६	१९३	३९२	

ग) इक्विटी मूल्य जोखिम

इक्विटी मूल्य जोखिम त्यस्तो जोखिम हो जसका कारण वित्तीय उपकरणको fair value वा भविष्यमा हुने नगद प्रवाह इक्विटीको मूल्यमा हुने परिवर्तनका कारण तलमाथि हुन्छ (व्याजदर जोखिम र मुद्रा जोखिम बाहेकका कारणले) । यस्तो परिवर्तन सम्बन्धित वित्तीय उपकरण वा यसको जारी गर्ने निकायका हुन सक्छ वा उक्त वित्तीय उपकरणले व्यापार गर्ने बजारलाई असर गर्ने तत्वका कारण हुन सक्छ । कम्पनीको इक्विटी मूल्य जोखिम FVTOCI मा राखिएको कारण पनि हुनसक्छ जसको मूल्य बजार मूल्यमा भएको परिवर्तन अनुसार तलमाथि हुन्छ । आफूले लिन चाहेको वा लिन सक्ने जोखिम प्रोफाइल र बजार जोखिमको तह अनुसार बैंकले यसको बजार जोखिम व्यवस्थापन गर्ने रणनीति बनाएको छ ।

५.१.३ तरलता जोखिम

तरलता जोखिमले बैंकको दायित्व पूरा गर्न असफल हुने सम्भावना हुन सक्छ, तरलता जोखिम व्यवस्थापनले बैंकको वित्तीय अवस्थालाई प्रतिकूल प्रभाव नपारी दायित्व पूरा गर्ने बैंकको क्षमता सुनिश्चित गर्न मद्दत गर्छ र बैंकको प्रतिकूलताको अवस्था विकास गर्ने सम्भावना कम गर्छ । तरलता जोखिमलाई नगद वा अन्य वित्तीय सम्पत्ति प्रदान गरेर व्यवस्थित गरिएको वित्तीय दायित्वसँग सम्बन्धित दायित्वहरू पूरा गर्न बैंकले कठिनाई भोग्न सक्ने जोखिमलाई तरलता जोखिम भनी परिभाषित गरिएको छ । बैंकले तरलता जोखिम व्यवस्थापन गर्न आन्तरिक जाखिम सक्षमता लागु गरेको छ जस अनुरूप पर्याप्त मात्रामा तरलता व्यवस्थापन गरिन्छ । सम्पत्ति-दायित्व व्यवस्थापन पनि कोषको कार्य अन्तर्गत पर्दछ जुन बैंकको सम्पत्ति-दायित्व व्यवस्थापन निति भित्र पर्दछ र सो निति बैंकको ALCO र जोखिम व्यवस्थापन समितिबाट निरीक्षण गरिन्छ ।

विवरण	रकम रु. दश लाखमा					
	१-९० दिन	९१-१८० दिन	१८१-३६५ दिन	१ वर्ष भन्दा बढी	जम्मा	
सम्पत्ति						
नगद र नगद समान	९,४२४	-	-	-	९,४२४	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात	९,४४३	-	-	-	९,४४३	
बैंक तथा वित्तीय संस्थामा मौज्जात	-	-	-	-	-	
व्युत्पन्न वित्तीय उपकरण	६,२२५	-	-	-	६,२२५	
अन्य ब्यापारिक सम्पत्ति	१६	-	-	-	१६	
बैंक तथा वित्तीय संस्थालाई कर्जा सापटी	१,५९०	-	-	-	१,५९०	
ग्राहकलाई कर्जा सापट	२९,८४०	१०,०२५	३,५२२	४४,९२१	८८,४५३	
धितोपत्रमा लगानी				१०,४२६	१०,४२६	
सहायक कम्पनीमा लगानी	४१७	-	-	-	४१७	
अन्य सम्पत्ति	२,९०५	-	-	-	२,९०५	
जम्मा	६०,००५	१०,०२५	३,५२२	५५,३४७	१२८,८९९	



दायित्व

बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी रकम	२,९७९	-	-	-	२,९७९
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी रकम	५००	-	-	-	५००
व्युत्पन्न वित्तीय उपकरण	६,१८२	-	-	-	६,१८२
ग्राहकको निक्षेप	२६,५७१	१२,८२४	२१,६९१	३७,२८५	९८,३७१
सापटी	-	-	-	३,६३५	३,६३५
जारी गरिएको ऋणपत्र	२,००८	-	-	-	२,००८
अन्य दायित्व	१,२४८	-	-	-	१,२४८
जम्मा	३९,४८८	१२,८२४	२१,६९१	४०,९२०	११४,९२३

५.१.४ सञ्चालन जोखिम

सञ्चालन जोखिमलाई कुनै पनि व्यवसायमा अन्तर्निहित हुन्छ। अपर्याप्त वा असफल आन्तरिक प्रक्रिया, व्यक्ति र प्रणाली वा बैंकको लागि कानुनी जोखिमसहित बाह्य घटनाहरूको प्रभावबाट हुने सम्भावित जोखिमबाट हुने नोक्सानको रूपमा सञ्चालन जोखिमलाई परिभाषित गरिएको छ। सञ्चालन जोखिम बैंकको सबै कार्यमा व्यापक छ र मानव संसाधन, प्रणाली र प्रक्रियागत डिजाइन लगायत बैंकले काम गर्न विकास गरेका सबै स्रोतबाट प्रभावित हुन्छन्। सञ्चालन जोखिम जालसाजी, व्यवसायमा हुने अवरोध, प्रणाली असफलता, भौतिक पूर्वाधारमा क्षति, कार्यान्वयनमा असफलता र सेवा डेलिभरी, उत्पादहरूमा स्वाभाविक जोखिम, ग्राहकहरू, प्रक्रियाहरूमा अयोग्यता वा त्रुटिपूर्ण प्रक्रिया डिजाइनहरू र व्यापार जस्ता आन्तरिक र बाह्य दुवै कारणले हुन सक्छ।

कुनै पनि व्यवसायिक काम वा व्यवसाय सहायता काममा जोखिम उत्पन्न हुन सक्छ। जोखिम व्यवस्थापन र नैतिक व्यवसायिक अभ्यासको बलियो संस्कृतिले हानिकारक सम्भावित सञ्चालन जोखिम घटनाबाट रोक्न बैंक प्रतिबद्ध छ र घट्न सक्न जोखिमका घटनासँग जुध्नसक्ने स्थितिमा छ। सञ्चालक समिति र उच्च व्यवस्थापनको काम र नीति, प्रक्रिया तथा प्रणालीले जोखिम व्यवस्थापन संस्कृतिको लागि बलियो आधार प्रदान गरेको छ। बैंकले प्रमुख नियन्त्रणका मापदण्ड, प्रमुख नियन्त्रण स्वमूल्यांकन र मुख्य जोखिम सूचकांकलाई उपकरणको रूपमा प्रयोग गरेर सञ्चालन जोखिम घटनाहरूलाई समयानुकूल बुझ्दै तथा लुकेका जोखिमलाई लेखांकन, मूल्यांकन र नियन्त्रण गर्छ। बैंकले उच्चस्तरीय प्रशासनिक मापदण्डको सुनिश्चितता, आचारसंहिताको पालना साथै नियामक निकाय तथा बैंकको आन्तरिक नीति, प्रक्रियाहरू र मापदण्ड अनुपालनको पनि सुनिश्चितता गर्नुपर्छ।

प्रभावकारी नीतिहरू, प्रक्रियात्मक मापदण्ड र स्तरीय सञ्चालन प्रक्रिया जोखिम व्यवस्थापनको लागि बलिया उपकरण हुन्। तसर्थ, विभागले नीति र प्रक्रियाहरूको पर्याप्तता र प्रभावकारिता तथा तिनको प्रभावकारी कार्यान्वयन नजिकबाट अनुगमन गरिरहेको हुन्छ र यी नियामक निकायको मापदण्डअनुसारको छ गतिशिल जोखिम वातावरण अनुकूल छ भन्ने निश्चित गर्छ।

५.२ पूँजी व्यवस्थापन

५.२.१ गुणात्मक प्रकटीकरण

बैंकले 'आन्तरिक पूँजी योग्यता निर्धारण प्रक्रिया' (ICAAP) तयार पारेर कार्यान्वयन गरेको छ जसलाई सञ्चालक समितिले पारित गरेको हो। यसले बैंकलाई आन्तरिक पूँजीको मात्रा, प्रकार र वितरण मूल्यांकन र सुधार गर्न सहयोग गर्छ जुन बैंकमा उजार हुनसक्ने जोखिमको प्रकृति र तहलाई ढाक्नको लागि पर्याप्त हुन्छ।

आन्तरिक पूँजी योग्यता निर्धारण प्रक्रिया (ICAAP) मा सुशासन व्यवस्था, वस्तुगत जोखिम व्यवस्थापनको कुशल प्रक्रिया र आर्थिक पूँजी आंकलन र सुधारको लागि प्रभावकारी प्रणाली हुनु आवश्यक छ। आर्थिक पूँजीले (आर्थिक रूपमा आवश्यक पूँजी) ले बैंकको व्यवसाय सञ्चालन र सम्बन्धित जोखिमहरूमा लगानीको लागि आवश्यक पूँजीगत आवश्यकतालाई जनाउँछ। ICAAP ले बैंकको जोखिम प्रोफाइल र यसको जोखिम व्यवस्थापन, नियन्त्रण वातावरण र रणनीतिक योजनाको प्रभावकारिताको सम्बन्धमा पूँजी पर्याप्तता आवश्यकताहरूको मूल्यांकन गर्न उचित विधि र प्रक्रियाहरू तोकेर आन्तरिक पूँजी पर्याप्तताको गणनाको लागि नीति र प्रक्रियात्मक मार्गदर्शन प्रदान गर्दछ।

रणनीतिक उद्देश्यहरूको सम्बन्धमा बैंकको वर्तमान र भविष्यको पूँजी आवश्यकताहरू सुनिश्चित गर्न विशेषगरी सञ्चालक समिति उत्तरदायी हुनेछ। व्यवस्थापनले बैंकले विभिन्न व्यावसायिक गतिविधिहरूको क्रममा सामना गरिरहेको जोखिमहरूको प्रकृति र स्तरको र यो जोखिमकसरी पूँजी स्तरसँग सम्बन्धित छ भने र समीक्षा गर्नेछ र सोही अनुसार जोखिम व्यवस्थापनको लागि जोखिम व्यवस्थापन प्रारूप कार्यान्वयन गर्नेछ।

५.२.२ गुणात्मक प्रकटीकरण

अ) पूँजीगत संरचना र पूँजीगत पर्याप्तता

क) प्राथमिक पूँजी तालिका

रकम रु दश लाखमा		
क्र.म	विवरण	रकम
क	चुक्ता पूँजी	९,८१२
ख	शेयर प्रिमियम/ पूँजीगत जगेडा कोष	-
ग	प्रस्तावित बोनस शेयर	-
घ	वैधानिक साधारण जगेडा कोष	१,७७२
ङ	संचित मुनाफा	१,३१०
च	चालू वर्षको अनुमानित सञ्चित नाफा	-
छ	पूँजी चुक्ता जगेडा कोष	-
ज	अन्य स्वतन्त्र जगेडा कोष	-
झ	स्थगित कर सम्पत्ति	
ञ	अमूर्त सम्पत्ति	(९०)
ट	वित्तीय स्वार्थ सहित संस्थागत इक्विटीमा लगानी	(७०९)
प्राथमिक पूँजी		१२,०९५

ख) पुरक पूँजी तालिका

रकम रु दश लाखमा		
क्र.म	विवरण	रकम
क	सुरक्षण नराखेको सहायक आवधिक दायित्व	२,०००
ख	सामान्य कर्जा नोक्सानी व्यवस्था	१,२१७
ग	सटही समीकरण कोष	३१
घ	लगानी समायोजन कोष	०.१
पुरक पूँजी		३,२४९

ग) सुरक्षण नराखिएको सहायक आवधिक ऋणको (Subordinated Term Debt) बक्यौता रकम, परिपक्व हुने मिति तथा वर्षमा उत्पन्न रकम र पूँजी कोषको रूपमा गणना योग्य रकमको विस्तृत जानकारी ।

नाम	लक्ष्मी बैंक डिबेन्चर - २०८६
रकम	रु. २,००,००,००,००० - दुई अर्ब मात्र)
व्याज दर	१० % वार्षिक दर (कर अघि) अर्धवार्षिक रूपमा
प्रकार	असुरक्षित र परिपक्वतामा भुक्तानी
ऋणपत्र संख्या	२०,००,००० - (बिस लाख मात्र)
अंकित मुल्य	रु. १,०००
परिपक्व हुने अवधि	१० वर्ष
ऋणपत्र धनीहरुलाई प्राथमिकता	निर्सगमा ऋणपत्र धनीहरुलाई निक्षेपकर्ता पछि मात्र भुक्तानी गरिन्छ
सूचीकृत व्यवस्था	नेपाल स्टक एक्सेन्जमा सूचीकृत

घ) पूँजीकोषबाट घटाउन पर्ने रकम

- स्फटवेयर खर्चसँग सम्बन्धित अमूर्त सम्पत्ति रु ९.०२ करोड रुपैयाँ मूल पूँजीबाट घटाइएको छ ।
- बैंकले लगानी गरेको वित्त स्वार्थ रहेका लक्ष्मी क्यापिटल लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मा गरेको रु ७०.९० करोड रुपैयाँ बराबरको लगानी रकम मूल पूँजीबाट घटाइएको छ ।



ड) कुल योग्य पूँजी

क्र.म	विवरण	रकम रु दश लाखमा
क)	प्राथमिक पूँजी	१२,०९५
ख)	पूरक पूँजी	३,२४९
	कुल योग्य पूँजी (कुल पूँजीगत कोष)	१५,३४४

च) पूँजीगत पर्याप्तता दर

१५ जुलाई २०२० मा गरिएको गणना अनुसार बैंकको पूँजीगत पर्याप्तता दर १३.०२ प्रतिशत रहेको छ।

छ) चालु र भविष्यका गतिविधिमा सहायता गर्न पूँजीगत पर्याप्तता दर मुल्यांकनको लागि बैंकको आन्तरिक शैलीको संक्षिप्त विवरण

बैंकले वार्षिक व्यापार परियोजना निर्माण गर्दछ, जस अनुरूप हरेक व्यापार कार्य जस्तै लागि निक्षेप, कर्जा, खाता प्रकारहरूको विकास र ग्राहक सन्तुष्टिको लागि योजना तयार गरिन्छ। सो परियोजनाहरू बजारको प्रतिस्पर्धा र व्यापारको स्थिरतालाई ध्यानमा लिई निर्माण गरिन्छ।

पूँजी नीति पनि बैंकको व्यापार निति अन्तर्गत पर्दछ। पूँजी नीति निर्माणले बैंकको प्रक्षेपित व्यापार विस्तारको साथ साथै न्यूनतम पूँजी र पूँजीकोष अनुपात जस्ता नियमक आवश्यकता परिपूर्ति गर्न सहयोग गर्दछ।

थप त्रैमासिक रिपोर्ट समीक्षा र छलफलका लागि जोखिम व्यवस्थापन समिति र बोर्डमा प्रस्तुत गरिन्छ।

ज) विशेषगरी हाइब्रिड पूँजीगत उपकरणसहित अधिनस्थ अवधि ऋणको अवधि, सर्तहरू र मुख्य विशेषताको सारांश

साधारण शेयर पूँजी : बैंकसँग एक सय रुपैयाँ मूल्य भएका एउटै मात्र वर्गको इक्विटी शेयर छ। इक्विटी शेयर भएका हरेक व्यक्तिले एक शेयर बराबर एक भोटको अधिकार राख्छन्। बैंकको लिक्विडिशन भएको खण्डमा इक्विटी हुनेले अधिमान्य रकम वितरण गरेपछि बैंकको बाँकी सम्पत्ति प्राप्त गर्ने हक हुनेछ। शेयरधनीसँग भएको इक्विटी शेयरको अनुपातमा बाँकी सम्पत्ति वितरण हुनेछ।

डिबेन्चर : बैंकले १० % प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६, २ अर्ब रुपैयाँको बोन्ड जारी गरेको छ। यी डिबेन्चरसँग कुनै मतदान अधिकार हुँदैन। बैंकको निक्षेपकर्तासँग डिबेन्चर अधिनस्थ हुनेछ।

आ) जोखिमका क्षेत्र

क) कर्जा जोखिम, बजार जोखिम र सञ्चालन जोखिमको तालिका

क्र.म	जोखिम भार क्षेत्र	रकम रु दश लाखमा
क	कर्जा जोखिम वापतको जोखिम भारित सम्पत्ति	१०८,५०२
ख	चालन जोखिम वापतको जोखिम भारित सम्पत्ति	४,६०४
ग	बजार जोखिम वापतको जोखिम भारित सम्पत्ति	१४६
घ	Pillar II अन्तर्गतको समायोजन सम्पत्ति दायित्व व्यवस्थापन सम्बन्धी नीतिहरू र अभ्यास सन्तोषजनक नभएको कारण कुल आयको ३ प्रतिशत जोखिम भारित सम्पत्तिमा जोडन	३,३९८
ङ	जोखिम भारित सम्पत्तिमा ३ प्रतिशत थप	१,२०३
	कुल जोखिम वापतको भारित सम्पत्ति (Total RWE)	११७,८५४



ख) कर्जा जोखिमको ११ वर्ग अन्तर्गत जोखिम

		रकम रु दश लाखमा
क्र.म	जोखिम वर्गीकरण	जोखिम वापतको भारित सम्पत्ति
क	केन्द्रिय बैंक र सरकारससँग दाबी	-
ख	अन्य वित्तीय संस्थासँगको दाबी	२,२१६
ग	बैंकहरुसँगको दाबी	३,०१२
घ	कर्पोरेट र सुरक्षणपत्र कम्पनीसँग दाबी	५७,४५०
ङ	उपभोक्ता तथा साना कर्जा (Regulatory Retail Portfolio)	१२,२२७
च	आवासीय सम्पत्तिबाट सुरक्षित दाबी	४,१५२
छ	व्यापारिक घरजग्गाबाट सुरक्षित दाबी	१,८१८
ज	भाका नाघेका दाबी	९२९
झ	उच्च जोखिम दाबी	५,८१७
ञ	अन्य सम्पत्ति	३,५३२
ट	गैर वासलात वस्तु	१७,३४६
कुल जोखिम		१०८,५०२



ग) कुल जोखिम भारत सम्पत्ति गणनाको तालिका

रकम रु दश लाखमा

(A) वासलात	खुद किताबी मूल्य (ए)	विशेष व्यवस्था र मुल्यांकन समायोजन (बी)	उपयुक्त सी आर एम (सी)	खुद मूल्य (डी) (ए-बी-सी)	जोखिम भार प्रतिशतमा (ई)	जोखिम भारत सम्पत्ति (जी * ई)
नगद मौज्जात	२,२३२	-	-	२,२३२	०%	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात सुन	९,४२१	-	-	९,४२१	०%	-
नेपाल सरकारको ऋणपत्रमा गरिएको लगानी	३	-	-	३	०%	-
नेपाल सरकार उपरको सम्पूर्ण दावी	७,०९९	-	-	७,०९९	०%	-
नेपाल राष्ट्र बैंक उपरको सम्पूर्ण दावी	१३७	-	-	१३७	०%	-
नेपाल राष्ट्र बैंक उपरको सम्पूर्ण दावी	०	-	-	०	०%	-
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (ECA ०-१)	-	-	-	-	०%	-
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (ECA ०-२)	-	-	-	-	२०%	-
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (ECA ०-३)	-	-	-	-	५०%	-
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (ECA ४-६)	-	-	-	-	१००%	-
विदेशी सरकार र केन्द्रिय बैंकसँग दाबी (ECA-७)	-	-	-	-	१५०%	-
बीआईएस, आईएमएफ, ईसीबी, ईसी र अन्य बहुपक्षीय विकास बैंक प्रारूपबाट लेखांकन गरिएको दाबी	-	-	-	-	०%	-
अन्य बहुपक्षीय विकास बैंकसँगको दाबी	-	-	-	-	१००%	-
सार्वजनिक संस्थासँग दाबी (ECA ०-१)	-	-	-	-	२०%	-
सार्वजनिक संस्थासँग दाबी (ECA ०-२)	-	-	-	-	५०%	-
सार्वजनिक संस्थासँग दाबी (ECA ३-६)	-	-	-	-	१००%	-
सार्वजनिक संस्थासँग दाबी (ECA-७)	-	-	-	-	१५०%	-
पूँजी पर्याप्तताको आवश्यकता पूरा गरेका स्वदेशी बैंकसँगको दाबी	१,९६८	-	-	१,९६८	२०%	३९४
पूँजी पर्याप्तताको आवश्यकता पूरा नगरेका स्वदेशी बैंकसँगको दाबी	-	-	-	-	१००%	-
विदेशी बैंकसँग दाबी (ECA ०-१)	२,३९५	-	-	२,३९५	२०%	४७९
विदेशी बैंकसँग दाबी (ECA ०-२)	४,१७९	-	-	४,१७९	५०%	२,०८९
विदेशी बैंकसँग दाबी (ECA ३-६)	-	-	-	-	१००%	-



विदेशी बैंकसँग दाबी (ECA ७)	-	-	-	-	-	१५०%	-
सार्व क्षेत्रमा सञ्चालित सम्बन्धित नियामकको पूँजी आवश्यकता भन्दा १ प्रतिशत	२५४	-	-	-	२५४	२०%	५१
बढीमा सञ्चालित बैंकसँग दाबी	५७,४९०	-	४०	-	५७,४५०	१००%	५७,४५०
स्वदेशी कर्पोरेटसँग दाबी	-	-	-	-	-	२०%	-
विदेशी कर्पोरेटसँग दाबी (ECA ०-१)	-	-	-	-	-	५०%	-
विदेशी कर्पोरेटसँग दाबी (ECA २)	-	-	-	-	-	१००%	-
विदेशी कर्पोरेटसँग दाबी (ECA ३-६)	-	-	-	-	-	१५०%	-
विदेशी कर्पोरेटसँग दाबी (ECA ७)	१६,३०५	-	२	-	१६,३०३	७५%	१२,२२७
नियमित खुद्रा पोर्टफोलियो (बाँकी नभएको)	-	-	-	-	-	१००%	-
Granularity बाहेक सबै मापदण्ड पुरा गरेका उपभोक्ता तथा साना कर्जा दाबी	५,५९६	-	५	-	५,५९१	६०%	३,३०७
आवासिय घरजग्गाबाट सुरक्षित दाबी	-	-	-	-	-	१५०%	-
आवासिय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दाबी (भाखा ननाघेको)	१७१	२३	-	-	१४८	१००%	१४८
आवासिय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दाबी (भाखा नाघेको)	१,८१८	-	-	-	१,८१८	१००%	१,८१८
व्यापारिक घरजग्गाबाट सुरक्षित दाबी	१,१४८	५२९	-	-	६२०	१५०%	९२९
भुक्तानी अर्वाध समान भइसकेको दाबी (आवासिय घरजग्गा सुरक्षित बाहेक)	४,४४२	-	५६४	-	३,८७८	१५०%	५,८१७
उच्च जोखिम दाबी (भेञ्चर क्यापिटल, निजी सम्पत्ति लगानी, व्यक्तिगत ऋण र क्रेडिट कार्डबाट उपलब्ध हुने रकम)	१,२६६	-	-	-	१,२६६	१००%	१,२६६
सुरक्षण पत्रको धितोमा दिइएको कर्जा (बोन्ड र शेयर)	१,७८८	-	-	-	१,७८८	१००%	१,७८८
स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	२८५	-	-	-	२८५	१५०%	४२८
स्टक एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगान	१,३९६	-	-	-	१,३९६	५०%	६९८
आवासीय सम्पत्तिबाट सुरक्षित कर्मचारी कर्जा	८४	-	-	-	८४	०%	-
सरकारी सुरक्षणमा प्राप्त हुने व्याज/दाबी	-	-	-	-	-	२०%	-
मार्गस्थ नागद तथा कलेक्सनमा रहेको नागद जन्य सम्पत्ति	७,३६७	५,१०२	-	-	२,२६५	१००%	२,२६५
अन्य सम्पत्ति	१२६,७६३	५,६५३	६११	१२०,४९९	१२०,४९९		९१,१५५
कुल (A)							



(B) गैर वासलात		खुद कितानी मूल्य (ए)	विशेष व्यवस्था र मुल्यांकन समायोजन (बी)	उपयुक्त सी आर एम (सी)	खुद मूल्य (डी) (ए-बी-सी)	जोखिम भार प्रतिशतमा (ई)	जोखिम भारित सम्पत्ति (जी * ई)
रद्द गर्न सकिने प्रतिबद्धता		-	-	-	-	0%	-
बिल कलेक्सन		८१	-	-	८१	0%	-
फरवार्ड विनिमय सम्भौता दायित्वहरू		६,२२५	-	-	६,२२५	१००%	६२२
वास्तविक परिपक्व मिति ६ महिनासम्म भएको प्रतीतपत्र (स्वदेशी प्रतिपक्ष)		१६,४४६	-	४,६७३	११,७७३	२००%	२,३५५
विदेशी प्रतिपक्ष (ECA ०-१)		-	-	-	-	२००%	-
विदेशी प्रतिपक्ष (ECA २)		-	-	-	-	५०%	-
विदेशी प्रतिपक्ष (ECA ३-६)		-	-	-	-	१००%	-
विदेशी प्रतिपक्ष (ECA ७)		-	-	-	-	१५०%	-
वास्तविक परिपक्व मिति ६ महिनाभन्दा बढी भएको प्रतीतपत्र (स्वदेशी प्रतिपक्ष)		१,३३०	-	१,१४२	१८७	५०%	९४
विदेशी प्रतिपक्ष (ECA ०-१)		-	-	-	-	२०%	-
विदेशी प्रतिपक्ष (ECA २)		-	-	-	-	५०%	-
विदेशी प्रतिपक्ष (ECA ३-६)		-	-	-	-	१००%	-
विदेशी प्रतिपक्ष (ECA ७)		-	-	-	-	१५०%	-
बिड बोन्ड, कार्यसम्पादन जमानत र काउन्टर जमानत (स्वदेशी प्रतिपक्ष)		८,३९०	-	५०३	७,८८७	५०%	३,९४४
विदेशी प्रतिपक्ष (ECA ०-१)		-	-	-	-	२०%	-
विदेशी प्रतिपक्ष (ECA २)		-	-	-	-	५०%	-
विदेशी प्रतिपक्ष (ECA ३-६)		-	-	-	-	१००%	-
विदेशी प्रतिपक्ष (ECA ७)		-	-	-	-	१५०%	-
प्रत्याभूति (underwriting) सम्बन्धित प्रतिबद्धता		-	-	-	-	५०%	-
बैंकहरूबाट सुरक्षणको रूपमा प्रदान गरिएको जमानतहरू (Lending of Bank's Securities or Posting of Securities as collateral)		-	-	-	-	१००%	-
पुन खरिद सम्भौता, विकल्पसहित सम्पत्ति बिक्री (रिपो र रिभर्स रिपो सहित)		-	-	-	-	१००%	-
अग्रिम भुक्तानी जमानत		३,८३८	-	९४	३,७४४	१००%	३,७४४
वित्तीय जमानत		२	-	०	२	१००%	२
स्वीकार तथा दरपीठ (Acceptance and Endorsements)		२,०२९	-	८२	१,९४६	१००%	१,९४६
भुक्तानी नगरिएको भाग तथा आंशिक भुक्तानी गरिएको शेयर तथा सुरक्षण (Unpaid)		-	-	-	-	१००%	-



portion of Partly paid shares and securities)							
रद्द गर्न नसकिने कर्जा प्रतिबद्धता (अल्पकालिन)	१४,४३३	-	-	१४,४३३	२०%	२,८८७	
रद्द गर्न नसकिने कर्जा प्रतिबद्धता (दीर्घकालिन)	४५६	-	-	४५६	५०%	२२८	
सारक क्षेत्रमा सञ्चालित सम्बन्धित नियामकको पूँजी आवश्यकता भन्दा १ प्रतिशत बढीमा सञ्चालित बैकसँग दाबी	७,४९५	-	-	७,४९५	२०%	१,४९९	
अन्य सम्भावित दायित्वहरु	२७	-	-	२७	१००%	२७	
भुक्तान हुन बाँकी र जमानत दाबी	-	-	-	-	२००%	-	
कूल (B)	६०,७५१	-	६,४९५	५४,२५६		१७,३४७	
कर्जा जोखिम (A) + (B)	१८७,५१४	५,६५३	७,१०६	१७४,७५६		१०८,५०२	
(Pillar II) मा समायोजन							
एकल बाध्यकारी सीमा भन्दा अधिक ऋण र सुविधाको १० प्रतिशत (६.४ ए ३)							-
स्रोत सहित कर्जा बिक्री भएमा १ प्रतिशत सम्भौता (बिक्री) मुल्य (६.४ ए ४)							-
कर्जा जोखिमको लागि कूल (RWE)	१८७,५१४	५,६५३	७,१०६	१७४,७५६		१०८,५०२	



घ) NPA को रकम (कुल र खुद)

विवरण	रकम रु हजारमा			
	यस वर्ष		गत वर्ष	
	कुल NPA	खुद NPA	कुल NPA	खुद NPA
पुनरसंरचना/पुनरतालिकीकरण गरिएका कर्जा	२२८,४७०	१८७,७८४	२५०,०८४	२११,९१७
कमसल कर्जा	-	-	१८७,९२०	१४०,९४०
शंकास्पद कर्जा	३६१,९१९	१८९,०१८	४६,८८२	२३,४४१
खराब कर्जा	३४३,२६४	५,५९९	३६४,२२२	-
जम्मा NPA	९३३,६५३	३८२,४००	८४९,१०९	३७६,२९८

५.३ वित्तीय सम्पत्ति र वित्तीय दायित्वको वर्गीकरण

वित्तीय सम्पत्ति	नोट्स	रकम रु दश लाखमा			
		यस वर्ष		गत वर्ष	
		किताबी मूल्य	फेयर भ्यालु	किताबी मूल्य	फेयर भ्यालु
सम्पत्ति					
परिशोधित लागतमा मापन गरिएको सम्पत्ति					
नगद र नगद समान	४.१	९,४२३	९,४२३	१०,४२५	१०,४२५
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात बैंक तथा वित्तीय संस्थामा मौज्जात ग्राहकलाई कर्जा सापट	४.२	९,४४३	९,४४३	४,८०६	४,८०६
	४.३	-	-	-	-
	४.७	८८,४५२	८८,४५२	७४,६१५	७४,६१५
		१०७,३२०	१०७,३२०	८९,८४६	८९,८४६
नाफा र नोक्सान मार्फत fair value (FVTPL)					
व्युत्पन्न वित्तीय उपकरण	४.४	६,२२४	६,२२४	५,१२२	५,१२२
अन्य विस्तृत आय मार्फत fair value (FVTOCI)					
लगानी सुरक्षण पत्र	४.८	१०,४२५	१०,४२५	७,०२५	७,०२५
सहायक कम्पनीमा लगानी	४.९	४१७	४१७	४१७	४१७
		१०,८४२	१०,८४२	७,४४२	७,४४२
दायित्वहरू					
परिशोधित लागतमा मापन गरिएको दायित्व					
बैंक तथा वित्तीय संस्थालाई तिर्न बाकी रकम	४.१७	२,९७९	२,९७९	६,५५५	६,५५५
नेपाल राष्ट्र बैंकलाई तिर्न बाकी रकम	४.१८	५००	५००	१,२३०	१,२३०
ग्राहकको निक्षेप	४.२	९८,३७०	९८,३७०	८०,३२४	८०,३२४
जारी गरिएको ऋणपत्र	४.२४	२,००८	२,००८	४०१	४०१
		१०३,८५८	१०३,८५८	८८,५१०	८८,५१०
नाफा र नोक्सान मार्फत fair value (FVTPL)					
व्युत्पन्न वित्तीय उपकरण	४.१९	६,१८२	६,१८२	५,०४६	५,०४६

५.३.१. वित्तीय सम्पत्ति र वित्तीय दायित्वको फेयर भ्यालु

रकम रु दश लाखमा

विवरण	फेयर भ्यालु तह	२०७७ अषाढ	२०७६ अषाढ
नाफा र नोक्सान मार्फत Fair value (FVTPL)			
वित्तीय सम्पत्ति			
फरवार्ड सटही सम्झौता		६,२२४	५,१२२
वित्तीय दायित्व			
फरवार्ड सटही सम्झौता		६,१८२	५,०४६

अन्य विस्तृत आम्दानी मार्फत fair value
वित्तीय सम्पत्ति
ओसीआईमा लगानी सुरक्षण

- सुचिकृत इक्विटी सुरक्षण	१	२,९७५	२,२६०
- सुचिकृत नगरिएको इक्विटी सुरक्षण	३	२८५	८
सहायक कम्पनीमा लगानी		४१७	४१७
जम्मा		३,६७७	२,६८५

संशोधित लागतमा राखिएको वित्तीय उपकरण
वित्तीय सम्पत्ति

ऋण सुरक्षण	३	-	-
सरकारी वण्ड	३	६,४१७	४,७५७
सरकारी ट्रेजरी विल	३	७४८	-
नेपाल राष्ट्र बैंक वण्ड	३	-	-
नेपाल राष्ट्र बैंक निक्षेप वण्ड	३	-	-
बैंक तथा वित्तीय संस्थालाई कर्जा सापट	३	-	-
ग्राहकलाई कर्जा सापट	३	-	-
अन्य		-	-
एकाउन्ट रिसिबेबल		-	-
पाकेको आम्दानी		-	-
जम्मा		७,१६५	४,७५७

वित्तीय दायित्व

बैंक तथा वित्तीय संस्थालाई तिर्न बाकी रकम	३	२,९७९	६,५५४
नेपाल राष्ट्र बैंकलाई तिर्न बाकी रकम	३	५००	१,२३०
ग्राहकको निक्षेप	३	९८,३७०	८०,३२४
सापटी		३,६३५	-
व्यवस्थाहरु		-	-
अन्य दायित्व		१,२५०	७९०
जारी गरिएको ऋणपत्र		२,००८	४०१
सहायक दायित्व		-	-
जम्मा		१०८,७४४	८९,३००



५.४ सञ्चालन इकाई जानकारी

५.४.१ सामान्य जानकारी

रिपोर्टिङ योग्य इकाईहरू :

बैंकले आफ्नो इकाईहरू देशको सात वटा प्रदेश अनुसार भौगोलिक व्यापारको आधारमा गरेको छ । प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ को बाह्य आय कुल आयको १०% भन्दा कम भएकोले र एक अर्कासँगको सम्बन्ध र निकटताको आधारमा सो प्रदेशहरूलाई एक इकाईको रूपमा लिइएको छ ।

५.४.२ नाफा वा नोक्सान, सम्पत्ति र दायित्वबारे जानकारी

विवरणहरू	प्रदेश १	प्रदेश २	प्रदेश ३	प्रदेश ४	अन्य	जम्मा
बाह्य ग्राहकबाट प्राप्त आम्दानी	१,१४३,५३५	४६१,७००	२,१६४,११२	३५६,१९२	४८०,८००	४,६०६,३४०
अन्तर इकाई खर्च/आम्दानी	(४९४,३१८)	(२४४,९६०)	८६३,९८८	(११९,५५०)	(५,१६०)	-
कुल आम्दानी	६४९,२१७	२१६,७४०	३,०२८,१००	२३६,६४२	४७५,६४१	४,६०६,३४०
व्याज आम्दानी	१,४७२,१६१	६४०,४२४	६,७५६,१४२	५३८,६३८	७७४,८७७	१०,१८२,२४२
व्याज खर्च	४३६,७५२	२१७,३६८	५,५१२,७७५	२०८,४११	३४४,७६९	६,७२०,०७५
कुल व्याज आम्दानी	१,०३५,४०९	४२३,०५६	१,२४३,३६६	३३०,२२८	४३०,१०८	३,४६२,१६७
हासकट्टी र परिशोधन	१८,७२५	८,३२२	१०५,१९३	८,२७१	२६,४००	१६६,९१०
कर तिर्नुअघिको नाफा	९३०,५१४	३७९,६३२	२३६,१७२	२५५,३९२	१९८,७३०	१,९९२,४४१
कर्जाको क्षति प्रभार / (विपर्यय) तथा अन्य हानी	१७,९६४	(१३,०२०)	४५२,७४७	४,९०१	१२,६४९	४७५,२४२
इकाई अनुसार सम्पत्ति	१७,१४०,५९०	६,६७९,४०७	९०,३२९,१४८	५,९३५,०२९	८,८१४,४००	१२८,८९८,५७४
इकाई अनुसार दायित्व	८,२७५,८६५	४,५६८,५०९	८९,११२,५०९	४,०३४,०४५	८,९३२,५८४	११४,९२३,५१२

५.४.३ सञ्चालन इकाईको नाफा वा नोक्सान, सम्पत्ति र दायित्वको मापन

बैंकले कारोबारको प्रमुख क्षेत्रहरू सञ्चालनको प्रकृतिको आधारमा लेखाइकन गरेको छ जसले निर्णय प्रक्रियामा बैंकको व्यवस्थापन समितिलाई निर्णय प्रक्रियामा र स्रोतहरू बाँडफाँडको लागि सहयोग गर्छ । यसले व्यवस्थापन क्षेत्रको प्रदर्शन आँकलन गर्न मद्दत गर्दछ । यो इकाई व्यवसायको प्रकृतिको आधारमा लेखाइकन गरिएको छ । लगानी रकम, राष्ट्र बैंकमा भएको रकम, लगानीबाट हुने आय, विदेशी मुद्राबाट प्राप्त आम्दानी प्रदेश ३ अन्तर्गतको केन्द्रिय कार्यालयमा प्रस्तुत गरिन्छ । अन्तर इकाई आम्दानी र खर्चलाई बैंकको नीति अनुसार राखिएको छ र केन्द्रिय कार्यालयबाट हटाइएको छ ।

५.४.४ उल्लेख योग्य, इकाई अनुसारको आम्दानी, नाफा वा नोक्सान, सम्पत्ति र दायित्वको हिसाब मिलाव

आम्दानी

	रकम रु दश लाखमा
उल्लेख योग्य इकाईको लागि कुल आम्दानी	४,६०६
अन्य आम्दानीहरू	-
हटाइएको अन्तर इकाई आम्दानी	-
ईकाई आम्दानी	४,६०६

नाफा वा नोक्सान

	रकम रु दश लाखमा
उल्लेख योग्य इकाईको लागि कुल नाफा वा नोक्सान	१,४११
अन्य नाफा वा नोक्सान	-
हटाइएको अन्तरइकाई नाफा	-
कर अघिको नाफा	१,४११

सम्पत्ति

	रकम रु दश लाखमा
उल्लेख योग्य इकाईको लागि कुल सम्पत्ति	१२८,८९८
अन्य सम्पत्तिहरु	-
कुल सम्पत्ति	१२८,८९८

दायित्व

	रकम रु दश लाखमा
उल्लेख योग्य इकाईको लागि कुल दायित्वहरु	११४,९२३
अन्य दायित्वहरु	-
कुल दायित्वहरु	११४,९२३

५.४.५ Product तथा सेवा बारे जानकारी

बैंकले विभिन्न प्रकारको बैकिङ्ग product र सेवाहरु देशको सबै इकाईहरुमा प्रदान गर्दै आएको छ । बैंकको सम्पूर्ण शाखाहरु ग्राहकलाई सबै प्रकारको उचित बैकिङ्ग सेवा आफै वा केन्द्र इकाईको सहयोगबाट प्रदान गर्न सबल रहेको छ । कुनै शाखाहरु बजारको आवश्यकतल अनुरूप व्यवस्थापनको निर्णय बमोजिम विशेष प्रकारको सेवा दिन पनि सञ्चनलन गरिएको छ ।

५.४.६ भौगोलिक क्षेत्रबारे जानकारी

बैंकले आफ्नो इकाईहरु देशको सात वटा प्रदेश अनुसार भौगोलिक व्यापारको आधारमा गरेको छ । प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ को बाह्य आय कुल आयको १०% भन्दा कम भएकोले र एक अर्कासँगको सम्बन्ध र निकटताको आधारमा सो प्रदेशहरुलाई एक इकाईको रूपमा लिइएको छ ।

५.४.७ प्रमुख ग्राहकबारे जानकारी

एकैजना ग्राहकबाट कूल आमदानीको १० प्रतिशत भन्दा बढी आमदानी नाघेको छैन ।

५.५ शेयर विकल्प र शेयरमा आधारित भुक्तानी

बैंकसँग कर्मचारीलाई शेयर विकल्प दिने नीति छैन । यसैगरी, वर्षभरी बैंकले शेयर जारी गरेर कुनै पनि भुक्तानी दिएको छैन ।

५.६ सम्भावित दायित्व र प्रतिबद्धता
५.६.१ आयकर दायित्व

बैंकले ठूलो करदाता कार्यलयबाट आर्थिक वर्ष २०६०-६१ को self assessment अन्तर्गत पेश गरेको आयकर विवरणमा अतिरिक्त रु. ५१,५३,९१६.५५ कर निर्धारण आदेश प्राप्त गरेको छ । बैंकले सर्वोच्च अदालतमा सो आदेश विपरित निवेदन पेश गरेको छ । ठूलो करदाता कार्यलयबाट निर्धारण भएको करलाई बैंकले संभावित दायित्व र प्रतिबद्धता अन्तर्गत अनुसूचि ४.२८ मा प्रस्तुत गरेको छ । बैंकले यस अन्तर्गत रु.१०,२०,२५२ रकम बुझाएको छ ।

बैंकले यस अतिरिक्त ठूलो करदाता कार्यलयबाट रु.८,४७,५४५, रु.१,९२,४२,७९४, रु.१६,०६,३६६, रु.२८,१०,५९८, रु.३,६२,७३,८०७ र रु.१०,३०,३८२ आर्थिक वर्ष २०६६/६७, २०६७/६८, २०६८/६९, २०६९/७०, २०७०/७१ र २०७१/७२ को लागि आदेश प्राप्त गरेको छ । बैंकले सो निर्देशनमा सन्तुष्ट नभएर सम्बन्धित निकायमा उजुरी दायर गरेको छ । आर्थिक वर्ष २०६६/६७ को assessment तत्काल राजस्व न्यायाधिकरण अन्तर्गत रहेको छ र बाँकी २०६७/६८, २०६८/६९, २०६९/७०, २०७०/७१ प्रशासकीय पुनरावलोकनमा रहेको छ । बैंकले सो रकम संभावित दायित्व र प्रतिबद्धता अन्तर्गत अनुसूचि ४.२८ मा प्रस्तुत गरेको छ । बैंकले यस अन्तर्गत रु.२,१२,३६,०३२ रकम बुझाएको छ ।

निर्णय बाँकी रहेकोले यस अतिरिक्त आदेश उपर कुनै पनि व्यवस्था कायम गरिएको छैन । बैंकले आर्थिक वर्ष २०७४/७५ को लागि ठूलो करदाता कार्यलयमा self-assessment बुझाइसकेको हुन्छ ।

आर्थिक वर्ष २०७२/७३, २०७३/७४ र २०७४/७५ को assessment ठूला करदाता कार्यलयबाट हुन बाँकी रहेको छ ।



५.६.२ सम्भावित दायित्व

		रकम रु दश लाखमा	
बैंकमा दाबी गरिएको तर बैंकले अस्वीकारेको दाबी		२०७७ अषाढ मसान्त	२०७६ अषाढ मसान्त
प्रतितपत्र (पूरा रकम)			
क.	६ महिनाभन्दा कम परिपक्व मिति भएका प्रतितपत्र	१६,४४६	११,६८०
ख.	६ महिना भन्दा बढी परिपक्व मिति भएका प्रतितपत्र	१,३२९	३,८६७
Rediscounted बिलहरू			
अपरिपक्व जमानत र बोनड			
क.	Bid Bond	१४,६७३	११,९००
ख.	कार्यसम्पादन जमानत	-	-
ग.	अन्य जमानत	४५६	-
लगानीमा भुक्तानी नगरिएका शेयर			
अग्रिम विनिमय सम्झौता दायित्व		६,२२४	५,१२२
संकलन हुन बाँकी बिलहरू		९०	७५४
Acceptances and Endorsement		२,०२९	२,४२९
प्रत्याभूति (underwriting) सम्बन्धित प्रतिबद्धता			
अपरिवर्त्य कर्जा प्रतिबद्धता (Irrevocable Loan Commitment)		१४,४३३	१४,००१
अन्तर्राष्ट्रिय स्तरका विदेशी बैंकको काउन्टर ग्यारेन्टीमा जारी भएको ग्यारेन्टी		१,२१३	१,२६९
अग्रिम भुक्तानी ग्यारेन्टी		३,८३८	३,७२४
वित्तीय ग्यारेन्टी		२	२
आयकर सम्बन्धि सम्भावित दायित्व		६७	६७
भुक्तानी हुन बाँकी ग्यारेन्टी दाबी			
कुल सम्भावित दायित्व		६०,८००	५४,८१५

५.७ सम्बन्धित पक्ष प्रकटीकरण

नेपाल लेखा मापदण्ड (NAS 24) अन्तर्गतको आवश्यकता अनुसार बैंकले निम्न लिखितहरूलाई सम्बन्धित पक्ष लेखाङ्कन गरेको छ ।

नाम	सम्बन्ध
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड	पूर्ण स्वामित्वको सहायक कम्पनी
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड	७० % स्वामित्वको सहायक कम्पनी
रमण नेपाल	सञ्चालक
दिनेश पौड्याल	सञ्चालक
स्वाती रुङ्गटा	सञ्चालक
विश्व करण जैन	सञ्चालक
विद्या वस्न्यात	सञ्चालक
अजय विक्रम शाह	प्रमुख कार्यकारी अधिकृत
सुमेद भट्टराई	उप प्रमुख कार्यकारी अधिकृत
भुवल राई	प्रमुख सञ्चालन अधिकृत
जिवन प्रकाश लिम्बु	प्रमुख प्रविधि अधिकृत
राजिव सापकोटा	प्रमुख - संस्थागत बैकिङ तथा व्यवसाय विकास
सञ्जिव राज जोशी	प्रमुख - सामान्य स्रोत तथा सम्पत्ति व्यवस्थापन
अमित सिंह कार्की	प्रमुख - पूर्वाधार तथा प्रोजेक्ट
दिपेश अमात्य	प्रमुख - रिटेल फाइनेन्सियल सर्भिस
पियूष राज अर्याल	प्रमुख वित्तीय अधिकृत
मनिष राज कुँवर	प्रमुख - कर्पोरेट बैकिङ
भारती पाण्डे	प्रमुख - रणनीति तथा बजार
अभय राज शर्मा	प्रमुख - जोखिम व्यवस्थापन इकाई

५.७.१ सञ्चालक समिति सदस्य भत्ता तथा सुविधाहरू

सञ्चालक समितिका सबै सदस्यहरू गैर-कार्यकारी सञ्चालक हुन र कुनै पनि सञ्चालकलाई कार्यकारी सुविधा प्रदान गरिदैन । सञ्चालकहरूलाई सञ्चालक बैठक वा सञ्चालक स्तरीय बैठकमा उपिस्तथ भए बापत भत्ता प्रदान गरिन्छ । सञ्चालक समितिको अध्यक्षलाई प्रति बैठक रु. १२,००० र अरु सदस्यहरूलाई रु. १०,००० प्रदान गरिन्छ । यस अतिरिक्त सञ्चालकहरूलाई प्रति महिना रु. २,००० टेलिफोन खर्चको लागि सोधभर्ना गरिन्छ । काठमाडौँ बाहिरका सञ्चालकलाई बैठकमा उपिस्तथ भए बापत भ्रमण खर्च पनि सोधभर्ना गरिन्छ ।

सञ्चालक स्तरीय समितिलाई भुक्तानी दिइएको बैठक भत्ता निम्नानुसार छ :

विवरण	यस वर्ष	गत वर्ष
सञ्चालक बैठक भत्ता	६५६,०००	७१६,०००
लेखापरीक्षण समिति बैठक भत्ता	१६०,०००	१५०,०००
जोखिम व्यवस्थापन समिति बैठक भत्ता	१८०,०००	१७०,०००
सम्पति शुद्धिकरण निवारण समिति बैठक भत्ता	८०,०००	११०,०००
कर्मचारी संसाधन समिति बैठक भत्ता	१०,०००	४०,०००
अरु बैठक भत्ता	१७९,३३६	२११,०६५

५.७.२ संस्थापकलाई दिइएको कर्जा सापट

बैंकले आर्थिक वर्षभरी संस्थापकलाई कुनै पनि प्रकारको कर्जा दिएको छैन ।

५.७.३ मुख्य व्यवस्थापकहरूलाई लाभको विवरण

मुख्य व्यवस्थापकहरू (जस अन्तर्गत प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापन समितिका सदस्यहरू समावेश गरिएका छन्) लाई यस आर्थिक वर्ष भुक्तान गरिएको लाभको विवरण निम्न अनुसार छन् । यस अतिरिक्त मुख्य व्यवस्थापकहरूलाई मानव संसाधन नीति तथा कर्मचारी नियम र सर्तहरू बमोजिम अन्य सेवा सुविधा पनि प्रदान गरिएको छ ।

विवरण	यस वर्ष	रकम रु. हजारमा
		गत वर्ष
तलब तथा भत्ता		
प्रमुख कार्यकारी अधिकृत	१०,९८०	१२,३५४
अन्य मुख्य व्यवस्थापकहरू	५७,५४१	४९,७१८
जम्मा	६८,५२१	६२,०७२
अन्य सुविधा*		
प्रमुख कार्यकारी अधिकृत	३,३२३	४,५०१
अन्य मुख्य व्यवस्थापकहरू	१७,४३३	१४,२१२
जम्मा	२०,७६६	१८,७१४
**रोजगारीपछिको लाभ	-	-

* अन्य सुविधा अन्तर्गत गत वर्षको कर्मचारी बोनस समावेश गरिएको छ ।

** रोजगारीपछिको लाभ सबै कर्मचारीको एकमुष्ट रुपमा निर्धारण गरिएको छ ।



५.७.४ सहायक कम्पनीसँग भएको कारोबार

बैंकको यो आर्थिक वर्षमा सहायक कम्पनीसँगको भएको कारोबारको विवरण देहाय बमोजिम रहेको छ :

विवरण	लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड		लक्ष्मी क्यापिटल मार्केट लिमिटेड	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
व्याज खर्च	-	-	१२,९९३	१८,१५१
व्याज आमदानी	१३०,३७०	१३०,०५१	-	-
सेवा विक्री शुल्क	-	-	३,०१४	२,३६०
सेवा खरिद शुल्क	८९२	-	-	-
लाभांश आमदानी	१९,१६९	४२,३५०	३३,७५०	३०,०००

रकम रु हजारमा

बैंकको यो आर्थिक वर्षको अन्त्यमा सहायक कम्पनीसँग बाँकी रहेको रकमहरू देहाय बमोजिम रहेको छ :

विवरण	लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड		लक्ष्मी क्यापिटल मार्केट लिमिटेड	
	यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
शेयरमा लगानी	१४७,०००	१४७,०००	२७०,०००	२७०,०००
निक्षेप दायित्व	५,४७६	५,१५१	२६०,३५६	२५३,६२१
सहायक कम्पनीलाई कर्जा	१,१११,३१४	१,२१६,९५४	-	-

रकम रु हजारमा

बैंकको सहायक कम्पनीमा लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कर्मचारी नियुक्त गरेको छ ।

समूहको वित्तीय विवरणको प्रस्तुतिमा अन्तर समूह कारोबार रकमहरूलाई समावेश गरिएको छैन ।

५.८ गाभ्ने र गाभिने - (Merger and Acquisition)

वर्षभरीमा कुनै Merger and Acquisition भएका छैनन् ।

५.९ गैर नियन्त्रित स्वार्थ

विवरण	रकम रु. हजारमा	
	अषाढ मसान्त २०७७	अषाढ मसान्त २०७६
सुरुवाति रकम	१४८,०८७	१३५,४९६
यस वर्षको मुनाफा	२१,२८२	३२,८७६
हकप्रद शेयर निष्काशन	-	-
शेयर प्रिमियम	-	-
नगद लाभांश	(८,२१५)	(१९,१०५)
सि.एस.आर(CSR)कोषको उपयोग	(१,६१०)	(१,१८०)
अन्तिम रकम	१५९,५४४	१४८,०८७

सहायक कम्पनीमा भएको गैर नियन्त्रित स्वार्थको विस्तृत विवरण :

सहायक कम्पनीको नाम	दर्ता गरिएको ठाउँ र काम गर्ने स्थान	गैर नियन्त्रित स्वार्थको कम्पनीमा स्वामित्व अनुपात		जम्म गैर नियन्त्रित स्वार्थ	
		यस वर्ष	गत वर्ष	यस वर्ष	गत वर्ष
लक्ष्मी क्यापिटल मार्केट लिमिटेड	नेपाल	-	-	-	-
लघुवित्त वित्तिय संस्था लिमिटेड	नेपाल	३०%	३०%	१५९,५४४	१४८,०८७

५.१० समावेश नगरिएका संस्थाको अतिरिक्त प्रकटीकरण

१६ जुलाई २०२० सम्ममा बैंकसँग दुई वटा पूर्ण स्वामित्व भएका सहायक संस्थाहरू लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड छन्, यी दुवैलाई वित्तीय विवरणमा समाेटिएको छ। यो वर्षमा वित्तीय विवरणमा समावेश गर्नुपर्ने तर समावेश नगरिएको कुनै संस्था छैन।

५.११ रिपोर्टिङ मिति पछिका घटनाहरू

बैंकले रिपोर्टिङ अवाधि सकिएपछि समायोजन वा गैर-समायोजन घटनाहरूको रूपमा योग्य तथा सम्भावित प्रभाव पार्न सक्ने घटनाहरूको अनुगमन र विश्लेषण गरेको छ। सबै समायोजन घटनाहरू अतिरिक्त प्रकटीकरणको साथ विवरणमा समावेश गरिएको छ र गैर-समायोजन घटनाहरू सम्भावित वित्तीय प्रभाव सकेसम्म नोटमा खुलाइएको छ।

१५ जुलाई २०२० देखि यो वित्तीय विवरणमा हस्ताक्षर हुने बेलासम्मको अवाधिमा कुनै उल्लेख्य घटनाहरू भएका छैनन्।

५.१२ गैर बैंकिङ सम्पत्ति

गैर बैंकिङ सम्पत्तिलाई लगानी सम्पत्ति अन्तर्गत देखाइएको छ। यसलाई fair value भन्दा कम वा गैर बैंकिङ सम्पत्तिको सकार गर्ने क्रममा रहेको बक्यौता रकममध्ये जुन कम छ त्यसको आधारमा लेखाइकन गरिएको छ।

सापटी लिनेको नाम	गैर बैंकिङ सम्पत्ति सकार मिति	रकम रु हजारमा	
		अषाढ मसात २०७७	अषाढ मसात २०७६
श्याम सुन्दर च्याउ खेती उद्योग	२०७५-०३-०६	३,३४९	३,३४९
रेवती रमण/दिर्घ कुमारी	२०७५-०३-१२	३,०३४	३,०३४
पाथिभरा सअ मिल	२०७५-०३-१९	-	-
ज्योति ज्वेलरी	२०७५-०३-१९	-	६,०४०
न्यू जय लक्ष्मी गहना गृह	२०७५-०८-०४	१२,२४८	१२,२४८
आर एण्ड डि ट्रेडर्स	२०७५-०९-०५	२,४०६	२,४०६
न्यू बि.एम इम्पेक्स	२०७५-११-१९	७,३३२	७,३३२
एलाएन्स म्यानेजमेन्ट सर्भिसेस	२०७६-०५-२५	३५,४०७	-
जिल ईन्टरपराइजेज प्र.लि.	२०७६-०८-१६	४५,२००	-
बाल चन्द्र/विभा पौडेल	२०७४-०४-२९	-	२,९२०
जम्मा		१०८,९७७	३७,३२९

५.१३ व्याज आमदानी

आर्थिक वर्षको अन्त्यमा कर्जा तथा सापटीमा लिन बाँकी सबै व्याजलाई नेपाल राष्ट्र बैंकको निदेशन बमोजिम नियमक कोषमा स्थानान्तरण गरिएको छ। यद्यपि ३१ अषाढ २०७७ पछि ३० असोज २०७७ सम्ममा सङ्कलन भएको नेपाल राष्ट्र बैंकको निदेशन २७/०७५/०७६ बमोजिम रु. २९,४४,४७,९०६ लाई नियमक कोषमा स्थानान्तरण गरिएको रकमबाट घटाइएको छ। व्याज आमदानीमा रु. १,२२,८६,७१७ नेपाल राष्ट्र बैंकको व्याज आमदानी सम्बन्धी निदेशन अनुरूप समावेश गरिएको छैन।

५.१४ प्रति शेयर आमदानी

इक्विटी शेयरधनीहरूको कमाईको आधारमा बैंकले प्रति शेयर आमदानीको मापन गर्छ। नेपाल एकाउन्टिङ मापदण्ड-३३ अनुसार प्रति शेयर आमदानीको लागि शेयरलाई सम्बन्धित NAS को लागि भारत औसत नम्बरको रूपमा लिइन्छ।

विवरण	ईकाई	३१ अषाढ २०७६	३१ अषाढ २०७६
इक्विटी शेयरधनीलाई हुने लाभ (क)	रुपैयाँ ००० मा	१,४११,५४९	१,५९०,०७४
प्रति शेयर आधारभुत आमदानीको गणनामा प्रयोग भएको इक्विटी शेयरको भारत औसत नम्बर (ख)		९८,१२५,५९५	८९,२०५,०८६
प्रति (प्रत्येकको १०० रुपैयाँ) इक्विटी शेयरको आधारभुत र डाइल्युटेड आमदानी (क/ख)	रुपैयाँ	१४.३९	१७.८२
समायोजित प्रति शेयर आधारभुत आमदानी	रुपैयाँ	१४.३९	१७.८२



इक्विटी धनीहरूको हालको आम्दानीलाई कमजोर पार्ने सम्भावित साधारण शेयर नभएकाले प्रतिशेयर आधारभूत आम्दानी र प्रतिशेयर डाइलुटेड आम्दानी प्रस्तुत अवधिमा बराबर छन् । NAS 33 para 64 को व्यवस्था अनुसार कम्पनीले गत वर्षको प्रतिशेयर आधारभूत आम्दानी (BEPS) र प्रतिशेयर डाइलुटेड आम्दानी (DEPS) लाई समान रूपमा समायोजन र पुर्नस्थापन गरेको छ ।

५.१५ तिर्न बाँकी लाभांश

रिपोर्टिङको मिति सम्ममा ५ वर्षमा तिर्न बाँकी लाभांश निम्नानुसार छन् :

विवरण	रकम रु हजारमा		
	अषाढ मसान्त २०७७	अषाढ मसान्त २०७६	अषाढ मसान्त २०७५
संकलन नगरिएको ५ वर्ष भन्दा बढी अवधि भएको	-	-	-
संकलन नगरिएको ५ वर्ष भन्दा कम अवधि भएका	४,२६७	-	-
जम्मा	-	-	-

५.१६ निष्कृत्य कर्जा सम्पत्ति

वासलात तयार पार्दासम्म बैंकको निष्कृत्य कर्जा सम्पत्तिको अनुपात १.११ प्रतिशत छ । यो अवधिसम्म जम्मा निष्कृत्य कर्जा सम्पत्ति ८४,९१,०९,०४७ रुपैयाँ छ भने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हिसाब गरिएको निष्कृत्य कर्जा सम्पत्ति सम्बन्धी नोक्सान व्यवस्था सम्बन्धी रकम ४७,२८,१०,५६१ रुपैयाँ छ जुन निष्कृत्य कर्जा सम्पत्तिको ५५.६८ प्रतिशत हो । साथै, कुल कर्जा नोक्सानी व्यवस्था र निष्कृत्य कर्जाको अनुपात १५२.९२ प्रतिशत छ ।

विवरण	यो वर्ष	गत वर्ष	परिवर्तन	
			रकम	प्रतिशत
सक्रिय कर्जा	८८,९६५,२८५	७५,९३३,७९०	१३,०३१,४९५	१७.१६%
असल कर्जा	८५,८७६,०५३	७४,४०६,९४६	११,४६९,१०७	१५.४१%
सूक्ष्म निगरानी कर्जा	३,०८९,२३२	१,५२६,८४४	१,५६२,३८८	१०२.३३%
निष्कृत्य कर्जा	९३३,६५४	८४९,१०९	८४,५४५	९.९६%
पुर्नसंरचना र पुनरतालिकीकरण गरिएका कर्जा	२२८,४७०	२५०,०८५	(२१,६१४)	-८.६४%
कमसल कर्जा	-	१८७,९२०	(१८७,९२०)	-
शंकास्पद कर्जा	३६१,९१९	४६,८८२	३१५,०३६	६७१.९७%
खराब कर्जा	३४३,२६४	३६४,२२२	(२०,९५८)	-५.७५%
कुल कर्जा सापट	८९,८९८,९३९	७६,७८२,८९९	१३,११६,०४०	१७.०८%

५.१७ कर्जा अपलेखन

बैंकले यस आर्थिक २०७५-७६ वर्षमा रु. ६,१८,१४,३४५ बराबरको कर्जा अपलेखन गरेको छ । सो रकमलाई अनुसूची ४.४० अन्तर्गत गैर सञ्चालन आम्दानीमा नाफा नोक्सान विवरणमा देखाइएको छ । कर्जा अपलेखन गरिएका कर्जाको विवरण देहाय बमोजिम छ :

ऋण लिने व्यक्तिको नाम	रकम	ऋण लिने व्यक्तिको नाम	रकम
Ambe Ji Trade Concern	९९२,९९८	New Heera Store	५५९,७५६
Ambience Collection	९४९,९८७	New Naari Shringar	६३२,७२४
Ambience Collection	२,४८९,४५०	Parbati Oli	३३९,०५५
Attri General Suppliers	२६९,८३४	Pradip Kandel	४,७६८,४८८
Ayusha Beauty Parlar	५३५,७०८	Prayakta Handicraft	६२०,८४२
Chaand Traders Pvt. Ltd.	९२८,८५३	Prem Baniya	२२,४७८
City Readymade	६७४,०९९	R and R Store	७२०,०४२
Darshan Flower And Gift Centre	६३,७३२	Rajendra Ghimire	९९
Deependra Kumar Yadav	२,८८५,९४२	Sajja Store	७९४,७०२
Diwakar/Sarita Sharma	२,६४०,५७०	Sampurna Handicraft	५६२,५४४
Ekjute Construction Service Pvt Ltd	८०९,३०३	Sandesh Gopal Nyachhon	९४,४९७,४४६
Expert Furniture Pvt.Ltd	७३३,५५८	Sandesh Parajuli	९४,९९९
Foot Guard Store	४०,३४७	Sanjeev Pradhan	३०,२२०
Iman Lama	३६८,७३७	Shree Shai Plywood And Hardware	६८४,८५५
Jayadev Kafle	५३,६७८	Sujan Kr Shrestha	३४,४९३
Jibraj Basnet	४६७,८०३	Suraj Ghimire	५२,९२४
Khotang Flooring And Furnishing	२७,७५२	Ultimate Collection	५७९,९०७
Kusum Kumari Shrestha	४०,९९४	Youbraj Poudel	९९,८९७
Laxmi Thapa	८६४,८८९	Yours Siddhi Collection	६३२,३३९
Nabin Handicraft P. Ltd.	८०५,९९८	Zeal Enterprises	५,९८४,९९३
Nanuj Tika Collection	३०,५९३		
जम्मा रकम		४७,९४३,०६०	

५.१८ निक्षेप र कर्जा सापटको संकेन्द्रण

रकम रु दश लाखमा

विवरण	कर्जा सापट र खरिद गरिएको बिल		निक्षेप		गैर कोष सम्बन्धि	
	चालु बर्ष	गत बर्ष	चालु बर्ष	गत बर्ष	चालु बर्ष	गत बर्ष
कुल बक्यौता रकम	८९,८९९	७६,७८२	९००,७६६	८५,८२७	६०,८०९	५४,८९५
एकल इकाईको बक्यौता रकम	२,९६०	९,९९४	३,२०४	२,५९६	२,५७०	२,५३३
संकेन्द्रण	२.४०%	२.४९%	३.९८%	३.०२%	४.२३%	४.६२%

संकेन्द्रणको गणनाको लागि कर्जा सापट भनेको कर्मचारी कर्जा सापट र जम्मा भएको पाउनु पर्ने व्याज बाहेकको कर्जा रकम हो भने निक्षेप भनेको जम्मा भएको तिर्नु पर्ने व्याज बाहेकको रकम हो । कोष र गैर कोष दुवै एकल ग्राहक सीमा र क्षेत्रगत सीमा (निर्देशन नम्बर ३) राष्ट्र बैंकको निर्देशन अनुसार सीमा भित्रैछन् ।



५.१९ प्रमुख वित्तीय परिसूचकहरू

	विवरण	सूचाङ्क	आ.वर्ष			
			२०७२/७३	२०७३/७४	२०७४/७५	२०७५/७६
१	खुद नाफा/कुल आमदानी	प्रतिशत	३६.६२%	३८.२७%	३५.७९%	३०.६४%
२	प्रति शेयर आमदानी	रु.	२७.१५	२१.७७	१४.३७	१७.८२
३	प्रति शेयर बजार मूल्य	रु.	८७६.००	३९०.००	२५८.००	२२६.००
४	मूल्य आमदानी अनुपात	अनुपात	३२.२६	१७.९१	१७.९६	१२.६८
५	शेयर पूँजीमा कुल लाभांश (बोनस + नगद)	प्रतिशत	३८.००%	१०.००%	८.५०%	१५.००%
६	शेयर पूँजीमा नगद लाभांश भुक्तानी	प्रतिशत	०.००%	०.५३%	०.४५%	५.००%
७	व्याज आमदानी/कर्जा तथा सापट	प्रतिशत	७.१६%	८.९८%	१०.५५%	११.७२%
८	कर्मचारी खर्च/कुल संचालन खर्च	प्रतिशत	४७.३३%	४४.७८%	४५.२१%	४८.०२%
९	व्याज खर्च/कुल निक्षेप तथा सापटी	प्रतिशत	४.२५%	५.५६%	७.३१%	६.९९%
१०	सटही घटबढ आमदानी/कुल आमदानी	प्रतिशत	७.८५%	७.६३%	८.६८%	७.३९%
११	कर्मचारी बोनस/कुल कर्मचारी खर्च	प्रतिशत	२३.२८%	३०.४४%	३१.०४%	२१.८९%
१२	खुद नाफा/कर्जा तथा सापट	प्रतिशत	१.८८%	२.१०%	२.०८%	१.६९%
१३	खुद नाफा/कुल सम्पति	प्रतिशत	१.३५%	१.५२%	१.५५%	१.२०%
१४	कुल कर्जा/निक्षेप	प्रतिशत	८३.८१%	८९.२०%	९३.७९%	९१.५३%
१५	कुल संचालन खर्च/कुल सम्पति	प्रतिशत	१.३८%	१.६४%	१.७१%	१.७९%
१६	जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता					
क)	प्राथमिक पूँजी (तह १)	प्रतिशत	९.७९%	१२.४३%	११.३२%	१०.२६%
ख)	पूक पूँजी (तह २)	प्रतिशत	१.३६%	१.१५%	१.११%	२.७६%
ग)	कुल पूँजीकोष	प्रतिशत	११.१५%	१३.५८%	१२.४३%	१३.०२%
१७	तरलता (CRR)	प्रतिशत	७.१७%	७.३२%	६.५७%	८.२९%
१८	निष्क्रिय कर्जा/कुल कर्जा	प्रतिशत	०.८०%	०.९३%	१.२९%	१.०४%
१९	जोखिम भारित व्याजद अन्तर	प्रतिशत	२.९१%	२.४९%	३.६४%	४.०७%
२०	आधार दर	प्रतिशत	६.७७%	१०.३३%	११.४८%	९.२३%
२१	व्याजद अन्तर (नेपाल राष्ट्र बैंक निर्देशिका अनुरूप)	प्रतिशत	३.८४%	३.३९%	४.१३%	३.९४%
२२	बुक नेटवर्थ	रु.	१८५.८८	१४०.७६	१३५.७१	१४२.४२
२३	कुल कर्मचारी	अङ्क	५३१	६९३	७५०	१,१०१

५.२० जगेडा कोष

५.२०.१ साधारण जगेडा कोष

वर्षभरी साधारण जगेडा कोषमा भएको गतिविधि यसप्रकार छन् :

	रकम रु हजार मा
सुरुवाति रकम	१,४८९,२४६
बाफिया अनुसार रकमान्तर	२८२,३१०
अन्तिम रकम	१,७७१,५५६

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ (बाफिया) को दफा ४४ को व्यवस्था अनुसार यो वर्षको २० प्रतिशत नाफा रकम २८,२३,०९,८७६ रुपैयाँ (गत वर्ष ३१,८०,१४,८५५ रुपैयाँ) नाफा र नोक्सान समायोजन खाता मार्फत सामान्य जगेडा कोषमा रकमान्तर गरिएको छ।

५.२०.२ सटही घटबढ जगेडा कोष

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ४५ को व्यवस्था अनुसार बैंकले पुर्नमूल्यांकनमा प्राप्त लाभको २५ प्रतिशत नाफा र नोक्सान समायोजन खातामार्फत सटहीघटबढ कोषमा रकमान्तर गर्नुपर्छ। यो वर्ष १८,८०,४७८ रुपैयाँ सटही घटबढ मौज्दातमा रकमान्तर गरिएको छ। सटही घटबढ जगेडा कोषको अन्तिम रकम ३,१४,७१,९४९ रुपैयाँ छ।

वर्षभरी सटही घटबढ जगेडा कोषमा भएको गतिविधि यस प्रकार छन् :

	रकम रु हजार मा
सुरुवाति रकम	२९,८६१
पुर्नमूल्यांकन लाभको २५ प्रतिशत रकमान्तर	१,८८०
अन्तिम रकम	३१,७४२

५.२०.३ पूँजी फिर्ता जगेडा कोष

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको १६ को नम्बर ५ बमोजिम अनुमति प्राप्त संस्थाले डिबेन्चर दायित्वको लागि पूँजी फिर्ता जगेडा कोष राख्नुपर्छ। सो अनुरूप बैंकले रु. ८ करोड पूँजी फिर्ता जगेडा कोष '८ % लक्ष्मी बैंक डिबेन्चर, २०७६' मा यस वर्ष रकमान्तर गरेको छ।

यो वर्ष '८ % लक्ष्मी बैंक डिबेन्चर, २०७६' को अर्वाधि समाप्त भएकोले कुल रकम रु. ४० करोड पूँजी फिर्ता जगेडाबाट संचित मुनाफामा रकमान्तर गरिएको छ।

	रकम रु हजार मा
सुरुवाति रकम	३२०,०००
यस वर्षको रकमान्तर	८०,०००
संचित मुनाफामा रकमान्तर	(४००,००)
अन्तिम रकम	-

५.२०.४ लगानी समायोजन कोष

बैंकको ३१ अषाढ २०७७ मा लगानी समायोजन कोषमा रु. १००,००० रहेको छ जुन सुचिकृत नभएको प्रभु क्यापिटल लिमिटेडको शेयरमा गरिएको लगानी हो। लगानीलाई बजार मूल्यमा मूल्याङ्कन गरिन्छ र किताबी मूल्य र बजार मूल्यको भिन्नतालाई यस वर्षमा नाफा नोक्सान तथा अन्य विस्तृत आम्दानीमा समायोजित गरिन्छ।

उ५.२०.५ सामाजिक उत्तरदायित्व कोष

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नम्बर ६.१६ मा भएको संस्थागत सामाजिक उत्तरदायित्वको व्यवस्था अनुसार बैंकले आफ्नो खुद नाफाको १ प्रतिशत यो वर्ष सामाजिक उत्तरदायित्व क्रियाकलापको लागि राखेको थियो। सामाजिक



उत्तरदायित्वको लागि विनियोजित रकम मध्ये रु. १,००,०१,८२२ लाई नाफा नोक्सानमा खर्च लेखिएको छ र सो रकमलाई सामाजिक उत्तरदायित्व कोषबाट जगेडा कोषमा रकमान्तर गरिएको छ।

	रकम रु हजार मा
सुरुवाति रकम	१८,३२८
जगेडा कोषमा रकमान्तर	१४,११५
वर्षभरीको खर्च	(२१,५५२)
बाँकी रकम	१०,८९१

५.२०.६ कर्मचारी तालिम कोष

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नम्बर ६ अनुसार बैंकले अधिल्लो वर्षको कूल कर्मचारी खर्चको ३ प्रतिशत रकम कर्मचारीको तालिम र व्यक्तित्व विकासमा खर्च गर्नुपर्ने व्यवस्था छ। यदि सो रकम खर्च नभएमा कम भए बराबरको रकम कर्मचारी तालिम कोषमा जम्मा गर्नुपर्ने हुन्छ। आर्थिक वर्ष २०७६-७७ को लागि यो व्यवस्था नेपाल राष्ट्र बैंक निर्देशन अनुसार अनिवार्य गरिएको छैन।

३१ अषाढ २०७७ मा कुल कर्मचारी तालिम र विकासमा खर्च रु. १९,७,८४,५९७ भएको छ।

५.२१ प्रस्तावित वितरण (लाभांश र बोनस शेयर)

सञ्चालक समितिको मिति २०७७ मंसिर २९ मा बसेको बैठकले अषाढ मसान्त २०७७ मा कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाम्ने कर सहित) वितरणको प्रस्ताव पास गरेको छ। सो प्रस्ताव वार्षिक साधारण सभाबाट स्वीकृत भई बोनस शेयर जारी भएपश्चात बैंकको चुक्ता पूँजी रु. ८,८१,३०,३५६ ले वृद्धि हुनेछ।



नेपाल राष्ट्र बैंक

बैंक सुपरिवेक्षण विभाग



केन्द्रीय कार्यालय
वालुवाटार, काठमाडौं।

फोन नं.: ४४१९८०५, ७

फ्याक्स नं.: ४४१०१५९

Site: www.nrb.org.np

Email: bsd@nrb.org.np

पोष्ट बक्स: ७३

प.सं: बै.सु.वि./अफसाइट/एजिएम/१७/२०७७-७८

मिति : २०७७/०९/०६

लक्ष्मी बैंक लिमिटेड
हात्तीसार, काठमाडौं।

विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

महाशय,

त्यस बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, सोही ऐनको उपदफा (१) बमोजिम प्रस्तावित रु.८८,३१,३०,३५६।०० बराबरको बोनस शेयर र रु.२४,५३,१३,९८८।०० नगद लाभांश (लाभांश कर समेत) गरि कूल रु.१,१२,८४,४४,३४४।०० (अक्षरेपि एक अर्ब बाह्र करोड चौरासी लाख चौवालीस हजार तीन सय चौवालीस मात्र) शेयरधनीहरुलाई वितरण गर्न अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा वितरण गर्न स्वीकृतिका साथै, आ.व. २०७६/७७ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

- बाह्य लेखापरीक्षकको प्रारम्भिक लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका सम्पूर्ण कैफियतहरु पूर्णरूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनुहुन।
- बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पूँजीको २ प्रतिशत भन्दा बढी शेयर धारण गरेका संस्थापकहरुले आफुले धारण गरेको शेयर विक्री तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरु रहेमा त्यस्ता संस्थापक शेयरधनीहरुलाई सोको स्वीकृति नलिएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रुपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनुहुन।
- यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्ने व्यवस्था मिलाउनुहुन।

उपरोक्त निर्देशनहरुलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन।

भवदीय

(मिलन राई)

उप-निर्देशक

बोधार्थ तथा कार्यार्थ :

- नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
- बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, लक्ष्मी बैंक लिमिटेड।



नेपाल राष्ट्र बैंकको निर्देशनअपर व्यवस्थापनको जवाफ

१. लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका कतिपय कैफियतहरू सुधार भइसकेको, बाँकी सुधारको क्रममा रहेको तथा त्यस्ता कैफियतहरू पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाइएको ।
२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा ३ बमोजिम तोकिएको सीमाभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनीहरूले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफूले धारण गरेको शेयर धितो राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग नगरेको ।
३. नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकिकृत निर्देशिकाको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम तोकिएको सीमा भन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनी नरहेको ।



लक्ष्मी बैंक लिमिटेडको

प्रबन्धपत्रको प्रस्तावित संशोधनको तिन महले विवरण

(विशेष प्रस्ताव नं. १, २, र ३ संग सम्बन्धित)

दफा/उपदफा	विद्यमान व्यवस्था	प्रस्तावित संशोधन	संशोधनको कारण
प्रबन्धपत्र तर्फ ५ (१)	यस बैंकको अधिकृत पुँजी रु. १०,००,००,००,०००/- (अक्षरेपी दस अर्ब) हुनेछ। उक्त पुँजीलाई रु. १००/- (एक सय रूपैयाँ) का दरका १०,००,००,०००/- (दस करोड) थान साधारण शेयरमा विभाजन गरिएको छ।	यस बैंकको अधिकृत पुँजी रु. १२,००,००,००,०००/- (अक्षरेपी बाह्र अर्ब) हुनेछ। उक्त पुँजीलाई रु. १००/- (एक सय रूपैयाँ) का दरका १२,००,००,०००/- (बाह्र करोड) थान साधारण शेयरमा विभाजन गरिएको छ।	बोनस शेयर जारी गर्नु पर्ने भएकाले
५ (२)	बैंकले तत्काल जारी गर्ने शेयर पुँजी रु. ९,८१,२५,५९,५०६/- (अक्षरेपी नौ अर्ब एकासी करोड पचिस लाख उनन्साठी हजार पाँच सय छ मात्र) हुनेछ। सो पुँजीलाई प्रति शेयर रु. १००/- का दरले ९,८१,२५,५९,५०६ (अक्षरेपी नौ करोड एकासी पचिस हजार पाँच सय पन्चानब्बे दशमलब शून्य छ मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ।	बैंकले तत्काल जारी गर्ने शेयर पुँजी रु. १०,६९,५६,८९,८६२/- (अक्षरेपी दस अर्ब उनान्सत्तरी करोड छपन्न लाख उनानब्बे हजार आठ सय बैसठ्ठी मात्र) हुनेछ। सो पुँजीलाई प्रति शेयर रु. १००/- का दरले १०,६९,५६,८९,८६२ (अक्षरेपी दस करोड उनान्सत्तरी लाख छपन्न हजार आठ सय अन्ठानब्बे दशमलब बैसठ्ठी मात्र) थान साधारण शेयरमा विभाजन गरिएको छ।	बोनस शेयर जारी गर्नु पर्ने भएकाले
५ (३)	बैंकको तत्काल चुक्ता पुँजी रु. ९,८१,२५,५९,५०६/- (अक्षरेपी नौ अर्ब एकासी करोड पचिस लाख उनन्साठी हजार पाँच सय छ मात्र) हुनेछ।	बैंकको तत्काल चुक्ता पुँजी रु. १०,६९,५६,८९,८६२/- (अक्षरेपी दस अर्ब उनान्सत्तरी करोड छपन्न लाख उनानब्बे हजार आठ सय बैसठ्ठी मात्र) हुनेछ।	बोनस शेयर जारी गर्नु पर्ने भएकाले



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

टिपोट

A series of horizontal dashed lines for writing.



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

टिपोट

A series of horizontal dashed lines for writing, consisting of 25 lines spaced evenly down the page.



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

टिपोट

A series of horizontal dashed lines for writing, consisting of 25 lines spaced evenly down the page.



व्यवस्थापन
कार्यकारी समिति

		अजय विक्रम शाह प्रमुख कार्यकारी अधिकृत		
		सुमेद भट्टराई उप प्रमुख कार्यकारी अधिकृत		
भुवल राई प्रमुख सञ्चालन अधिकृत	जिवन प्रकाश लिम्बु प्रमुख प्रविधि अधिकृत	राजिव सापकोटा प्रमुख - संस्थागत बैकिङ्ग तथा व्यवसाय विकास	सञ्जिव राज जोशी प्रमुख - सामान्य स्रोत तथा सम्पत्ति व्यवस्थापन	अमित सिंह कार्की प्रमुख - पूर्वाधार तथा प्रोजेक्ट
दिपेश अमात्य प्रमुख - रिटेल फाइनेन्सियल सर्भिस	पियूष राज अर्याल प्रमुख वित्तीय अधिकृत	मनिष राज कुावर प्रमुख - कर्पोरेट बैकिङ्ग	भारती पाण्डे प्रमुख - रणनीति तथा बजार	अभय राज शर्मा प्रमुख - जोखिम व्यवस्थापन इकाई

अमित शर्मा प्रमुख - मानव संशाधन	अनिता उपाध्याय प्रमुख - अनुपालना	अनुप श्रेष्ठ प्रमुख - रिटेल एसेट्स	चादनी भा प्रमुख - ट्रेड अपरेशन
केमी गोर्खाली प्रमुख - डेभलपमेन्ट अर्गनाइजेशन तथा रिटेल डिपोजिट्स	मनोहर राज उप्रेति प्रमुख - आन्तरिक लेखापरिक्षण	पूजा शाह प्रमुख - प्राइभेट बैकिङ्ग तथा रिटेल शाखा	रविन श्रेष्ठ प्रमुख - मिड मार्केट
रजित पौडेल प्रमुख - रिकभरी तथा कलेक्सन	सञ्जिव श्रेष्ठ प्रमुख - सेन्ट्रल अपरेशन	शिशु जोशी प्रमुख - व्यवसाय विकास तथा रिटेल शाखा	सुगत मानन्धर प्रमुख - कर्जा - कर्पोरेट
	सुमन प्रसाद गेलाल प्रमुख - कार्ड तथा डिजिटल च्यानल सञ्चालन	उमेश राज नेवा प्रमुख - कर्जा - रिटेल फाइनेन्सियल सर्भिस	



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

प्रादेशिक कार्यालय तथा प्रमुखहर

१. शम्भु राठी	प्रदेश नं. १	इटहरी, सुनसरी
२. उज्ज्वल घिमिरे	प्रदेश नं. २	बर्दिबास, सिन्धुली
३. उज्ज्वल वैद्य	बागमति प्रदेश	बनेपा, काभ्रे
४. सन्दिप मानन्धर	गण्डकी प्रदेश	पोखरा, कास्की
५. ओम प्रकाश कँडेल	लुम्बिनी प्रदेश	बुटवल, रुपन्देही
६. शैलेन्द्र राज पाण्डे	कर्णाली प्रदेश	विरेन्द्रनगर, सुर्खेत
७. दिवाकर दत्त जोशी	सुदुर पश्चिम प्रदेश	धनगढी, कैलाली

शाखा कार्यालय तथा प्रमुखहरु

प्रदेश नं. १

१. सुवास राज सुवेदी	: विराटनगर, मोरङ	२. नवराज बस्तेत	: दमक, भापा
३. विकास ओली	: इटहरी, सुनसरी	४. आकाश राई	: धरान, सुनसरी
५. ज्योति ह्याङ्ग राई	: हिले, धनकुटा	६. बुद्धी शेखर तिवारी	: विर्तामोड, भापा
७. प्रदिप दाहाल	: इलाम	८. रमेश बस्नेत	: भोजपुर
९. प्रयास अधिकारी	: गाईघाट, उदयपुर	१०. महेश कार्की	: सिद्धिचरण, ओखलढुङ्गा
११. दमन राज आकितडहाङ्ग	: फिदिम, पाचथर	१२. युवराज कोइराला	: फुङ्लिङ्ग, ताप्लेजुङ्ग
१३. रविन आचार्य	: भोक्राहा, सुनसरी	१४. रमेश कटवाल	: बेलबारी, मोरङ
१५. भवानी पराजुली	: पाथिभरा याङ्गवाराक, ताप्लेजुङ्ग	१६. सन्दिप बानिया	: सिदिङ्वा, ताप्लेजुङ्ग
१७. प्रेम कुमार बस्नेत	: थुलुङ्ग दुधकौशिका, सोलुखुम्बु	१८. विवेक राजभण्डारी	: सल्लेरी, सोलुखुम्बु
१९. एन्जेला प्रधान	: तिनपैनी, मोरङ	२०. अनिरोध श्रेष्ठ	: रंगेली, मोरङ
२१. राजीव श्रेष्ठ	: काकडभिन्ना, भापा		

प्रदेश नं. २

१. उपेन्द्र कार्की	: वीरगञ्ज, पर्सा	२. राजिव कुमार भा	: जनकपुर, धनुषा
३. सुदेश कुमार कार्की	: बर्दिबास, महोत्तरी	४. सञ्जय यादव	: जलेश्वर, महोत्तरी
५. विकास कार्की	: लहान, सिराहा	६. सुमन दत्त	: जितपुर, बारा
७. दिनेश कार्की	: लालबन्दी, सर्लाही	८. रञ्जित पजियार	: मनरा, महोत्तरी
९. शशी भुषण गुप्ता	: कलैया, बारा	१०. राजु न्यौपाने	: वलान विहुल, सप्तरी
११. अनिल राज दास	: राजविराज, सप्तरी		

बागमति प्रदेश

१. जयेन्द्र बादे	: बनेपा, काभ्रे	२. अमित अधिकारी	: हात्तिसार, काठमाडौं
३. सुरिना शाक्य	: पुल्चोक, ललितपुर	४. पुरुषोत्तम पुडासैनी	: नारायणगढ, चितवन

५. सविता मूल	: टेकु, काठमाडौं	६. सलिल भट्टराई	: न्युरोड, काठमाडौं
७. सविना बास्कोटा	: नया वानेश्वर, काठमाडौं	८. शुभना राणा	: भाटभटेनी, काठमाडौं
९. प्रवेश केसी	: महाराजगञ्ज, काठमाडौं	१०. नविन श्रेष्ठ	: लगनखेल, ललितपुर
११. सन्तोष काडेल	: पर्सा, चितवन	१२. स्नेहा तुलाधर	: सुकेधारा, काठमाडौं
१३. निशेष श्रेष्ठ	: चरिकोट, दोलखा	१४. सुजन कार्की	: खाडिचौर, सिन्धुपाल्चोक
१५. अमिता रायमाथी	: महाकाल, काठमाडौं	१६. रवि श्रेष्ठ	: सल्लाघारी, भक्तपुर
१७. भुवन कुमार कोइराला	: हेटौंडा, मकवानपुर	१८. प्रितेश श्रेष्ठ	: सामाखुशी, काठमाडौं
१९. भावना शाह राणा	: खुसिबु, काठमाडौं	२०. सोहन ताम्राकार	: कलंकी, काठमाडौं
२१. नरेश देउजा	: कौशलटार, भक्तपुर	२२. पवन सापकोटा	: चौतारा, सिन्धुपाल्चोक
२३. प्रमोद चौलागाईं	: पाचखाल, काभ्रे	२४. सुमन मानन्धर	: भकुन्डेबेशी, काभ्रे
२५. अरुण श्रेष्ठ	: हाकिमचोक, चितवन	२६. श्रद्धा शाह	: पुरानो वानेश्वर, काठमाडौं
२७. शम्भुजीत भैला	: मन्थली, रामेछाप	२८. अमित लिगल	: कमलामाई, सिन्धुली
२९. हेम कुमार मिश्र	: खाडादेवी, रामेछाप	३०. अनिल कुमार बडाल	: लिसंखुपाखर, सिन्धुपाल्चोक
३१. अक्षय मान अमात्य	: सानेपा, ललितपुर	३२. शिशिर भण्डारी	: मनमैजु, काठमाडौं
३३. जेविना श्रेष्ठ	: पेप्सिकोला, काठमाडौं	३४. ममता जोशी	: हाडीगाडा, काठमाडौं
३५. निश्व राज गोर्खाली	: किर्तिपुर, काठमाडौं	३६. एकता श्रेष्ठ	: बौद्ध, काठमाडौं
३७. रेणु शाक्य	: इमाडोल, ललितपुर	३८. राजेश गिरी	: मेलम्ची, सिन्धुपाल्चोक
३९. दिनेश अधिकारी	: चनौली, चितवन	४०. चादनी तुलाधर	: भैसेपाटी, ललितपुर
४१. समोनी जोशी	: चापागाडा, ललितपुर	४२. रचना तुलाधर	: कपन, काठमाडौं
४३. निशान्त राज कोलाक्षपति	: तहाचल, काठमाडौं	४४. जमुना तामाङ्ग मोक्तान	: पनौति, काभ्रे
४५. सुगन्ध राज शाक्य	: सुन्धारा, ललितपुर	४६. निभेल गुरुङ्ग	: मुलपानी, काठमाडौं
४७. सुनिल महर्जन	: टोखा, काठमाडौं	४८. शिव हरी अधिकारी	: तामाकोशी, दोलखा

गण्डकी प्रदेश

१. मानिष कुवर	: पोखरा, कास्की	२. नमराज बराल	: पोखरा औद्योगिक क्षेत्र, कास्की
३. सुर्य बहादुर रानाभाट	: वालिङ्ग, स्याङ्गजा	४. सुमन तिमिसिना	: दमौली, तनहुँ
५. गणेश बहादुर कार्की	: बुर्तीबाङ्ग, बागलुङ्ग	६. मणी प्रसाद बस्याल	: गल्याङ्ग, स्याङ्गजा
७. राजु भण्डारी	: बागलुङ्ग	८. कृष्ण प्रसाद सुवेदी	: रजहर, नवलपुर
९. सुनिता राणा	: चिप्लेढुङ्गा, पोखरा	१०. दिपेन्द्र श्रेष्ठ	: म्याग्दे, तनहुँ
११. भोजराज सुवेदी	: अमरसिंह, पोखरा		

लुम्बिनी प्रदेश

१. सन्तोष सापकोटा	: भैरहवा, रुपन्देही	२. अल्पना पाती	: नेपालगञ्ज, बाँके
३. ओम प्रकाश काडेल	: बुटवल, रुपन्देही	४. अर्पण श्रेष्ठ	: तौलिहवा, कपिलबस्तु
५. प्रकाश शर्मा	: कोहलपुर, बाँके	६. पदम कुमार केसी	: घोराही, दाङ



लक्ष्मी बैंक लिमिटेड
Laxmi Bank Limited

७. शावनी पन्थी	: लमही, दाड	८. मिलन पन्त	: रामपुर, पाल्पा
९. अजय कुमार पाण्डे	: मणिग्राम, रुपन्देही	१०. विराट बहादुर भण्डारी	: तिनाउ, पाल्पा
११. विक्रम डागी	: गुलरिया, बर्दिया	१२. सरोज कुमार चौधरी	: तुलसीपुर, दाड
१३. प्रकाश पन्त	: भुमही, नवलपरासी	१४. अविन बजिमय	: भिमिरेबार, नवलपरासी
१५. नितेश श्रेष्ठ	: गोरुसिंगे, कपिलवस्तु	१६. विकास श्रीवास्तव	: पकडी, कपिलवस्तु

कर्णाली प्रदेश

१. सरोज केसी	: श्रीनगर, सल्यान	२. पदम बहादुर केसी	: मुसिकोट, रुकुम पश्चिम
३. शैलेन्द्र राज पाण्डे	: विरेन्द्रनगर, सुर्खेत	४. सुधिर शाह	: चौरभहारी, रुकुम पश्चिम
५. आकाश बाबु सिंह	: खलङ्गा, जाजरकोट	६. मनोज कुमार बस्नेत	: सल्ली बजार, सल्यान
७. सिर्जन थापा	: सिम्टा, सुर्खेत	८. रोहित चन्द	: ढोरचौर, सल्यान
९. रुप्सिला डागी	: त्रिवेणी, रुकुम पश्चिम	१०. राजन केसी	: बाफीकोट, रुकुम पश्चिम
११. विकास क्षेत्री	: चौकुने, सुर्खेत	१२. जीवन भण्डारी	: छिन्चु, सुर्खेत

सुदूर पश्चिम प्रदेश

१. दिवाकर दत्त जोशी	: धनगढी, कैलाली	२. इन्द्र बहादुर शाही	: महेन्द्रनगर, कञ्चनपुर
३. राजसिंह पुजारा	: अमरगढी, डडेल्धुरा	४. प्रकाश जोशी	: भलारी, कञ्चनपुर
५. सुरेन्द्र प्रसाद कपाडी	: बौनिया, कैलाली	६. धन बहादुर कुवर	: लेकम, दार्चुला

प्रवेश-पत्र

शेयरधनीको नाम: शेयरधनी नं.

शेयर प्रमाण-पत्र नं./डिम्याट नं.: शेयर संख्या

शेयरधनीको दस्तखत:

(मिति: २०७७/०९/२८ गते मंगलबारका दिन हुने लक्ष्मी बैंक लिमिटेडको विसौ साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश-पत्र)

द्रष्टव्य:

१) शेयरधनीहरूले माथि उल्लेखित सम्पूर्ण विवरण अनिवार्य रूपमा भर्नुहोला ।

२) सभा कक्षमा प्रवेश गर्न यो प्रवेश-पत्र प्रस्तुत गर्न अनिवार्य छ ।



कम्पनी सचिव



साधारण सभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने निवेदन (प्रोक्सी फारम)

श्री सञ्चालक समिति

लक्ष्मी बैंक लिमिटेड

हात्तीसार, काठमाडौं

विषय: प्रतिनिधि नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला न.पा./गा.पा. वडा नं. बस्ने

म/हामी ले लक्ष्मी बैंक लिमिटेडको शेयरवालाको

हैसियतले मिति २०७७/०९/२८ गते मंगलबारका दिन हुने लक्ष्मी बैंक लिमिटेडको वीसौं वार्षिक साधारण सभामा स्वयं उपस्थित भई

छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा भाग लिन तथा मतदान गर्नको लागि

जिल्ला न.पा./गा.पा. वडा नं. बस्ने त्यस बैंकको शेयरधनी

श्री लाई मेरो/हाम्रो प्रतिनिधि

मनोनित गरी पठाएको छु/छौं ।

निवेदक

दस्तखत:

नाम:

ठेगाना:

जम्मा शेयर कित्ता:

शेयरधनी नं.:

प्रमाण-पत्र नं./डिम्याट नं.:

कित्ता नं. देखि सम्म

मिति:

द्रष्टव्य:

१) यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा पेश गरी सक्नु पर्नेछ ।

जिज्ञासा, गुनासो, प्रतिक्रिया वा होस् सुभाव
रोजनुहोस माध्यम तपाईंको,
सुन्ने पालो हो हाम्रो ।

Mobile Money

www.laxmibank.com



cx@laxmibank.com

01-5970684



9863471570

laxmibank



laxmibank

laxmibank



@laxmibankofficial

Chat Bot



ibank

**CUSTOMER CARE
CENTER**

01-4441867
www.laxmibank.com

Connect with us



लक्ष्मी बैंक



कार्ड



मोबाइल



एटीएम

सुविधाजनक
बैंकिङ्ग
तपाईं छाव्नुहोस्,
कसरी, कहिले र कहाँ



शाखा



इन्टरनेट



लक्ष्मी बैंक